

गण्डकी प्रदेश सरकारको  
आर्थिक वर्ष २०८०/०८१ को  
एकीकृत वार्षिक वित्तीय विवरण



गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश लेखा नियन्त्रक कार्यालय  
पोखरा, कास्की  
कार्तिक, २०८१





# गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय

प.सं.

च.नं.

पोखरा, नेपाल



निजी सचिवालय

माननीय डा. टकराज गुरुङ  
आर्थिक मामिला मन्त्री

मिति:

नेपालको संविधान जारी भएपश्चात संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अभ्यास भईरहेको छ। गण्डकी प्रदेश सभाबाट पारित बजेट कार्यान्वयनको यथार्थ स्थिति तथा आन्तरिक लेखापरीक्षणबाट देखिएको व्यहोरा चित्रित गर्दै प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१ को एकिकृत वित्तीय विवरण प्रकाशन गर्न लागेकोमा अत्यन्त हर्षित भएको छ।

हाल नेपालमा संविधानतः व्यवस्था गरिएका संघ, प्रदेश र स्थानीय तहका सरकारहरू क्रियाशील अवस्थामा रहेका छन्। संविधानको धारा २३२ को प्रावधान अनुरूप संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित रहने उल्लेख गरिएको छ। उल्लिखित पृष्ठभूमि तथा संवैधानिक व्यवस्था बमोजिम विनियोजनमा कुशलता, कार्यान्वयनमा दक्षता र वित्तीय अनुशासनका पक्षमा जोड दिई प्रभावकारी ढंगले आफ्नो उपस्थिति जनाउने लक्ष्य गण्डकी प्रदेश सरकारले राखेको छ। उक्त लक्ष्य प्राप्तिको लागि संघ सरकार र स्थानीय तहका सरकारहरूसँग समन्वयात्मक तथा सहकार्यात्मक ढङ्गबाट अगाडि बढ्न विभिन्न खालका नियमित तथा आकस्मिक एवं विकासात्मक कार्यहरू गर्दै आएको छ। यसका साथै प्रदेश भित्रका सबै स्थानीय तहहरूमा गण्डकी प्रदेश सरकारले प्रभावकारी उपस्थिति देखाएको छ। प्रदेश सरकारबाट गरिने खर्चहरू दिगो विकासका राष्ट्रिय लक्ष्यहरू हासिल गरी प्रदेशको दिगो आर्थिक, सामाजिक-सांस्कृतिक र पर्यावरणीय विकासतर्फ उन्मुख रहनु पर्दछ। यसका लागि आवश्यक स्रोतको पहिचान तथा प्रभावकारी परिचालन, खर्चको प्राथमिकता निर्धारण तथा दक्षतापूर्ण कार्यान्वयन र वित्तीय अनुशासन कायम रहनु पर्दछ।

यसै सन्दर्भमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०।८१ को आय तथा व्ययको लेखाजोखा हुबहु देखिने गरी तथा आन्तरिक लेखापरीक्षणको विवरण र यसमा प्रदान गरिएका सुझावहरू समावेश गरी यो विवरण तयार पारिएको छ। वित्तीय संघीयताको सिद्धान्त बमोजिम स्थानीय सरकार र संघीय सरकारसँगको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको विवरण प्रतिवेदनमा समावेश भएको छ। यस प्रतिवेदन प्रकाशनले गण्डकी प्रदेश सरकारको वास्तविक वित्तीय अवस्था प्रस्तुत गरी वित्तीय संघीयता व्यवस्थापनमा तथा पारदर्शिता कायम गर्न सहयोगी भूमिका खेल्दै वित्तीय अनुशासन कायम गर्न सफल हुने विश्वास राखेको छ।

अन्त्यमा, आगामी दिनमा गण्डकी प्रदेश सरकारको आर्थिक व्यवस्थापन पक्षको सुधारको लागि मार्गदर्शन प्रदान गर्दै नेपालको १६ औं योजनाले लिएको सोच "सुशासन, सामाजिक न्याय र समृद्धि" तथा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको सोच "आत्मनिर्भर र समुन्नत प्रदेश:सुखी प्रदेशवासी" हासिल गर्न समेत यस प्रकाशनले टेवा दिनेछ भन्ने आशा राख्दै यो एकिकृत वित्तीय विवरण प्रकाशन गर्न अहोरात्र खटिनुहुने प्रदेश लेखा नियन्त्रक कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु।

डा. टकराज गुरुङ

मन्त्री

गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालय, पोखरा, नेपाल





गण्डकी प्रदेश सरकार  
**आर्थिक मामिला मन्त्रालय**  
पोखरा, नेपाल

पत्र संख्या :  
चलानी नं.:



मन्तव्य

गण्डकी प्रदेशको वित्तीय प्रतिवेदन र आन्तरिक लेखापरीक्षणको व्यवस्थित लेखांकन र कार्यान्वयनमा मुख्य जिम्मेवारी पाएको प्रदेश लेखा नियन्त्रक कार्यालयले गण्डकी प्रदेश सरकारको आ.व.२०८०/०८१ को एकिकृत वित्तीय प्रतिवेदन र आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन समावेश गरी एकिकृत वार्षिक वित्तीय विवरण प्रकाशन गर्न लागेकोमा खुशी लागेको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा राजश्व बाँडफाँट वित्तीय संघीयताका महत्वपूर्ण पक्षहरू हुन्। नेपालको संवैधानिक व्यवस्था बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था रहेकोछ । संविधान बमोजिम प्रदेशमा रहने प्रदेश संचित कोषमा अन्तरसरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा प्रदेश सरकारको आफ्नो स्रोत लगायतबाट भएको प्राप्ति र सो कोषबाट स्वीकृत कार्यक्रममा भएको खर्चको वार्षिक यथार्थ विवरण, गण्डकी प्रदेश सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा गरेको वित्तीय व्यवस्थापनको विवरण तथा प्रदेश विभाज्य कोषमा संकलन भएको रकम र सोको बाँडफाँटको विवरण यस प्रकाशनमा समावेश गरिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाइ कार्यालयहरूबाट सम्पन्न भएको आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदनमा कायम भएको बेरुजुको विवरण तथा दिइएका सुझावहरू समेत यस प्रकाशनमा राखिएकोछ ।

गण्डकी प्रदेश सरकारको आयव्ययको लेखाजोखा गरी वास्तविक वित्तीय अवस्था प्रस्तुत गरिएको तथा आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका विषयहरू र दिइएका सुझावहरूका साथै सार्वजनिक वित्त व्यवस्थापनमा स्रोतको पहिचान तथा प्रभावकारी परिचालन र खर्चका प्राथमिकता निर्धारण तथा दक्षतापूर्ण कार्यान्वयनका विषयहरू यस प्रकाशनमा समेटिएका छन् । यस प्रकाशनले गण्डकी प्रदेश सरकार अन्तर्गतका सम्पूर्ण निकायहरू तथा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण स्थानीय तहहरूको वित्तीय अनुशासन कायम गर्नमा सहयोग गर्दै गण्डकी प्रदेश सरकारको समग्र वित्तीय प्रणालीमा प्रभावकारिता अभिवृद्धि गर्न सहयोग पुग्नेछ भन्ने कुरामा विश्वास लिएकोछु ।

डिल्लीराम रिज्याल  
निमित्त सचिव





गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय  
पोखरा, नेपाल

प.सं. : २०८१/८२  
च.नं.

मिति: २०८१।०७।१३

विषय:- आ.व. २०८०/८१ को एकीकृत वित्तीय विवरण पेश सम्बन्धमा ।

श्री आर्थिक मामिला मन्त्रालय,  
गण्डकी प्रदेश, पोखरा ।

उपरोक्त विषयमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४(२) तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा २८(१) बमोजिम गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को प्रदेश सञ्चित कोष एवं अन्य सरकारी कोषहरूको एकीकृत आर्थिक वित्तीय विवरण यसै पत्र साथ पेश गरिएको छ ।

.....  
किशोर कुमार श्रेष्ठ  
प्रदेश लेखा नियन्त्रक

बोधार्थ:-

१. महालेखा परीक्षकको कार्यालय, अनामनगर, काठमाण्डौ ।
२. महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाण्डौ ।
३. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा, कास्की ।





गण्डकी प्रदेश सरकार

आर्थिक मामिला मन्त्रालय

## प्रदेश लेखा नियन्त्रक कार्यालय

पोखरा, नेपाल

प.सं. : २०८१/८२

च.नं.

मिति: २०८१।०७।१३

### आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण सम्बन्धमा

गण्डकी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३ ले प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी प्रदेश लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४(२) तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ४ तथा दफा २८ बमोजिम प्रदेश सञ्चित कोषको लेखा अध्यावधिक राख्ने तथा वार्षिक वित्तीय विवरण तयार गर्ने उत्तरदायित्व बमोजिम यस प्रदेश लेखा नियन्त्रक कार्यालयले हरेक वर्ष वार्षिक वित्तीय विवरण तयार गर्दै आएको छ । प्रदेश सञ्चित कोषको वार्षिक वित्तीय विवरणका अतिरिक्त ऐनको दफा २८(१) मा उल्लेख भएबमोजिम विनियोजन, राजस्व, धरौटी, विविध खाताको लेखा र नगद कारोबारमा आधारित रहि यो वित्तीय विवरण तयार गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई व्यवस्थित रूप दिन कारोबारको प्रकृति अनुरूप विभिन्न फारम तयार गरि प्रतिवेदन तयार गरिएको छ । यस आर्थिक विवरणमा प्रस्तुत गरिएका विषयगत प्रतिवेदनको समष्टिगत प्रतिनिधित्व हुने गरी प्रदेश एकीकृत मूल आर्थिक विवरणको रूपमा प्रस्तुत गरिएको छ । यसमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को सञ्चित कोषको अवस्था, सो वर्षको आय र व्ययको स्थिति, सञ्चित कोषमा व्ययभार भएका तथा विनियोजनबाट भएको खर्चको समष्टिगत आर्थिक विवरण, बजेट उपशीर्षकगत तथा खर्च शीर्षकगत, मन्त्रालय/निकायगत एवं जिल्लागत खर्चको सारांश विवरणहरूलाई समेटिएको छ । यसका अलावा खर्च लेखिएको तर विभिन्न कारणले साट्न बाँकी रहेको चेकको मन्त्रालयगत/जिल्लागत सारांश विवरण समेत यस वित्तीय विवरणमा समावेश गरिएको छ । यस्तै प्रदेश सरकार तर्फ राजस्व असुलीको समष्टिगत विवरण, धरौटीको मन्त्रालयगत सारांश विवरण, कार्य सञ्चालन कोष तथा अन्य विविध खाता समूहको एकीकृत आय व्यय विवरण समष्टिगत आर्थिक प्रतिवेदनमा समावेश गरिएको छ । यी विवरणहरूले प्रदेश सरकारको सञ्चित कोषको समग्र परिचालनको अवस्था देखाउँदछन् । यस विवरणमा सञ्चित कोष, वार्षिक विनियोजन, राजस्व, धरौटी, कार्य सञ्चालन तथा अन्य कोषसम्बन्धी वार्षिक विषयगत प्रतिवेदनहरू क्रमशः प्रस्तुत गरिएको छ ।

वित्तीय विवरण तयारीका क्रममा महालेखा नियन्त्रक कार्यालय, प्रदेश अन्तर्गत सम्बन्धित केन्द्रीय निकाय, प्रदेश लेखा इकाई कार्यालयहरू, सरकारी कारोबार गर्न तोकिएका बैंकहरू, नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणहरूलाई मूल आधारका रूपमा लिईएको छ। लेखांकन तथा प्रतिवेदनका लागि यस कार्यालयको सिफारिसमा महालेखा परीक्षकबाट स्वीकृत ढाँचाको प्रयोग गर्ने र सो अनुरूप लेखांकन तथा प्रतिवेदन पद्धति सरल, पारदर्शी, व्यवस्थित र भरपर्दो बनाउन अवलम्बन गरिएका एकल खाता कोष प्रणाली (TSA), राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) र अन्य तथ्याङ्कलाई वित्तीय व्यवस्थापन सूचना प्रणाली (FMIS) मा समावेश गरी विवरणहरूको तयारी, भिडान र समायोजन गर्ने कार्य गरिएको छ। यो वित्तीय विवरण तयारीका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८, महालेखापरीक्षकको कार्यालय, महालेखा नियन्त्रक कार्यालय तथा आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेशबाट समय समयमा प्राप्त भएका निर्देशन समेतलाई मार्गदर्शनका रूपमा लिई विगतदेखि स्थापित अभ्यास समेतलाई आधार बनाई जिल्लागत तथा प्रदेश केन्द्रीय वित्तीय विवरणहरूलाई बैकिङ्ग विवरणसँग भिडान गरी तथ्याङ्कको समायोजन (Consolidation) गरिएको छ।

यस एकीकृत वार्षिक वित्तीय प्रतिवेदनलाई तथ्यपरक, भरपर्दो एवं पूर्णतः विश्वसनीय बनाउन यस कार्यालयले अधिकतम प्रयत्न गरेको भएतापनि कतिपय प्राविधिक तथा मानवीय पक्षमा रहने कमी कमजोरीका कारण केही त्रुटी भएका/हुन सक्ने सम्भावनातर्फ सजग रहँदै यो विवरण माथी हुने लेखापरीक्षण तथा सरोकारवालाहरूले राय सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषण समेतका आधारमा आवश्यक संशोधन एवं परिमार्जन गर्न सकिने छ।

यो वित्तीय प्रतिवेदनले प्रदेश सरकारको सञ्चित कोष तथा अन्य कोषहरूको अवस्थाको सही चित्रण गर्नेछ भन्ने आशा गरिएको छ। यो प्रतिवेदन प्रदेश सरकारको वित्तीय प्रणालीको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा जानकारीको चाहाना राख्ने सरोकारवालाहरूलाई सहज पहुँच होस् भन्ने अभिप्रायले कार्यालयको website: [www.pfco.gandaki.gov.np](http://www.pfco.gandaki.gov.np) मा राखिएको छ।

अन्त्यमा यो एकीकृत वित्तीय विवरण तयार गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गर्ने **यस कार्यालय र प्रदेश लेखा इकाई कार्यालयका सम्पूर्ण कर्मचारीहरू र गहन सुझाव र राय प्रदान गर्नुहुने सबै** प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

.....

किशोर कुमार श्रेष्ठ  
(प्रदेश लेखा नियन्त्रक)

मिति :- २०८१ कार्तिक १३ गते

## कार्यकारी सारांश

गण्डकी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३ ले प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी प्रदेश लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४(२) तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ४ तथा दफा २८ बमोजिम प्रदेश सञ्चित कोषको लेखा अध्यावधिक राख्ने तथा वार्षिक वित्तीय विवरण तयार गर्ने उत्तरदायित्व बमोजिम यस प्रदेश लेखा नियन्त्रक कार्यालयले हरेक वर्ष वार्षिक वित्तीय विवरण तयार गर्दै आएको छ । प्रदेश सञ्चित कोषको वार्षिक वित्तीय विवरणका अतिरिक्त ऐनको दफा २८(१) मा उल्लेख भएबमोजिम विनियोजन, राजस्व, धरौटी, विविध खाताको लेखा र नगद कारोबारमा आधारित रहि यो वित्तीय विवरण तयार गरिएको छ । प्रतिवेदनबाट देखिन आएको तथ्य सारांशमा देहायबमोजिम रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारले रु. ३३ अर्ब ४२ करोड ७२ लाख राजस्व परिचालनको लक्ष्य राखेकोमा गत आवको नगद मौज्जात समेत रु. २४ अर्ब ४७ करोड ५२ लाख संकलन गरेको छ । यो अंक वार्षिक लक्ष्यको करिब ७५.४७ प्रतिशत हुन आँउछ । कर राजस्व तर्फ रु. ११ अर्ब ३६ करोड १६ लाख वार्षिक लक्ष्य राखेकोमा रु. ९ अर्ब ६१ करोड १० लाख ४० हजार र अन्य राजस्व तर्फ २ अर्ब ३१ करोड ६२ लाख लक्ष्य लिएकोमा रु. १ अर्ब ६२ करोड ९५ लाख ५९ हजार संकलन गरि कुल लक्ष्यको तुलनामा क्रमशः ८४.५९ प्रतिशत र ७०.३५ प्रतिशत कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विनियोजनतर्फ रु ३४ अर्ब ४२ करोड ७२ लाख विनियोजन भएकोमा रु. २२ अर्ब २० करोड ६१ लाख १५ हजार खर्च भएको छ । चालु खर्च तर्फ रु. १२ अर्ब ७० करोड ९६ लाख ९० हजार खर्च गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्त्यमा रु. ७ अर्ब ५७ करोड ६६ लाख ९९ हजार खर्च गरेको देखिन्छ जुन चालु तर्फको विनियोजनको तुलनामा ५९.६१ प्रतिशत हुन जान्छ । यसै गरि पूँजीगत खर्च तर्फ रु. २० अर्ब २१ करोड ७५ लाख १० हजार खर्च गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्त्यमा रु. १४ अर्ब ६२ करोड ९४ लाख १६ हजार खर्च भएको देखिन्छ जुन पूँजीगत तर्फको विनियोजनको तुलनामा ७२.३६ प्रतिशत हुन जान्छ । वित्तीय व्यवस्था तर्फ रु. ५० करोड विनियोजन गरेकोमा कुनै पनि खर्च भएको छैन ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले वित्तीय हस्तान्तरण मार्फत रु १४ अर्ब १० करोड ४० लाख लक्ष्य राखेको मध्ये रु १० अर्ब ५ करोड ७१ लाख ६८ हजार प्राप्त गरेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ७१.३१ प्रतिशत हुन्छ । संघीय सरकारबाट समानिकरण अनुदान वापत रु. ५ अर्ब ६४ करोड ९० लाख, सशर्त अनुदान वापत रु २ अर्ब ९९ करोड ३१ लाख, विशेष

अनुदान वापत रु. ६९ करोड ५० लाख र समपुरक अनुदान वापत रु. ७२ करोड प्राप्त भएकोमा समानिकरण अनुदान वापत रु. ५ अर्ब ९९ करोड ६२ लाख, सशर्त अनुदान वापत रु २ अर्ब ८५ करोड ७२ लाख, विशेष अनुदान वापत रु. ६३ करोड ४३ लाख र समपुरक अनुदान वापत रु. ४२ करोड ९२ लाख खर्च भएको छ। वित्तीय हस्तान्तरणबाट प्राप्त रकममध्ये सशर्त अनुदान तर्फ रु १३ करोड ५८ लाख, विशेष अनुदान वापत रु. ६ करोड ६ लाख र समपुरक अनुदान वापत रु. २९ करोड ७ लाख समेत कुल बचत रु ४८ करोड ७२ लाख २७ हजार कोष तथा लेखा नियन्त्रक कार्यालय, कास्की मार्फत संघीय सरकारको सञ्चित कोषमा फिर्ता गरिएको छ।

प्रदेश सरकारले संकलन गरेको सवारी साधन कर विभाज्य कोषमा जम्मा गरि प्रदेश सरकार र स्थानीय तहबीच क्रमशः साठी प्रतिशत र चालिस प्रतिशतको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम आ.व. २०८०/८१ मा सवारी साधन कर वापत रु १ अर्ब ९४ करोड ६७ लाख ३९ हजार संकलन गरेकोमा प्रदेश सरकारलाई रु १ अर्ब १६ करोड ८० लाख ४३ हजार र स्थानिय तहलाई रु ७७ करोड ८६ लाख ९५ हजार बाँडफाँट गरि सम्बन्धित स्थानिय तहको सञ्चित कोषमा दाखिला गरिसकिएको छ।

प्रदेश सरकारको धरौटी वापत आर्थिक वर्ष २०७९/८० को अ.ल्या. आम्दानी रु. १५२९८०३५०२.९६ यस आर्थिक वर्ष २०८०/८१ मा समावेश भएको छ । चालु आर्थिक वर्षमा रु. ६११४६३३७१.८७ प्राप्त भइ कुल जम्मा रु. २१४१२६६८७४.८३ आम्दानी कायम भएकोमा सदर स्याहा तथा फिर्ता रु. ६७१८५२९९८.२९ भई आर्थिक वर्षको अन्त्यमा रु. १४६९४१३८७६.५४ मौज्जात कायम भएको छ ।

प्रदेश सरकारको कार्यसञ्चालन कोष वापत आर्थिक वर्ष २०७९/८० को अ.ल्या. आम्दानी रु. ८०१६०००५९.८९ यस आर्थिक वर्ष २०८०/८१ मा समावेश भएको छ । चालु आर्थिक वर्षमा रु. १०७४०६४९८२.३८ विविध आम्दानी थप हुँदा कुल जम्मा रु. १८७५६६५०४२.२७ आम्दानी कायम भएकोमा खर्च रु. ९७५,४३७,२२८.४९ भई आर्थिक वर्षको अन्त्यमा रु. ९००,२२७,८१३.७८ मौज्जात कायम भएको छ ।

आ.व.२०८०/८१ मा प्रदेश सरकारले स्थानीय तहले संकलन गरि प्रदेश सरकार र स्थानीय तहबीच बाँडफाँट हुने राजश्व मध्ये दहत्तर-बहत्तर वापत रु २ अर्ब १४ करोड ५७ लाख लक्ष्य राखेकोमा रु.१३ करोड १६ लाख ४७ हजार, मनोरञ्जन कर वापत रु. ५० लाख लक्ष्य राखेकोमा रु ५४ लाख २२ हजार र विज्ञापन कर वापत रु ३० लाख लक्ष्य राखेकोमा रु.१४ लाख २२ हजार राजश्व प्राप्त गरि सञ्चित कोषमा दाखिला गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले गण्डकी प्रदेश अन्तर्गतका ८५ वटा स्थानीय तहहरूलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान मार्फत २ अर्ब १० करोड ५५ लाख

वित्तीय हस्तान्तरण गर्ने लक्ष्य रहेकोमा १ अर्ब ५२ करोड ४४ लाख २७ हजार हस्तान्तरण भएको छ । वित्तीय समानीकरण अनुदान बापत रु. ८७ करोड, शसर्त अनुदान तर्फ रु १९ करोड ३८ लाख ६७ हजार, विशेष अनुदान तर्फ रु. १३ करोड १८ लाख १४ हजार र समपुरक अनुदान तर्फ रु. ३२ करोड ८७ लाख ४६ हजार वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

आ.व. २०८०/८१ मा प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाई कार्यालयहरुबाट गरिएको आन्तरिक लेखापरीक्षणबाट बेरुजुको प्रकृति अनुसार लेखापरीक्षण गरिएको रकममध्ये रु.५ करोड ५४ लाख ९६ हजार असुल गर्नुपर्ने, रु.४ करोड १० लाख २९ हजार नियमित गर्नुपर्ने र रु. ८ करोड ५० लाख १ हजार म्याद नाघेको पेशकी गरी कुल रु. १८ करोड १५ लाख २७ हजार बेरुजु कायम भएको ।

गण्डकी प्रदेश सरकारको आ.व.२०८०/८१ मा समग्र आम्दानी र खर्चको विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा प्रदेश सरकारको सञ्चित कोषमा रु १,१८,९७,११,०१९.०५ नगद मौज्जात रहेको छ।



# विषय सूची

भाग (१)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को एकिकृत वार्षिक वित्तीय विवरण

खण्ड (क)

गण्डकी प्रदेश सरकारको आय व्यय, राजश्व बाँडफाँड तथा वित्तीय हस्तान्तरणको संक्षिप्त झलक ४-११

- १ राजश्व परिचालनको स्थिति
२. राजश्व बाँडफाँडको अवस्था
  - २.१ नेपाल सरकारबाट बाँडफाँड भई प्राप्त हुने मुल्य अभिवृद्धि कर तथा अन्तःशुल्क
  - २.२ मालपोत कार्यालयबाट बाँडफाँड भई प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर
  - २.३ स्थानिय तहबाट बाँडफाँड भई प्राप्त हुने राजश्व
  - २.४ प्रदेश सरकारबाट स्थानिय तहसँग बाँडफाँड हुने सवारी साधन कर
  - २.५ प्रदेश सरकारबाट संकलन गरि संघिय सरकारबाट बाँडफाँड हुने रोयल्टीको विवरण
  - २.६ संघिय सरकारबाट बाँडफाँड भई प्राप्त प्राकृतिक श्रोत वापतको रोयल्टी विवरण
३. अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा नगद मौज्जात
  - ३.१ संघिय सरकारबाट प्राप्त अनुदान
  - ३.२ प्रदेश सरकारबाट स्थानिय तहलाई भएको वित्तीय हस्तान्तरण
  - ३.३ संघिय सरकारबाट प्राप्त अनुदान, खर्च र फिर्ता गरिएको रकमको विवरण
  - ३.४. आ.व.२०७९/८० को नगद मौज्जात
४. समग्र खर्चको विश्लेषण
  - ४.१ आर्थिक वर्ष २०८०/८१ को बजेट संरचनागत खर्च
  - ४.२ आर्थिक वर्ष २०८०/८१ को श्रोतगत खर्च विवरण
  - ४.३ सन्चित कोषमाथि व्ययभार हुने र सन्चित कोषबाट विनियोजन हुने खर्चको विवरण
५. भुक्तानी गर्नुपर्ने दायित्व
६. साट्टने बाँकी चेक रकमको विवरण
७. धरौटीको विवरण
८. कार्यसंचालन कोषको विवरण
९. गण्डकी प्रदेश सरकारका बैंक खाताहरूको विवरण

खण्ड (ख)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को एकिकृत वार्षिक वित्तीय विवरण (नेपाल सार्वजनिक क्षेत्र लेखामान-Nepal Public Sector Accounting Standard (NPSAS) मा आधारित) १३-८२

प्रतिवेदनहरू तथा सम्बन्धित अन्य विस्तृत विवरणहरू

८३-१४६

भाग (२)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को  
आन्तरिक लेखापरीक्षणको एकीकृत विवरण

१४७-१७२

परिच्छेद-१ आन्तरिक लेखापरीक्षणको परिचय, उद्देश्य र कार्यक्षेत्र

- १.१ कानुनी व्यवस्था
- १.२ आन्तरिक लेखापरीक्षणको परिचय
- १.३ आन्तरिक लेखापरीक्षणको उद्देश्य
- १.४ आन्तरिक लेखापरीक्षणको कार्य क्षेत्र
- १.५ प्रतिवेदनका आधार एवं सीमाहरू
- १.६ वार्षिक प्रतिवेदन

परिच्छेद २ आन्तरिक लेखापरीक्षणको समग्र स्थिती

- २.१ समष्टिगत लेखापरीक्षण
- २.२ आन्तरिक लेखापरीक्षण गरिएको रकमको विवरण
- २.३ बजेट वर्गिकरण अनुसार लेखापरीक्षणको व्यहोरा
- २.४ बेरुजु वर्गिकरण अनुसार लेखापरीक्षणको अवस्था
- २.५ मन्त्रालयगत बेरुजुको साराशं
- २.६ जिल्लागत बेरुजुको साराशं

परिच्छेद ३ आन्तरिक लेखापरीक्षणको क्रममा देखिएका मुख्य व्यहोराहरू

परिच्छेद ४ सुधारका क्षेत्रहरू

प्रतिवेदनहरू

१७३-१८२

भाग (१)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को  
एकिकृत वार्षिक वित्तीय विवरण



खण्ड (क)

गण्डकी प्रदेश सरकारको आय व्यय, राजश्व बाँडफाँड तथा  
वित्तीय हस्तान्तरणको संक्षिप्त झलक

## १. राजस्व परिचालनको स्थिति

आ.व. २०८०/८१ मा गण्डकी प्रदेश सरकारले प्राप्त गरेको राजस्व अनुदान तथा अन्य आयको विवरण देहाय बमोजिम रहेको छ ।

क्र.स.	राजस्व वर्गीकरण	आर्थिक वर्ष २०८०/८१ को आय	प्रतिशत	कैफियत
१	११०००-कर राजस्व	९,६१,१०,४०,७६१.८८	३९।२७	संघीय सरकारबाट आ.व.२०७९/८० को मूल्य अभिवृद्धि तथा अन्तःशुल्क वापतको रकम आ.व.२०८०/८१ मा प्राप्त भएतापनि गत आ.व.को प्रतिवेदनमा संलग्न गरिएकोले यस आ.व.मा समावेश गरिएको छैन।
२	१३०००-संघीय सरकारबाट प्राप्त अनुदान	१०,०५,७१,६८,६००.००	४१।१६	
३	१४०००-अन्य राजस्व	१,६२,९५,५९,९८३.६४	६।६७	
४	१५०००-बिबिध प्राप्ति	२४,९९,८२,१८९.६९	१।०२	
५	गत वर्षको नगद मौज्जात	२,९२,७५,१७,४८२.००	११।९८	
	<b>कुल जम्मा</b>	<b>२४,४७,५२,६९,०१७.२१</b>	<b>१००</b>	

नोट:- प्रस्तुत राजस्व अंक राजस्व व्यवस्थापन सूचना प्रणाली (Revenue Management Information System) को प्रतिवेदनले देखाएको तथ्याङ्कको आधारमा तयार गरिएको । आ.व. २०८०/८१ मा संघीय सरकारबाट बाँडफाँट भई प्राप्त आ.व.२०७९/८० को रोयल्टी रकम रु.३४४११५३३६.९४ चालु आ.व.मा समावेश गरिएको तथा बाँडफाँट हुन बाँकि मूल्य अभिवृद्धि कर/अन्तःशुल्क वापतको रकम रु.५९२२१५४२५.७७ २०८० पौष महिनामा प्राप्त भई आ.व. २०८०/८१ को राजस्व व्यवस्थापन सूचना प्रणाली मा समावेश भएको छ तर सो रकमको अन्तिम रुपमा हिसाब मिलान आ.व. २०७९/८० मै गरिएको छ । आ.व.२०८०/८१ मा संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने रोयल्टी रकम तथा २०८१ असार १६ गते पश्चात बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृद्धि कर/अन्तःशुल्क वापतको रकम यस प्रतिवेदनमा मा समावेश भएको छैन।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारले रु. ३३ अर्ब ४२ करोड ७२ लाख राजस्व परिचालनको लक्ष्य राखेकोमा गत आवको नगद मौज्जात समेत रु. २४ अर्ब ४७ करोड ५२ लाख संकलन गरेको छ। यो अंक वार्षिक लक्ष्यको करिब ७५.४७ प्रतिशत हुन आँउछ । कर राजस्व तर्फ रु. ११ अर्ब ३६ करोड १६ लाख वार्षिक लक्ष्य राखेकोमा रु. ९ अर्ब ६१ करोड १० लाख र अन्य राजस्व तर्फ २ अर्ब ३१ करोड ६२ लाख लक्ष्य लिएकोमा रु. १ अर्ब ६२ करोड ९५ लाख संकलन गरि कुल लक्ष्यको तुलनामा क्रमशः ८४.५९ प्रतिशत र ७०.३५ प्रतिशत कायम भएको छ । साथै संघीय सरकार बाट प्राप्त हुने अनुदान तर्फ १४ अर्ब १६ करोड ५८ लाख प्राप्त हुने अनुमान गरिएकोमा १० अर्ब ५ करोड ७१ लाख प्राप्त भएकोमा अनुदान रकम खर्च हुन नसकेकोले रु ४८ करोड ७२ लाख २७ हजार संघीय सरकारलाई फिर्ता गरिएको छ ।

## २. प्रदेश सरकारको राजस्व बाँडफाँटको अवस्था

### २.१ नेपाल सरकारबाट बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क

आर्थिक वर्ष २०८०/८१ मा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम संघीय सरकारबाट बाँडफाँट भई प्राप्त ११,४११ (बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृद्धि कर) र ११,४२१ (बाँडफाँट भई प्राप्त हुने अन्तःशुल्क) बाट देहाय बमोजिमको रकम प्राप्त भएको छ ।

नेपाल सरकारबाट प्राप्त मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क

क्र.स.	शीर्षक	वार्षिक बजेट लक्ष्य	प्राप्ति	प्रतिशत
१	११४११-बाँडफाँडभई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,२४,२५,६०,०००	५,४१,४५,९६,०४३.६३	७४.७६
२	११४२१-बाँडफाँडभई प्राप्त हुने अन्तःशुल्क	१,८१,०६,४०,०००	१,७५,६९,९४,९०१.७९	९७.०४
जम्मा		९,०५,३२,००,०००.००	७,१७,१५,९०,९४५.४२	७९.२२

२.२ मालपोत कार्यालयबाट बाँडफाँट भई प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ५ मा घरजग्गा रजिष्ट्रेशन सम्बन्धी दस्तुर वापत प्राप्त हुने राजस्व सम्बन्धित स्थानीय तहले संकलन गरि प्रदेश सरकार र स्थानीय तहबीच बाँडफाँट हुने कानूनी व्यवस्था छ । हाल रजिष्ट्रेशन दस्तुर वापतको राजस्व जिल्लास्थित मालपोत कार्यालयहरूबाट संकलन भईरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कर तथा गैह्रकर राजस्व सम्बन्धी ऐन, २०७५, प्रदेश आर्थिक ऐन, २०८०, कर तथा गैह्रकर राजस्व सम्बन्धी निर्देशिका बमोजिम मालपोत कार्यालयहरूबाट संकलन गरि तपसिल बमोजिम प्रदेश सञ्चित कोषमा दाखिला भएको छ ।

मालपोत कार्यालयबाट बाँडफाँट भई प्राप्त राजस्वको विवरण				
क्र.स.	शीर्षक	वार्षिक बजेट लक्ष्य	प्राप्ति	प्रतिशत
१	११३१५-बाँडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर	१,१०,००,००,०००.००	७५,९७,७३,७६७.२४	६९.०७

२.३ स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ५ बमोजिम विज्ञापन कर, मनोरञ्जन कर, पर्यटन शुल्क र दहत्तर-बहत्तर वापत प्राप्त हुने राजस्व स्थानीय तहले संकलन गरि प्रदेश सरकार र स्थानीय तहबीच बाँडफाँट हुने कानूनी व्यवस्था छ । आर्थिक वर्ष २०८०/८१ मा उल्लिखित राजस्व प्रदेश सरकारको कर तथा गैह्रकर राजस्व सम्बन्धी ऐन, २०७५, प्रदेश आर्थिक ऐन, २०८०, कर तथा गैह्रकर राजस्व सम्बन्धी निर्देशिका बमोजिम स्थानीय तहहरूबाट संकलन गरि तपसिल बमोजिम प्रदेश सञ्चित कोषमा दाखिला भएको छ ।

स्थानीय तहबाट बाँडफाँट भई प्राप्त राजस्वको विवरण				
क्र.स.	शीर्षक	वार्षिक बजेट लक्ष्य	प्राप्ति	कैफियत
१	११४७१-बाँडफाँडबाट प्राप्त हुने मनोरञ्जन कर	५०,००,०००.००	५४,२२,००५.२०	१०८.४४
२	११४७१-बाँडफाँडबाट प्राप्त हुने विज्ञापनकर	३०,००,०००.००	१४,२२,९०५.२०	४७.४३
३	१४१५७-बाँडफाँट भई प्राप्त दहत्तर बहत्तरको विक्रिबाट प्राप्त हुने आय	२,१४,५७,४०,०००.००	१३,१६,४७,१५५.६२	६.१४

## २.४ प्रदेश सरकारबाट स्थानीय तहसँग बाँडफाँट हुने सवारी साधन कर

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क मा प्रदेश सरकारले संकलन गरेको सवारी साधन कर विभाज्य कोषमा जम्मा गरि प्रदेश सरकार र स्थानीय तहबीच क्रमशः साठी प्रतिशत र चालिस प्रतिशतको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उल्लिखित राजस्व प्रदेश सरकारको कर तथा गैह्रकर राजस्व सम्बन्धी ऐन, २०७५, प्रदेश आर्थिक ऐन, २०८०, कर तथा गैह्रकर राजस्व सम्बन्धी निर्देशिका बमोजिम प्रदेश सरकारका निकायहरूबाट संकलन गरि तपसिल बमोजिम बाँडफाँट गरि स्थानीय सञ्चित कोषमा दाखिला गरिएको छ ।

बाँडफाँट भएको राजस्वको विवरण (३३३४१-सवारी साधन कर)			
विवरण	संकलन भएको राजस्व	प्रदेश सरकार	स्थानीय सरकार
आ.व. २०८०/८१	१,९४,६७,३९,८४२.००	१,१६,८०,४३,९०५.२०	७७,८६,९५,९३६.८०

## २.५ प्रदेश सरकारबाट संकलन गरि संघीय सरकारबाट बाँडफाँट हुने रोयल्टीको विवरण

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँट सम्बन्धि व्यवस्था गरिएको छ । प्रदेश सरकारले संकलन गरेको यस प्रकारको रोयल्टी रकम जम्मा गर्ने प्रयोजनको लागि खडा गरिएको संघीय विभाज्य कोषमा गण्डकी प्रदेश सरकारले संकलन गरेको वन क्षेत्रको रोयल्टी वापतको रकम आर्थिक वर्ष २०८०/८१ मा तपसिल बमोजिम ट्रान्सफर गरिएको छ ।

वन रोयल्टी वापतको रकम				
क्र.स.	राजस्व शीर्षक	आम्दानी	संघीय विभाज्य कोषमा ट्रान्सफर	बाँकी
१	३३३६१-वन क्षेत्रको रोयल्टी	६२,३४५,४६२.९५	६,२३,४५,४६२.९५	-

## २.६ प्रदेश सरकारबाट संकलन गरि प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रोयल्टीको विवरण

प्रदेश वन ऐन, २०८० मा वन क्षेत्रको आय सम्बन्धि व्यवस्था गरिएको छ । प्रदेश सरकार मातहत डिभिजन वन कार्यालयले संकलन गरेको यस प्रकारको रोयल्टी रकम जम्मा गर्ने प्रयोजनको लागि खडा गरिएको प्रदेश विभाज्य कोषमा रहेको छ । उक्त रकम बाँडफाँट गर्न बाकी रहेको छ ।

वन रोयल्टी वापतको रकम					
क्र.स.	राजस्व शीर्षक	आम्दानी	प्रदेश सरकार	स्थानीय तह	बाँकी
१	३३३९१-अन्य बाँडफाँट हुने राजस्व संकलन	६,७९,९७३	००	००	६,७९,९७३

## ३. अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा नगद मौज्जात

### ३.१ संघीय सरकारबाट प्राप्त अनुदान

नेपालको संविधानको धारा ६० को उपधारा ३ मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिणाम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने व्यवस्था छ । नेपालमा राजस्व बाँडफाँटको अतिरिक्त मुलतः चार प्रकारका अनुदानका माध्यमबाट

अन्तरसरकारी वित्तीय हस्तान्तरण गरिने व्यवस्था संविधान र कानूनमा गरिएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ४ बमोजिम संघीय सरकारबाट प्रदेश सरकारलाई आ.व. २०८०/८१ को अवधि सम्म निम्नानुसारको अनुदान प्राप्त भएको छ ।

अनुदान शीर्षक	बजेट लक्ष्य	अनुदान प्राप्ति	प्रतिशत
१३३११-समानिकरण अनुदान	७,६२,२५,००,०००.००	५,६४,९०,३४,७५०.००	७४.११
१३३१२-शसर्त अनुदान चालु	४,९४,१५,००,०००.००	२,९९,३१,३३,८५०.००	६०.५७
१३३१३/२२-विशेष अनुदान चालु	७०,००,००,०००.००	६९,५०,००,०००.००	९९.२९
१३३१४/१७-समपुरक अनुदान चालु	८४,००,००,०००.००	७२,००,००,०००.००	८५.७१
<b>जम्मा</b>	<b>१४,१०,४०,००,०००.००</b>	<b>१०,०५,७१,६८,६००.००</b>	<b>७१.३१</b>

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले बजेट मार्फत लक्ष्य राखेको रु १४ अर्ब १० करोड ४० लाख मध्ये रु १० अर्ब ५ करोड ७१ लाख ६८ हजार वित्तीय हस्तान्तरण मार्फत प्राप्त गरेको देखिन्छ । जुन वार्षिक लक्ष्यको तुलनामा ७१.३१ प्रतिशत हुन्छ । समानिकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदान लक्ष्यको तुलनामा शतप्रतिशत प्राप्त भएको छ भने शसर्त अनुदान तर्फ बजेट कार्यान्वयनको अवधिमा योजना तथा कार्यक्रम थप हुन गई वार्षिक बजेट रकम थपघट भएको छ ।

### ३.२ प्रदेश सरकारबाट स्थानीय तहलाई भएको वित्तीय हस्तान्तरण

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेश सरकारबाट स्थानीय तहलाई आ.व. २०८०/८१ मा निम्नानुसार वित्तीय हस्तान्तरण भएको छ ।

क्र.स.	अनुदान शीर्षक	वार्षिक बजेट लक्ष्य	हस्तान्तरण	प्रतिशत
१	समानिकरण अनुदान-२६३३१	१,१६,००,००,०००.००	८७०००००००.००	७५.००
२	शसर्त अनुदान-२६३३२	२४,४५,००,०००.००	१९३८६७०९०.३६	७९.२९
३	विशेष अनुदान-२६३३३	१९,२०,००,०००.००	१३,१८,१४,०७७.३०	६८.६५
४	समपुरक अनुदान-२६३३४	५०,९०,००,०००.००	३२,८७,४६,३१३.८३	६४.५९
	<b>जम्मा</b>	<b>२१०५५०००००.००</b>	<b>१५२४४२७४८१.४९</b>	<b>७२.४०</b>

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले गण्डकी प्रदेश अन्तर्गतका ८५ वटा स्थानीय तहहरूलाई समानिकरण, शसर्त, विशेष र समपुरक अनुदान मार्फत २ अर्ब १० करोड ५५ लाख वित्तीय हस्तान्तरण गर्ने लक्ष्य रहेकोमा १ अर्ब ५२ करोड ४४ लाख २७ हजार हस्तान्तरण भएको छ । वित्तीय समानिकरण अनुदान लक्ष्यको तुलनामा ७५ प्रतिशत हस्तान्तरण भएको छ भने अन्य प्रकारका अनुदान प्रदेश सरकार द्वारा स्विकृत कार्यविधि बमोजिम कार्यप्रगती समेतको आधारमा हस्तान्तरण गर्ने व्यवस्थाको कारण लक्ष्यको तुलनामा हस्तान्तरण हुन सकेको देखिएन ।

### ३.३ संघीय सरकारबाट प्राप्त अनुदान, खर्च र फिर्ता गरिएको रकमको विवरण

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, विनियोजन ऐन तथा बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा आर्थिक वर्षको अन्त्य सम्ममा नेपाल सरकारबाट प्राप्त भएको सशर्त, समपुरक र विशेष अनुदान खर्च हुन नसकि बाँकी रहेको रकम नेपाल सरकारको सञ्चित कोषमा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्मको प्रतिवेदनले देखाए अनुसार असार मसान्तसम्ममा खर्च भई निकास बाँकी रहेको निम्नानुसारको रकम फिर्ता गरिएको छ ।

क्र.स.	अनुदान शीर्षक	प्राप्त अनुदानरकम	खर्च रकम	फिर्ता रकम
१	शसर्त अनुदान	२,९९३,१३३,८५०.००	२,८५७,२५५,५१९.०७	१३५,८७८,३३०.९३
२	विशेष अनुदान	६९५,०००,०००.००	६३४,३६४,९२८.२४	६०,६३५,०७१.७६
३	समपुरक अनुदान	७२०,०००,०००.००	४२९,२८६,३६४.००	२९०,७१३,६३६.००
	जम्मा	४,४०८,१३३,८५०.००	३,९२०,९०६,८११.३१	४८७,२२७,०३८.६९

### ३.४ आ.व. २०७९/८० को नगद मौज्जात

विवरण	मौज्जात रकम	कैफियत
गत वर्षको नगद मौज्जात	२९,२७,५१७,४८२.००	-

गत आर्थिक वर्ष २०७९/८० को एकिकृत वित्तीय विवरण अनुसार प्रदेश सरकारको प्रदेश सञ्चित कोषमा बाँकी मौज्जात रकम २ अर्ब ९२ करोड ७५ लाख १७ हजार आर्थिक वर्ष २०८०/८१ मा गत वर्षको नगद मौज्जातको रूपमा समावेश भएको छ ।

## ४.समग्र खर्चको विश्लेषण

### ४.१ आर्थिक वर्ष २०८०/८१ को बजेट संरचनागत खर्च

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेट वक्तव्य मार्फत वार्षिक विनियोजन रु. ३० अर्ब ४२ करोड ७२ लाख कायम गरिएकोमा बजेट कार्यान्वयनको सिलसिलामा आर्थिक वर्षको अन्तिमसम्मको अवधिमा प्रदेश सरकारको खर्च २२ अर्ब २० करोड ६१ लाख १५ हजार रहेको छ जुन कुल बजेटको ६६.४३ प्रतिशत रहेको छ ।

खर्च वर्गीकरण	विनियोजित बजेट		खर्च	
	रकम	प्रतिशत	रकम	प्रतिशत
चालु	१२,७०,९६,९०,०००.००	३८.०२	७,५७,६६,९९,४४१.९३	५९.६१
पूँजीगत	२०,२१,७५,१०,०००.००	६०.४८	१४,६२,९४,१६,०९१.७७	७२.३६
वित्तीय व्यवस्था	५०,००,००,०००.००	१.५०	-	-
जम्मा	३३,४२,७२,००,०००.००	१००.००	२२,२०,६१,१५,५३३.७०	६६.४३

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा चालु खर्च तर्फ रु. १२ अर्ब ७० करोड ९६ लाख ९० हजार खर्च गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्त्यमा रु. ७ अर्ब ५७ करोड ६६ लाख ९९ हजार खर्च गरेको देखिन्छ जुन चालु तर्फको विनियोजनको तुलनामा ५९.६१ प्रतिशत हुन जान्छ । यसै गरि पूँजीगत खर्च तर्फ रु.२०अर्ब २१ करोड ७५ लाख १० हजार खर्च गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्त्यमा रु.१४ अर्ब ६२ करोड ९४ लाख १६ हजार खर्च भएको देखिन्छ जुन पूँजीगत तर्फको विनियोजनको तुलनामा ७२.३६ प्रतिशत हुन जान्छ । वित्तीय व्यवस्था तर्फ रु. ५० करोड विनियोजन गरेकोमा कुनै पनि खर्च भएको छैन ।

## ४.२ आर्थिक वर्ष २०८०/८१ को स्रोतगत खर्च विवरण

आर्थिक वर्ष २०८०/८१ मा स्रोतगत बजेट विनियोजन र खर्चको विवरण देहाय बमोजिम रहेको छ ।

स्रोत	विनियोजन		खर्च	
	रकम	प्रतिशत	रकम	विनियोजनको तुलनामा खर्च प्रतिशत
१. नेपाल सरकार	१८१८३४८९०००	४२.४३	९,९१,७१,३२,४८३.४७	४४.६६
समानिकरण अनुदान	७,६२,२५,००,०००.००		५,९९,६२,२५,६७२.१६	
शसर्त अनुदान	५,०२,१२,८९,०००.००		२,८५,७२,५५,५१९.०७	
विशेष अनुदान	७०,००,००,०००.००		६३,४३,६४,९२८.२४	
समपुरक अनुदान	८४,००,००,०००.००		४२,९२,८६,३६४.००	
२. प्रदेश सरकार	१९,२४,३४,११,०००.००	५७.५७	१२,२८,८९,८३,०५०.२३	५५.३४
नगद आन्तरिक स्रोत	१९,२४,३४,११,०००.००		१२,२८,८९,८३,०५०.२३	
जम्मा	३३४२७२०००००	१००.००	२२२०६११५५३३.७०	६६.४३
कुल बजेटमा खर्चको प्रतिशत			६६.४३	

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको कुल विनियोजन बजेटमा नेपाल सरकारबाट प्राप्त अनुदान मध्ये विनियोजनको तुलनामा ४४.६६ प्रतिशत खर्च भएको देखिन्छ । यसै गरि यस प्रकारको खर्च प्रदेश सरकार तर्फ ५५.३४ प्रतिशत भएको छ । कुल विनियोजित बजेटमा समष्टिगत खर्च ६६.४३ प्रतिशत रहेको छ ।

४.३ सञ्चित कोषमाथि व्ययभार हुने र सञ्चित कोषबाट विनियोजन हुने खर्चको विवरण आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको सञ्चित कोषमाथि व्ययभार हुने खर्च रकम रु. १ करोड ३ लाख १८ हजार र सञ्चित कोषबाट विनियोजन हुने खर्च रकम रु. २२ अर्ब १९ करोड ५७ लाख ९७ हजार रहेको छ ।

#### ५. भुक्तानी गर्नुपर्ने दायित्व

गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक तथा बाह्य ऋणको साँवा व्याज कुनै पनि भुक्तानी भएको छैन ।

#### ६. साट्टन बाँकि चेक रकमको विवरण

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सञ्चित कोषबाट निकासी हुने गरी खर्च लेखिएको रकम मध्ये साट्टन बाकी चेक रहेको छैन ।

#### ७. धरौटीको विवरण

प्रदेश सरकारको धरौटी वापत आर्थिक वर्ष २०७९/८० को अ.ल्या. आम्दानी रु. १,५२,९८,०३,५०२.९६ यस आर्थिक वर्ष २०८०/८१ मा समावेश भएको छ । चालु आर्थिक वर्षमा रु. ६१,१४,६३,३७१.८७ प्राप्त भइ कुल जम्मा रु. २,१४,१२,६६,८७४.८३ आम्दानी कायम भएकोमा सदर स्याहा तथा फिर्ता रु. ६७,१८,५२,९९८.९ भई आर्थिक वर्षको अन्त्यमा रु. १,४६,९४,१३,८७६.५४ मौज्जात कायम भएको छ ।

#### ८. कार्यसञ्चालन कोषको विवरण

प्रदेश सरकारको कार्यसञ्चालन कोष वापत आर्थिक वर्ष २०७९/८० को अ.ल्या. आम्दानी रु. ८०,१६,००,०५९.८९ यस आर्थिक वर्ष २०८०/८१ मा समावेश भएको छ । चालु आर्थिक वर्षमा रु. १,०७,४०,६४,९८२.३८ विविध आम्दानी थप हुँदा कुल जम्मा रु. १,८७,५६,६५,०४२.२७ आम्दानी कायम भएकोमा खर्च रु. ९७,५६,७८,२०८.४९ भई आर्थिक वर्षको अन्त्यमा रु. ८९,९९,८६,८३३.७८ मौज्जात कायम भएको छ ।

#### ९. गण्डकी प्रदेश सरकारका बैंक खाताहरूको विवरण

सरकारी कारोवार निर्देशिका, २०७६ अनुसार प्रदेश सरकारको सरकारी कारोवार सञ्चालनको लागि नेपाल राष्ट्र बैंकका तोकिएका कार्यालयहरूमा र नेपाल राष्ट्र बैंकबाट प्रदेश सरकारको सरकारी कारोवार गर्ने अनुमति प्राप्त बैंकहरूमा तोकिएका खाताहरू खोली कारोवार गर्न सकिने व्यवस्था बमोजिम गण्डकी प्रदेश सरकारको खाताहरू प्रदेश लेखा नियन्त्रक कार्यालय, पोखराको नाममा नेपाल राष्ट्र बैंक पोखरामा निम्नानुसारका खाता सञ्चालनमा रहेका छन् ।

क्र.स.	खाता नं.	खाताको नाम	मौज्दात (आ.व. २०८०/८१)
१	१८००२०१/००२.०००.५२४	ख १.४ सञ्चित कोष मिलान खाता	१,१८,९७,११,०१९.०५
२	१८००२०१/००२.००२.५२४	ख १.१ राजस्व अनुदान तथा विविध प्राप्ति खाता	-
३	१८००२०१/००२.००३.५२४	ख १.२.४ बैदेशिक ऋण प्राप्ति खाता	-
४	१८००२०१/००२.००५.५२४	ख १.२.३ आन्तरिक ऋण प्राप्ति खाता	-
५	१८००२०१/००२.००७.५२४	ख ४.१ प्रदेश विभाज्य कोष खाता	६,७९,९७३.००
६	१८००२०१/००२.००८.५२४	ख ४.२ स्थानीय विभाज्य कोष खाता	-
७	१८००२०१/००२.०१०.५२४	ख ३.१ प्रदेश आकस्मिक कोष खाता	४,००,००,०००.००
८	१८००२०१/००२.०११.५२४	ख १.३ निकास खर्च खाता	-
९	१८००२०१/००२.०२४.५२४	ख २.४ विशेष खाता (ऋण)	-
१०	१८००२०१/००२.०२५.५२४	ख २.५ विशेष खाता (अनुदान)	-
११	१८००२०१/००२.०३२.५२४	ख ३.२ प्रकोप व्यवस्थापन खाता	-
१२	१८००२०१/००२.१२१.५२४	ख १.२.१ शेयर विक्रि प्राप्ति खाता	-
१३	१८००२०१/००२.१२२.५२४	ख १.२.२ ऋण (साँवा) फिर्ता प्राप्ति खाता	-
१४	१८००२०१/००२.०२७.५२४	ख २.७ कार्य सञ्चालन शोधभर्ना	४,६०,५१,७८७.०६



## खण्ड (ख)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को एकिकृत  
बार्षिक वित्तीय विवरण (नेपाल सार्वजनिक क्षेत्र लेखामान-Nepal  
Public Sector Accounting Standard (NPSAS) मा आधारित)





गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
**प्रदेश लेखा नियन्त्रक कार्यालय**  
**पोखरा, नेपाल**

प.सं. : २०८१/८२

च.नं.

मिति: २०८१.०७.१४

### उत्तरदायीत्वको स्पष्टोक्ति

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३ बमोजिम सञ्चालित सङ्घीय सञ्चित कोषको अतिरिक्त बैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको लेखा र बजेट तथा गैर बजेटरी निकायको विनियोजन, राजश्व, धरौटी तथा अन्य कोषहरू सहितको विवरणहरूलाई समेटि ऐनको दफा २८ को उपदफा (१) एवम् प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ६५ को उपनियम (४) बमोजिम आर्थिक वर्ष २०८०/८१ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरिएको छ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ४९ को उपनियम (१) बमोजिम नेपाल सरकारले अपनाएको नगदमा आधारित दोहोरो लेखा प्रणाली अनुसार राखिएको लेखाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २५ को उपदफा (४) बमोजिम महालेखापरीक्षकबाट स्वीकृत गरिएको लेखा ढाँचा र ऐनको दफा ५ को उपदफा (२) बमोजिम नेपाल सरकारले स्वीकृत गरेको नेपाल सार्वजनिक क्षेत्र लेखामान, २०७९ को मानदण्डमा आधारित भई यो वित्तीय विवरण तयार गरिएको छ। यो विवरणले नेपाल सरकारका निकायहरूको आर्थिक वर्ष २०८०/८१ को अन्त्यको वित्तीय स्थिति र कारोवारहरूलाई प्रतिबिम्बित गरेको छ। उपर्युक्त वित्तीय विवरण कानुनी प्रावधान सम्मत रहनुका साथै पूर्ण र विश्वसनीय छन्।

.....  
(किशोर कुमार श्रेष्ठ)

प्रदेश लेखा नियन्त्रक

प्रदेश लेखा नियन्त्रक कार्यालय



गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश लेखा नियन्त्रक कार्यालय  
कास्की

गण्डकी प्रदेश सरकारको एकीकृत वित्तीय विवरण  
आर्थिक वर्ष: २०८०/८१

- प्रदेश सरकारको प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (बजेट र गैरबजेट निकाय)
- प्राप्ति र भुक्तानीको वार्षिक प्रतिवेदन (बजेट निकाय)
- प्राप्ति र भुक्तानीको वार्षिक प्रतिवेदन (गैरबजेट निकाय)
- बजेट तुलनात्मक विवरण (बजेट निकाय)
- प्रदेश सञ्चित कोषको वार्षिक आर्थिक विवरण
- प्रदेश विभाज्य कोषको वार्षिक विवरण
- सेवा तथा कार्यक्रमगत खर्चको एकीकृत विवरण
- लेखा नीति तथा टिप्पणीहरू
- अनुसूचीहरू

मिति : २०८१।०७।१४

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश लेखा नियन्त्रक कार्यालय

प्रदेश सरकारको प्राप्ति र शुल्कानीको एकिकृत वार्षिक प्रतिवेदन (बजेट र बैरबजेट निकाय)

वर्ष: २०८०/८१

रकम रु. मा

क्र.सं./वर्षिक सङ्केत	विवरण	टिप्पणी नं.	बाहु आ.व.को कारोबार			गत आ.व.को कारोबार		
			नगद	तेस्रो पक्ष शुल्कानी (सोझैँ शुल्कानी)	जम्मा	नगद	तेस्रो पक्ष शुल्कानी (सोझैँ शुल्कानी)	जम्मा
१	प्राप्ति		१	२	३ = १+२	४	५	६ = ४+५
११००	राजस्व, अनुदान र अन्य प्राप्ति		२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५	-	-	२०,४६८,३०९,०७०.७५
११००	कर राजस्व	१	९,०१८,८२५,३३६.११	-	९,०१८,८२५,३३६.११	-	-	९,०१८,८२५,३३६.११
११००	अन्य राजस्व	१	१,६२९,५५९,९८३.६४	-	१,६२९,५५९,९८३.६४	-	-	१,६२९,५५९,९८३.६४
१३००	अनुदान	१.३	९,५६९,९४१,५६१.३१	-	९,५६९,९४१,५६१.३१	-	-	९,५६९,९४१,५६१.३१
१५००	अन्य प्राप्ति		२४९,९८२,१८९.६९	-	२४९,९८२,१८९.६९	-	-	२४९,९८२,१८९.६९
१५००	बेरुजु, निकास फिर्ता र अनुदान फिर्ता	१	२४९,९८२,१८९.६९	-	२४९,९८२,१८९.६९	-	-	२४९,९८२,१८९.६९
३२१५६ - ५९	लगानी तथा वित्तीय प्राप्ति		-	-	-	-	-	-
३२१५६ - ५९	सेयर बिक्री तथा विनिवेश	२.१	-	-	-	-	-	-
३२१५७ - ४९	आन्तरिक ऋण लगानी फिर्ता प्राप्ति	२.२	-	-	-	-	-	-
३२२४२	वैदेशिक ऋण लगानी फिर्ता प्राप्ति	२.२	-	-	-	-	-	-
३३१४१ - ४५	आन्तरिक ऋण प्राप्ति	२.३	-	-	-	-	-	-
३३२४१	वैदेशिक ऋण प्राप्ति	२.४	-	-	-	-	-	-
क.	कुल जम्मा प्राप्ति		२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५	-	-	२०,४६८,३०९,०७०.७५
२	शुल्कानी							
२.१	बाहु खर्च		७,५७६,६९९,४४१.९३	-	७,५७६,६९९,४४१.९३	-	-	७,५७६,६९९,४४१.९३
२१००	पारिश्रमिक / सुविधा खर्च	३.१	१,५९६,०६२,५१९.८९	-	१,५९६,०६२,५१९.८९	-	-	१,५९६,०६२,५१९.८९
२२००	मालसमान तथा सेवाको उपभोग खर्च	३.१	३,४६२,८७८,५८३.२८	-	३,४६२,८७८,५८३.२८	-	-	३,४६२,८७८,५८३.२८
२४००	व्याज, सेवा शुल्क तथा बँड्ड कमिशन	३.१	-	-	-	-	-	-
२५००	सहायता खर्च	३.१	-	-	-	-	-	-
२६००	अनुदान खर्च	३.१	२,११०,३३३,१९४.९६	-	२,११०,३३३,१९४.९६	-	-	२,११०,३३३,१९४.९६
२७००	सामाजिक सुरक्षा खर्च	३.१	३६९,४३९,४९४.८०	-	३६९,४३९,४९४.८०	-	-	३६९,४३९,४९४.८०
२८००	अन्य	३.१	३७,९८५,६४९.००	-	३७,९८५,६४९.००	-	-	३७,९८५,६४९.००
३१००	पूँजीगत खर्च		१,४६२९,४१६,०९१.७७	-	१,४६२९,४१६,०९१.७७	-	-	१,४६२९,४१६,०९१.७७

क्र.सं.	विवरण	१४.६२९.४१६.०९१.७७	१४.६२९.४१६.०९१.७७	१४.६२९.४१६.०९१.७७	१४.६२९.४१६.०९१.७७	१४.६२९.४१६.०९१.७७
३११००	स्विर सम्पत्ति प्राप्ति खर्च	-	१४,६२९,४१६,०९१.७७	-	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७
३१११०	भवन तथा संरचना	-	३७९,४०४,४३९.६८	-	३७९,४०४,४३९.६८	३७९,४०४,४३९.६८
३११२०	सवारी साधन तथा मेशिनरी औजार	-	२४८,८२६,०३४.४४	-	२४८,८२६,०३४.४४	२४८,८२६,०३४.४४
३११३० - ४०	अन्य पुँजीगत खर्च	-	४,६३४,४६४.४७	-	४,६३४,४६४.४७	४,६३४,४६४.४७
३११४०	सार्वजनिक निर्माण	-	१३,३९२,४६३,४१९.७०	-	१३,३९२,४६३,४१९.७०	१३,३९२,४६३,४१९.७०
३११७०	पुँजीगत सुधार खर्च	-	४९३,८८४,७३२.२७	-	४९३,८८४,७३२.२७	४९३,८८४,७३२.२७
३१४००	प्राकृतिक सम्पत्ति खर्च	-	-	-	-	-
३१४१०	जग्गा प्राप्ति	-	-	-	-	-
३१४४०	अपत्य सम्पत्ति प्राप्ति खर्च (Intangible)	-	-	-	-	-
३२०००	नितीय व्यवस्था	-	-	-	-	-
३३१४४-४७	आन्तरिक ऋणको सौवा भुक्तानी	४.२	-	-	-	-
३३२४२	बाह्य ऋणको सौवा भुक्तानी	४.२	-	-	-	-
३२१४१ -४३	आन्तरिक ऋण लगानी	४.१	-	-	-	-
३२१४१ -४२	आन्तरिक सेयर लगानी	४.१	-	-	-	-
३२२४१	बाह्य ऋण लगानी	४.१	-	-	-	-
३२२४१	बाह्य सेयर लगानी	४.१	-	-	-	-
ख.	कुल जम्मा भुक्तानी	-	२२,२०६,११४,४३३.७०	-	२२,२०६,११४,४३३.७०	२२,२०६,११४,४३३.७०
ग.	बचत /कमी (ग = क-ख )	-	(१,७३७,८०६,४६२.९४)	-	(१,७३७,८०६,४६२.९४)	(१,७३७,८०६,४६२.९४)
घ.	बीरोटी, आकस्मिक कोष लगायतका अन्य कोषको	५	९४,९६९,८८७.४३	-	९४,९६९,८८७.४३	९४,९६९,८८७.४३
ङ.	यस आ.व.को नाद तथा बैङ्क मौज्जात (बचत /कमी) (ङ = ग+घ)	-	(१,६४२,८३६,४७४.४२)	-	(१,६४२,८३६,४७४.४२)	(१,६४२,८३६,४७४.४२)
च.	गत आ.व.को नाद तथा बैङ्क मौज्जात	-	४,२८८,९२१,०४४.८४	-	४,२८८,९२१,०४४.८४	४,२८८,९२१,०४४.८४
छ.	विनियम नाफा/घाटा तथा अन्य समायोजन	-	-	-	-	-
ज.	आ.व. अन्तको बाँकी नाद तथा बैङ्क मौज्जात ( ज= ङ+च+छ)	-	३,६४६,०८४,४६९.४३	-	३,६४६,०८४,४६९.४३	३,६४६,०८४,४६९.४३

नोट: बैरजेट निकायलाई प्रदान गरिएको अनुदान रकम दोहोरो गणना नहुनेगरी प्राप्ति र भुक्तानीमा घटाइएको छ ।

.....  
 तयार गर्नेको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

.....  
 प्रदेश लेखा नियन्त्रकको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

.....  
 महालेखापरीक्षकको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

## प्रदेश लेखा नियन्त्रक कार्यालय

## प्राप्ति र शुक्तानीको वार्षिक प्रतिवेदन (बजेट निकाय)

आर्थिक वर्ष: २०८०/८१

रकम रु. मा

क्र.स./वर्षिक सङ्केत	विवरण	टिप्पणी	चासु आ.व.को कारोबार			गत आ.व.को कारोबार		
			नगाद	तेस्रो पक्ष शुक्तानी (सोझै शुक्तानी)	जम्मा	नगाद	तेस्रो पक्ष शुक्तानी (सोझै शुक्तानी)	जम्मा
१	प्राप्ति		१	२	३ = १+२	४	५	६ = ४+५
११०००	राजस्व, अनुदान र अन्य प्राप्ति		२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५	२२,२११,४६७,५९१.९१	-	२२,२११,४६७,५९१.९१
१४०००	कर राजस्व	१	९,०१८,८२५,३३६.११	-	९,०१८,८२५,३३६.११	९,०५५,४०६,५४९.३०	-	९,०५५,४०६,५४९.३०
१३०००	अन्य राजस्व	१	१,६२९,५५९,९८३.६४	-	१,६२९,५५९,९८३.६४	१,२१८,८६३,२६१.८९	-	१,२१८,८६३,२६१.८९
	अनुदान	१.३	९,५६९,९४१,५६१.३१	-	९,५६९,९४१,५६१.३१	११,७७१,७९६,५८८.५२	-	११,७७१,७९६,५८८.५२
१५०००	अन्य प्राप्ति		२४९,९८२,१८९.६९	-	२४९,९८२,१८९.६९	१६५,४०१,१९२.२०	-	१६५,४०१,१९२.२०
	बेरुजु, निकास फिर्ता र अनुदान फिर्ता	१	२४९,९८२,१८९.६९	-	२४९,९८२,१८९.६९	१६५,४०१,१९२.२०	-	१६५,४०१,१९२.२०
३२१५६ - ५९	लगानी तथा वित्तीय प्राप्ति		-	-	-	-	-	-
३२१४७ - ४९	सेयर बिक्री तथा विनिवेश	२.१	-	-	-	-	-	-
३२१४७ - ४९	आन्तरिक ऋण लगानी फिर्ता	२.२	-	-	-	-	-	-
३२२४२	प्राप्ति		-	-	-	-	-	-
३३१४१ - ४४	वैदेशिक ऋण लगानी फिर्ता	२.२	-	-	-	-	-	-
३३२४१	प्राप्ति		-	-	-	-	-	-
३३२४१ - ४४	आन्तरिक ऋण प्राप्ति	२.३	-	-	-	-	-	-
३३२४१ - ४४	वैदेशिक ऋण प्राप्ति	२.४	-	-	-	-	-	-
क.	कुल जम्मा प्राप्ति		२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५	२२,२११,४६७,५९१.९१	-	२२,२११,४६७,५९१.९१
२	शुक्तानी							
२.१	चासु खर्च		७,५७६,६९९,४४१.९३	-	७,५७६,६९९,४४१.९३	८,३५३,५२२,१९२.०८	-	८,३५३,५२२,१९२.०८
२.१०००	पारिश्रमिक / सुविधा खर्च	३.१	१,५९६,०६२,५१९.८९	-	१,५९६,०६२,५१९.८९	१,५६२,२३५,८९५.६४	-	१,५६२,२३५,८९५.६४
२.२०००	मालसमान तथा सेवाको उपभोग खर्च	३.१	३,४६२,८७८,५८३.२८	-	३,४६२,८७८,५८३.२८	४,०७३,४५१,५४३.५४	-	४,०७३,४५१,५४३.५४

२४०००	व्याज, सेवा शुल्क तथा बँङ्क कमिशन	-	-	-	-	-	-	-
२५०००	सहायता खर्च	-	-	-	-	-	-	-
२६०००	अनुदान खर्च	२,११०,३३३,१९४.९६	२,११०,३३३,१९४.९६	२,११०,३३३,१९४.९६	२,११०,३३३,१९४.९६	२,११०,३३३,१९४.९६	२,११०,३३३,१९४.९६	२,३५८,७८४,६२९.५५
२७०००	सामाजिक सुरक्षा खर्च	३६९,४३९,४९४.८०	३६९,४३९,४९४.८०	३६९,४३९,४९४.८०	३६९,४३९,४९४.८०	३६९,४३९,४९४.८०	३६९,४३९,४९४.८०	३९८,६५९,८१४.०२
२८०००	अन्य	३७,९८५,६४९.००	३७,९८५,६४९.००	३७,९८५,६४९.००	३७,९८५,६४९.००	३७,९८५,६४९.००	३७,९८५,६४९.००	४०,३९०,३०९.३३
३१०००	सुंजीगत खर्च	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१५,२६१,३६१,०३९.५७
३११००	स्थिर सम्पत्ति प्राप्ति खर्च	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१४,६२९,४१६,०९१.७७	१५,२६१,३६१,०३९.५७
३१११०	भवन तथा संरचना	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	७६४,८८९,८९६.४०
३११२०	सवारी साधन तथा मोशिलिरी औजार	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	३०५,४३९,८०२.४५
३११३० - ४०	अन्य सुंजीगत खर्च	४,६३५,४६५.५७	४,६३५,४६५.५७	४,६३५,४६५.५७	४,६३५,४६५.५७	४,६३५,४६५.५७	४,६३५,४६५.५७	१३,४२१,३८०,८४०.४२
३११५०	सार्वजनिक निर्माण	१३,३९२,५६३,४१९.७०	१३,३९२,५६३,४१९.७०	१३,३९२,५६३,४१९.७०	१३,३९२,५६३,४१९.७०	१३,३९२,५६३,४१९.७०	१३,३९२,५६३,४१९.७०	७६९,६५०,५००.३०
३११७०	सुंजीगत सुधार खर्च	५९३,८८५,७३२.२७	५९३,८८५,७३२.२७	५९३,८८५,७३२.२७	५९३,८८५,७३२.२७	५९३,८८५,७३२.२७	५९३,८८५,७३२.२७	-
३१४००	प्राकृतिक सम्पत्ति खर्च	-	-	-	-	-	-	-
३१४१०	जग्गा प्राप्ति	-	-	-	-	-	-	-
३१४४०	अपुष्य सम्पत्ति प्राप्ति खर्च (Intangible)	-	-	-	-	-	-	-
३२०००	वित्तीय व्यवस्था	-	-	-	-	-	-	-
३३१४५-४७	आन्तरिक ऋणको सौवा भुक्तानी	-	-	-	-	-	-	-
३३२४२	वाह्य ऋणको सौवा भुक्तानी	-	-	-	-	-	-	-
३३१४१ -४३	आन्तरिक ऋण लगानी	-	-	-	-	-	-	-
३३१५१ -५३	आन्तरिक सेयर लगानी	-	-	-	-	-	-	-
३३२४१	वाह्य ऋण लगानी	-	-	-	-	-	-	-
३३२५१	वाह्य सेयर लगानी	-	-	-	-	-	-	-
ख.	कुल जम्मा भुक्तानी	२२,२०६,११५,५३३.७०	२२,२०६,११५,५३३.७०	२२,२०६,११५,५३३.७०	२२,२०६,११५,५३३.७०	२२,२०६,११५,५३३.७०	२२,२०६,११५,५३३.७०	२३,६१४,८८३,२३१.६५
ग.	बचत /कमी ( ग = क-ख )	(१,७३७,८०६,४६२.९५)	(१,७३७,८०६,४६२.९५)	(१,७३७,८०६,४६२.९५)	(१,७३७,८०६,४६२.९५)	(१,७३७,८०६,४६२.९५)	(१,७३७,८०६,४६२.९५)	(१,४०३,४१५,६३९.७४)
घ.	घोरोटी, बाकस्मिक कोष लगायतका अन्य कोषको सौबदातको थप/घट (+/-)	९४,९६९,८८७.५३	९४,९६९,८८७.५३	९४,९६९,८८७.५३	९४,९६९,८८७.५३	९४,९६९,८८७.५३	९४,९६९,८८७.५३	२५३,१२४,३२५.६५

ड.	यस आ.व.को नगद तथा बैङ्क मौज्दात (बचत/ (कमी)) (ड=ग+घ)	(१,६४२,८३६,५७५.४२)	-	(१,६४२,८३६,५७५.४२)	(१,१५०,२९१,३१४.०९)
च.	गत आ.व.को नगद तथा बैङ्क मौज्दात	५,२८८,९२१,०४४.८५	-	५,२८८,९२१,०४४.८५	६,४३९,२१२,३५८.९४
छ.	निनिमय नाफा/घाटा तथा अन्य समायोजन			-	-
ज.	आ.व. अन्तको बाँकी नगद तथा बैङ्क मौज्दात ( ज= ड+च+छ)	३,६४६,०८४,४६९.४३	-	३,६४६,०८४,४६९.४३	५,२८८,९२१,०४४.८५

.....  
तयार गरेको सही:

नाम:  
पद:  
मिति:

.....  
प्रदेश लेखा नियन्त्रकको सही:

नाम:  
पद:  
मिति:

.....  
महालेखापरीक्षकको सही:

नाम:  
पद:  
मिति:



२४०००	ब्याज, सेवा शुल्क तथा बैङ्क कमिशन	३.१	-	-	-	-	-
२५०००	सहायता खर्च	३.१	-	-	-	-	-
२६०००	अनुदान खर्च	३.१	-	-	-	-	-
२७०००	सामाजिक सुरक्षा खर्च	३.१	-	-	-	-	-
२८०००	अन्य	३.१	-	-	-	-	-
<b>३१०००</b>	<b>पूँजीगत खर्च</b>		-	-	-	-	-
<b>३११००</b>	<b>स्थिर सम्पत्ति प्राप्ति खर्च</b>		-	-	-	-	-
३१११०	भवन तथा संरचना	३.२	-	-	-	-	-
३११२०	सवारी साधन तथा मेशिनरी औजार	३.२	-	-	-	-	-
३११३० - ४०	अन्य पूँजीगत खर्च	३.२	-	-	-	-	-
३११५०	सार्वजनिक निर्माण	३.२	-	-	-	-	-
३११७०	पूँजीगत सुधार खर्च	३.२	-	-	-	-	-
<b>३१४००</b>	<b>प्राकृतिक सम्पत्ति खर्च</b>	३.२	-	-	-	-	-
३१४१०	जरगा प्राप्ति	३.२	-	-	-	-	-
३१४४०	अपृथ्य सम्पत्ति प्राप्ति खर्च (Intangible)		-	-	-	-	-
<b>३२०००</b>	<b>वित्तीय व्यवस्था</b>		-	-	-	-	-
३३१४५-४७	आन्तरिक ऋणको साँबा भुक्तानी	४.२	-	-	-	-	-
३३२४२	बाह्य ऋणको साँबा भुक्तानी	४.२	-	-	-	-	-
३३१४१ -४३	आन्तरिक ऋण लगानी	४.१	-	-	-	-	-
३३१५१ -५२	आन्तरिक सेयर लगानी	४.१	-	-	-	-	-
३३२४१	बाह्य ऋण लगानी	४.१	-	-	-	-	-
३३२५१	बाह्य सेयर लगानी	४.१	-	-	-	-	-
<b>ख.</b>	<b>कुल जम्मा भुक्तानी</b>		-	-	-	-	-
<b>ग.</b>	<b>बचत /कमी ( ग = क-ख )</b>		-	-	-	-	-

-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-

-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-
-	-	-	-	-

घ.	धौरौटी, लगायतका अन्य कोषको मौज्दातको थप/घट (+/-)	५
ङ.	यस आ.व.को नगद तथा बैङ्क मौज्दात (बचत / (कमी)) ( ड = ग+घ)	
च.	गत आ.व.को नगद तथा बैङ्क मौज्दात	
छ.	विनिमय नाफा/घाटा तथा अन्य समायोजन	
ज.	आ.व. अन्तको बाँकी नगद तथा बैङ्क मौज्दात ( ज= ड+च+छ)	

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
**प्रदेश लेखा नियन्त्रक कार्यालय**  
बजेट तुलनात्मक विवरण (बजेट निकाय)

आर्थिक वर्ष: २०८०/८१

क्र.सं.	विवरण	टिप्पणी नं.
१	राजस्व, अनुदान र अन्य प्राप्ति (७+८)	
२	राजस्व र अन्य प्राप्ति (३+४+५)	
३	कर	१.१
४	अन्य राजस्व	१.१
५	विविध प्राप्ति	१.१
६	अन्य तहका सरकारलाई राजस्व बाँडफाँड गरिएको/हुने राजस्व	१.४
७	संघिय सञ्चित कोषमा राखिमा हुने राजस्व (२-६)	
८	अनुदान	१.३
९	खर्च (१०+११)	
१०	चासु खर्च	
	पारिश्रमिक/सुविधा	३.१
	मालसामान तथा सेवाको उपयोग	३.१
	व्याज, सेवा शुल्क तथा वैक्रे कमिशन	३.१
	सहायता	३.१
	अनुदान	३.१
	सामाजिक सुरक्षा	३.१
	अन्य खर्च	३.१
११	मुनीगत खर्च	

चासु खा.ब.		
सुरु बजेट/अनुमान	अन्तिम कायम बजेट/अनुमान	यथार्थ प्राप्ति /शुक्ती
३१,७३७,२००,०००.००	२८,९३७,१०३,०००.००	१९,०१२,३७७,०२५,३७
१७,६२३,२००,०००.००	१५,६७३,१०३,०००.००	११,४४२,२००,७४२,०१
१०,१६१,८००,०००.००	१०,२७२,८००,०००.००	९,५७२,६४८,५६८,६८
३,५१६,२००,०००.००	२,३१६,२००,०००.००	१,६२९,५५९,९८३,६४
३,९४५,२००,०००.००	३,०८४,१०३,०००.००	२,४९,९८२,१८९,६९
-	-	२,००९,७६५,२७७,९५
१७,६२३,२००,०००.००	१५,६७३,१०३,०००.००	९,४४२,४३५,५६४,०६
१४,१०४,०००,०००.००	१३,२६४,०००,०००.००	९,५६९,९४१,५६१,३१
३२,९२७,२००,०००.००	३२,९२७,२००,०००.००	२२,२०६,९१५,५३३,७०
१२,७३६,७३८,०००.००	१२,७०९,६९०,०००.००	७,५७६,६९९,४४१,९३
२,६८२,६७५,०००.००	२,६९०,६८९,९९२,००	१,५९६,०६२,५९९,८९
५,०६१,६११,०००.००	५,०६३,०६५,५३०,००	३,४६२,८८८,५८३,२८
६,०००,०००.००	६,०००,०००.००	-
-	-	-
२,९६३,५८६,०००.००	३,०७६,१०१,७१९,००	२,११०,३३३,१९४,९६
३७०,२२८,०००.००	४२७,६२३,०००.००	३६९,४३९,४९४,८०
१,६५२,६३८,०००.००	१,४४६,२०९,७५९,००	३७,९५५,६४९,००
२०,१९०,४६२,०००.००	२०,२१७,५१०,०००.००	१४,६२९,४१६,०९१,७७

गत खा.ब.		
सुरु बजेट/अनुमान	अन्तिम कायम बजेट/अनुमान	यथार्थ प्राप्ति /शुक्ती
३३,९०९,०००,०००.००	३१,०८२,८०८,०००.००	१९,६४४,२०९,५३९,७४
१७,३६५,८००,०००.००	१६,३६१,४०८,०००.००	९,७५१,०१३,९३३,००
११,३४३,७००,०००.००	१०,०४०,२१०,०००.००	८,०८८,५६३,१९६,८३
२,३४४,१००,०००.००	३,३८३,८९८,०००.००	१,५३७,०४९,५४३,९७
३,६७८,०००,०००.००	२,९३७,३००,०००.००	१,६५,४०१,१९२,२०
-	-	१,८७८,६००,९८१,७८
१७,३६५,८००,०००.००	१६,३६१,४०८,०००.००	७,८७२,४१२,९५१,२२
१६,५४३,२००,०००.००	१५,७३१,४००,०००.००	११,७७१,७९६,५८८,५२
३५,५८४,१६८,०००.००	३५,६८४,२६१,७९८,००	२३,६१४,८८३,२३१,६५
१३,२६८,८५४,०००.००	१२,७०७,३६५,०००.००	८,३५३,५२२,१९२,०८
२,२८३,५४४,०००.००	२,६५४,४५७,०००.००	१,५६२,२३५,८९५,६४
५,५९५,१९५,०००.००	५,०६१,६११,०००.००	४,०७३,४५१,५४३,५४
६,०००,०००.००	६,०००,०००.००	-
-	-	-
२,७२७,०२०,०००.००	२,९६३,५८६,०००.००	२,३५८,७८४,६२९,५५
२११,०२६,०००.००	३६५,७७३,०००.००	३१८,६५९,८१४,०२
२,४४६,०६९,०००.००	१,६६१,६३८,०००.००	४०,९०३,०९३,३३
२२,३१५,३१४,०००.००	२२,९१६,८६६,७९८,८०	१५,२६१,३६१,०३९,५७

रकम रु. मा

क्र.सं.	वर्णनात्मक विवरण	प्रकार	२०१९०,४६३,०००.००	२०,२१७,५१०,०००.००	१४,६२९,४१६,०९९.७७	२२,३१५,३१४,०००.००	२२,९१६,८९६,७९८.००	१५,२६१,३६१,०३९.५७
१२	पुंजीगत खर्च	३.२						
१३	बजेट बचत(-) न्यून (+) (१-९)		(१,२००,०००,०००.००)	(३,९९०,०९७,०००.००)	(३,९९३,७३८,५०८.३३)	(१,६७५,९६८,०००.००)	(४,५४१,४५३,७९८.००)	(३,९७०,६७३,६९९.९९)
१४	वित्तीय व्यवस्था (१४+१९+२२-२५)		५००,०००,०००.००	५००,०००,०००.००	-	५००,०००,०००.००	५००,०००,०००.००	-
१५	आन्तरिक वित्तीय सम्पत्ति (१५+१६+१७-१८)		५००,०००,०००.००	५००,०००,०००.००	-	५००,०००,०००.००	५००,०००,०००.००	-
१६	सार्वजनिक संस्थामा ऋण लगानी	४.१	-	-	-	-	-	-
१७	अन्य संस्थामा ऋण लगानी	४.१	-	-	-	-	-	-
१८	संस्थामा शेयर लगानी	४.१	५००,०००,०००.००	५००,०००,०००.००	-	५००,०००,०००.००	५००,०००,०००.००	-
१९	ऋण लगानी फिर्ता	२.२	-	-	-	-	-	-
२०	बाह्य वित्तीय सम्पत्ति (२०+२१)		-	-	-	-	-	-
२१	वैदेशिक ऋण लगानी	४.१	-	-	-	-	-	-
२२	वैदेशिक शेयर लगानी	४.१	-	-	-	-	-	-
२३	आन्तरिक दायित्व (२३+२४)		-	-	-	-	-	-
२४	अन्य संस्थाहरुबाट ऋण प्राप्ति (घटाउने)	२.३	-	-	-	-	-	-
२५	ऋणपत्र मार्फत प्राप्त ऋण सौवा भुक्तानी	४.२	-	-	-	-	-	-
२६	बाह्य वित्तीय दायित्व (२६+२७)		-	-	-	-	-	-
२७	वैदेशिक ऋणको प्राप्ति (घटाउने)	२.४	-	-	-	-	-	-
२८	वैदेशिक ऋण सौवा भुक्तानी	४.२	-	-	-	-	-	-
२९	बजेट बचत (-) न्यून (+) (१२-१३)		(१,७००,०००,०००.००)	(४,४९०,०९७,०००.००)	(३,९९३,७३८,५०८.३३)	(२,९७५,९६८,०००.००)	(५,०४१,४५३,७९८.००)	(३,९७०,६७३,६९९.९९)

.....  
तयार गनका सही:  
नाम:  
पद:  
मिति:

.....  
प्रदेश लेखा नियन्त्रकको सही:  
नाम:  
पद:  
मिति:

.....  
महालेखापरीक्षकको सही:  
नाम:  
पद:  
मिति:

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश लेखा नियन्त्रक कार्यालय

प्रदेश सञ्चित कोषको वार्षिक आर्थिक विवरण

रकम रु. मा

आर्थिक वर्ष: २०८०/८१

विवरण	टिप्पणी नं.	चासु आ.व.को कारोबार			गत आ.व. को कारोबार		
		नगर	तेस्रो पक्ष भुक्तानी (सोझै भुक्तानी)	जम्मा	नगर	तेस्रो पक्ष भुक्तानी (सोझै भुक्तानी)	जम्मा
१	२	३	४	५=३+४	६	७	८=६+७
१. राजस्व, अनुदान र अन्य प्राप्ति		२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५	२२,२११,४६७,५९१.९१	-	२२,२११,४६७,५९१.९१
१.१. राजस्व		१०,६४८,३८५,३१९.७५	-	१०,६४८,३८५,३१९.७५	१०,२७४,२६९,८११.९९	-	१०,२७४,२६९,८११.९९
क. कर	१.२	९,०१८,८२४,३३६.११	-	९,०१८,८२४,३३६.११	९,०५५,४०६,५४९.३०	-	९,०५५,४०६,५४९.३०
ख. अन्य राजस्व	१.२	१,६२९,५६१,९८३.६४	-	१,६२९,५६१,९८३.६४	१,२१८,८६३,२६९.८९	-	१,२१८,८६३,२६९.८९
१.२. अनुदान		९,५६९,९४१,५६१.३१	-	९,५६९,९४१,५६१.३१	११,७७१,७९६,५८८.५२	-	११,७७१,७९६,५८८.५२
क. द्विपक्षिय वैदेशिक अनुदान	१.३	-	-	-	-	-	-
ख. बहुपक्षिय वैदेशिक अनुदान	१.३	-	-	-	-	-	-
ग. अन्तरसरकारी वित्तीय हस्तान्तरण	१.३	९,५६९,९४१,५६१.३१	-	९,५६९,९४१,५६१.३१	११,७७१,७९६,५८८.५२	-	११,७७१,७९६,५८८.५२
१.३. बेरुजु तथा अन्य प्राप्ति	१.२	२,४९,९८२,१८९.६९	-	२,४९,९८२,१८९.६९	१,६५,४०१,१९२.२०	-	१,६५,४०१,१९२.२०
२. वित्तीय व्यवस्थाबाट प्राप्ति		-	-	-	-	-	-
२.१. ऋण लगानी फिर्ता		-	-	-	-	-	-
क. आन्तरिक ऋण लगानी फिर्ता	२.२	-	-	-	-	-	-
ख. वैदेशिक ऋण लगानी फिर्ता	२.२	-	-	-	-	-	-
२.२. शेयर बिक्री		-	-	-	-	-	-
क. आन्तरिक शेयर बिक्री	२.१	-	-	-	-	-	-
ख. वैदेशिक शेयर बिक्री	२.१	-	-	-	-	-	-
२.३. वैदेशिक ऋण प्राप्ति		-	-	-	-	-	-
क. बहुपक्षीय	२.४	-	-	-	-	-	-
ख. द्विपक्षीय		-	-	-	-	-	-
ग. अन्य		-	-	-	-	-	-

क्र. सं.	विवरण	२०७६/७७	२०७७/७८	२०७८/७९	२०७९/८०	२०८०/८१	कुल
२.४	आन्तरिक ऋण	-	-	-	-	-	-
क.	राष्ट्रिय बचतपत्र	-	-	-	-	-	-
ख.	नागरिक बचतपत्र	-	-	-	-	-	-
ग.	विकास ऋणपत्र	-	-	-	-	-	-
घ.	वैदेशिक रोजगार बचतपत्र	-	-	-	-	-	-
ङ.	विशेष ऋणपत्र	-	-	-	-	-	-
च.	व्याजमा आधारित ट्रेजरी बिल	-	-	-	-	-	-
छ.	बट्टामा आधारित ट्रेजरी बिल	-	-	-	-	-	-
ज.	अन्य	-	-	-	-	-	-
३.	यस वर्षको खुद प्राप्त (१+२)	२०,४६८,३०९,०७०.७५	-	-	२०,४६८,३०९,०७०.७५	-	२०,४६८,३०९,०७०.७५
४.	शुक्लानी	२२,२०६,११५,५३३.७०	-	-	२२,२०६,११५,५३३.७०	-	२२,२०६,११५,५३३.७०
४.१.	सञ्चित कोष माथि व्यवहार हुने रकमबाट खर्च*	१०,३१८,०५३.४०	-	-	१०,३१८,०५३.४०	-	१०,३१८,०५३.४०
क.	चालु खर्च	१०,३१८,०५३.४०	-	-	१०,३१८,०५३.४०	-	१०,३१८,०५३.४०
ख.	वित्तीय खर्च	-	-	-	-	-	-
४.२.	विनियोजन ऐनद्वारा भएको खर्च	२२,१९५,७९७,४८०.३०	-	-	२२,१९५,७९७,४८०.३०	-	२२,१९५,७९७,४८०.३०
क.	चालु खर्च	७,५६६,३८१,३८८.५३	-	-	७,५६६,३८१,३८८.५३	-	७,५६६,३८१,३८८.५३
ख.	पूँजीगत खर्च	१४,६२९,४१६,०९१.७७	-	-	१४,६२९,४१६,०९१.७७	-	१४,६२९,४१६,०९१.७७
ग.	वित्तीय खर्च	-	-	-	-	-	-
५.	विनियोजन दर वा अन्य समायोजन	-	-	-	-	-	-
६.	यस वर्षको जम्मा शुक्लानी (४+५)	२२,२०६,११५,५३३.७०	-	-	२२,२०६,११५,५३३.७०	-	२२,२०६,११५,५३३.७०
७.	यस बढाधिको कोषमा भएको धप घट (+/-) (३-६)	(१,७३७,८०६,४६२.९५)	-	-	(१,७३७,८०६,४६२.९५)	-	(१,७३७,८०६,४६२.९५)
८.	आर्थिक वर्षको सुरुवातको सौबदात	२,९२७,५१७,४८२.००	-	-	२,९२७,५१७,४८२.००	-	२,९२७,५१७,४८२.००
९.	आर्थिक वर्षको अन्त्यको सौबदात	१,१८९,७११,०१९.०५	-	-	१,१८९,७११,०१९.०५	-	१,१८९,७११,०१९.०५

.....  
 तयार गर्नेको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

.....  
 प्रदेश लेखा नियन्त्रकको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

.....  
 महालेखापरीक्षकको सही: \_\_\_\_\_  
 नाम: \_\_\_\_\_  
 पद: \_\_\_\_\_  
 मिति: \_\_\_\_\_

प्रदेश विधायक कोषको वार्षिक विवरण

आर्थिक वर्ष: २०८०/८१

क्र.सं.	विवरण	सङ्कलन रकम			बाँडफाँट भएको रकम				बाँडफाँट हुने बाँकी रकम
		सङ्घीय सरकार	स्थानीय तह	जम्मा	सङ्घीय सरकार	प्रदेश सरकार	स्थानीय तह	जम्मा	
१	३३३५१ सवारी साधन कर	१,९४६,७३९,८४२.००		१,९४६,७३९,८४२.००	-	१,९६८,०४३,९०४.२०	७७८,६९४,९३६.८०	१,९४६,७३९,८४२.००	-
२	३३३६१ वन क्षेत्रको रोपन्दी	६२,३४४,४६२.९५		६२,३४४,४६२.९५	६२,३४४,४६२.९५	-	-	६२,३४४,४६२.९५	-
३	३३३९१ अन्य बाँडफाँट हुने राजस्व	६७९,९७३.००		६७९,९७३.००	-	-	-	-	६७९,९७३.००
	सकल जम्मा	२,००९,७६४,२७७.९५	-	२,००९,७६४,२७७.९५	६२,३४४,४६२.९५	१,९६८,०४३,९०४.२०	७७८,६९४,९३६.८०	२,००९,०८४,३०४.९५	६७९,९७३.००

गत आ.व. को कारोबार

सङ्घीय सरकार	स्थानीय तह	सङ्कलन रकम			बाँडफाँट भएको रकम				बाँडफाँट हुने बाँकी रकम
		प्रदेश सरकार	जम्मा	स्थानीय तह	सङ्घीय सरकार	प्रदेश सरकार	स्थानीय तह	जम्मा	
१,८०२,२११,६६०.००		१,८०२,२११,६६०.००		१,८०२,२११,६६०.००	-	१,०८१,३२६,९९६.००	७२०,८८४,६६४.००	१,८०२,२११,६६०.००	-
७६,३७९,३२१.७८		७६,३७९,३२१.७८		७६,३७९,३२१.७८	७६,३७९,३२१.७८	-	-	७६,३७९,३२१.७८	-
१,०००,०००.००		१,०००,०००.००		१,०००,०००.००	१,०००,०००.००	-	-	१,०००,०००.००	-
१,८७८,६००,९८१.७८		१,८७८,६००,९८१.७८		१,८७८,६००,९८१.७८	१,०८१,३२६,९९६.००	७२०,८८४,६६४.००	१,८०२,२११,६६०.००	१,८७८,६००,९८१.७८	-

थप विवरण टिप्पणी नं. १.४ मा उल्लेख गरिएको छ।

.....  
तयार गर्नेको सही: \_\_\_\_\_  
नाम: \_\_\_\_\_  
पद: \_\_\_\_\_  
मिति: \_\_\_\_\_

.....  
महालेखापरीक्षकको सही: \_\_\_\_\_  
नाम: \_\_\_\_\_  
पद: \_\_\_\_\_  
मिति: \_\_\_\_\_

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश सेवा नियन्त्रक कार्यालय

सेवा तथा कार्यक्रममा खर्चको एकिकृत विवरण

आर्थिक वर्ष: २०८०/८१

सेवा/क्रियाकलाप	बजेट निकाय	सौलभ निकाय	सोहीरो गणना रकम	जम्मा
	१	२	३	४=१+२+३
१ सामान्य सार्वजनिक सेवा	२,३००,७८३,९६६.४२	-	-	२,३००,७८३,९६६.४२
१.१ कार्यकारी र विधायकाको निकाय,	४६९,१०६,७२७.६१	-	-	४६९,१०६,७२७.६१
वित्तीय र शैक्षिक मामिला	-	-	-	-
१.२ बाह्य आर्थिक सहायता	-	-	-	-
१.३ सामान्य सेवा	८६,२७७,९७४.१७	-	-	८६,२७७,९७४.१७
१.४ सामान्य आधारभूत सेवा	४२१,९७१.००	-	-	४२१,९७१.००
१.५ सामान्य अनुसन्धान तथा विकास सेवा	११८,७४७,०१७.०४	-	-	११८,७४७,०१७.०४
१.६ अन्य सामान्य सेवा	१,७०३,७९४.२०	-	९,४६९,४११.३१	(९,४६६,६१७.११)
१.७ सार्वजनिक ऋण कारोबार	-	-	-	-
१.८ विभिन्न तहका सरकारहरू बीच हुने सामान्य प्रकृतिको हस्तान्तरण	१,४२४,४२७,४८१.४९	-	-	१,४२४,४२७,४८१.४९
<b>२ रक्षा</b>	-	-	-	-
२.१ सैनिक सुरक्षा	-	-	-	-
२.२ नागरिक सुरक्षा	-	-	-	-
२.३ रक्षा - अन्यत्र बर्गीकृत नभएको	-	-	-	-
<b>३ सार्वजनिक शान्ति सुरक्षा</b>	३३७,९६८,४९२.०१	-	-	३३७,९६८,४९२.०१
३.१ प्रहरी सेवा	-	-	-	-
३.२ आन्ती नियन्त्रण सेवा	-	-	-	-
३.३ न्यायालय	१४,४३७,७३०.००	-	-	१४,४३७,७३०.००
३.४ कारागार	-	-	-	-
३.५ सार्वजनिक शान्ति सुरक्षा	३२३,४३०,७६२.०१	-	-	३२३,४३०,७६२.०१
३.६ सार्वजनिक शान्ति सुरक्षा - अन्यत्र बर्गीकृत नभएको	-	-	-	-
<b>४ वार्षिक मामिला</b>	१३,४४९,४८०,४८३.२०	-	-	१३,४४९,४८०,४८३.२०
४.१ सामान्य आर्थिक, व्यापारिक र श्रम	१,६३६,०३४.००	-	-	१,६३६,०३४.००
४.२ कृषि, वन, मत्स्यपालन तथा शिकार	४,०८४,२००,७६२.३४	-	-	४,०८४,२००,७६२.३४
४.३ इन्धन तथा उर्जा	९,०७१,२३४.००	-	-	९,०७१,२३४.००
४.४ खानी, उत्पादन तथा निर्माण	३२६,२१७,४९८.८६	-	-	३२६,२१७,४९८.८६

बजेट निकाय	सौलभ निकाय	सोहीरो गणना रकम	जम्मा
१	२	३	४=१+२+३
२,३००,७८३,९६६.४२	-	-	२,३००,७८३,९६६.४२
४६९,१०६,७२७.६१	-	-	४६९,१०६,७२७.६१
-	-	-	-
८६,२७७,९७४.१७	-	-	८६,२७७,९७४.१७
४२१,९७१.००	-	-	४२१,९७१.००
११८,७४७,०१७.०४	-	-	११८,७४७,०१७.०४
१,७०३,७९४.२०	-	९,४६९,४११.३१	(९,४६६,६१७.११)
-	-	-	-
१,४२४,४२७,४८१.४९	-	-	१,४२४,४२७,४८१.४९
-	-	-	-
-	-	-	-
-	-	-	-
३३७,९६८,४९२.०१	-	-	३३७,९६८,४९२.०१
-	-	-	-
-	-	-	-
१४,४३७,७३०.००	-	-	१४,४३७,७३०.००
-	-	-	-
३२३,४३०,७६२.०१	-	-	३२३,४३०,७६२.०१
-	-	-	-
१३,४४९,४८०,४८३.२०	-	-	१३,४४९,४८०,४८३.२०
१,६३६,०३४.००	-	-	१,६३६,०३४.००
४,०८४,२००,७६२.३४	-	-	४,०८४,२००,७६२.३४
९,०७१,२३४.००	-	-	९,०७१,२३४.००
३२६,२१७,४९८.८६	-	-	३२६,२१७,४९८.८६

बजेट निकाय	सौलभ निकाय	सोहीरो गणना रकम	जम्मा
१	२	३	४=१+२+३
२,३००,७८३,९६६.४२	-	-	२,३००,७८३,९६६.४२
४६९,१०६,७२७.६१	-	-	४६९,१०६,७२७.६१
-	-	-	-
८६,२७७,९७४.१७	-	-	८६,२७७,९७४.१७
४२१,९७१.००	-	-	४२१,९७१.००
११८,७४७,०१७.०४	-	-	११८,७४७,०१७.०४
१,७०३,७९४.२०	-	-	१,७०३,७९४.२०
-	-	-	-
१,४२४,४२७,४८१.४९	-	-	१,४२४,४२७,४८१.४९
-	-	-	-
-	-	-	-
३३७,९६८,४९२.०१	-	-	३३७,९६८,४९२.०१
-	-	-	-
-	-	-	-
१४,४३७,७३०.००	-	-	१४,४३७,७३०.००
-	-	-	-
३२३,४३०,७६२.०१	-	-	३२३,४३०,७६२.०१
१३,४४९,४८०,४८३.२०	-	-	१३,४४९,४८०,४८३.२०
३,०११,२४१.००	-	-	३,०११,२४१.००
४,२४३,६९८,८०३.४४	-	-	४,२४३,६९८,८०३.४४
९,८८९,४४७.००	-	-	९,८८९,४४७.००
६७९,६१२,६१०.९९	-	-	६७९,६१२,६१०.९९

रकम रु. मा



आर्थिक वर्ष: २०८०/८१

७.४ सार्वजनिक स्वास्थ्य सेवा	
७.५ अनुसन्धान सेवा	
७.६ स्वास्थ्य - अन्यत्र वर्गीकृत नभएको	
<b>द. संरक्षण, संस्कृति तथा धर्म</b>	
८.१ मनोरञ्जनात्मक र खेलकुद सेवाहरू	
८.२ सांस्कृतिक सेवा	
८.३ प्रसारण तथा प्रकाशन सेवा	
८.४ अनुसन्धान तथा विकास, संस्कृतिक र धार्मिक	
<b>९ शिक्षा</b>	
९.१ पूर्व प्राथमिक र प्राथमिक शिक्षा	
९.२ तहमा वर्गीकृत नहुन शिक्षा (अनौपचारिक शिक्षा)	
९.३ शिक्षाको लागि सहायक सेवाहरू	
९.४ शिक्षा अनुसन्धान विकास	
९.५ शिक्षा अन्यत्र वर्गीकृत नभएको	
<b>१० सामाजिक सुरक्षा</b>	
१०.१ बेरोजगार	
१०.२ सामाजिक असमावेशी	
१०.३ सामाजिक सुरक्षा - अनुसन्धान तथा विकास	
१०.४ सामाजिक सुरक्षा - अन्यत्र वर्गीकृत नभएको	
<b>जम्मा</b>	

थप विवरण टिप्पणी नं १६ मा उल्लेख गरिएको छ ।

.....

तयार गरेको सही:

नाम:

पद:

मिति:

सेवा तथा कार्यक्रमगत खर्चको पिकिकृत विवरण

चातु भा.ब.		चातु भा.ब.	
१,४६९,३९०,५१७.९०	-	१,४६९,३९०,५१७.९०	-
९१,५३४,९७७.३७	-	९१,५३४,९७७.३७	-
	-		-
	-		-
<b>१५१,२७१,५९०.९१</b>	-	<b>१५१,२७१,५९०.९१</b>	-
११५,३३३,१३०.८३	-	११५,३३३,१३०.८३	-
१८,७६०,६४७.३६	-	१८,७६०,६४७.३६	-
	-		-
	-		-
१७,१७७,८११.८२	-	१७,१७७,८११.८२	-
<b>१,०३८,०३५,३३३.५९</b>	-	<b>१,०३८,०३५,३३३.५९</b>	-
	-		-
४९३,७६९,५७१.७४	-	४९३,७६९,५७१.७४	-
४६५,४७०,०२८.१०	-	४६५,४७०,०२८.१०	-
६१,९१४,२४०.५३	-	६१,९१४,२४०.५३	-
१६,८८१,६८३.२२	-	१६,८८१,६८३.२२	-
<b>६,३९८,६६३.५९</b>	-	<b>६,३९८,६६३.५९</b>	-
२,२८९,३३५.९२	-	२,२८९,३३५.९२	-
४,१०९,३०३.६७	-	४,१०९,३०३.६७	-
	-		-
	-		-
	-		-
<b>२२,२०६,११५,५३३.७०</b>	-	<b>२२,२०६,११५,५३३.७०</b>	-

.....

नाम:

पद:

मिति:

रकम रु. मा

चातु भा.ब.		चातु भा.ब.	
६२६,५८२,७२६.१३	-	६२६,५८२,७२६.१३	-
९७,९६३,६८७.०६	-	९७,९६३,६८७.०६	-
	-		-
	-		-
<b>३४२,५५५,५५६.५०</b>	-	<b>३४२,५५५,५५६.५०</b>	-
२८८,४५६,३७०.५०	-	२८८,४५६,३७०.५०	-
२६,७९५,४५२.००	-	२६,७९५,४५२.००	-
	-		-
	-		-
२७,२९३,७३४.००	-	२७,२९३,७३४.००	-
<b>१,२३७,५४९,९३४.५७</b>	-	<b>१,२३७,५४९,९३४.५७</b>	-
	-		-
	-		-
६५९,९२१,१६०.५६	-	६५९,९२१,१६०.५६	-
२७४,९२६,७०३.९७	-	२७४,९२६,७०३.९७	-
८५,८३५,५९८.७९	-	८५,८३५,५९८.७९	-
२१६,८६१,४६०.३५	-	२१६,८६१,४६०.३५	-
<b>१,७२४,४८०.००</b>	-	<b>१,७२४,४८०.००</b>	-
१,७२४,४८०.००	-	१,७२४,४८०.००	-
	-		-
	-		-
	-		-
	-		-
<b>२३,६१४,८८३,२३१.५९</b>	-	<b>२३,६१४,८८३,२३१.५९</b>	-

.....

महालेखा परीक्षकको सही:

नाम:

पद:

मिति:

## ८. गण्डकी प्रदेश सरकारको सञ्चित कोषको वार्षिक वित्तीय विवरण तयार गर्दा अपनाईएका आधारहरू, लेखा नीतिहरू तथा व्याख्यात्मक टिप्पणीहरू

### ८.१ लेखा नीति

#### १. वित्तीय विवरणको प्रस्तुति

नेपालको संविधानको भाग १६ मा प्रदेश आर्थिक कार्य प्रणालीको व्यवस्था गरिएको छ। संविधानको धारा २०४ मा प्रदेश सञ्चित कोष सम्बन्धी व्यवस्था गरिएको छ। प्रदेश सञ्चित कोष प्रदेश सरकारको सरकारी कोष हो। सङ्घीय कानून, प्रदेश आर्थिक ऐन तथा अन्य प्रचलित कानून बमोजिम प्राप्त हुने रकम प्रदेश सञ्चित कोषमा दाखिला हुन्छ भने गण्डकी प्रदेश विनियोजन ऐन बमोजिम प्रदेश सञ्चित कोषबाट रकम खर्च हुने गर्दछ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ ले लेखा राख्ने र प्रतिवेदन गर्ने सम्बन्धमा विभिन्न निकायहरूको जिम्मेवारी र प्रतिवेदन कार्यविधिहरू व्यवस्थित गरेको छ। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३(१) मा प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी प्रदेश लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरेको छ। यसै ऐनको दफा ३(२) बमोजिमको प्रदेश सञ्चित कोषको लेखा अध्यावधिक राख्ने तथा वार्षिक वित्तीय विवरण तयार गर्ने उत्तरदायित्व बमोजिम प्रदेश लेखा नियन्त्रक कार्यालयले हरेक वर्ष वार्षिक आर्थिक विवरण तयार गर्दै आएको छ।

प्रदेश सरकारको आम्दानी वा ऋण प्राप्ति तथा खर्च वा दायित्व भुक्तानीमा सम्बन्धित लेखा उत्तरदायी अधिकृत जिम्मेवार रहने कानुनी व्यवस्था रहेको छ। सम्बन्धित लेखा उत्तरदायी अधिकृतले आफ्नो कानूनी अधिकार अनुरूप गरेका कारोबारको आधारमा तयार गरी पेश गरेको केन्द्रिय लेखाको विवरण प्रदेश लेखा इकाइ कार्यालयबाट प्राप्त जिल्लागत एकीकृत वित्तीय विवरण र बैंक विवरणका आधारमा यो प्रतिवेदन तयार गरिएको छ।

यो वित्तीय विवरणमा अन्तर निकाय कारोबारहरू समायोजन गरी शून्यकरण गरिएको छ। यो वार्षिक वित्तीय विवरणमा प्रदेश सरकारको बजेट र गैर बजेट निकायको प्राप्ति र भुक्तानीको वार्षिक विवरण, बजेटको तुलनात्मक विवरण, विभिन्न सरकारी कोषको वार्षिक आर्थिक विवरण, सेवा तथा कार्यगत खर्चको विवरण, लेखा नीति, टिप्पणी र अनुसूचीहरू समावेश रहेका छन्।

#### २. विवरण तयारीको कानुनी आधार

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३ को उपदफा १ मा संविधान, यो ऐन र अन्य प्रचलित कानूनको अधिनमा रही प्रदेश कोषको सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयले गर्नेछ भन्ने व्यवस्था रहेको, उपदफा २ मा प्रदेश सञ्चित कोषको लेखा अध्यावधिक रूपमा राख्ने र त्यसको वार्षिक वित्तीय विवरण तयार गर्ने जिम्मेवारी प्रदेश लेखा नियन्त्रक कार्यालयलाई हुनेछ भन्ने व्यवस्था रहेको छ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ६५ को उपनियम (४) मा प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सरकारको एकीकृत वित्तीय विवरण कार्तिक १५ भित्र महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ।

#### ३. प्रतिवेदनको मानदण्ड

तीनै तहका सरकारहरूमा लागू रहेको एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या, २०७४ एवम् अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र लेखामान (IPSAS 2017) मा आधारित भई आन्तरिकीकरण गरिएको नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्र लेखामान, २०७९ यो वित्तीय विवरण तयारीको मुख्य आधार एवम् मानदण्ड रहेको छ।

## ४. प्रतिवेदक निकाय

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३ र २८ बमोजिम प्रादेशिक लेखाको एकीकृत वित्तीय विवरण तयार गर्ने र महालेखा परीक्षक तथा महालेखा नियन्त्रक कार्यालयलाई प्रतिवेदन गर्ने जिम्मेवार निकाय प्रदेश लेखा नियन्त्रक कार्यालयमा रहेको छ।

## ५. बजेटरी निकाय

प्रदेश सरकारको बजेटमा पूर्ण रूपमा सहभागी हुने र प्रत्यक्ष नियन्त्रण भएका निकायलाई बजेट निकायको रूपमा लिइएको छ। बजेटरी व्यवस्थाका लागि केन्द्रीय निकायसँग कार्यकारी, संवैधानिक तथा कानुनी अधिकार रहेको हुन्छ। यस अन्तर्गतका बजेटमा पूर्ण निर्भर रहने मन्त्रालय, विभाग, आयोजना, परियोजना तथा कार्यालयहरू रहेका छन्। बजेट निकायमा मन्त्रालय र केन्द्रीय निकाय तथा कार्यालयहरूको नाम र सूची यसैसाथ संलग्न गरिएको छ।

## ६. गैरबजेट निकाय

सरकारको अख्तियारी अन्तर्गत सञ्चालन भएका, सरकारको बजेटमा पूर्ण रूपमा समावेश नभएका र स्वतन्त्र गठन आदेश वा छुट्टै ऐन अन्तर्गत स्थापना भएका निकायहरूलाई गैरबजेट निकायको रूपमा समावेश गरिएको छ। गैरबजेट निकायको आफ्नै आर्जित आम्दानी हुन्छ र यस्ता निकायहरूलाई आवश्यकता अनुसार सरकारले सहायता रकम समेत प्रदान गर्ने गर्दछ। यस्ता निकायहरू नाफा मुलक तथा कर लाग्ने कारोबारमा संलग्न हुँदैनन्।

## ७. लेखाङ्कन तथा एकीकरणका आधार

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ४९ मा विनियोजन, राजश्व, धरौटी र अन्य कोषको लेखा नगदमा आधारित दोहोरो लेखा प्रणाली अनुसार लेखा राख्नुपर्ने, महालेखा नियन्त्रक कार्यालयले लेखा प्रणालीमा फरक प्रणाली तोकेकोमा सोही बमोजिम हुने उल्लेख भएकोले नेपाल सरकारले अवलम्बन गरेको नगदमा आधारित दोहोरो लेखा प्रणाली अनुरूप लेखा राखिएको र सोही आधारमा प्रस्तुत आर्थिक विवरण तयार गरिएको छ। वित्तीय विवरणहरू नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरी तयार गरिएको छ। जसमा नगद प्राप्ति र भुक्तानीको बखतमा मात्र कारोबारको पहिचान गरिएको छ। लेखा टिप्पणीमा सम्पत्ति तथा दायित्व ऐतिहासिक मूल्यमा देखाइएको छ। यहाँ नगद प्राप्ति तथा भुक्तानीको विवरण, बजेट र वास्तविक रकमको तुलना र लेखा टिप्पणी अन्तर्राष्ट्रिय स्तरको नगद आधार अनुसारको वित्तीय प्रतिवेदन नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्र लेखामान नगद आधार लेखाङ्कनको वित्तीय प्रतिवेदन २०७९ का आधारमा तयार गरिएका छन्। लेखामानले व्यवस्था गरे बमोजिम अन्तर निकाय कारोबारहरू हटाई (Elimination) विवरण तयार गरिएको छ।

## ८. प्रतिवेदन तथा बजेट अवधि

यो वार्षिक वित्तीय विवरणले २०८० श्रावण १ गतेदेखि २०८१ आषाढ मसान्तसम्मको कारोबारलाई समावेश गरेको छ।

## ९. सारभूतता

यो वार्षिक वित्तीय विवरणमा सारभूत विवरणहरू समेटिएको छ।

## १०. प्रतिवेदनको मुद्रा

वित्तीय विवरण नेपाली रुपैयाँमा तयार गरिएको छ।

## ११. नेपाल सार्वजनिक क्षेत्र लेखामानको अनुपालना

अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र लेखामान IPSAS 2017 लाई आन्तरिकीकरण गरिएको नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS), २०७९ नेपाल सरकारले मिति २०७९।०८।२० मा लागू गर्ने निर्णय गरेपछि यस मानकको आधारमा यो वित्तीय प्रतिवेदन तयार गरिएको छ। यस प्रतिवेदनमा नेपाल सार्वजनिक क्षेत्र लेखामानको भाग १ अर्थात् अनिवार्य खण्डलाई पूर्णतया कार्यान्वयन गरिएको छ भने भाग २ अर्थात् ऐच्छिक विषयहरूमध्ये सम्पत्ति समावेश गरिएको छ।

## १२. प्रमुख लेखा नीतिहरू

### १२.१ राजस्वको पहिचान तथा लेखा

नगद तथा बैङ्क मार्फत नगद प्राप्ति गरेपछि मात्र राजस्व आम्दानी बाँधिएको छ। राजस्वलाई कुल रकम (Gross Basis) मा राखिएको छ। राजस्व सङ्कलनको लागि प्रदेश लेखा नियन्त्रक कार्यालयको सिफारिसमा नेपाल राष्ट्र बैङ्क वा सरकारी कारोबार गर्न अनुमति प्राप्त बैङ्कमा Non-operative Account खोलिएको छ र राजस्व रकम यही खातामा जम्मा गरिन्छ। राजस्व रकमको लेखांकन गर्दा एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या बमोजिमको शीर्षकमा आम्दानी जनाई लेखांकन गरिएको छ। प्रचलित कानून बमोजिम करदाताबाट सङ्कलन गरिएको कर रकमलाई कर राजस्वको रूपमा आयमा लेखाङ्कन गरिएको छ भने प्रचलित कानून बमोजिम प्राप्त गर्ने सेवा शुल्क, विक्री, रोयल्टी, व्याज, लाभांश जस्ता आयहरूलाई अन्य राजस्वको रूपमा लेखांकन गरिएको छ। विनियोजन खर्चको लेखा परीक्षणबाट असुल गर्नु पर्ने ठहर भई पछिल्ला वर्षमा असुली भएका वा निकास वा अनुदान दिएको रकमबाट प्राप्त कार्यसम्पादन गर्न नसकी पछिल्ला वर्षहरूमा राफसाफ फिर्ता गरेका प्राप्तिहरू यथार्थमा राजस्व नभएकाले विविध प्राप्ति अन्तर्गत लेखांकन गरिएको छ। कर छुटहरूको लेखाङ्कन नभएकोले प्रतिवेदन गरिएको छैन। वैदेशिक सहायता अन्तर्गत प्राप्त अनुदान रकमलाई अनुदान प्राप्तिमा आम्दानी जनाई राजस्व लेखाङ्कन तथा प्रतिवेदन गरिएको छ। अर्को निकाय वा सरकारको तहमा हस्तान्तरण हुने “Pass Through” रकमलाई प्राप्त हुँदा प्राप्तिमा र हस्तान्तरण हुँदा भुक्तानीका रूपमा देखाइएको छ। दोहोरो कारोबारलाई हटाएर (Elimination) प्रतिवेदन गरिएको छ।

### १२.१.१ राजस्व सङ्कलन

सङ्कलित राजस्वमा प्रदेश सरकारको अधिकार क्षेत्र रहेको राजस्व रकम र बाँडफाँट हुने राजस्व रकम गरी दुई प्रकारको राजस्व रकम रहेको छ। लेखा टिप्पणी र अनुसूचीमा प्रदेश सरकारले सङ्कलन गरेको राजस्वको विवरणमा बाँडफाँट हुने राजस्व रकमलाई दायित्व अन्तर्गत बाँडफाँट हुने राजस्व शीर्षकमा देखाइएको छ।

### १२.१.२ राजस्व नगद मौज्जात

गत विगत आर्थिक वर्षमा सङ्कलन भएको राजस्व रकम सोही आर्थिक वर्ष भित्र राजस्व खातामा जम्मा हुन नसकी बाँकी रकमलाई यस आर्थिक वर्षमा दाखिला गरिएको छ। बाँकी रकम दाखिला गर्दा जुन राजस्व शीर्षकमा नगद बाँकी रहेको हो सोही शीर्षकमा रकम दाखिला गरी प्रतिवेदन गरिएको छ। चालु आर्थिक वर्षमा सङ्कलन भएको तर राजस्व खातामा जम्मा हुन बाँकी रकमलाई राजस्व शीर्षकमा आम्दानी जनाई सकिएको छ र सो रकमलाई स्रेस्तामा नगद बाँकीको रूपमा देखाइएको छ।

### १२.१.३ विभाज्य कोष

अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेश सरकारले संकलन गरेको राजस्व प्रदेश विभाज्य कोषमा जम्मा गरिन्छ। प्रदेश विभाज्य कोषमा जम्मा भएको रकम बाँडफाँट गरी प्रदेशको अंश राजस्व अनुदान तथा विविध प्राप्ति खातामा र स्थानीय तहलाई पुनः बाँडफाँट गर्नुपर्ने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिन्छ। प्रदेश सरकारका निकायबाट संकलन हुने प्राकृतिक स्रोत बापतको रोयल्टी रकम प्रदेश संचित कोषमा दाखिला गरी अर्को आर्थिक वर्षको आश्विन मसान्त पश्चात संघीय सरकारलाई बाँडफाँट प्रयोजनका लागि पठाउने

गरिन्छ । प्रदेश विभाज्य कोषको विवरण, स्थानीय विभाज्य कोषमा जम्मा भएको रकमको विवरण तयार गरिएको छ । प्रदेश वन ऐन, २०८० बमोजिम संकलन भएको वन रोयल्टीको रकम विविध कारणले बाडफाँट हुन नसकी प्रदेश विभाज्य कोषमा रहेको छ ।

### १२.१.४ प्रदेश सरकारले उपयोग गर्ने राजस्व

प्रदेश सरकारले उपयोग गर्ने राजस्व रकम अन्तर्गत प्रदेश सरकारको आफ्नै राजस्व रकम (बाँडफाँट हुने राजस्व बाँहक) तथा बाँडफाँट हुने राजस्वबाट प्राप्त भएको हिस्सा र संघ तथा स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व (मूल्य अभिवृद्धि कर, अन्तशुल्क, प्राकृतिक स्रोतको रोयल्टी, घरजग्गा रजिष्ट्रेशन दस्तुर, विज्ञापन कर, मनोरञ्जन कर, दहत्तर बहत्तर शुल्क) रकमहरू रहेको छ ।

### १२.२ खर्चको पहिचान, लेखाङ्कन र प्रतिवेदन

- भुक्तानी आदेश वा बैङ्क चेक जारी गरिएको रकम निजले भुक्तानी लिन नसकेको वा पेस्की वा सानो नगदी कोषबाट अर्को आर्थिक वर्षमा फिर्ता भएको रकम फिर्ता प्राप्त भएको आर्थिक वर्षको विविध प्राप्तिमा देखाइएको छ । आषाढ मसान्त सम्म जारी भएका तर म्यादभित्र नसाटिएका चेकका रकमलाई खर्चबाट घटाएर समायोजन गरिएको छ ।
- प्रचलित कानून बमोजिम कुनै भुक्तानी गर्दा धरौटी कट्टी गर्नुपर्ने व्यवस्था भएकोमा सो पूरै रकमलाई भुक्तानीमा लेखाङ्कन गरी धरौटी रकमलाई धरौटी सेस्तामा प्राप्तितर्फ लेखाङ्कन गरिएको छ । प्रचलित कानून अनुसार धरौटीबाट राजस्वमा हुने सदर स्याहा, जफत वा असुलीलाई धरौटी सेस्तामा खर्च जनाई सरकारी आयमा प्राप्ति देखाइएको छ ।
- सरकारी तिर्न बुझाउन पर्ने रकम बक्यौता रहेको व्यक्तिले सरकारी निकायबाटै पाउने भुक्तानीको कानुनी रूपमा असुली भएमा त्यस्तो भुक्तानी पनि प्राप्ति र भुक्तानी दुवैतर्फ देखाइएको छ ।
- पेस्की तथा अन्य रूपमा निकास भई फिर्ता/फछ्यौट गर्न बाँकी रकम समेतलाई खर्चको रूपमा प्रस्तुत गरिएको छ । पेस्की वा सानो नगदी कोषको रूपमा भुक्तानी भएको र वर्षान्तमा फछ्यौट हुन नसकेको रकम जुन प्रयोजनका लागि त्यस्तो पेस्की वा कोष उपलब्ध गराइएको हो सोही शीर्षकमा खर्च लेखाङ्कन र प्रतिवेदन गरिएको छ ।
- एकल खाता कोष प्रणालीबाट खर्च गर्ने गरी भुक्तानी आदेश पठाउनासाथ खर्च लेखाङ्कन गरिएको छ । खर्च लेखाङ्कन भइसकेपछि प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालय वाट पठाएको Electronic Fund Transfer (EFT) सफल नभएमा वा जारी गरिएको चेक नसाटिएमा सो करोबारलाई खर्च घटाईको छ ।

### १३. नगद वा नगदजन्यको पहिचान

- राष्ट्र बैङ्क, सरकारी कारोबार गर्ने अन्य बैङ्क तथा कार्यालयमा रहेको नगद मौज्दात र तत्काल नगदमा रूपान्तरण गर्न सकिने नगदजन्य वस्तुलाई समेटिएको छ । नगद भन्नाले साथमा रहेको नगद र माग गर्नसाथ प्राप्त हुने निक्षेप रकम पर्दछ । नगदजन्य भन्नाले मूल्य परिवर्तनको जोखिम नगण्य भएको र तोकिएको मूल्यमा तत्काल नगदमा रूपान्तरण गर्न मिल्ने अल्प अवधिको उच्च तरल लगानीलाई जनाउनेछ । यस अवधारणा अनुसार नगदलाई पहिचान गरिएको छ ।
- राजस्व, असुली लगायतका नगद वा नगदजन्य रकमलाई प्राप्त भएपछि प्राप्तिमा समावेश गरिएको छ । नगद र नगदजन्य रकममा नगद, बैङ्कमा रहेको निक्षेप, विनियोजन ऐन बमोजिम प्राप्त अख्तियारी मध्ये भुक्तानी आदेश दिइएको रकम समावेश गरिएको छ ।
- सरकारी कारोबार गर्न स्वीकृति प्राप्त बैङ्क वा सम्झौता अनुसार रकम भुक्तानी गर्ने कुनै व्यक्तिलाई भुक्तानी गर्ने अधिकार प्राप्त अधिकारीबाट भुक्तानी आदेश वा बैङ्क चेक वा आदेश पत्र जारी भए पछि निजलाई नगदमा भुक्तानी भए सरह भुक्तानीमा लेखाङ्कन र प्रतिवेदन गरिएको छ । विनियोजन ऐन बमोजिम खर्च भई सकेको तर असार मसान्तमा साट्न बाँकी चेक वा सो सरहका बैकिङ्ग उपकरणको खुद रकम चेक साट्ने अवधि १५ दिन भएकोले अघिल्लै आर्थिक वर्षको विनियोजित रकमबाट खर्च हुने गरी फ्रिज खाताबाट चालु आर्थिक वर्षको मितिमा साटिएको छ ।

## १४. पेस्की बाँकी

पेस्की दिँदाका बखत नै यसलाई खर्च जनाइएको छ। चालू र पुँजीगत खर्च अन्तर्गत कर्मचारी, व्यक्ति, निर्माण व्यवसायी, आपूर्तिकर्ता, स्वायत्त निकाय, वित्तीय तथा गैर वित्तीय लगायतका संस्थालाई प्रदान गरिएको पेस्की मध्ये आर्थिक वर्षको अन्त्यसम्म फछ्यौट वा फिर्ता प्राप्त हुन बाँकी रहेको रकमलाई पेस्की बाँकी रकममा समावेश गरिएको छ।

## १५. धरौटी, अन्य कोष वा खातामा रहेको नगद मौज्दात

प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाइ कार्यालयहरूको नाममा रहेको विविध कोष खाताहरू(ख-२.६), केही भुक्तानी कार्यालयहरूको नाममा रहेको कार्य सञ्चालन कोष- खाताहरू (ख-२.७) को अन्तिम मौज्दात रकमको विवरण समावेश गरिएको छ।

## १६. खर्चको प्रतिबद्धता

निर्णय वा सम्झौता बमोजिम भविष्यमा भुक्तानी दिनुपर्ने गरी प्रतिबद्धता जनाई सकिएको रकम प्रतिबद्धताको रूपमा अभिलेख राख्न चालु आर्थिक वर्ष २०८०/८१ बाट सुरु गरिएकोले आगामी आर्थिक वर्षको वित्तीय विवरणमा पेश गरिनेछ।

## १७. सोझै भुक्तानी

यस प्रतिवेदनमा सोझै भुक्तानी भएको रकम नभएकोले समावेश गरिएको छैन ।

## १८. दायित्व

अहिले भएको कामले वा पहिल्यै गरेको कामले गर्दा भविष्यमा तिर्नुपर्ने कुनै रकमलाई दायित्वको रूपमा देखाइएको छ। सबै दायित्वहरू ऐतिहासिक मूल्यमा लेखाङ्कन गरिएका छन्। आर्थिक वर्षको अन्तमा कारोबारबाट सिर्जना भएका दायित्वलाई पहिचान गरी अभिलेख र प्रतिवेदन गरिएको छ।

## १९. गैर वित्तीय सम्पत्ति

गैर वित्तीय सम्पत्तिलाई ऐतिहासिक मूल्यमा देखाइएको छ। हास कट्टी गरिएको छैन। सम्पत्ति खरिद गर्दाको लागत मूल्यलाई खर्चमा लेखांकन गरिएको छ र यस्ता सम्पत्तिको विवरण अलगगै तयार गरी थप खुलासाको रूपमा प्रस्तुत गरिएको छ। सम्पत्तिको वर्गीकरण एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण तथा व्याख्या, २०७४ को आधारमा गरिएको छ।

## २०. तेस्रो पक्षको भुक्तानी

नभएको ।

## २१. अन्तर सरकारी (निकाय) कारोबार

कुनै एक नियन्त्रित निकाय अन्तर्गतका कार्यालय वा संस्थाहरू बिच भएका आपसी कारोबारहरूलाई एकीकृत वित्तीय विवरणमा समावेश गर्दा दोहोरिने भएकाले यस्ता कारोबारलाई सम्बन्धित प्राप्ति वा भुक्तानीबाट मिलान गरी वित्तीय विवरण प्रस्तुत गरिएको छ।

## २२. अफ बजेट प्राप्ति र भुक्तानी

नभएको ।

### २३. भुक्तानी दिन बाँकी दायित्व

नगदमा आधारित लेखा प्रणालीका आधारमा लेखाङ्कन गरिएको हुँदा प्रतिवेदन अवधिभित्र दायित्व सिर्जना भएको तर विनियोजित बजेटले नखामेको स्वीकृत दरबन्दीको तलब, महँगी भत्ता र स्थानीय भत्ता, सरुवा भ्रमण खर्च, घर भाडा, पोसाक, खाद्यान्न, औषधी उपचार, बिरामी र बन्दीको सिधा, सेवा निवृत्त सुविधाका साथै स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको कुनै व्यक्ति फर्म संस्था वा कम्पनीसँग भएको सम्झौता बमोजिमको रकमलाई भुक्तानी हुन बाँकी दायित्वको विवरणमा समावेश गरिएको छ।

### २४. उठ्न बाँकी रकम

यस सम्बन्धी कुनै कारोबार भएको छैन।

### २५. सङ्क्रमणकालीन व्यवस्था

नेपाल सार्वजनिक क्षेत्र लेखामानले तोकेको सङ्क्रमणकालीन प्रावधान लागू हुने हदसम्म सो विवरण लेखा टिप्पणीमा खुलासा गरिएको छ।

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय  
प्रदेश लेखा नियन्त्रक कार्यालय, कास्की

लेखाटिप्पणीहरू

सि.नं.	टिप्पणी नं. र टिप्पणीको विषय	टिप्पणी नं. र टिप्पणीको विषय
१	टिप्पणी १ राजस्व, अनुदान र अन्य प्राप्ति	टिप्पणी ७ सोधभर्नाहुने ऋण र अनुदान (बजेट निकाय)
२	टिप्पणी १.१ राजस्व तथा अन्य प्राप्ति संकलनको विवरण	टिप्पणी ७.१ सोधभर्ना हुने ऋण
३	टिप्पणी १.२ प्रदेश सरकारले उपयोग गर्ने राजस्व र अन्य प्राप्तिको विवरण (बजेट निकाय)	टिप्पणी ७.२ सोधभर्ना हुने अनुदान
४	टिप्पणी १.३ अनुदान र सहायता	टिप्पणी ८: बजेटमा समावेश नभएको तस्रोपक्ष सहायता
५	टिप्पणी १.४ विभाज्य कोष	टिप्पणी ९: प्राप्त हुन बाँकी वैदेशिक सहायता
६	टिप्पणी २ लगानी तथा वित्तीय प्राप्ति	टिप्पणी १० ऋण दायित्व
७	टिप्पणी २.१ सेयर बिक्री तथा विनिमेष	टिप्पणी ११ जिन्सी तथा सम्पत्ति
८	टिप्पणी २.२ आन्तरिक तथा वैदेशिक ऋण लगानी फिर्ता प्राप्ति	टिप्पणी १२ पेक्की बाँकीको विवरण
९	टिप्पणी २.३ आन्तरिक ऋण प्राप्ति	टिप्पणी १३ भुक्तानी दायित्व
१०	टिप्पणी २.४ वैदेशिक ऋण प्राप्ति	टिप्पणी १४ खर्चको प्रतिवद्धता
११	टिप्पणी ३ चालु तथा पूँजीगत खर्च	टिप्पणी १५ लिन/उठ्न बाँकी रकम
१२	टिप्पणी ३.१ चालु खर्च	टिप्पणी १६ सेवा तथा कार्यक्रम खर्च
१३	टिप्पणी ३.२ पूँजीगत खर्च	टिप्पणी १७ आन्तरिक लेखापरीक्षणबाट कायम भएको वेरजु
१४	टिप्पणी ३.३ संचित कोषमाथी व्ययभार हुने खर्च (बजेट निकाय)	टिप्पणी १८ दोहोरो गणना रकम समायोजन (Elimination)
		टिप्पणी १८.१ प्राप्ति तर्फ दोहोरो गणना रकम समायोजन

१५	टिप्पणी ३.४ संचित कोषबाट वित्तियोजन हुने खर्च (बजेट निकाय)	४०	टिप्पणी १८.२ खर्च तर्फ दोहोरो गणना रकम समायोजन
१६	टिप्पणी ३.५ भुक्तानी विधि अनुसारको खर्च (बजेट निकाय)	४१	टिप्पणी १९ विनिमयदर नाफा नोक्सान
१७	टिप्पणी ३.६ वित्तीय हस्तान्तरण (बजेट निकाय)	४२	टिप्पणी २० सम्भाव्य दायित्व (Contingent Liability)
१८	टिप्पणी ४ वित्तीय ब्यवस्था	४३	टिप्पणी २१ प्रतिवेदन पश्चात भएको संशोधन र त्रुटिको सुधार (Correction of Errors)
१९	टिप्पणी ४.१ ऋण तथा शेयर लगानी	४४	टिप्पणी २२ जमानत
२०	टिप्पणी ४.२ ऋण साँवा भुक्तानी	४५	टिप्पणी २३ राजस्व खर्च/छुट (Tax Expenditure)
२१	टिप्पणी ५ कोषहरुको प्राप्ति, भुक्तानी र बाँकीको विवरण	४६	टिप्पणी २४ सामाजिक सुरक्षा
२२	टिप्पणी ६ नगद र बैंक मौज्जात	४७	टिप्पणी २५ आर्थिक वर्ष पछिडिका प्रमुख घटनाहरु
२३	टिप्पणी ६.१ सरकारी कोषहरुको प्रवाह		
२४	टिप्पणी ६.२ नगद र बैंक मौज्जात		

## टिप्पणी १ राजस्व, अनुदान र अन्य प्राप्ति

### टिप्पणी १.१ राजस्व तथा अन्य प्राप्तिको लक्ष्य तथा प्राप्तिको संकलनको विवरण

प्रदेश सरकारले संकलन गरेको राजस्वको विवरण निम्नानुसार रहेको छ। संकलित राजस्वमा प्रदेश सरकारको एकल अधिकारक्षेत्र रहेको राजस्व रकम र बाँडफाँड हुने राजस्व रकम गरी दुई प्रकारको राजस्व रकम रहेको छ। यस विवरणमा बाँडफाँड हुने राजस्व रकमलाई जुन शिर्षकमा रकम संकलन भएको छ सोही शिर्षकमा देखाइएको छ। राजस्व संकलनको लागि महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा नेपाल राष्ट्र बैंक वा सरकारी कारोबार गर्न अनुमति प्राप्त बैंकमा खोलिएको non-operative account मा जम्मा गरिन्छ। राजस्व रकमको लेखांकन गर्दा एकिकृत आर्थिक सङ्केत तथा वर्गिकरण र व्याख्या बमोजिमको शिर्षकमा आम्दानी जनाई लेखांकन गरिएको छ। प्रचलित कानून बमोजिम करदाताबाट संकलन गरिएको कर रकमलाई कर राजस्वको रूपमा आयमा लेखाङ्कन गरिएको छ भने प्रचलित कानून बमोजिम प्राप्त गर्ने सेवा शुल्क, विक्री, रोयल्टी, व्याज, लाभांश जस्ता आयहरु लाई अन्य राजस्वको रूपमा लेखांकन गरिएको छ। लेखापरीक्षणको क्रममा असुल गर्नु पर्ने ठहर भई पछिल्ला वर्षमा असुली भएमा वा निकास वा अनुदान दिएको रकमबाट प्राप्त कार्यसम्पादन गर्न नसकी पछिल्ला वर्षहरुमा राफसाफ फिर्ता गरेमा ती प्राप्तिहरुलाई विविध प्राप्ति अन्तर्गत बेरजु र अन्य प्राप्ति आधार शीर्षक अन्तर्गतका उपशीर्षकमा जम्मा गरी लेखांकन गरिएको छ साथै राजस्व तर्फको बेरजु सम्बन्धित राजस्व शिर्षकमा लेखाङ्कन गरिएको छ। यसमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा गत आर्थिक वर्षमा संकलन भई यस आर्थिक वर्षमा प्रदेश सञ्चित कोषमा जम्मा भएको राजस्व रकम र यस आर्थिक वर्षमा प्रणालीमा जम्मा भइ आगामि आर्थिक वर्षमा प्रदेश सञ्चित कोषमा जम्मा हुने राजस्व रकमलाई समायोजन गी देखाइएको छ। प्रदेश सरकारले संकलन गरेको बाँडफाँट हुनुपर्ने राजस्व बाँडफाँट हुनु अगाडिकै राजस्व शिर्षक मुल राजस्व शिर्षक नम्बर ३३००० मा देखाइएको छ भने बाँडफाँट पश्चात प्राप्त भएको राजस्व मुल राजस्व शिर्षक नम्बर ११००० सम्बन्धित राजस्व शिर्षकमा घटाएर देखाइएको छ। प्रदेश सरकारले संकलन गरेको वन रोयल्टी यस हिसाबमा समावेश छैन। यसको विस्तृत शिर्षकगत विवरण प्रतिवेदनमा प्रस्तुत गरी यसै साथ संलग्न गरिएको छ।

राजस्व शिर्षक नं.	राजस्व शिर्षक	चासु आ.ब.				गत आ.ब.			
		बजेट निकाय		गैरबजेट निकाय यथार्थ प्राप्ति	बजेट निकाय		गैरबजेट निकाय यथार्थ प्राप्ति		
		शुरु अनुमान	अन्तिम कायम अनुमान		यथार्थ प्राप्ति	शुरु अनुमान		अन्तिम कायम अनुमान	यथार्थ प्राप्ति
११०००	कर	१०,१६१,६००,०००.००	१०,२७२,६००,०००.००	९,५७२,६५६,५६६.६६	११,३४३,७००,०००.००	१०,०४०,२१०,०००.००	८,०४६,५६३,१९६.६३		
१४०००	अन्य राजस्व	३,५१६,२००,०००.००	२,३९६,२००,०००.००	१,६२९,५५९,९६३.६४	२,३४४,१००,०००.००	३,३६३,६९६,०००.००	१,५३७,०४९,५४३.९७		
१५०००	बेरजु रकम र अन्य प्राप्ति जम्मा	३,९४५,२००,०००.००	३,०६४,१०३,०००.००	२,४९,९६३,१६९.६९	३,६७६,०००,०००.००	२,९३७,३००,०००.००	१,६५,४०१,१९२.२०		
३३०००	बाँडफाँड हुने राजस्व			२,००९,७६५,२७७.९५			१,६७६,६००,९६९.७६		
	जम्मा	१७,६२३,२००,०००.००	१५,६७३,१०३,०००.००	१३,४६१,९६६,०१९.९६	१७,३६५,६००,०००.००	१६,३६१,४०६,०००.००	११,६२९,६१४,९१४.७६		

### टिप्पणी १.२ प्रदेश सरकारले उपयोग गर्ने राजस्व र अन्य प्राप्ति लक्ष्य तथा प्राप्ति विवरण (बजेट निकाय)

प्रदेश सरकारको आफ्नै राजस्व रकम तथा प्रचलित कानून बमोजिम प्रदेश सरकारले संकलन गरी प्रदेश विभाज्य कोषमा दाखिला पश्चात प्रदेश सरकारले बाँडफाँड गरी प्रदेश सरकारले प्राप्त गरेको रकम, संघीय सरकारले संकलन गरी संघीय विभाज्य कोषमा दाखिला पश्चात संघीय सरकारले बाँडफाँट गरी प्रदेश सरकारले प्राप्त गरेको रकम र स्थानिय तहले संकलन गरि स्थानिय विभाज्य कोषमा दाखिला पश्चात स्थानिय तहले बाडफाँट गरी प्रदेश सरकारले प्राप्त गरेको रकम तथा प्रचलित कानून बमोजिम अन्य तवरबाट प्रदेश सरकारले उपयोग गर्न पाउने राजस्व यसमा उल्लेख गरिएको छ । यसको विस्तृत शिर्षगत विवरण प्रतिवेदनमा प्रस्तुत गरी यसै साथ संलग्न गरिएको छ ।

राजस्व शिर्षक नं.	राजस्व शिर्षक	चालु आ.ब.			गत आ.ब.		
		शुरु अनुमान	संशोधित अनुमान	यथार्थ प्राप्ति	शुरु अनुमान	संशोधित अनुमान	यथार्थ प्राप्ति
११०००	कर	१०,१६१,८००,०००.००	१०,२७२,८००,०००.००	९,०१८,८२५,३३६.११	११,३४३,७००,०००.००	१०,०४०,२१०,०००.००	९,०५५,४०६,५४९.३०
१४०००	अन्य राजस्व	३,५१६,२००,०००.००	२,३१६,२००,०००.००	१,६२९,५५९,९८३.६४	२,३४४,१००,०००.००	३,३८३,८९८,०००.००	१,२१८,८६३,२६१.८९
१५०००	वेरजु रकम र अन्य प्राप्ति जम्मा	३,९४५,२००,०००.००	३,०८४,१०३,०००.००	२४९,९८२,१८९.६९	३,६७८,०००,०००.००	२,९३७,३००,०००.००	१,६५,४०१,१९२.२०
	जम्मा	१७,६२३,२००,०००.००	१५,६७३,१०३,०००.००	१०,८९८,३६७,५०९.४४	१७,३६५,८००,०००.००	१६,३६१,४०८,०००.००	१०,४३९,६७१,००३.३९

### टिप्पणी १.३ अनुदान र सहायताको प्राप्तिको विवरण

#### क) बजेट निकाय

प्रचलित कानून बमोजिम प्रदेश सरकारले प्राप्त रकम गरेको अनुदान र सहायताको विवरण यसमा समावेश गरिएको छ। यस विवरणमा आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारबाट प्रदेश सरकारले प्राप्त गरेको अनुदान रकम खर्च नभई नियमानुसार फिर्ता गर्नुपर्ने रकम आर्थिक वर्ष २०८०/८१ मा फिर्ता गरिएकोमा सो रकमलाई प्राप्त अनुदान रकममा घटाई देखाइएको छ। यो वर्षको अनुदान प्राप्ति निम्नानुसार रहेको। अनुदान र सहायता प्राप्तिको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ।

राजस्व शिर्षक नं.	राजस्व शिर्षक	चालु आ.ब.				गत आ.ब.			
		बजेट निकाय अनुमान		बजेट निकाय यथार्थ प्राप्ति		बजेट निकाय अनुमान		बजेट निकाय यथार्थ प्राप्ति	
		शुरु अनुमान	संशोधित अनुमान	नगद	सोझै भुक्ता नी	शुरु अनुमान	संशोधित अनुमान	नगद	सोझै भुक्ता नी
१३१००	द्विपक्षीय वैदेशिक अनुदान								
१३२००	बहुपक्षीय वैदेशिक अनुदान								
१३३००	अन्तर सरकारी वित्तीय हस्तान्तरण	१४,१०४,०००,०००.००	१३,२६४,०००,०००.००	९,४६९,९४१,४६९.३१		१६,४४३,२००,०००.००	१४,७२९,४००,०००.००	११,७७१,७९६,४८८.४२	
१३४००	अन्य आन्तरिक अनुदान								
१३०००	अनुदान तथा सहायता जम्मा	१४,१०४,०००,०००.००	१३,२६४,०००,०००.००	९,४६९,९४१,४६९.३१	-	१६,४४३,२००,०००.००	१४,७२९,४००,०००.००	११,७७१,७९६,४८८.४२	-

### ख) गैरबजेट निकाय

प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदान रकम निम्नानुसार रहेको छ । प्रदेश सरकारले द्विपक्षीय वा बहुपक्षीय दातृ निकाय संस्थाबाट सोधभर्ना हुने गरि भएको खर्चको हकमा त्यस्तो रकम आयोजनाबाट केन्द्रिय हिसावमा हस्तान्तरण गरिएको हुन्छ । यो वर्षको अनुदान प्राप्ति निम्नानुसार रहेको । गत आबको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

### टिप्पणी १.४ विभाज्य कोष

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ५ बमोजिमको एकल कर प्रशासनको व्यवस्था अन्तर्गत संघीय सरकारले असुल गरेको रकम संघीय विभाज्य कोषमा जम्मा गरिन्छ । संघीय विभाज्य कोषमा रहेको रकम बाँडफाँड गरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ बमोजिम प्रदेशले पाउने रकम संघले स्थापना गरेको प्रदेश विभाज्य कोषमा र स्थानीय तहले पाउने रकम संघले स्थापना गरेको स्थानीय विभाज्य कोषमा जम्मा गरिन्छ । प्रदेश विभाज्य कोषमा रहेको रकम प्रदेशहरूलाई तथा स्थानीय विभाज्य कोषमा रहेको रकम स्थानीय तहहरूलाई मासिक रूपमा सम्बन्धित प्रदेश र स्थानीय तहमा जम्मा गरिदिनु पर्ने व्यवस्था अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ को उपदफा (५) मा रहेको छ । वर्षको अन्तिम महिनामा भने वर्षभरीको हिसावहरूको हिसाव मिलान गरिने व्यवस्था सोही दफाको उपदफा (६) मा रहेको छ । उक्त व्यवस्था बमोजिम यो वर्षको बाँडफाँड हुने राजस्व प्राप्ति र प्रदेश विभाज्य कोष तथा स्थानीय विभाज्य कोषमा गरिएको बाँडफाँडको अवस्थाको विवरण निम्नानुसार रहेको छ । यसको विस्तृत विवरण प्रदेश विभाज्य कोषको वार्षिक विवरणमा उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ । दफा ७ बमोजिम प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टि नेपाल सरकार प्रदेश र स्थानीय तह बिच नेपाल सरकारले वित्त आयोगको सिफारिसमा वार्षिक रूपमा बाँडफाँड गरिन्छ । कानुन बमोजिम संघीय विभाज्य कोषमा जम्मा भई संघ प्रदेश र स्थानिय तहमा बाँडफाँट हुनुपर्ने वन क्षेत्रको रोयल्टी रकम रु ६२३४५४६२ । ९५ प्रदेश सञ्चित कोषमा राजस्व शिर्षक नम्बर ३३३६१ वन क्षेत्रको रोयल्टीमा जम्मा भएकोले उत रकम कानुन बमोजिम बाँडफाँट प्रयोजनार्थ संघीय विभाज्य कोषमा जम्मा हुने गरी पठाईएको छ ।

राजस्व शिर्षक	चासु आ.ब.				गत आ.ब.			
	कोषमा संकलन भएको रकम	बाँडफाँड भएको रकम		बाँडफाँड हुन बाँकी रकम	कोषमा संकलन भएको रकम	बाँडफाँड भएको रकम		बाँडफाँड हुन बाँकी रकम
		संघ	प्रदेश			स्थानिय	संघ	
३३३६१ सवारी साधन कर	१९४६७३९८४२.००		११६८०४३९०५.२०	७७८,६९५,९३६.८०	१,८०२,२११,६६०.००	१,०८१,३२६,९९६.००	७२०,८८४,६६४.००	-
३३३६१ वन क्षेत्रको रोयल्टी	६२३४५४६२.९५		६२,३४५,४६२.९५		७६,३७९,३२१.७८	७६,३७९,३२१.७८		
३३३६१ अन्य बाँडफाँड हुने राजस्व संकलन	६७९,९७३.००			६७९,९७३.००	१०,०००.००	१०,०००.००		
<b>जम्मा</b>	२,००६,७६५,२७७.९५		१,१६८,०४३,९०५.२०	७७८,६९५,९३६.८०	१,८७८,६६०,९८१.७८	१,०८१,३२६,९९६.००	७२०,८८४,६६४.००	-

टिप्पणी २ लगानी तथा वित्तीय प्राप्ति

टिप्पणी २.१ सेयर बिक्री तथा विनिवेश

प्रदेश सरकारको स्वामित्वमा रहेका सेयर बिक्री तथा विनिवेशबाट प्राप्त लागायतका प्राप्तिहरूको विवरण निम्नानुसार रहेको । विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

राजस्व शिर्षक नं.	शिर्षक	चालु आ.ब.				गत आ.ब.			
		बजेट निकाय		गौरबजेट निकाय यथार्थ प्राप्ति	बजेट निकाय			गौरबजेट निकाय यथार्थ प्राप्ति	
		शुरु अनुमान	संशोधित अनुमान		यथार्थ प्राप्ति	शुरु अनुमान	संशोधित अनुमान		यथार्थ प्राप्ति
३२१५६-५९	आन्तरिक शेयर लगानी फिर्ता तथा बिक्री	-	-	-	-	-	-	-	-
३२१५६	संस्थानमा शेयर लगानी फिर्ता								
३२१५७	संस्थानमा शेयर लगानी बिक्री								
३२१५८	अन्य संस्थामा शेयर लगानी फिर्ता								
३२१५९	अन्य संस्थामा शेयर लगानी बिक्री								
३२२५८	वैदेशिक शेयर लगानी बिक्री								
	जम्मा शेयर लगानी फिर्ता तथा बिक्री	-	-	-	-	-	-	-	-

**टिप्पणी २.२ आन्तरिक तथा वैदेशिक ऋण लगानी फिर्ता प्राप्ति**

प्रदेश सरकारले अन्तर सरकारी तहमा भएको लगानी तथा विभिन्न संस्थान तथा अन्य निकायमा भएको ऋणको साँवा फिर्ता भएको रकम यहाँ उल्लेख गरिएको छ । गैर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.			गत आ.ब.		
		बजेट निकाय			बजेट निकाय		
		शुरु अनुमान	संशोधित अनुमान	यथार्थ प्राप्ति	शुरु अनुमान	संशोधित अनुमान	यथार्थ प्राप्ति
३२१४७-४९	अन्तरिक ऋण लगानी फिर्ता प्राप्तिको जम्मा	-	-	-	-	-	गैरबजेट निकाय यथार्थ प्राप्ति
३२१४७	अन्तर सरकारी ऋण लगानी फिर्ता प्राप्ति						
३२१४८	संस्थानबाट ऋण लगानी फिर्ता प्राप्ति						
३२१४९	अन्य संस्थाबाट ऋण लगानी फिर्ता प्राप्ति						
३२२४२	वैदेशिक ऋण लगानी फिर्ता प्राप्ति						
	ऋण लगानी फिर्ता प्राप्तिको जम्मा	-	-	-	-	-	-

**टिप्पणी २.३ आन्तरिक ऋण प्राप्ति**

प्रदेश सरकारको आन्तरिक ऋणप्राप्ति तथा भुक्तानी हुन बाँकी ऋण दायित्व रहेको छैन । गैर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	शिर्षक	चालु आ.ब.						गत आ.ब.								
		बजेट निकाय			गौरबजेट निकाय			बजेट निकाय			गौरबजेट निकाय					
		शुरु अनुमान	संशोधित अनुमान	प्राप्ति												
३३१४१	ऋणपत्र मार्फत प्राप्त ऋण	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
	राष्ट्रिय बचतपत्र															
	नागरिक बचतपत्र															
	विकास ऋणपत्र															
	बैदेशिक रोजगारबचत पत्र															
	विशेष ऋणपत्र															
	ट्रेजरी बिल															
३३१४२	अन्य आन्तरिक सरकारबाट प्राप्त ऋण															
३३१४३	अन्य संस्थाहरुबाट ऋण प्राप्ति															
३३१४४	अधिविकर्ष (Overdraft)															
	जम्मा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-

### टिप्पणी २.४ बैदेशिक ऋण प्राप्ति

प्रदेश सरकारको बैदेशिक ऋण प्राप्ति रहेको छैन । गौर बजेटरी निकायको गत आ.ब.को विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

विवरण	चालु आ.ब.						गत आ.ब.					
	बजेट निकाय यथार्थ			गैरबजेट निकाय			बजेट निकाय यथार्थ			गैरबजेट निकाय		
	नगद तथा शो भ	सोझै भुक्तानी	जम्मा	नगद तथा शो भ	सोझै भुक्तानी	जम्मा	नगद तथा शो भ	सोझै भुक्तानी	जम्मा	नगद तथा शो भ	सोझै भुक्तानी	जम्मा
शुरु अनुमान			-			-						-
संशोधित अनुमान			-			-						-
बैदेशिक ऋण प्राप्ति (यथार्थ)			-			-						-
बहुपक्षीय ऋण			-			-						-
द्विपक्षीय ऋण			-			-						-
जम्मा	-	-	-	-	-	-	-	-	-	-	-	-

### टिप्पणी ३ चालु तथा पूँजीगत खर्च

यस वित्तीय विवरणमा विनियोजन भएको रकमको खर्च ती खर्चका स्वरूप, शीर्षक, कार्यगत सम्बन्ध, व्यहोरिएका श्रोतको संरचना, मुलुकको विकास प्राथमिकता लगायत विभिन्न प्रकारले वर्गिकरण गरिएको छ । यस वार्षिक वित्तीय विवरणमा विनियोजनबाट भएको खर्च र गैरबजेटरी नियन्त्रित निकायले गरेका खर्च समावेश गरिएको छ । एकिकरण र वर्गिकरण गर्दा नेपाल सरकारको श्रोत भएका खर्चहरूमा सोही बमोजिम र गैरबजेटरी नियन्त्रित निकायका खर्चहरूमा नेपाल सरकारले गरेको वर्गिकरण लागु भएको अवस्थामा सो वर्गिकरण बमोजिम र त्यस्तो वर्गिकरण नभएकोमा सबैभन्दा सामान्य वर्गिकरणमा समावेश गरी खर्च प्रस्तुतिकरण गरिएको छ । विनियोजन भएको रकमको खर्च तीन प्रकारले वर्गिकरण हुन्छ: चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्था । चालु खर्चमा नियमित प्रकारका कार्यालयको कार्यसम्पादनका लागि भएका पदाधिकारी र कर्मचारी खर्च, सञ्चालन र सम्भार खर्च, व्याज, बैंक कमिसन, सेवा शुल्क, कार्यक्रम खर्च, अनुदान सहायता, सामाजिक सुरक्षा तथा सेवा निवृत्त सुविधा जस्ता नियमित प्रकारका खर्चहरू समावेश हुन्छन् । पूँजीगत खर्चमा एक आर्थिक वर्षभन्दा बढी अवधि आयु भएका सम्पत्ति खरिद, उत्पादन, जडान, विकासमा लागेको खर्च तथा संरचनात्मक सुधारका खर्चहरू समावेश हुन्छन् । कुनै सम्पत्ति खरिद गर्न भुक्तानी गरिएको पेशिक वा हस्तान्तरण भैनसकेका निर्माण वा निर्माणाधिन सम्पत्तिमा गरिएका भुक्तानीलाई पनि पूँजीगत खर्चमा समावेश गरिन्छ । वित्तीय व्यवस्थामा स्थिर सम्पतिबाहेकका शेयर, ऋण लगायतका लगानीजन्य खर्चहरू तथा साविकको

दायित्वको मूलधन भुक्तानी गर्दा भएका खर्चहरू समावेश हुन्छ । चालु तथा पुँजीगत खर्चको विवरण निम्नानुसार रहेको छ । जिल्लागत खर्च विवरण मन्त्रालयगत खर्चको विवरण, सेवा तथा कार्यक्रम खर्चको विवरण मन्त्रालयगत बजेट उपशिर्षकगत खर्च शिर्षकगत विवरण तथा भुक्तानी विधि अनुसारको खर्च, प्रतिवेदनमा प्रस्तुत गरी संलग्न गरिएको छ ।

### टिप्पणी ३.१ चालु खर्च

#### क) बजेट निकाय

नियमित प्रकारका कार्यालयको कार्यसम्पादनका लागि भएका पदाधिकारी र कर्मचारी खर्च, सञ्चालन र सम्भार खर्च, व्याज, बैंक कमिसन, सेवा शुल्क, कार्यक्रम खर्च, अनुदान सहायता जस्ता नियमित प्रकारका खर्चहरू चालु खर्चमा समावेश गरिएको छ ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.				गत आ.ब.			
		बजेट अनुमान		यथार्थ खर्च		बजेट अनुमान		यथार्थ खर्च	
		शुरु बजेट	अन्तिम कायम बजेट	नगद	सोझै भुक्तानी	शुरु बजेट	अन्तिम कायम बजेट	नगद	सोझै भुक्तानी
२१०००	पारिश्रमिक / सुबिधा खर्च	२,६८२,६७५,०००.००	२,६९०,६८९,९९२.००	१,५९६,०६२,५९९.८९		२,२८३,५४४,०००.००	२,६५४,४५७,०००.००	१,५६६,२२३,८९५.६४	
२२०००	मालसमान तथा सेवाको उपभोग खर्च	५,०६९,६९९,०००.००	५,०६३,०६५,५३०.००	३,४६२,८७८,५८३.२८		५,५९५,९९५,०००.००	५,०६९,६९९,०००.००	४,०७३,४५९,५४३.५४	
२४०००	व्याज, सेवा शुल्क तथा बैंक कमिशन	६,०००,०००.००	६,०००,०००.००			६,०००,०००.००	३००,०००.००		
२५०००	सहायता खर्च								
२६०००	अनुदान खर्च	२,९६३,५८६,०००.००	३,०७६,९०९,७९९.००	२,९९०,३३३,९९४.९६		२,७२७,०२०,०००.००	२,९६३,५८६,०००.००	२,३५८,७८६,६२९.५५	
२७०००	सामाजिक सुरक्षा खर्च	३७०,२२८,०००.००	४२७,६२३,०००.००	३६९,४३९,४९४.८०		२९९,०२६,०००.००	३६५,७७३,०००.००	३९८,६५९,८९४.०२	
२८०००	अन्य खर्च	९,६५२,६३८,०००.००	९,४४६,२०९,७५९.००	३७,९८५,६४९.००		२,४४६,०६९,०००.००	९,६६९,६३८,०००.००	४०,३९०,३०९.३३	
	<b>जम्मा</b>	१२,७३६,७३८,०००.००	१२,७०९,६९०,०००.००	७,५७६,६९९,४४९.९३	-	१३,२६८,८५४,०००.००	१२,७०७,३६५,०००.००	८,३५३,५२२,९९२.०८	-

## ख) गैरबजेट निकाय

नियमित प्रकारका कार्यालयको कार्यसम्पादनका लागि भएका पदाधिकारी र कर्मचारी खर्च, सञ्चालन र सम्भार खर्च, व्याज, बैंक कमिसन, सेवा शुल्क, कार्यक्रम खर्च, अनुदान सहायता, सामाजिक सुरक्षा तथा सेवा निवृत्त सुविधा जस्ता नियमित प्रकारका खर्चहरू चालु खर्चमा समावेश गरिएको छ । विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.		गत आ.ब.	
		नगद	सोझै भुक्तानी	नगद	सोझै भुक्तानी
२१०००	पारिश्रमिक / सुविधा खर्च				
२२०००	मालसमान तथा सेवाको उपभोग खर्च				
२४०००	व्याज, सेवा शुल्क तथा बैंक कमिशन				
२५०००	सहायता खर्च				
२६०००	अनुदान खर्च				
२७०००	सामाजिक सुरक्षा खर्च				
२८०००	अन्य खर्च				
	<b>जम्मा</b>		-	-	-

## टिप्पणी ३.२ पूँजीगत खर्च

### क) बजेट निकाय

यसमा एक आर्थिक वर्षभन्दा बढी अवधि उपयोगी आयु भएका सम्पति खरिद, उत्पादन, जडान, विकासमा लागेको खर्च तथा संरचनात्मक सुधारका खर्चहरू समावेश हुन्छन् । कुनै सम्पति खरिद गर्न भुक्तानी गरिएको पेशिक वा हस्तान्तरण भैनसकेका निर्माण वा निर्माणाधिन सम्पतिमा गरिएका भुक्तानीलाई पनि पूँजीगत खर्चमा समावेश गरिन्छ । विनियोजन ऐनबाट सम्पति खरिदका लागि भएको पूँजीगत खर्चको वर्गिकरण देहाय बमोजिम रहेको छः

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.				गत आ.ब.			
		वजेट अनुमान		यथार्थ खर्च		वजेट अनुमान		यथार्थ खर्च	
		शुरु वजेट	अन्तिम वजेट	नगद	सोझो भुक्तानी	शुरु वजेट	अन्तिम वजेट	नगद	सोझो भुक्तानी
३११००	स्थिर सम्पत्ति प्राप्ति खर्च	१९,०३४,८६३,०००.००	१९,२१६,६१२,०००.००	१४,६२९,४१६,०९१.७७	-	२०,४३०,१४६,०००.००	२२,४८९,६१४,७९८.००	१४,२६१,३६१,०३९.४७	-
३१११०	भवन तथा संरचना	८३७,१३८,०००.००	८१४,२४८,०००.००	३७९,४०४,४३९.६८		१,३०१,४७९,०००.००	१,२३७,८३४,८२०.००	७६४,८८९,८९६.४०	
३११२०	सवारी साधन तथा मेशीनरी औजार	३४७,४८२,०००.००	३७४,२३२,०००.००	२४८,८२६,०३४.४४		४३१,२४८,०००.००	४३४,९०१,३२८.००	३०४,४३९,८०२.४४	
३११३०	अन्य पूँजीगत खर्च	१०,४७४,०००.००	११,४४७,०००.००	४,६३४,४६४.४७		२७,४२९,०००.००	२२,७२९,०००.००	८,४३१,८०४.००	
३११४०	सुरक्षा उपकरण					३००,०००.००	३००,०००.००	१३,४१२,८४९,०३६.४२	
३११५०	सार्वजनिक निर्माण	१७,१०२,०४४,०००.००	१७,२०४,८०३,०००.००	१३,३९२,४६३,४१९.७०		१७,८३८,१७०,०००.००	१९,७७८,०८९,११०.००	७६९,६४०,४००.३०	
३११६०	निर्मित संरचनाको सुधार खर्च	१८,३६८,०००.००	१४,४,७४,०००.००	१०७,३४०,२४६.७४		७३,२४०,०००.००	७१,४२८,४७०.००		
३११७०	पूँजीगत सुधार खर्च	४४३,९३८,०००.००	६६३,११७,०००.००	४८६,४३४,४७४.४२		८४८,२७०,०००.००	१,०४३,१७१,०००.००		
३१२००	मौज्दात सामानहरु								
३१३००	बहुमुल्य सामानहरु								
३१४००	प्राकृतिक सम्पत्ति खर्च	-	-	-	-	-	-	-	-
३१४१०	जग्गा प्राप्ति								
३१४४०	अपृथ्य सम्पत्ति प्राप्ति खर्च (Intangible)								
३१५००	भैपरी आउने पूँजीगत	१,१४४,६००,०००.००	१,०००,८९८,०००.००	-	-	१,७८४,१६८,०००.००	३२७,२८२,०००.००	-	-
३१५१०	भैपरी आउने पूँजीगत	१,१४४,६००,०००.००	१,०००,८९८,०००.००	-	-	१,७८४,१६८,०००.००	३२७,२८२,०००.००	-	-
	जम्मा	२०,१९०,४६२,०००.००	२०,२१७,४१०,०००.००	१४,६२९,४१६,०९१.७७	-	२२,३१४,३१४,०००.००	२२,९१६,८९६,७९८.००	१४,२६१,३६१,०३९.४७	-

**ख) गैरबजेट निकाय**

यसमा एक आर्थिक वर्षभन्दा बढी अवधि उपयोगी आयु भएका सम्पत्ति खरिद, उत्पादन, जडान, विकासमा लागेको खर्च तथा संरचनात्मक सुधारका खर्चहरू समावेश हुन्छन् । कुनै सम्पत्ति खरिद गर्न भुक्तानी गरिएको पेशिक वा हस्तान्तरण भैसकेका निर्माण वा निर्माणाधिन सम्पत्तिमा गरिएका भुक्तानीलाई पनि पूँजीगत खर्चमा समावेश गरिन्छ । विनियोजन ऐनबाट सम्पत्ति खरिदका लागि भएको पूँजीगत खर्चको वर्गिकरण देहाय बमोजिम रहेको छ: विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.		गत आ.ब.	
		नगद	सोझै भुक्तानी	नगद	सोझै भुक्तानी
३११००	स्थिर सम्पत्ति प्राप्ति खर्च	-	-	-	-
३१११०	भवन तथा संरचना				
३११२०	सवारी साधन तथा मेशीनरी औजार				
३११३०	अन्य पूँजीगत खर्च				
३११४०	सुरक्षा उपकरण				
३११५०	सार्वजनिक निर्माण				
३११६०	निर्मित संरचनाको सुधार खर्च				
३११७०	पूँजीगत सुधार खर्च				
३१२००	मौज्दात सामानहरू				
३१३००	बहुमूल्य सामानहरू				
३१४००	प्राकृतिक सम्पत्ति खर्च	-	-	-	-
३१४१०	जरगा प्राप्ति				
३१४४०	अपृष्य सम्पत्ति प्राप्ति खर्च (Intangible)				
	<b>जम्मा</b>	-	-	-	-

**टिप्पणी ३.३ संचित कोषमाथी व्ययभार हुने खर्च (बजेट निकाय)**

नेपालको संविधानको धारा २०६ बमोजिम सञ्चित कोषमाथि व्ययभार भएको रकमको भुक्तानीका लागि प्रदेश सभाको स्विकृती आवश्यक पर्दैन । यस धारामा भएको संवैधानिक व्यवस्था बमोजिम यी विषयमा प्रदेश ऐनमा नै भुक्तानीको सीमा र तरिका तोकिएको हुने हुनाले यी शीर्षकमा भुक्तानी गर्न सभाको पुनः स्वीकृती आवश्यक पर्दैन । नेपालको संविधानको धारा २०७ को उपधारा (१) बमोजिम प्रदेश आय र सो आयमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र प्रदेश विनियोजन ऐन बमोजिमको व्यय हुने आवश्यक रकमहरूको वार्षिक अनुमान पेश गर्नुपर्ने व्यवस्था छ । संचित कोषमा व्ययभारहुने खर्च निम्नानुसार रहेको छ । यसको शिर्षगत खर्चको विस्तृत विवरण प्रतिवेदनमा प्रस्तुत गरी यसै साथ संलग्न गरिएको छ ।

विवरण	चालु आ.ब.		गत आ.ब.	
	नगर	सोझै भुक्तानी	नगर	सोझै भुक्तानी
चालु खर्च	१०,३१८,०५३.४०		८,२४६,४९१.४०	
पूँजीगत खर्च				
वित्तीय खर्च				
<b>जम्मा</b>	<b>१०,३१८,०५३.४०</b>	<b>-</b>	<b>८,२४६,४९१.४०</b>	<b>-</b>

**टिप्पणी ३.४ संचित कोषबाट विनियोजन हुने खर्च (बजेट निकाय)**

सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेकका अन्य खर्चहरू नेपालको संविधानको धारा २०८ मा व्यवस्था भए बमोजिम विनियोजन ऐन द्वारा खर्च गरिन्छ । संचित कोषबाट विनियोजन हुने खर्च निम्नानुसार रहेको छ । यसको शिर्षगत खर्चको विस्तृत विवरण प्रतिवेदनमा प्रस्तुत गरी यसै साथ संलग्न गरिएको छ ।

विवरण	चालु आ.ब.		गत आ.ब.	
	नगर	सोझै भुक्तानी	नगर	सोझै भुक्तानी
चालु खर्च	७,५६६,३८१,३८८.५३		८,३४४,२७४,७००.६८	
पूँजीगत खर्च	१४,६२९,४१६,०९१.७७		१५,२६१,३६१,०३९.५७	
वित्तीय खर्च				
<b>जम्मा</b>	<b>२२,१९५,७९७,४८०.३०</b>	<b>-</b>	<b>२३,६०६,६३६,७४०.२५</b>	<b>-</b>

**टिप्पणी ३.५ भुक्तानी विधि अनुसारको खर्च (बजेट निकाय)**

प्रदेश सरकारको भुक्तानी विधि अनुसारको चालु पूँजीगत तथा वित्तीय व्यवस्था तर्फको खर्चको व्यहोरा निम्न बमोजिम रहेको छ। भुक्तानी विधिको विवरण सहितको विस्तृत विवरण प्रतिवेदनमा संलग्न नभएकोले यसमा वैदेशिक श्रोत तर्फको विवरण समावेश गरिएको छैन।

विवरण	चालु आ.ब.			गत आ.ब.		
	चालु	पूँजीगत	वित्तीय	चालु	पूँजीगत	वित्तीय
<b>भुक्तानी विधि</b>						
प्रदेश सरकार-नगद	६,४७४,४१५,४६१.४७	५,८१४,५६७,५८८.७६		६,७९९,४२३,३६५.३६	६,२५५,७७४,१९०.०९	-
समानिकरण अनुदान	१,०५९,८००.००	५,९९५,१६५,८७२.१६			५,७२४,८०१,५८७.६८	
सशर्त अनुदान	१,०५१,४४५,८२२.२१	१,८०५,८१०,२३६.८६		१,१००,११६,४०१.२९	२,३५५,१९०,०५१.५६	
विशेष अनुदान	४९,७७८,८९८.२५	५,८४,५८६,०२९.९९		२४७,६९७,९४५.९०	३,८८,१५०,६००.९६	
समपूरक अनुदान	-	४२९,२८६,३६४.००		-	४७८,७५२,३९१.०७	
नगद अनुदान				५०,२२४,४६६.००		
शोधभर्ना हुने अनुदान				१५१,८९९,४५२.४४	४७,३६२,८२५.३८	
शोधभर्ना हुने ऋण				४,१६०,५६१.००	११,३२९,३९२.८३	
नगद ऋण						
<b>जम्मा</b>	<b>७,५७६,६९९,४४१.९३</b>	<b>१४,६२९,४१६,०९१.७७</b>	<b>-</b>	<b>८,३५३,५२२,१९१.९९</b>	<b>१५,२६१,३६१,०३९.५७</b>	<b>-</b>

**टिप्पणी ३.६ वित्तीय हस्तान्तरण (बजेट निकाय)**

संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको विवरण निम्नानुसार रहेको छ। वित्तीय हस्तान्तरणको प्रदेशगत र पालिकागत विवरण सहितको विस्तृत विवरण यसै साथ संलग्न गरिएको छ।

शिर्षक नं.	शिर्षक	चालु आ.ब.				गत आ.ब.			
		अनुमान		यथार्थ		अनुमान		यथार्थ	
		शुरु अनुमान	अन्तिम कायम बजेट	नगद हस्तान्तरण	सोझो भुक्तानी	शुरु अनुमान	अन्तिम कायम बजेट	नगद हस्तान्तरण	सोझो भुक्तानी
	खर्च शिर्षक								
	स्थानीय तह								
२६३३१	समानिकरण अनुदान	२,१०५,५००,०००.००	२,२११,५१५,७१९.००	१,५२४,४२७,४८१.४९	-	२,१११,०००,०००.००	१,८९१,५१८,५००.४५	-	
२६३३२	शसर्त अनुदान	१,१६०,०००,०००.००	१,१६०,०००,०००.००	८,७००,०००.००		१,१६०,०००,०००.००	१,०१३,५५५,८७५.००		
२६३३३	शसर्त अनुदान	२४४,५००,०००.००	३४२,५१५,७१९.००	१९३,८६७,०९०.३६		१८१,०००,०००.००	२९०,२३९,४३३.३५		
२६३३४	विपेश अनुदान	१९२,०००,०००.००	१९२,०००,०००.००	१३१,८१४,०७७.३०		२६३,०००,०००.००	१७२,४००,८६२.४१		
२६३३५	समपुरक अनुदान	५०९,०००,०००.००	५१७,०००,०००.००	३२८,७४६,३१३.८३		५०७,०००,०००.००	४१५,३२२,३२९.६९		
२६३३६	शसर्त अनुदान(पूँजीगत)								
२६३३७	विपेश अनुदान(पूँजीगत)								
२६३३८	समपुरक अनुदान(पूँजीगत)								
२६३३९	अन्य अनुदान								
	जम्मा	२,१०५,५००,०००.००	२,२११,५१५,७१९.००	१,५२४,४२७,४८१.४९	-	२,१११,०००,०००.००	१,८९१,५१८,५००.४५	-	

## टिप्पणी ४ वित्तीय ब्यवस्था

### टिप्पणी ४.१ ऋण तथा शेयर लगानी

प्रदेश सरकारले शेयर तथा ऋणमा गरेको लगानीलाई वित्तीय व्यवस्था खर्चमा लेखाङ्कन गरिन्छ । गण्डकी प्रदेश सरकारले ऋण लगानी गरेको छैन । शेयर लगानीको विवरण निम्नानुसार रहेको छ । गौर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.						गत आ.ब.						
		बजेट निकाय अनुमान		बजेट निकाय यथार्थ		गैरबजेट निकाय यथार्थ		बजेट निकाय अनुमान		बजेट निकाय यथार्थ		गैरबजेट निकाय यथार्थ		
		शुरु अनुमान	अन्तिम कायम बजेट	नगद	सोझै भुक्ता नी	नगद	सोझै भुक्ता नी	नगद	सोझै भुक्ता नी	शुरु अनुमान	अन्तिम कायम बजेट	नगद	सोझै भुक्ता नी	नगद
३२१४१	-४३ आन्तरिक ऋण लगानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
३२१४१	अन्तर सरकारी ऋण लगानी													
३२१४२	सार्वजनिक संस्थानमा ऋण लगानी													
३२१४३	अन्य संस्थामा ऋण लगानी													
३२२४१	बैदेशिक ऋण लगानी													
३२१५१	५.२ आन्तरिक सेयर लगानी	५००,०००,०००.००	५००,०००,०००.००							५००,०००,०००.००	५००,०००,०००.००			
३२१५१	संस्थानमा शेयर लगानी													
३२१५२	अन्य संस्थामा शेयर लगानी	५००,०००,०००.००	५००,०००,०००.००							५००,०००,०००.००	५००,०००,०००.००			
३२२५१	बैदेशिक शेयर लगानी													
	जम्मा	५००,०००,०००.००	५००,०००,०००.००							५००,०००,०००.००	५००,०००,०००.००			

### टिप्पणी ४.२ ऋण साँवा भुक्तानी

आन्तरिक तथा बाह्य ऋणको साँवा भुक्तानीको विवरण निम्नानुसार रहेको छ । गैर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	शिर्षक	चालु आ.ब.						गत आ.ब.						
		बजेट निकाय अनुमान		बजेट निकाय		गैरबजेट निकाय		बजेट निकाय अनुमान		बजेट निकाय		गैरबजेट निकाय		
		शुरु अनुमान	अन्तिम कायम बजेट	नगद	सोझै भुक्तानी	नगद	सोझै भुक्तानी	शुरु अनुमान	अन्तिम कायम बजेट	नगद	सोझै भुक्तानी	नगद	सोझै भुक्तानी	
३३१४५	-४८ आन्तरिक ऋणको साँवा भुक्तानी													
३३१४५	ऋणपत्रमार्फत प्राप्त ऋण साँवा भुक्तानी													
३३१४६	अन्य आन्तरिक सरकारबाट प्राप्त ऋण साँवा भुक्तानी													
३३१४७	अन्य संस्थाबाट प्राप्त ऋण साँवा भुक्तानी													
३३१४८	अधिविकर्ष (Overdraft) भुक्तानी													
३३२४२	बैदेशिक ऋण साँवा भुक्तानी													
	जम्मा साँवा भुक्तानी													

#### टिप्पणी ५ कोषहरुको प्राप्ति, भुक्तानी र बाँकीको विवरण

#### क) बजेट निकाय

प्रदेश ऐन बमोजिम विभिन्न प्रयोजनका लागि स्थापना र सञ्चानमा रहेका धरौटी तथा अन्य कोषहरुको प्राप्ति र भुक्तानीको अवस्था देहाय अनुसार छ। यस्ता कोषहरु संचालनको लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सरकारी कारोवार निर्देशिका बमोजिम विभिन्न समुहका खाताहरु संचालनमा रहेका छन्। कोषहरुको प्राप्ति र भुक्तानीको विस्तृत विवरण उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ।

खाता नं.	खाताको नाम	चालु आ.ब.				गत आ.ब.			
		शुरु मौज्जात	प्राप्ति	भुक्तानी	बाँकी	शुरु मौज्जात	प्राप्ति	भुक्तानी	बाँकी
ख-२.३	कोष हिसाबको नाम धरौटी खाता	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५
ख-२.६	विविध खाता	१,१६०,०००,०००.००	१,०१३,५५५,८७५.००	१,१६०,०००,०००.००	१,०१३,५५५,८७५.००	१,१६०,०००,०००.००	१,०१३,५५५,८७५.००	१,१६०,०००,०००.००	१,०१३,५५५,८७५.००
ख-२.७	कार्यसंचालन कोष तथा अन्य खाता-सरकारी निकाय	१,१६०,०००,०००.००	२९०,२३९,४३३.३५	१,१६०,०००,०००.००	२९०,२३९,४३३.३५	१,१६०,०००,०००.००	२९०,२३९,४३३.३५	१,१६०,०००,०००.००	२९०,२३९,४३३.३५
ख-३.१	प्रदेश आकस्मिक कोष खाता	२६३,०००,०००.००	१७२,४००,८६२.४१	२६३,०००,०००.००	१७२,४००,८६२.४१	२६३,०००,०००.००	१७२,४००,८६२.४१	२६३,०००,०००.००	१७२,४००,८६२.४१
ख-३.२	प्रदेश प्रकोष व्यवस्थापन कोष खाता	५०७,०००,०००.००	४१५,३२२,३२९.६९	५०७,०००,०००.००	४१५,३२२,३२९.६९	५०७,०००,०००.००	४१५,३२२,३२९.६९	५०७,०००,०००.००	४१५,३२२,३२९.६९
ख-४.१	प्रदेश विभाज्य कोष खाता	-	-	-	-	-	-	-	-
ख-४.२	स्थानीय तह विभाज्य कोष खाता	-	-	-	-	-	-	-	-
ख-१.१	कोरोनाभाईरस नियन्त्रण कोष खाता	-	-	-	-	-	-	-	-
ख-५.२	मुख्यमन्त्री विपद व्यवस्थापन कोष खाता	-	-	-	-	-	-	-	-
	स्वरोजगार विकास कोष	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५
	जम्मा	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५	२,१११,०००,०००.००	१,५९१,५१८,५००.४५

**ख) नैरबजेट निकाय**

गैर बजेट निकायहरूमा रहेका कोषहरूको प्राप्ति र भुक्तानी नभएकोले यसमा समावेश गरिएको छैन । गत आ.ब. को विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

विवरण	चालु आ.ब.			गत आ.ब.				
	शुरु मौज्जात	प्राप्ति	भुक्तानी	बाँकी	शुरु मौज्जात	प्राप्ति	भुक्तानी	बाँकी
कोष हिसाबको नाम								
जम्मा	-	-	-	-	-	-	-	-

टिप्पणी ६ नगद र बैक मौज्जात

टिप्पणी ६.१ सरकारी कोषहरूको प्रवाह

प्रदेश सञ्चित कोष सञ्चालन गर्दा सरकारी खाता सञ्चालन निर्देशिका बमोजिम आन्तरिक रूपमा खोलिएका विशेष खाताहरू (ear-marked funds) खोलिएको हुन्छन्।

टिप्पणी ६.२ नगद र बैक मौज्जात

क) बजेट निकाय

सरकारी कारोवार निर्देशिका बमोजिम सरकारी कारोवार गर्ने बैंकमा विभिन्न समूहका खाताहरू सञ्चालनमा रहेका छन्। उक्त खाताहरूमा रहेको बैक मौज्जात र ती खाताहरूमा जम्मा हुनुपर्ने नगद बाँकी रकमको मौज्जात निम्नानुसार रहेको छ। यसको विस्तृत विवरण उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ।

खाता नं.	खाताको नाम	चालु आ.ब.			गत आ.ब.		
		गत वर्षको मौज्जात रकम	घट/बढ नगद	मौज्जात रकम	गत वर्षको मौज्जात रकम	घट/बढ नगद	मौज्जात रकम
ख-१.१	सञ्चित कोष खाता	२,९२७,५१७,४८२.००	(१,७३७,८०६,४६२.९५)	१,१८९,७११,०१९.०५	४,३३०,९३३,१२१.७४	(१,४०३,४१५,६३९.७४)	२,९२७,५१७,४८२.००
	सञ्चित कोष हिसाब मिलान खाता	२,९२७,५१७,४८२.००	(१,७३७,८०६,४६२.९५)	१,१८९,७११,०१९.०५	४,३३०,९३३,१२१.७४	(१,४०३,४१५,६३९.७४)	२,९२७,५१७,४८२.००
	अन्य खाता	२,३६१,४०३,५६२.८५	९४,९६९,८८७.५३	२,४५६,३७३,४५०.३८	२,९०८,२७९,२३७.२०	२५३,१२४,३२५.६५	२,३६१,४०३,५६२.८५
ख-२.३	धरोटी खाता	१,५२९,८०३,५०२.९६	(६०,३८९,६२६.४२)	१,४६९,४१३,८७६.५४	१,४०१,९१५,८९९.३२	१२७,८८७,६०३.६४	१,५२९,८०३,५०२.९६
ख-२.६	विविध खाता	८०१,६००,०५९.८९	९८,६२७,७५३.८९	९००,२२७,८१३.७८	६८६,३६३,३३७.८८	११५,२३६,७२२.०१	८०१,६००,०५९.८९
ख-२.७	कार्यसंचालन कोष तथा अन्य खाता-सरकारी निकाय		४६०५१७८७.०६	४६,०५१,७८७.०६		-	
ख-३.१	प्रदेश आकस्मिक कोष खाता	३०,०००,०००.००	१०,०००,०००.००	४०,०००,०००.००	२०,०००,०००.००	१०,०००,०००.००	३०,०००,०००.००
ख-३.२	प्रदेश प्रकोष व्यवस्थापन कोष खाता						
ख-४.१	प्रदेश विभाज्य कोष खाता	-	६७९,९७३.००	६७९,९७३.००		-	
ख-४.२	स्थानीय तह विभाज्य कोष खाता						
ख-१.१	कोरोना भाईरस नियन्त्रण कोष खाता						
ख-५.२	मुख्यमन्त्री विपद व्यवस्थापन कोष खाता						
	स्वरोजगार विकास कोष						
	<b>जम्मा</b>	<b>५,२८८,९२१,०४४.८५</b>	<b>(१,६४२,८३६,५७५.४२)</b>	<b>३,६४६,०८४,४६९.४३</b>	<b>६,४३९,२१२,३५८.९४</b>	<b>(१,१५०,२९१,३१४.०९)</b>	<b>५,२८८,९२१,०४४.८५</b>

**ख) गैरबजेट निकाय**

गैर बजेट निकायहरूमा रहेका खाताहरूमा रहेको बैंक मौज्दात र ती खाताहरूमा जम्मा हुनुपर्ने नगद बाँकी रकमको मौज्दात विवरण नभएकोले समावेश नगरिएको ।

निकायको नाम	चालु आ.ब.				गत आ.ब.			
	शुरु मौज्दात	प्राप्ति	भुक्तानी	बाँकी	शुरु मौज्दात	प्राप्ति	भुक्तानी	बाँकी
				-				-
जम्मा	-	-	-	-	-	-	-	-

**टिप्पणी ७ सोधभर्नाहुने ऋण र अनुदान (बजेट निकाय)**

प्रदेश सरकार र कुनै विदेशी सरकार, विदेशी सरकारी बैंक वा वित्तीय संस्था वा एजेन्सीसङ्ग भएको सम्झौता अनुसार अनुदान र ऋण रकम तोकिएको आयोजनामा खर्च गर्ने गरी स्वीकृत दिएको चालु खाता (operative account) मा जम्मा गरिएको हुन्छ । सोधभर्ना हुने गरि भएको खर्चको हकमा त्यस्तो रकम आयोजनाबाट केन्द्रिय हिसावमा हस्तान्तरण गरिएको हुन्छ । यो वर्षमा अनुदान र ऋण प्राप्ति निम्नानुसार रहेको । यस प्रकारको रकम प्रदेश संग नरहेको ।

**टिप्पणी ७.१ सोधभर्ना हुने ऋण**

आयोजना/सन्त्रालयको नाम	चालु आ.ब.				गत आ.ब.							
	गत वर्ष सम्मको बाँकी	यस वर्ष खर्च	जम्मा प्राप्त हुनुपर्ने सो.भ.	प्राप्त भएको सो.भ.	समायोजन रकम	बाँकी रहेको सो.भ.	गत वर्ष सम्मको बाँकी	यस वर्ष खर्च	जम्मा प्राप्त हुनुपर्ने सो.भ.	प्राप्त भएको सो.भ.	समायोजन रकम	बाँकी रहेको सो.भ.



जम्मा	-	-
-------	---	---

### टिप्पणी ९: प्राप्त हुन बाँकी बैदेशिक सहायता

प्रदेश सरकार र कुनै विदेशी सरकार, विदेशी सरकारी बैंक वा वित्तीय संस्था वा एजेन्सीसंग सम्झौता भई प्राप्त हुन बाँकी रकमलाई यहाँ प्रस्तुत गरिएको छ। यसको विवरण नभएकोले समावेश नगरिएको ।

सहायताको किसिम	चालु आ.ब.		गत आ.ब.	
	बजेट निकाय	गैरबजेट निकाय	बजेट निकाय	गैरबजेट निकाय
अनुदान	-	-	-	-
द्विपक्षीय				
बहुपक्षीय				
ऋण	-	-	-	-
द्विपक्षीय				
बहुपक्षीय				
जम्मा	-	-	-	-

### टिप्पणी १० ऋण दायित्व

चालु आ.ब. को अन्तसम्म तिर्न बाँकी आन्तरिक र बैदेशिक ऋण दायित्वको विवरण संलग्न राखिएको छ। बैदेशिक ऋणको दायित्व गणना गर्दा लिइएको विनिमय दरको आधार लेखा नीतिमा उल्लेख गरिएको छ। ऋण दायित्वको विवरण नभएकोले समावेश नगरिएको । गैर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।



301 - मुख्यमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय	८३,३३५.२०	२९६,७०४,१७७.३८	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	२९६,७०४,१७७.३८
305 - आर्थिक मामिला तथा योजना मन्त्रालय	१२३,४५६.००	६६,०१७,५६९.९१	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	६६,१४१,०२५.९१
307 - उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय	२१,०८१,३२२.२८	२३०,३४०,७११.४६	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	२४९,३०४,२६४.३९
312 - भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय	८७,६२०,६३३.२९	४४१,८०९,१४६.२४	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	३.००	४४०,४३४,२२१.३१
314 - कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय	-	२८,०३९,४७१.६३	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	२९,८२२,६११.६३
316 - आन्तरिक मामिला मन्त्रालय	-	३१,५६३,३८४.०३	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	३१,५६३,३८४.०३
320 - वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	७२,४००.६५	१३,१९०,२४४.४३	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	१६,०२७,९०५.०८
337 - भौतिक पूर्वाधार विकास मन्त्रालय	३,६०८,७४४.५५	२६१,०१२,५७६.८७	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	३१७,१९४,७३६.०३
340 - उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय	४४,८७२,११२.३६	२२७,३६७,४०७.८८	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	३२१,७९०,२६१.८०
350 - सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	४२,१२१,५२०.५२	१,२७४,९६०,१३९.१२	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	१,३३४,२९४,२२१.०८
351 - युवा तथा खेलकुद मन्त्रालय	-	१,२७२,११०.९९	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	१,२७२,११०.९९
355 - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	५९,७३२,७१.१५	१३४,३४५,२७६.४४	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	१९४,४७०,९९५.५८
391 - प्रदेश नीति तथा योजना आयोग	३.००	२६,८०४,०७१.५२	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	२६,८०७,३७४.५२
																		३,५२१,७४७,५६४.८६

### टिप्पणी १२ पेशकी बाँकीको विवरण

पेशकी बाँकीको विवरण निम्नानुसार रहेको छ। यसको मन्त्रालयगत विवरण उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ। गैर बजेटरी निकायको गत आ.ब.को विवरण प्राप्त नभएकोले समावेश नगरिएको।

पेशकी विवरण	चालु आ.ब.		गत आ.ब.	
	बजेट निकाय	गैरबजेट निकाय	बजेट निकाय	गैरबजेट निकाय
म्याद ननाघेको	१,४३२,६३४,३३६.००		३३९,३६८,५३२.००	
म्याद नाघेको	४९,३७०,६९८.००		६३२,०९९,३०६.५७	
जम्मा	१,४८२,००५,०३४.००	-	९७१,४६७,८३८.५७	-

### टिप्पणी १३ भुक्तानी दायित्व

वस्तु वा सेवा प्राप्त भइ सो वापतको बीजक समेत प्राप्त भएको तर विनियोजन ऐन अन्तर्गत श्रोत व्यवस्थापन हुनसकी वा अन्य कारणले भुक्तानी हुन नसकेका बीजकहरूलाई भुक्तानी दिन बाँकी दायित्वको रूपमा प्रमाणिकरण गरिएका रकम यस समूहमा पर्दछन्। भुक्तानी हुन बाँकी दायित्वको विवरण निम्नानुसार रहेको छ। यसको विस्तृत विवरण प्रस्तुत गरिएको छ। गैर बजेटरी निकायको विवरण प्राप्त नभएकोले समावेश नगरिएको।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.		गत आ.ब.	
		बजेट निकाय	गैरबजेट निकाय	बजेट निकाय	गैरबजेट निकाय
	चालु खर्च	५,४९८,३४६.००	-	४,३८०,७१२.८५	-
२१०००	पारिश्रमिक / सुविधा खर्च	३८४,५०४.००		२२२,१५८.००	
२२०००	मालसमान तथा सेवाको उपभोग खर्च	३,१४०,९०५.००		३,६४७,०६९.००	
२४०००	व्याज, सेवा शुल्क तथा बैंक कमिशन				

२५०००	सहायता खर्च						
२६०००	अनुदान खर्च					५११,४८५.८५	
२७०००	सामाजिक सुरक्षा खर्च		१,९७२,९३७.००				
२८०००	अन्य						
३१०००	पूँजीगत खर्च		७३९,०८१,१६२.८०			३४०,०१४,३११.६७	-
३११००	स्थिर सम्पत्ति प्राप्ति खर्च		७३६,५२६,४७३.८०			३४०,०१४,३११.६७	-
३१११०	भवन तथा संरचना		३,९७८,९८९.४०				
३११२०	सवारी साधन तथा मेशीनरी औजार						
३११३०	अन्य पूँजीगत खर्च						
३११४०	सुरक्षा उपकरण						
३११५०	सार्वजनिक निर्माण		७३२,५४७,४८४.४०			३४०,०१४,३११.६७	
३१६५०	निर्मित संरचनाको सुधार खर्च						
३११७०	पूँजीगत सुधार खर्च						
३१४००	प्राकृतिक सम्पत्ति खर्च		२,५५४,६८९.००				-
३१४१०	जरगा प्राप्ति						
३१४४०	अपृथ्य सम्पत्ति प्राप्ति खर्च (Intangible)						
	जम्मा		७४४,५७९,५०८.८०			३४४,३९५,०२४.५२	-

**टिप्पणी १४ खर्चको प्रतिवद्धता**

निर्णय वा सम्झौता बमोजिम भविष्यमा भुक्तानी दिनुपर्ने गरी प्रतिवद्धता जनाई सकिएको रकमको विवरण निम्नानुसार रहेको छ। प्रतिवद्धताको निकायगत विवरण उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ । शिर्षकगत खर्चको प्रतिवद्धताको विवरण प्राप्त नभएकोले एकमुष्ट रकम समावेश गरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चालु आ.ब.		गत आ.ब.	
		बजेट निकाय	गौरबजेट निकाय	बजेट निकाय	गौरबजेट निकाय
३१११०	भवन तथा संरचना				
३११२०	सवारी साधन, मेसिनरी औजार, फर्निचर तथा फिक्चर्स				
३११३०	अन्य पूँजीगत खर्च				
३११४०	सुरक्षा उपकरण				
३११५०	सार्वजनिक निर्माण				
३११६०	निर्मित सम्पत्तिको सुधार खर्च				
३११७०	पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण				
३१४१०	जग्गा प्राप्ति खर्च				
३१४४१	करार, लिज तथा लाइसेन्स खरिद प्राप्ति खर्च				
	<b>जम्मा</b>	१८,८५२,३१५,४३६.६०	-	-	-

**टिप्पणी १५ लिन/उठन बाँकी रकम**

लगत अनुसारको उठन बाँकी राजस्व रकम, अप्रिम भुक्तानी रकम, पेशकी रकम लगायतका उठन र फछ्यौट हुन बाँकीको विवरण प्राप्त नभएकोले संलग्न गरिएको छैन । विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	राजस्व विवरण	चालु आ.ब.		गत आ.ब.	
		बजेट निकाय	गैरबजेट निकाय	बजेट निकाय	गैरबजेट निकाय
११०००	कर राजस्व				
१४०००	अन्य राजस्व				
१५०००	अन्य प्राप्ती				
	<b>जम्मा</b>	-	-	-	-

**टिप्पणी १६ सेवा तथा कार्यगत खर्च**

अन्तराष्ट्रिय मुद्रा कोष IMF को GFS-2014 अनुसारको सेवा तथा कार्यक्रम अनुसारको वर्गिकरणको खर्च निम्नानुसार रहेको छ । यसको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरी संलग्न गरिएको छ । गैर बजेटरी निकायको गत आ.ब.को विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

सेवा तथा कार्यक्रम अनुसारको वर्गीकरण	चालु आ.ब.				गत आ.ब.					
	बजेट निकाय	गैरबजेट निकाय	जम्मा	गैरबजेट निकायमा अनुदान प्रदान	देहिरो गणना पछिको रकम	बजेट निकाय	गैरबजेट निकाय	जम्मा	गैरबजेट निकायमा अनुदान प्रदान	देहिरो गणना पछिको रकम
<b>01 सामान्य सार्वजनिक सेवा</b>	२,३००,७८३,९६६.५२	-	२,३००,७८३,९६६.५२	-	२,३००,७८३,९६६.५२	२,७४१,७०९,९८३.८२	-	२,७४१,७०९,९८३.८२	-	२,७४१,७०९,९८३.८२
01.1 कार्यकारी र विधायिकाको निकाय, वित्तीय र वैदेशिक मामिला	५६९,९०६,७३७.६९					५३२,६७०,९६०.४३				
01.2 बाह्य आर्थिक सहायता										
01.3 सामान्य सेवा	८६,२७७,९७५.९७					७५,०५५,७०६.९०				
01.4 सामान्य आधारभूत सेवा	५२९,९७९.००									
01.5 सामान्य अनुसन्धान तथा विकास सेवा	९९८,७४७,०९७.०५					२४०,३०८,९०६.४४				
01.6 अन्य सामान्य सेवा	९,७०२,७९४.२०					२,९५६,७९०.४०				
01.7 सार्वजनिक ऋण कारोबार										
01.8 विभिन्न तहका सरकारहरू बीच हुने सामान्य प्रकृतिको हस्तान्तरण	९,५२४,४२७,४८९.४९					९,८९९,५९८,५००.४५				
<b>02 रक्षा</b>										
02.1 सैनिक सुरक्षा										
02.2 नागरिक सुरक्षा										
02.5 रक्षा - अन्यत्र वर्गिकृत नभएको										
<b>03 सार्वजनिक शान्ति सुरक्षा</b>	३३७,९६८,५९२.०९	-	३३७,९६८,५९२.०९	-	३३७,९६८,५९२.०९	३५९,९२२,७६४.४५	-	३५९,९२२,७६४.४५	-	३५९,९२२,७६४.४५





08.2 सांस्कृतिक सेवा	१८,७६०,६४७.३६								२६,७९५,४५३.००				
08.3 प्रसारण तथा प्रकाशन सेवा													
08.6 मनोरञ्जन, सांस्कृतिक र धार्मिक अन्य वर्गिकरण नभएको	१७,१७७,८११.८२								२७,२९३,७३४.००				
09 शिक्षा													
09.1 पूर्व प्राथमिक र प्राथमिक शिक्षा	१,०३८,०३५,५३३.५९	-							१,०३८,०३५,५३३.५९				१,२३७,५४४,९२३.५७
09.5 तहमा वर्गिकृत नहुने शिक्षा (अनौपचारिक शिक्षा)	४९३,७६९,५७१.७४								६५९,९२१,१६०.५६				
09.6 शिक्षाको लागि सहायक सेवाहरु	४६५,४७०,०२८.१०								२७४,९२६,७०३.९७				
09.7 शिक्षा अनुसन्धान विकास	६१,९१४,२५०.५३								८५,८३५,५९८.७९				
09.8 शिक्षा अन्यत्र वर्गिकृत नभएको	१६,८८१,६८३.२२								२१६,८६१,४६०.२५				
10 सामाजिक सुरक्षा													
10.5 बरोजगार	६,३९८,६३९.५९	-							१,७२४,४८०.००				१,७२४,४८०.००
10.7 सामाजिक असमावेशी	२,२८९,३३५.९२								१,७२४,४८०.००				
10.8 सामाजिक सुरक्षा - अनुसन्धान तथा विकास	४,१०९,३०३.६७												
10.9 सामाजिक सुरक्षा - अन्यत्र वर्गिकृत नभएको													
<b>जम्मा</b>	<b>२२,२०६,११५,५३३.७०</b>	<b>-</b>	<b>२२,२०६,११५,५३३.७०</b>	<b>-</b>	<b>२२,२०६,११५,५३३.७०</b>	<b>-</b>	<b>२२,२०६,११५,५३३.७०</b>	<b>२३,६१४,८८३,२३१.५९</b>	<b>२३,६१४,८८३,२३१.५९</b>	<b>-</b>	<b>२३,६१४,८८३,२३१.५९</b>	<b>-</b>	<b>२३,६१४,८८३,२३१.५९</b>

**टिप्पणी १७ आन्तरिक लेखापरीक्षणबाट कायम भएको वेरजु**

आन्तरिक लेखापरीक्षणबाट कायम भएको वेरजु निम्नानुसार रहेको छ। कायम भएको वेरजुको मन्त्रालयगत विवरण उल्लेख गरी यसैसाथ संलग्न गरिएको छ। गैर बजेटरी निकायको गत आ.ब.को विवरण प्राप्त नभएकोले समावेश नगरिएको।

वेरजुको प्रकार	चालु आ.ब.		गत आ.ब.	
	बजेट निकाय	गैरबजेट निकाय	बजेट निकाय	गैरबजेट निकाय
नियमित गर्नुपर्ने वेरजु	४१,०२९,६७९.००		३४,८०५,९४९.९२	
असुल गर्नुपर्ने वेरजु	५५,४९६,६४४.००		४८,९९६,९४२.१०	
पेशकी वेरजु	८५,००१,५५५.००		६३२,०९९,३०६.५७	
<b>जम्मा</b>	<b>१८१,५२७,८७८.००</b>	<b>-</b>	<b>७१५,८२९,३९०.५९</b>	<b>-</b>

**टिप्पणी १८ दोहोरो गणना रकम समायोजन(Elimination)**

टिप्पणी १८.१ प्राप्ती तर्फ दोहोरो गणना रकम समायोजन

शिर्षक नं.	चालु आ.ब.				गत आ.ब.					
	बजेट निकाय	गैर बजेट निकाय	जम्मा	संघीय सरकारबाट गैरबजेट निकायमा प्राप्त रकम	दोहोरो गणना पछिको रकम	बजेट निकाय	गैर बजेट निकाय	जम्मा	संघीय सरकारबाट गैरबजेट निकायमा प्राप्त रकम	दोहोरो गणना पछिको रकम
१३०००	खर्च शिर्षक									
१३०००	अनुदान (नगद)	९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१	९,५६९,९४१,५६९.३१	९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१
१३०००	अनुदान खर्च (सोझै भुक्तानी)									
	जम्मा	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१

टिप्पणी १८.२ खर्च तर्फ दोहोरो गणना रकम समायोजन

शिर्षक नं.	चालु आ.ब.				गत आ.ब.					
	बजेट निकाय	गैर बजेट निकाय	जम्मा	संघीय सरकारले गैरबजेट निकायमा भएको अनुदान	दोहोरो गणना पछिको रकम	बजेट निकाय	गैर बजेट निकाय	जम्मा	संघीय सरकारले गैरबजेट निकायमा भएको अनुदान	दोहोरो गणना पछिको रकम
१३०००	खर्च शिर्षक									
१३०००	अनुदान (नगद)	९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१	९,५६९,९४१,५६९.३१	९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१		९,५६९,९४१,५६९.३१
१३०००	अनुदान खर्च (सोझै भुक्तानी)									
	जम्मा	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१	-	९,५६९,९४१,५६९.३१

२६०००	अनुदान (नगद)	२,११०,३३३,१९४.९६	-	२,११०,३३३,१९४.९६					२,३५८,७८४,६२९.५५			२,३५८,७८४,६२९.५५
२६०००	अनुदान खर्च (सोझै भुक्तानी)	-	-	-								-
	जम्मा	२,११०,३३३,१९४.९६	-	२,११०,३३३,१९४.९६					२,३५८,७८४,६२९.५५	-		२,३५८,७८४,६२९.५५

**टिप्पणी १९ विनियमदर नाफा नोक्सान**

विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

**टिप्पणी २० सम्भाव्य दायित्व-Contingent Liability(बजेट निकाय)**

सम्भाव्य दायित्वको विवरण निम्नानुसार रहेको छ । यसको विस्तृत विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

शिर्षक नं.	खर्च शिर्षक	चासु आ.ब.		गत आ.ब.	
		दायित्व रकम	दायित्व रकम	दायित्व रकम	दायित्व रकम
३४२११	सम्भाव्य दायित्व				

**टिप्पणी २१ प्रतिवेदन पश्चात भएको संशोधन र त्रुटिको सुधार (Correction of Errors)**

प्रतिवेदन पश्चात भएको संशोधन र त्रुटिको सुधार (Correction of Errors) सम्बन्धि विवरण निम्न अनुसार रहेको छ । कुनै किसिमको संशोधन र त्रुटी सुधार नभएकोले समावेश नगरिएको

विवरण	चालु आ.ब.				गत आ.ब.			
	बजेट निकाय		गौरबजेट निकाय		बजेट निकाय		गौरबजेट निकाय	
	भएको	हुनुपर्ने	भएको	हुनुपर्ने	भएको	हुनुपर्ने	भएको	हुनुपर्ने
त्रुटीको विवरण								
जम्मा								

**टिप्पणी २२ जमानत**

जमानत सम्बन्धि विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

चालु आ.ब.	
चालु आ.ब. को	हाल सम्मको

**टिप्पणी २३ राजस्व खर्च/छुट (Tax Expenditure)**

विवरण प्राप्त नभएकोले समावेश नगरिएको ।

## टिप्पणी २४ सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कर्मचारीको सञ्चित हुने उपदान, विदा, औषधोपचार वा निवृत्तिभरण वापतको रकम दायित्व सिर्जना भएका बखत खर्च लेखाङ्कन गर्ने गरिएको छ । यस वापतको कुनै सम्भावित दायित्व गणना गरिएको छैन । कर्मचारीहरू अन्तर मन्त्रालय सरुवा हुने कारणले गर्दा सहज गणना सम्भव पनि छैन । कर्मचारी बाहेकका अन्य सामाजिक सुरक्षा पनि संघीय विनियोजन ऐन बमोजिम नगद भुक्तानी भएका अवस्थामा मात्र लेखाङ्कन हुन्छ । यस वापत कुनै सम्भावित दायित्व गणना गरिएको छैन ।

## टिप्पणी २५ आर्थिक वर्ष पछाडिका प्रमुख घटनाहरू

आर्थिक वर्ष समाप्त भए पश्चात र यो वित्तीय विवरण तयार हुँदाको बखतसम्म घटेका सारभूत विषयहरू नरहेकाले समावेश नगरिएको ।

आव ८०/८१ को गण्डकी प्रदेश सरकारको राजस्व प्राप्तिको विवरण

राजस्व शीर्षक	RMIS अनुसारको जम्मा	RMIS भन्दा बाहिरको आम्दानी	गत आवको नगद बाँकी(२०७९/८० को २०८०/८१ मा जम्मा)	दाखिला गर्न बाँकी नगद(२०८०/८१ को २०८१/८२ मा दाखिला)	कुल राजस्व
१११३६-कृषि आयमा लाग्ने कर	२४,२००.००				२४,२००.००
११३१५-बैंडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर	७५९,७७३,७६७.२४				७५९,७७३,७६७.२४
११४११-बैंडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	५,७६९,६७९,०१३.०७		४९७,५२८,८२०.७७		५,२७२,१५०,१९२.३०
११४२१-बैंडफाँडभई प्राप्त हुने अन्तःशुल्क	१,९०६,६७४,९६५.९७		९४,६८६,६०५.००		१,८११,९८८,३६०.९७
११४५६-बैंडफाँडबाट प्राप्त हुने सवारी साधन कर	१,१२९,६६१,७१२.००	३८,३८२,१९३.२०			१,१६८,०४३,९०५.२०
११४७१-बैंडफाँडबाट प्राप्त हुने मनोरञ्जन कर	५,४२२,००५.२०				५,४२२,००५.२०
११४७२-बैंडफाँडबाट प्राप्त हुने विज्ञापनकर	१,४२२,९०५.२०				१,४२२,९०५.२०
	९,५७२,६५८,५६८.६८	३८,३८२,१९३.२०	५९२,२१५,४२५.७७	-	९,०९८,८२५,३३६.११
१४१५१-सरकारीसम्पत्तिको बहालबाट प्राप्त आय	१४,२२०,०००.००				१४,२२०,०००.००
१४१५३-बैंडफाँड भई प्राप्त वन रोयल्टी	४२,६३३,८१२.७९				४२,६३३,८१२.७९
१४१५४-बैंडफाँड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी	२,१४६,९८०.६१				२,१४६,९८०.६१
१४१५६-बैंडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी	२७७,९४९,५८१.१२				२७७,९४९,५८१.१२
१४१५७-बैंडफाँड भई प्राप्त दहतर बहतरको विक्रीबाट प्राप्त हुने आय	१३१,६४७,१५५.६२				१३१,६४७,१५५.६२
१४१५८-बैंडफाँड भई प्राप्त पूर्वतारोहण वापतको रोयल्टी	२१,३८४,९६२.४२				२१,३८४,९६२.४२
१४१९१-पर्वतन शुल्क	९,०००.००				९,०००.००
१४१९२-पदयात्रा शुल्क	४२२,५००.००				४२२,५००.००
१४२११-कृषिउत्पादनको विक्रीबाट प्राप्त रकम	१,७३९,८९२.५०				१,७३९,८९२.५०
१४२१२-सरकारीसम्पत्तिको विक्रीबाट प्राप्त रकम	१,८१४,५८२.००				१,८१४,५८२.००
१४२१३-अन्यविक्रीबाट प्राप्त रकम	२५३,७०१.००				२५३,७०१.००
१४२१७-नहर तथा कुलो उपयोग वापतको शुल्क	१६,११५.००				१६,११५.००
१४२२३-शिक्षाक्षेत्रको आम्दानी	१,४९८,२१३.००				१,४९८,२१३.००
१४२२४-परीक्षाशुल्क	११५,३४९,५२५.००				११५,३४९,५२५.००
१४२२५-यातायातक्षेत्रको आम्दानी	६५,१४२,९४१.००				६५,१४२,९४१.००

१४२२९-अन्यप्रशासनिक सेवा शुल्क	३६०,८१७,६९३.००					३६०,८१७,६९३.००
१४२५३-व्यावसाय रजिष्ट्रेशन दस्तुर	३५,१६३,४८१.००					३५,१६३,४८१.००
१४२५६-चालक अनुमति पत्र, सवारी दर्ता किताब (Blue book) सम्बन्धी दस्तुर	४४६,७०३,६४५.००					४४६,७०३,६४५.००
१४२६३-जलस्रोत सम्बन्धी अन्य दस्तुर	४३०,०००.००					४३०,०००.००
१४२६४-वन क्षेत्रको अन्य आय	२८,०८७,८७७.२२					२८,०८७,८७७.२२
१४३११-न्यायिकदण्ड, जरिवाना र जफत	३१०,९००.००					३१०,९००.००
१४३१२-प्रशासनिकदण्ड, जरिवाना र जफत	५५,६६८,६६६.८६					५५,६६८,६६६.८६
१४३१३-धरोटी सदरस्याहा	३१८,०००.००					३१८,०००.००
१४५२९-अन्यराजस्व	२५,८३०,७५८.५०					२५,८३०,७५८.५०
१५१११-बेरूजू	१,६२९,५५९,९८३.६४	-				१,६२९,५५९,९८३.६४
१५११२-निकास फिर्ता	२१३,८१७,७९९.६०					२१३,८१७,७९९.६०
१५११३-अनुदान फिर्ता	१६,२२९,३१७.३४					१६,२२९,३१७.३४
	१९,९३५,०७२.७५					१९,९३५,०७२.७५
	२४९,९८२,१८९.६९	-				२४९,९८२,१८९.६९
३३३४१-सवारीसाधन कर	१,९४६,७३९,८४२.००				१,९४६,७३९,८४२.००	-
३३३६१-वन क्षेत्रको रोयल्टी	६२,३४५,४६२.९५				६२,३४५,४६२.९५	-
३३३९१-अन्य बौद्धिफाँड हुने राजस्व संकलन	६७९,९७३.००				६७९,९७३.००	-
	२,००९,७६५,२७७.९५	-			२,००९,७६५,२७७.९५	-
	१३,४६१,९६६,०१९.९६	३८,३८२,१९३.२०			२,६०१,९८०,७०३.७२	१०,८९८,३६७,५०९.४४
१३३११-समानिकरणअनुदान	५,६४९,०३४,७५०.००					५,६४९,०३४,७५०.००
१३३१२-शसतअनुदान चालु	२,९९३,१३३,८५०.००				१५,८७८,३३०.९३	२,८५७,२५५,५१९.०७
१३३१३-विशेष अनुदान चालु	३९०,०००,०००.००				६३५,०७१.७६	३२९,३६४,९२८.२४
१३३१४-समपुरक अनुदान चालु	३००,०००,०००.००					३००,०००,०००.००
१३३१७-समपुरक अनुदान पूर्णगत	४२०,०००,०००.००				१०,७१३,६३६.००	१२९,२८६,३६४.००
१३३२२-विशेष अनुदान पूर्णगत	३०५,०००,०००.००					३०५,०००,०००.००
	१०,०५७,१६८,६००.००				४६०,०००,०००.००	२७,२२७,०३८.६९

मुखपृष्ठहरू (Faces) मा उल्लेखित सम्बन्धित टिप्पणी नं. महल तथा लेखा टिप्पणीहरू (Notes of Account) सँग सम्बन्धित

## प्रतिवेदनहरू तथा सम्बन्धित अन्य विस्तृत विवरणहरू

१. NPSAS प्रतिवेदन बमोजिमको अनुसूचीहरूलाई नम्बरमा देखाइएको छ ।
२. NPSAS प्रतिवेदनमा तोकिए भन्दा बाहेक अन्य तथ्याङ्कहरूको विस्तृत विवरणहरूलाई अन्य प्रतिवेदनमा देखाइएको छ ।

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
**राजस्वको विवरण (शिर्षकगत)**  
आर्थिक वर्ष : २०८०/८१

राजस्व शिर्षक	गत महिना सम्मको जम्मा	यस महिनाको जम्मा	यस महिना सम्मको जम्मा	कैफियत
१११३६-कृषि आयमा कर	०.००	२४,२००.००	२४,२००.००	
११३१५-घरजग्गा रजिष्ट्रेशन दस्तुर	५८७,३९२,९२३.१३	१७२,३८०,८४४.११	७५९,७७३,७६७.२४	
११४११-बौडफाड भई प्राप्त हुने भुल्य अभिवृद्धि कर	५,०४७,३७३,५७४.६३	७२२,३०५,४३८.४४	५,७६९,६७९,०१३.०७	
११४२१-बौडफाड भई प्राप्त हुने अन्त शुल्क	१,६४७,६७८,८५१.८३	२५८,९९६,११४.१४	१,९०६,६७४,९६५.९७	
११४५६-बौडफाडबाट प्राप्त हुने सवारी साधन कर	१,०३२,१०३,०१२.२०	९७,५५८,६९९.८०	१,१२९,६६१,७१२.००	
११४७१-बौडफाडबाट प्राप्त हुने मनोरञ्जन कर	२,९९८,३०६.८०	२,४२३,६९८.४०	५,४२२,००५.२०	
११४७२-बौडफाडबाट प्राप्त हुने विज्ञापन कर	१,१३८,१९६.००	२८४,७०९.२०	१,४२२,९०५.२०	
१३३११-समानिकरण अनुदान	५,६४९,०३४,७५०.००	०.००	५,६४९,०३४,७५०.००	
१३३१२-शसर्त अनुदान चालु	२,२१७,९७४,६००.००	७७५,१५९,२५०.००	२,९९३,१३३,८५०.००	
१३३१३-शसर्त अनुदान पुँजीगत	९०,०००,०००.००	३००,०००,०००.००	३९०,०००,०००.००	
१३३१४-विपेश अनुदान चालु	०.००	३००,०००,०००.००	३००,०००,०००.००	
१३३१७-समपुरक अनुदान पुँजीगत	४२०,०००,०००.००	०.००	४२०,०००,०००.००	
१३३२२-विपेश पुँजीगत अनुदान	३०५,०००,०००.००	०.००	३०५,०००,०००.००	
१४१५१-सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय	१४,१६०,०००.००	६०,०००.००	१४,२२०,०००.००	
१४१५३-बौडफाड भई प्राप्त बन रोयल्टी	४२,६३३,८१२.७९	०.००	४२,६३३,८१२.७९	
१४१५४-बौडफाड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी	२,१४६,९८०.६१	०.००	२,१४६,९८०.६१	
१४१५६-बौडफाड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी	२७७,९४९,५८१.१२	०.००	२७७,९४९,५८१.१२	
१४१५७-बौडफाड भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने आय	७८,९५४,२१२.६६	५२,६९२,९४२.९६	१३१,६४७,१५५.६२	
१४१५८-बौडफाड भई प्राप्त पर्वतारोहण वापतको रोयल्टी	२१,३८४,९६२.४२	०.००	२१,३८४,९६२.४२	
१४१९१-पर्यटन शुल्क	९,०००.००	०.००	९,०००.००	
१४१९२-पदयात्रा शुल्क	४१५,७५०.००	६,७५०.००	४२२,५००.००	
१४२११-कृषि उत्पादनको विक्रीबाट प्राप्त रकम	८७४,३७२.५०	८६५,५२०.००	१,७३९,८९२.५०	
१४२१२-सरकारी सम्पत्तीको विक्रीबाट प्राप्त रकम	१,६६१,२८२.००	१५३,३००.००	१,८१४,५८२.००	
१४२१३-अन्य विक्रीबाट प्राप्त रकम	१३१,८६५.००	१२१,८३६.००	२५३,७०१.००	
१४२१७-नहर तथा कुलो उपयोग वापतको शुल्क	०.००	१६,११५.००	१६,११५.००	

१४२२३-शिक्षा क्षेत्रको आम्दानी	१,३१२,०५५.००	१८६,१५८.००	१,४९८,२१३.००
१४२२४-परीक्षा शुल्क	११५,३०८,९२५.००	४०,६००.००	११५,३४९,५२५.००
१४२२५-यातायात क्षेत्रको आम्दानी	६०,२६४,९६१.००	४,८७७,९८०.००	६५,१४२,९४१.००
१४२२९-अन्य प्रशासनिक सेवा शुल्क	३००,२६७,६३९.००	६०,५५०,०५४.००	३६०,८१७,६९३.००
१४२५३-व्यावसाय रजिष्ट्रेशन दस्तुर	२७,९९८,०६६.००	७,१६५,४१५.००	३५,१६३,४८१.००
१४२५६-चालक अनुमति पत्र, सवारी दर्ता किताब (Blue book) सम्बन्धी दस्तुर	४०८,४६५,३१५.००	३८,२३८,३३०.००	४४६,७०३,६४५.००
१४२६३-जलस्रोत सम्बन्धी अन्य दस्तुर	४३०,०००.००	०.००	४३०,०००.००
१४२६४-वन क्षेत्रको अन्य आय	१९,३८४,८७९.७९	८,७०२,९९७.४३	२८,०८७,८७७.२२
१४३११-न्यायिक दण्ड,जरिवाना र जफत	७००.००	३१०,२००.००	३१०,९००.००
१४३१२-प्रशासनिक दण्ड,जरिवाना र जफत	५१,००९,६१८.५२	४,६५९,०४८.३४	५५,६६८,६६६.८६
१४३१३-घरौटी सदरस्याहा	२२५,०००.००	९३,०००.००	३१८,०००.००
१४५२९-अन्य राजस्व	२०,५९७,१९८.५०	५,२३३,५६०.००	२५,८३०,७५८.५०
१५१११-बेरूजू	१७१,९७४,८०१.४९	४१,८४२,९९८.११	२१३,८१७,७९९.६०
१५११२-निकास फिर्ता	१५,२२६,५००.७०	१,००२,८१६.६४	१६,२२९,३१७.३४
१५११३-अनुदान फिर्ता	१९,९२४,५७३.७५	१०,४९९.००	१९,९३५,०७२.७५
३३३४१-सवारी साधन कर	१,८२३,११९,१७३.००	१२३,६२०,६६९.००	१,९४६,७३९,८४२.००
३३३६१-वन क्षेत्रको रोयल्टी	५०,२४५,६३७.२२	१२,०९९,८२५.७३	६२,३४५,४६२.९५
३३३९१-अन्य बाँडफाँड हुने राजस्व संकलन	०.००	६७९,९७३.००	६७९,९७३.००
<b>कुल जम्मा</b>	<b>२०,५२६,७७१,०७७.६६</b>	<b>२,९९२,३६३,५४२.३०</b>	<b>२३,५१९,१३४,६१९.९६</b>

राजस्वको बैकगत विवरण

महिना : असार

बैंकको नाम	गत महिना सम्मको जम्मा	यस महिनाको जम्मा	यस महिना सम्मको जम्मा	कैफियत
१०००१ नेपाल राष्ट्र बैंक	८,०७१,२७०,७७५.६०	१,०७८,८६०,२५२.३८	९,१५०,१३१,०२७.९८	
११००१ नेपाल बैंक लि.	८००,४६७,४३६.६६	१०४,४१८,२६२.८५	९०४,८८५,६९९.५१	
११००२ राष्ट्रिय वाणिज्य बैंक	१०,३२७,३७८,६१८.४०	१,७१६,८००,५७२.०७	१२,०४४,१७९,१९०.४७	
११०१९ ग्लोबल आइएमइ बैंक लि.	१,३२७,६५४,२४७.००	९२,२८४,४५५.००	१,४१९,९३८,७०२.००	
कुल जम्मा	२०,५२६,७७१,०७७.६६	२,९९२,३६३,५४२.३०	२३,५१९,१३४,६१९.९६	

प्रदेश सरकार

आर्थिक मामिला मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म स्थानिय तहबाट प्राप्त राजस्व रकम

क्र.सं.	मिति	राजस्व शिर्षक नं. स्थानिय तह	बहस्रको विक्रिबाट प्राप्त हुने आय	११४७२-बौद्धफाँटबाट प्राप्त हुने विक्रिापन कर	११४७१-बौद्धफाँटबाट हुने मनोरञ्जन कर	१४१९१-पर्यटन शुल्क	कुल
१	हालसम्म	कावाशोती नगरपालिका	१५,२१२,८५०.००	१४७,६२०.००			१५,३६०,४७०.००
२	हालसम्म	रुपा गाउँपालिका	१,९३९,९०८.००				१,९३९,९०८.००
३	हालसम्म	देवचुली नगरपालिका	७,४९१,३६५.२६				७,४९१,३६५.२६
४	हालसम्म	भिमसेनथापा गाउँपालिका	१,६७९,६११.००				१,६७९,६११.००
५	हालसम्म	सुन्दरबजार नगरपालिका	३२,६००.००				३२,६००.००
६	हालसम्म	पोखरा महानगरपालिका	६,१४४,७४८.००	८४४,०८५.२०	५,४२२,००५.२०	९,०००.००	१२,४१९,८३८.४०
७	हालसम्म	पालुङ्गटार नगरपालिका	४,८७६,६६९.००				४,८७६,६६९.००
८	हालसम्म	बारपाक सुलिकोट गाउँपालिका	१,३०६,७६५.४०				१,३०६,७६५.४०
९	हालसम्म	गण्डकी गाउँपालिका	२,६०९,९३७.६०				२,६०९,९३७.६०
१०	हालसम्म	फलेवास नगरपालिका	४,०६४,५२१.००				४,०६४,५२१.००
११	हालसम्म	शुलागण्डकी नगरपालिका	११,७८१,८८७.००	२५०,२००.००			१२,०३२,०८७.००
१२	हालसम्म	शह्रिद लखन गाउँपालिका	१,७३४,४५२.००				१,७३४,४५२.००
१३	हालसम्म	बेनि नगरपालिका	१,१७९,८२५.२२				१,१७९,८२५.२२
१४	हालसम्म	भिरकोट नगरपालिका	९,०७७,९७१.००				९,०७७,९७१.००
१५	हालसम्म	चालिङ्ग नगरपालिका	१,९१४,७०१.१४				१,९१४,७०१.१४
१६	हालसम्म	गल्याङ्ग नगरपालिका	१,६२०,१०२.००				१,६२०,१०२.००
१७	हालसम्म	पुतलिबजार नगरपालिका	३,१८६,९७६.००				३,१८६,९७६.००
१८	हालसम्म	मंगला गाउँपालिका	१,३९९,४८५.००				१,३९९,४८५.००
१९	हालसम्म	बरेङ्ग गाउँपालिका	३,०००.००				३,०००.००
२०	हालसम्म	बौदीकाली गाउँपालिका	५,०६५,३५९.१६				५,०६५,३५९.१६
२१	हालसम्म	गोरखा नगरपालिका	६,१९३,२४१.००				६,१९३,२४१.००
२२	हालसम्म	कोठगाउँ गाउँपालिका		६,०००.००			६,०००.००

२३	हालसम्म	गैडाकोट नगरपालिका			३,०००.००				३,०००.००
२४	हालसम्म	वेशिस्हर नगरपालिका	३,२१८,१२०.००						३,२१८,१२०.००
२५	हालसम्म	बेनि नगरपालिका	१,२९५,३२३.२०						१,२९५,३२३.२०
२६	हालसम्म	घरपझोङ गाउँपालिका	२१,३६३.००						२१,३६३.००
२७	हालसम्म	भिमाद नगरपालिका	२,५०४,०९८.००		२२,०००.००				२,५२६,०९८.००
२८	हालसम्म	बागलुङ नगरपालिका	६९९,३५०.८०		३,०००.००				७०२,३५०.८०
२९	हालसम्म	गैडाकोट नगरपालिका			३,०००.००				३,०००.००
३०	हालसम्म	अजिरकोट गाउँपालिका	१,६८९,८५४.८०						१,६८९,८५४.८०
३१	हालसम्म	बन्दिपुर गाउँपालिका	५६०,६४७.३२		१४४,०००.००				७०४,६४७.३२
३२	हालसम्म	आधिखोला गाउँपालिका	७३२,०६७.००						७३२,०६७.००
३३	हालसम्म	बिरुवा गाउँपालिका	३७७,०४९.००						३७७,०४९.००
३४	हालसम्म	चापाकोट नगरपालिका	१,७७३,७१२.८०						१,७७३,७१२.८०
३५	हालसम्म	दोर्दि गाउँपालिका	२७३,१८५.००						२७३,१८५.००
३६	हालसम्म	व्यास नगरपालिका	१६,६५५,८४७.५९						१६,६५५,८४७.५९
३७	हालसम्म	बडिगाड गाउँपालिका	७७,४४०.००						७७,४४०.००
३८	हालसम्म	साँझपुच्छे गाउँपालिका	७,०५६,६८६.००						७,०५६,६८६.००
३९	हालसम्म	नासो गाउँपालिका	२४६,०००.००						२४६,०००.००
४०	हालसम्म	आरुघाट गाउँपालिका	४१८,६३०.००						४१८,६३०.००
४१	हालसम्म	विहादि गाउँपालिका	५५३,२८०.००						५५३,२८०.००
४२	हालसम्म	जैमिनि नगरपालिका	३३,२२७.६०						३३,२२७.६०
४३	हालसम्म	मध्यनेपाल नगरपालिका	१,६३३,१८५.००						१,६३३,१८५.००
४४	हालसम्म	देवघाट गाउँपालिका	३,३१२,१३.७३						३,३१२,१३.७३
		जम्मा	१३१,६४७,१५५.६२		१,४२२,९०५.२०		५,४२२,००५.२०		१३५,१८८,९५२.२९
							९,०००.००		

गण्डकी प्रदेश सरकार  
आर्थिक मामिला मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म मालपोत कार्यालयबाट प्राप्त राजस्व रकम

क्र.श.	मिति	राजस्व शिर्षक नं.		११३१५-घरजग्गा र लिष्टेशन दस्तुर	१४२२९-अन्यप्रशासनिक सेवा युल्क	१४२१३-अन्यविक्रीबाट प्राप्त रकम	१४३१२- प्रशासनिकपढ, जर्बिबाना र जफत	१४१५१- सरकारी सम्पत्तिको	१४५२९- अन्य राजस्व	कुल
		मालपोत कार्यालय	मालपोत कार्यालय							
१	हालसम्म	मालपोत कार्यालय, नवलपुर		१०३,३७३,३५१.००	४९,७९२,५३०.००				११,५६०,१०४.००	१६४,७२५,९८५.००
२	हालसम्म	मालपोत कार्यालय, लेखनाथ		१२२,७२९,९८७.००	४७,७०३,३८०.००					१७०,४३३,३६७.००
३	हालसम्म	मालपोत कार्यालय, कास्की		३४६,०२४,३३५.७५	१३१,७७३,९५९.००					४७७,७९८,२९४.७५
४	हालसम्म	मालपोत कार्यालय, बागलुङ्ग		१४,८१३,३०७.७७	७,७९५,५९०.००	७,३००.००				२२,६१६,१९७.७७
५	हालसम्म	मालपोत कार्यालय, गोरखा		२१,६०७,४७०.७०	१९,२०५,५७९.००					४०,८१३,०४९.७०
६	हालसम्म	मालपोत कार्यालय, सिर्दिवास		२६५,३५३.००	१२४,९००.००					३९०,२५३.००
७	हालसम्म	मालपोत कार्यालय, लमजुङ्ग		२३,६१७,४५३.५४	२,४०२,५४८.००	२,२००.००	४६,७०१.००		९,०६१,१५५.००	३५,१३०,०५७.५४
८	हालसम्म	मालपोत कार्यालय, तनहुँ		७३,६११,५३५.८७	३७,३३४,७८९.००					११०,९४६,३२४.८७
९	हालसम्म	मालपोत कार्यालय, म्यग्दी		८,६४९,९८५.००	७७,३२५.००		६,६२६,८८६.००		७३,१००.००	१५,४१९,२९६.००
१०	हालसम्म	मालपोत कार्यालय, स्याङ्गजा		११,५०८,२६५.००	४,७५०,३०७.००	१,४९,५०१.००	२,८९८,३०१.००		७३,१००.००	१९,३०६,३७४.००
११	हालसम्म	मालपोत कार्यालय, बालिङ्ग		१४,१६०,३००.३०	९३८,०५०.००	३००.००	९,६२६,६६७.००			२४,७२५,३१७.३०
१२	हालसम्म	मालपोत कार्यालय, बुटिबुङ्ग		५,९२५,११२.६१						५,९२५,११२.६१
१३	हालसम्म	मालपोत कार्यालय, मुस्ताङ्ग		१,४६२,८१४.९९	४११,६००.००					१,८७४,४१४.९९
१४	हालसम्म	मालपोत कार्यालय, पर्वत		१०,६६२,२२०.७१						१०,६६२,२२०.७१
१५	हालसम्म	मालपोत कार्यालय, सनाङ्ग		१,३७०,३७४.००	४५,४००.००	५००.००	१०,५००.००			१,४२६,७७४.००
		<b>जम्मा</b>		<b>७५९,७७३,७६७.२४</b>	<b>३०२,३५५,९५७.००</b>	<b>१५९,८०१.००</b>	<b>१९,२०९,०५५.००</b>	<b>-</b>	<b>२०,६९४,३५९.००</b>	<b>१,१०२,१९२,९३९.२४</b>

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
राजस्वको विवरण

महिना : असार

प्रतिवेदन नं. ३००१

राजस्व शिर्षक	गत महिना सम्मको जम्मा	यस महिनाको जम्मा	यस महिना सम्मको जम्मा	कैफियत
१००००-राजस्व तथा अनुदान	२०,५२६,७७१,०७७.६६	२,९९२,३६३,५४२.३०	२३,५१९,१३४,६१९.९६	
११०००-कर	१०,१९२,०४९,६७४.८१	१,३९०,३७४,१७१.८२	११,५८२,४२३,८४६.६३	
१३०००-अनुदान	८,६८२,००९,३५०.००	१,३७५,१५९,२५०.००	१०,०५७,१६८,६००.००	
१४०००-अन्य राजस्व	१,४४५,५८६,१७६.९१	१८३,९७३,८०६.७३	१,६२९,५५९,९८३.६४	
१५०००-बिबिध प्राप्ति	२०७,१२५,८७५.९४	४२,८५६,३१३.७५	२४९,९८२,१८९.६९	
११४००-वस्तु तथा सेवामा आधारित कर	१,८७३,३६४,८१०.२२	१३६,४००,४६७.७३	२,००९,७६५,२७७.९५	
३३३४०-बाँडफाँडहुने कर, रजिष्ट्रेशन शुल्क तथा अन्य प्रशासनिक सेवा शुल्क	१,८२३,११९,१७३.००	१२३,६२०,६६९.००	१,९४६,७३९,८४२.००	
३३३६०-बाँडफाँड हुने प्राकृतिक स्रोतको रोयल्टी	५०,२४५,६३७.२२	१२,०९९,८२५.७३	६२,३४५,४६२.९५	
३३३९०-अन्य बाँडफाँड हुने राजस्व	०.००	६७९,९७३.००	६७९,९७३.००	
कुल जम्मा	२२,४००,१३५,८८७.८८	३,१२८,७६४,०१०.०३	२५,५२८,८९९,८९७.९१	

प्रदेश सरकार

प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश

आर्थिक बर्गिकरण अनुसार खर्चको विवरण (खर्च शिर्षक) चालु पुजी वितीय

महिना : असार

प्रतिवेदन नं. २०७४

मन्त्रालय/खर्च शिर्षक	वित्तिय बजेट				निकासा / खर्च				बोकी
	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा बजेट	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा खर्च	
गण्डकी प्रदेश	१२,७०९,६९०,०००.००	२०,२१७,५१०,०००.००	५,००,०००,०००.००	३३,९२७,२००,०००.००	७,५७६,६९९,५५१.९३	१४,६२९,५१६,०९१.७७	०.००	२२,२०६,९१५,६४३.७०	११,२२९,०८२,५६६.३०
२१०० पारिवारिक / सुविधा	२,६९०,६८९,९९२.००	०.००	०.००	२,६९०,६८९,९९२.००	१,५५६,०६२,५१९.८९	०.००	०.००	१,५५६,०६२,५१९.८९	१,०९४,६२७,४७२.११
२११० पारिवारिक / सुविधा	२,६६२,४७१,९९२.००	०.००	०.००	२,६६२,४७१,९९२.००	१,५८९,४८३,१९०.२७	०.००	०.००	१,५८९,४८३,१९०.२७	१,०७२,९८८,८०१.७३
२११० नाबन्दा दिहने	२,३२०,७००,९९२.००	०.००	०.००	२,३२०,७००,९९२.००	१,३७३,९५८,६९५.१५	०.००	०.००	१,३७३,९५८,६९५.१५	९४६,७४९,२९६.८५
२१११ पारिवारिक कर्मचारी	२,२५८,७८८,९९२.००	०.००	०.००	२,२५८,७८८,९९२.००	१,३१५,८१०,८२०.३५	०.००	०.००	१,३१५,८१०,८२०.३५	९४९,९७६,१७१.६५
२११२ पारिवारिक पदाधिकारी	६१,९१२,०००.००	०.००	०.००	६१,९१२,०००.००	५८,१४७,८७५.८०	०.००	०.००	५८,१४७,८७५.८०	३,७६५,१२४.२०
२१२० बिन्सी वा बिन्सी	७४,८१२,०००.००	०.००	०.००	७४,८१२,०००.००	४५,८८८,८०७.४६	०.००	०.००	४५,८८८,८०७.४६	२८,९२३,१९२.५४
२१२१ पोशाक	३५,९५६,०००.००	०.००	०.००	३५,९५६,०००.००	२०,८५५,१००.००	०.००	०.००	२०,८५५,१००.००	१५,०९०,९००.००
२१२२ खाद्यान्न	३८,८५६,०००.००	०.००	०.००	३८,८५६,०००.००	२५,००३,७०७.४६	०.००	०.००	२५,००३,७०७.४६	१३,८०८,३९२.५४
२१२३ औषधी उपचार खर्च	५४,०००.००	०.००	०.००	५४,०००.००	०.००	०.००	०.००	५४,०००.००	५४,०००.००
२१३० कर्मचारी भत्ता	१९९,९२७,०००.००	०.००	०.००	१९९,९२७,०००.००	१११,७२२,६०१.६६	०.००	०.००	१११,७२२,६०१.६६	८८,२०४,३९८.३४
२१३१ स्थानीय भत्ता	४०,२२४,०००.००	०.००	०.००	४०,२२४,०००.००	१९,८२०,२८५.७४	०.००	०.००	१९,८२०,२८५.७४	२०,४०३,७१४.२६
२१३२ मंहारी भत्ता	८१,०७२,०००.००	०.००	०.००	८१,०७२,०००.००	४९,८६४,०८२.६७	०.००	०.००	४९,८६४,०८२.६७	३१,२०७,९१७.३३
२१३४ कर्मचारीको बैठक भत्ता	३४,७२५,०००.००	०.००	०.००	३४,७२५,०००.००	२२,२९३,४३२.००	०.००	०.००	२२,२९३,४३२.००	१२,४११,५६८.००
२१३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	२,७००,०००.००	०.००	०.००	२,७००,०००.००	६७४,९९९.००	०.००	०.००	६७४,९९९.००	२,०२५,००१.००
२१३९ अन्य भत्ता	४०,४०६,०००.००	०.००	०.००	४०,४०६,०००.००	२७,१४९,८०२.२५	०.००	०.००	२७,१४९,८०२.२५	१३,२५६,१९७.७५

२११४० पदाधिकारी भत्ता	६७,८३२,०००.००	०.००	०.००	०.००	६७,८३२,०००.००	४७,९४३,०८६.००	०.००	०.००	४७,९४३,०८६.००	९,८८८,९१४.००
२११४१ पदाधिकारी ब्रेटक भत्ता	९,४००,०००.००	०.००	०.००	०.००	९,४००,०००.००	६,२६३,८४०.००	०.००	०.००	६,२६३,८४०.००	३,१३६,१६०.००
२११४२ पदाधिकारी अन्य सुविधा	४१,३८२,०००.००	०.००	०.००	०.००	४१,३८२,०००.००	४७,९२८,६३१.००	०.००	०.००	४७,९२८,६३१.००	३,४५३,३६९.००
२११४९ पदाधिकारी अन्य भत्ता	७,०४०,०००.००	०.००	०.००	०.००	७,०४०,०००.००	३,७४०,६०४.००	०.००	०.००	३,७४०,६०४.००	३,२९९,३९५.००
२१२०० कर्मचारीको	२८,२१८,०००.००	०.००	०.००	०.००	२८,२१८,०००.००	६,४७९,३२९.६२	०.००	०.००	६,४७९,३२९.६२	२१,७३८,६७०.३८
२१२१० कर्मचारीको	२८,२१८,०००.००	०.००	०.००	०.००	२८,२१८,०००.००	६,४७९,३२९.६२	०.००	०.००	६,४७९,३२९.६२	२१,७३८,६७०.३८
२१२११ सामाजिक सुरक्षा कोष खर्च	३,०४८,०००.००	०.००	०.००	०.००	३,०४८,०००.००	०.००	०.००	०.००	३,०४८,०००.००	३,०४८,०००.००
२१२१२ योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१४,८८०,०००.००	०.००	०.००	०.००	१४,८८०,०००.००	३,०४१,४६०.४४	०.००	०.००	३,०४१,४६०.४४	११,८३८,५३९.५६
२१२१३ योगदानमा आधारित बीमा कोष खर्च	१०,२९०,०००.००	०.००	०.००	०.००	१०,२९०,०००.००	३,४२७,७६९.०८	०.००	०.००	३,४२७,७६९.०८	६,८६२,२३०.९२
२२००० मालसामान तथा	४,०६३,०६४.४३०.००	०.००	०.००	०.००	४,०६३,०६४.४३०.००	३,४६२,८७८.४८३.२८	०.००	०.००	३,४६२,८७८.४८३.२८	१,६००,१८६,९६६.७२
२२१०० सेवा महसुल	१३३,३८१,०००.००	०.००	०.००	०.००	१३३,३८१,०००.००	१००,४०९,३१४.४०	०.००	०.००	१००,४०९,३१४.४०	३२,९७१,६८५.६०
२२११० सेवा महसुल	१३३,३८१,०००.००	०.००	०.००	०.००	१३३,३८१,०००.००	१००,४०९,३१४.४०	०.००	०.००	१००,४०९,३१४.४०	३२,९७१,६८५.६०
२२१११ पानी तथा बिजुली	८८,२६६,०००.००	०.००	०.००	०.००	८८,२६६,०००.००	७१,२४८,०२४.०६	०.००	०.००	७१,२४८,०२४.०६	१७,०१७,९७५.९४
२२११२ संचार महसुल	४४,०९४,०००.००	०.००	०.००	०.००	४४,०९४,०००.००	२९,२४१,२९०.३४	०.००	०.००	२९,२४१,२९०.३४	१४,८५२,७०९.६६
२२२०० रूजिगत सम्पत्तिको	२९३,२७०,९४०.००	०.००	०.००	०.००	२९३,२७०,९४०.००	२४९,७६६,१७१.३३	०.००	०.००	२४९,७६६,१७१.३३	३३,५०४,७६८.६७
२२२१० सवारी साधनको	२१०,१८४,९४०.००	०.००	०.००	०.००	२१०,१८४,९४०.००	१८८,४०९,११०.४४	०.००	०.००	१८८,४०९,११०.४४	२१,७७६,८२९.५६
२२२११ इन्धन (पदाधिकारी)	९,८३४,०००.००	०.००	०.००	०.००	९,८३४,०००.००	८,१८२,९०८.७२	०.००	०.००	८,१८२,९०८.७२	१,६५१,०९१.२८
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	९,४३४,९४०.००	०.००	०.००	०.००	९,४३४,९४०.००	८,७८३,०६८.२६	०.००	०.००	८,७८३,०६८.२६	६,८५१,८७१.७४

२२२१३ सवारी साधन मर्मत खर्च	८२,०४६,०००.००	०.००	०.००	०.००	८२,०४६,०००.००	८२,०४६,०००.००	०.००	०.००	०.००	८२,०४६,०००.००	८२,०४६,०००.००
२२२१४ बिमा तथा नवीकरण खर्च	२३,९४६,०००.००	०.००	०.००	०.००	२३,९४६,०००.००	२३,९४६,०००.००	०.००	०.००	०.००	२३,९४६,०००.००	२३,९४६,०००.००
२२२२० भौतिक तथा	३८,००६,०००.००	०.००	०.००	०.००	३८,००६,०००.००	३३,४८४,०३८.८२	०.००	०.००	०.००	४,५२१,९६१.१८	४,५२१,९६१.१८
२२२२१ भौतिक तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	३८,००६,०००.००	०.००	०.००	०.००	३८,००६,०००.००	३३,४८४,०३८.८२	०.००	०.००	०.००	४,५२१,९६१.१८	४,५२१,९६१.१८
२२२३० निर्मित सार्वजनिक	२९,३३२,०००.००	०.००	०.००	०.००	२९,३३२,०००.००	२४,०४३,००२.०६	०.००	०.००	०.००	५,२८८,९९७.९४	५,२८८,९९७.९४
२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	२९,३३२,०००.००	०.००	०.००	०.००	२९,३३२,०००.००	२४,०४३,००२.०६	०.००	०.००	०.००	५,२८८,९९७.९४	५,२८८,९९७.९४
२२२९० अन्य	१४,७४७,०००.००	०.००	०.००	०.००	१४,७४७,०००.००	१२,७२९,०१९.९०	०.००	०.००	०.००	२,०१७,९८०.१०	२,०१७,९८०.१०
२२२९१ अन्य सम्पत्तिहरूको सञ्चालन तथा सम्भार खर्च	१४,७४७,०००.००	०.००	०.००	०.००	१४,७४७,०००.००	१२,७२९,०१९.९०	०.००	०.००	०.००	२,०१७,९८०.१०	२,०१७,९८०.१०
२२३०० कार्यालय सामान	१९२,८१८,०००.००	०.००	०.००	०.००	१९२,८१८,०००.००	१७८,६३७,६३१.८७	०.००	०.००	०.००	१४,१८०,३६८.१३	१४,१८०,३६८.१३
२२३१० कार्यालय सामान	१९२,८१८,०००.००	०.००	०.००	०.००	१९२,८१८,०००.००	१७८,६३७,६३१.८७	०.००	०.००	०.००	१४,१८०,३६८.१३	१४,१८०,३६८.१३
२२३११ मसलन्द तथा कार्यालय सामग्री	८९,७६८,०००.००	०.००	०.००	०.००	८९,७६८,०००.००	८७,४२०,३४०.६७	०.००	०.००	०.००	२,३४७,६५९.३३	२,३४७,६५९.३३
२२३१२ पशुपंजीहरूको आहार	२,७९०,०००.००	०.००	०.००	०.००	२,७९०,०००.००	२,४४८,८२९.००	०.००	०.००	०.००	३३१,१७१.००	३३१,१७१.००
२२३१३ पुस्तक तथा सामग्री खर्च	२३,८६९,०००.००	०.००	०.००	०.००	२३,८६९,०००.००	२१,६०७,९८६.७४	०.००	०.००	०.००	२,२६१,०१३.२६	२,२६१,०१३.२६
२२३१४ इन्धन - अन्य प्रयोजन	१६,८७४,०००.००	०.००	०.००	०.००	१६,८७४,०००.००	१३,२४१,८७४.७८	०.००	०.००	०.००	३,६३२,१२२.२२	३,६३२,१२२.२२

२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	५१,३९८,०००.००	०.००	०.००	०.००	५१,३९८,०००.००	५६,६७०,४९७.५७	०.००	०.००	५६,६७०,४९७.५७	४,७२७,४०२.४३
२२३१९ अन्य कार्यालय संचालन खर्च	८,११८,०००.००	०.००	०.००	०.००	८,११८,०००.००	७,१२८,०९३.११	०.००	०.००	७,१२८,०९३.११	९८९,९०६.८९
२२४०० सेवा परामर्श	५७४,४२५,५३०.००	०.००	०.००	०.००	५७४,४२५,५३०.००	३७३,३०९,१०४.३८	०.००	०.००	३७३,३०९,१०४.३८	२०१,११६,४२५.६२
२२४१० परामर्श तथा अन्य	५७४,४२५,५३०.००	०.००	०.००	०.००	५७४,४२५,५३०.००	३७३,३०९,१०४.३८	०.००	०.००	३७३,३०९,१०४.३८	२०१,११६,४२५.६२
२२४११ सेवा र परामर्श खर्च	६२,१३२,५३०.००	०.००	०.००	०.००	६२,१३२,५३०.००	१२,७८९,३७७.००	०.००	०.००	१२,७८९,३७७.००	४९,३४३,१५३.००
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१०,०४६,०००.००	०.००	०.००	०.००	१०,०४६,०००.००	५,१२३,७४१.००	०.००	०.००	५,१२३,७४१.००	४,९२२,२५९.००
२२४१३ करार सेवा शुल्क	४६५,११६,०००.००	०.००	०.००	०.००	४६५,११६,०००.००	३३८,५६८,५६६.३८	०.००	०.००	३३८,५६८,५६६.३८	१२६,५४७,४३३.६२
२२४१९ अन्य सेवा शुल्क	३७,१३१,०००.००	०.००	०.००	०.००	३७,१३१,०००.००	१६,८२७,४२०.००	०.००	०.००	१६,८२७,४२०.००	२०,३०३,५८०.००
२२४२० कार्यक्रम सम्बन्धी	३,६८४,२०५,५६०.००	०.००	०.००	०.००	३,६८४,२०५,५६०.००	२,३९३,६२६,५२४.४५	०.००	०.००	२,३९३,६२६,५२४.४५	१,२९०,५७९,०३५.५५
२२४२० तालिम तथा गोष्ठी	१८१,१७३,५६०.००	०.००	०.००	०.००	१८१,१७३,५६०.००	१३९,६९९,५९७.३६	०.००	०.००	१३९,६९९,५९७.३६	४१,४७३,९६२.६४
२२४२१ कर्मचारी तालिम खर्च	५२,९७४,०००.००	०.००	०.००	०.००	५२,९७४,०००.००	३३,४३३,३५६.००	०.००	०.००	३३,४३३,३५६.००	१९,०४०,६४४.००
२२४२२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१२८,१९९,५६०.००	०.००	०.००	०.००	१२८,१९९,५६०.००	१०५,७६६,२४१.३६	०.००	०.००	१०५,७६६,२४१.३६	२२,४३३,३१८.६४
२२४२० उत्पादन सामग्री,	३,५०३,०३२,०००.००	०.००	०.००	०.००	३,५०३,०३२,०००.००	२,२५३,९२६,९२७.०९	०.००	०.००	२,२५३,९२६,९२७.०९	१,२४९,१०५,०७२.९१
२२४२१ उत्पादन सामग्री / सेवा खर्च	३,९९८,०००.००	०.००	०.००	०.००	३,९९८,०००.००	३,६८७,३८०.००	०.००	०.००	३,६८७,३८०.००	३१०,६२०.००
२२४२२ कार्यक्रम खर्च	३,४९७,००४,०००.००	०.००	०.००	०.००	३,४९७,००४,०००.००	२,२४९,४४२,२६६.०९	०.००	०.००	२,२४९,४४२,२६६.०९	१,२४७,४६१,७३३.९१

२२५२९ विविध कार्यक्रम खर्च	२,०३०,०००.००	०.००	०.००	०.००	२,०३०,०००.००	७९७,२८१.००	०.००	७९७,२८१.००	१,२३२,७१९.००
२२६०० अनुमान, मूल्यांकन र	१२६,६००,०००.००	०.००	०.००	०.००	१२६,६००,०००.००	१०२,५८७,३१७.५०	०.००	१०२,५८७,३१७.५०	२४,०१२,६८२.५०
२२६१० अनुमान, मूल्यांकन	१२६,६००,०००.००	०.००	०.००	०.००	१२६,६००,०००.००	१०२,५८७,३१७.५०	०.००	१०२,५८७,३१७.५०	२४,०१२,६८२.५०
२२६११ अनुमान, मूल्यांकन खर्च	९१,९४१,०००.००	०.००	०.००	०.००	९१,९४१,०००.००	७६,४३४,६८१.००	०.००	७६,४३४,६८१.००	१५,५०६,३१९.००
२२६१२ अनुमान खर्च	३१,७४९,०००.००	०.००	०.००	०.००	३१,७४९,०००.००	२४,८६८,३३७.५०	०.००	२४,८६८,३३७.५०	६,८८०,६६२.५०
२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि माडलको भ्रमण खर्च	२,४००,०००.००	०.००	०.००	०.००	२,४००,०००.००	८९६,७९१.००	०.००	८९६,७९१.००	१,५०३,२०९.००
२२७०० विविध खर्च	५८,३६४,५००.००	०.००	०.००	०.००	५८,३६४,५००.००	३८७,४७३.००	०.००	३८७,४७३.००	११२,४२७.००
२२७१० विविध खर्च	५८,३६४,५००.००	०.००	०.००	०.००	५८,३६४,५००.००	५४,४४२,५८३.५०	०.००	५४,४४२,५८३.५०	३,९२१,९१६.५०
२२७११ विविध खर्च	५८,३६४,५००.००	०.००	०.००	०.००	५८,३६४,५००.००	५४,४४२,५८३.५०	०.००	५४,४४२,५८३.५०	३,९२१,९१६.५०
२४००० व्याज, सेवा शुल्क तथा	६,०००,०००.००	०.००	०.००	०.००	६,०००,०००.००	०.००	०.००	०.००	६,०००,०००.००
२४२०० आन्तरिक ऋणको	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२४२१० आन्तरिक ऋणको	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२४२११ आन्तरिक ऋणको व्याज	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२४३०० अन्य तहका	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२४३१० अन्य तहका	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२४३११ अन्य तहका सरकारबाट प्राप्त ऋणको व्याज	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	३,०००,०००.००
२६००० अनुदान	३,०७६,१०१,७१९.००	०.००	०.००	३,०७६,१०१,७१९.००	३,०७६,१०१,७१९.००	२,११०,३३३,१९४.६६	०.००	२,११०,३३३,१९४.६६	९६५,७६८,५२४.३४
२६३०० अन्य तहका	२,२११,५१५,७१९.००	०.००	०.००	२,२११,५१५,७१९.००	२,२११,५१५,७१९.००	१,६०२,०३७,९७०.२०	०.००	१,६०२,०३७,९७०.२०	६०९,४७७,७४८.८०



२७१११ सामाजिक सुरक्षा	१२,४३२,०००.००	०.००	०.००	०.००	१२,४३२,०००.००	५,९७३,७४२.९१	०.००	०.००	०.००	५,९७३,७४२.९१	३,४५८,२४७.०९
२७११२ अन्य सामाजिक सुरक्षा	६,२००,०००.००	०.००	०.००	०.००	६,२००,०००.००	५,४४९,०९९.००	०.००	०.००	०.००	५,४४९,०९९.००	७४०,९०१.००
२७२०० सामाजिक सहायता	४०१,०७१,०००.००	०.००	०.००	०.००	४०१,०७१,०००.००	३४०,९०७,३९९.२२	०.००	०.००	०.००	३४०,९०७,३९९.२२	५०,१६३,६९०.७८
२७२१० सामाजिक सहायता	४०१,०७१,०००.००	०.००	०.००	०.००	४०१,०७१,०००.००	३४०,९०७,३९९.२२	०.००	०.००	०.००	३४०,९०७,३९९.२२	५०,१६३,६९०.७८
२७२११ छात्रवृत्ति	४४,३२०,०००.००	०.००	०.००	०.००	४४,३२०,०००.००	३४,९३४,९२३.७४	०.००	०.००	०.००	३४,९३४,९२३.७४	१०,३८५,०७६.२६
२७२१२ उदार, राहत तथा पुनर्स्थापना खर्च	२६१,६२५,०००.००	०.००	०.००	०.००	२६१,६२५,०००.००	२४६,८०४,०४३.००	०.००	०.००	०.००	२४६,८०४,०४३.००	४,८२०,९४७.००
२७२१३ औषधी खरिद खर्च	९३,४३६,०००.००	०.००	०.००	०.००	९३,४३६,०००.००	४८,५६८,३६२.४८	०.००	०.००	०.००	४८,५६८,३६२.४८	३४,८६७,६३७.५२
२७२१९ अन्य सामाजिक सहायता	६००,०००.००	०.००	०.००	०.००	६००,०००.००	६००,०००.००	०.००	०.००	०.००	६००,०००.००	०.००
२७३०० कर्मचारी सामाजिक	७,९२०,०००.००	०.००	०.००	०.००	७,९२०,०००.००	४,१०९,३०३.६७	०.००	०.००	०.००	४,१०९,३०३.६७	३,८१०,६९६.३३
२७३१० सेवा निवृत्त	७,९२०,०००.००	०.००	०.००	०.००	७,९२०,०००.००	४,१०९,३०३.६७	०.००	०.००	०.००	४,१०९,३०३.६७	३,८१०,६९६.३३
२७३११ निवृत्ति भरण तथा अघात वृत्ति	२,०००,०००.००	०.००	०.००	०.००	२,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	२,०००,०००.००
२७३१२ उपदान	२,०२०,०००.००	०.००	०.००	०.००	२,०२०,०००.००	१,४१४,०९१.००	०.००	०.००	०.००	१,४१४,०९१.००	४,०४,९०९.००
२७३१३ सेवा निवृत्तको संचित विदा	२,९००,०००.००	०.००	०.००	०.००	२,९००,०००.००	२,४९४,२१२.६७	०.००	०.००	०.००	२,४९४,२१२.६७	३,०४,७८७.३३
२७३१४ सेवा निवृत्तको औषधी उपचार	४,००,०००.००	०.००	०.००	०.००	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
२७३१५ मृत कर्मचारीको सुविधा तथा सहायता	४,००,०००.००	०.००	०.००	०.००	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
२८००० अन्य खर्च	१,४४६,२०९,७४९.००	०.००	०.००	०.००	१,४४६,२०९,७४९.००	३७,९८४,६४९.००	०.००	०.००	०.००	३७,९८४,६४९.००	१,४०८,२२४,११०.००
२८१०० सम्पत्ति सम्बन्धी	४१,२१९,०००.००	०.००	०.००	०.००	४१,२१९,०००.००	३७,०४८,६७८.००	०.००	०.००	०.००	३७,०४८,६७८.००	१४,१७०,३२२.००
२८१४० भाडा	४१,२१९,०००.००	०.००	०.००	०.००	४१,२१९,०००.००	३७,०४८,६७८.००	०.००	०.००	०.००	३७,०४८,६७८.००	१४,१७०,३२२.००

२८१४१	जग्गाको भाडा	१००,०००.००	०.००	०.००	१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
२८१४२	घर भाडा	४७,९९९,०००.००	०.००	०.००	४७,९९९,०००.००	०.००	०.००	०.००	०.००	३५,२२९,८३५.००	१२,६९७,१६५.००
२८१४३	सवारी साधन तथा मोपिनर औजार भाडा	३,२००,०००.००	०.००	०.००	३,२००,०००.००	०.००	०.००	०.००	०.००	१,८२६,८४४.००	१,३७३,१५६.००
२८२००	फिर्ता खर्च	१,५००,०००.००	०.००	०.००	१,५००,०००.००	०.००	०.००	०.००	०.००	९३६,९७१.००	५६३,०२९.००
२८२१०	फिर्ता खर्च	१,५००,०००.००	०.००	०.००	१,५००,०००.००	०.००	०.००	०.००	०.००	९३६,९७१.००	५६३,०२९.००
२८२११	राजस्व फिर्ता	१,०००,०००.००	०.००	०.००	१,०००,०००.००	०.००	०.००	०.००	०.००	९३६,९७१.००	६३,०२९.००
२८२१२	न्यायिक फिर्ता	५००,०००.००	०.००	०.००	५००,०००.००	०.००	०.००	०.००	०.००	०.००	५००,०००.००
२८९००	भैरी आउने चालु	१,३९३,४९०,७५९.००	०.००	०.००	१,३९३,४९०,७५९.००	०.००	०.००	०.००	०.००	१,३९३,४९०,७५९.००	१,३९३,४९०,७५९.००
२८९१०	भैरी आउने चालु	१,३९३,४९०,७५९.००	०.००	०.००	१,३९३,४९०,७५९.००	०.००	०.००	०.००	०.००	१,३९३,४९०,७५९.००	१,३९३,४९०,७५९.००
२८९११	भैरी आउने चालु खर्च	१,३९३,४९०,७५९.००	०.००	०.००	१,३९३,४९०,७५९.००	०.००	०.००	०.००	०.००	१,३९३,४९०,७५९.००	१,३९३,४९०,७५९.००
३१०००	पूँजीगत खर्च	०.००	०.००	२०,२१७,५१०,०००.००	२०,२१७,५१०,०००.००	०.००	०.००	०.००	१५,६२९,४९६,०९१.७७	१५,६२९,४९६,०९१.७७	५,५८८,०१३,९०८.२३
३११००	स्थिर सम्पति प्राप्ति	०.००	०.००	१९,२१६,६१२,०००.००	१९,२१६,६१२,०००.००	०.००	०.००	०.००	१५,६२९,४९६,०९१.७७	१५,६२९,४९६,०९१.७७	५,५८८,०१३,९०८.२३
३१११०	भवन तथा संरचना	०.००	०.००	८१५,२५८,०००.००	८१५,२५८,०००.००	०.००	०.००	०.००	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	४३५,७५२,५६०.३२
३१११२	गैर आवासीय भवन निर्माण/खरिद	०.००	०.००	८१५,२५८,०००.००	८१५,२५८,०००.००	०.००	०.००	०.००	३७९,५०५,४३९.६८	३७९,५०५,४३९.६८	४३५,७५२,५६०.३२
३११२०	सवारी साधन तथा औजार	०.००	०.००	३७५,२३२,०००.००	३७५,२३२,०००.००	०.००	०.००	०.००	२५८,८२६,०३४.५५	२५८,८२६,०३४.५५	११६,४०५,९६५.४५
३११२१	सवारी साधन	०.००	०.००	३८,४२०,०००.००	३८,४२०,०००.००	०.००	०.००	०.००	३,६७७,९७४.४३	३,६७७,९७४.४३	३,५७४,०२२,४२५.५७
३११२२	मेशिनरी तथा औजार	०.००	०.००	२७०,४०२,०००.००	२७०,४०२,०००.००	०.००	०.००	०.००	१९६,७५७,३९०.३२	१९६,७५७,३९०.३२	७३,६४९,६०९.६८
३११२३	फर्निचर तथा फिक्चर्स	०.००	०.००	६६,४१०,०००.००	६६,४१०,०००.००	०.००	०.००	०.००	५८,३९०,६९६.८०	५८,३९०,६९६.८०	८,०१९,३०३.२०
३११३०	अन्य पूँजीगत खर्च	०.००	०.००	११,४४७,०००.००	११,४४७,०००.००	०.००	०.००	०.००	५,६३५,४६५.५७	५,६३५,४६५.५७	६,८११,५३४.४३
३११३१	पशुधन तथा बागवानी विकास खर्च	०.००	०.००	२,०००,०००.००	२,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	२,०००,०००.००





प्रदेश सरकार  
 प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
 खर्चको विवरण (खर्च शिर्षक) बाण्ड/पुत्री/वित्तीय

महिना : असार      प्रतिवेदन नं. २०१०

खर्च शिर्षक	वित्तीय बजेट				निकासा / खर्च				बाँकी
	बाण्ड	पुत्रीगत	वित्तीय व्यवस्था	वन्ना बजेट	बाण्ड	पुत्रीगत	वित्तीय व्यवस्था	वन्ना खर्च	
गण्डकी प्रदेश	१२,७०९,६९०,०००.००	२०,२१७,५१०,०००.००	५००,०००,०००.००	३३,६२७,२००,०००.००	७,५७६,६९९,४४१.९३	१४,६२९,४१६,०९१.७७	०.००	२२,२०६,११५,५३३.७०	११,२२१,०८४,४६६.३०
२११११ पारिश्रमिक कर्मचारी	२,२५८,७८८,९९२.००	०.००	०.००	२,२५८,७८८,९९२.००	१,३१५,८१०,८२०.३५	०.००	०.००	१,३१५,८१०,८२०.३५	९,४२,९७८,१७१.६५
२१११२ पारिश्रमिक पदाधिकारी	६१,९१२,०००.००	०.००	०.००	६१,९१२,०००.००	५८,१४७,८७४.८०	०.००	०.००	५८,१४७,८७४.८०	३,७६४,१२५.२०
२११२१ षोका	३५,९४६,०००.००	०.००	०.००	३५,९४६,०००.००	२०,८५५,१००.००	०.००	०.००	२०,८५५,१००.००	१५,०९०,९००.००
२११२२ खाद्यान्न	३८,८१२,०००.००	०.००	०.००	३८,८१२,०००.००	२५,००३,७०७.४६	०.००	०.००	२५,००३,७०७.४६	१३,८०८,२९२.५४
२११२३ औषधी उपचार खर्च	५४,०००.००	०.००	०.००	५४,०००.००	०.००	०.००	०.००	०.००	५४,०००.००
२११२४ स्थानीय भत्ता	४०,२२४,०००.००	०.००	०.००	४०,२२४,०००.००	१९,८२०,२८५.७४	०.००	०.००	१९,८२०,२८५.७४	२०,४०३,७१४.२६
२११२५ स्थानीय भत्ता	८१,०७२,०००.००	०.००	०.००	८१,०७२,०००.००	४१,८६४,०८२.६७	०.००	०.००	४१,८६४,०८२.६७	३९,२०७,९१७.३३
२११२४ कर्मचारीको बैठक भत्ता	३४,७२५,०००.००	०.००	०.००	३४,७२५,०००.००	२२,२१३,४३२.००	०.००	०.००	२२,२१३,४३२.००	१२,५११,५६८.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	२,७००,०००.००	०.००	०.००	२,७००,०००.००	६७४,९९९.००	०.००	०.००	६७४,९९९.००	२,०२५,००१.००
२११३९ अन्य भत्ता	४०,४०६,०००.००	०.००	०.००	४०,४०६,०००.००	२७१,४९९,८०२.२५	०.००	०.००	२७१,४९९,९९७.७५	१३,२५६,९९७.७५
२११४१ पदाधिकारी बैठक भत्ता	९,४००,०००.००	०.००	०.००	९,४००,०००.००	६,२६३,८५०.००	०.००	०.००	६,२६३,८५०.००	३,१३६,१५०.००
२११४२ पदाधिकारी अन्य सुविधा	५१,३८२,०००.००	०.००	०.००	५१,३८२,०००.००	४७,९२८,६३१.००	०.००	०.००	४७,९२८,६३१.००	३,४५३,३६९.००
२११४९ पदाधिकारी अन्य भत्ता	७,०५०,०००.००	०.००	०.००	७,०५०,०००.००	३,७५०,६०५.००	०.००	०.००	३,७५०,६०५.००	३,२९९,३९५.००
२१२११ सामाजिक सुरक्षा कोष खर्च	३,०४८,०००.००	०.००	०.००	३,०४८,०००.००	०.००	०.००	०.००	०.००	३,०४८,०००.००
२१२१२ योजनामा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१४,८८०,०००.००	०.००	०.००	१४,८८०,०००.००	३,०५१,५६०.५४	०.००	०.००	३,०५१,५६०.५४	११,८२८,४३९.४६
२१२१३ योजनामा आधारित बीमा कोष खर्च	१०,२२०,०००.००	०.००	०.००	१०,२२०,०००.००	३,५२७,७६९.०८	०.००	०.००	३,५२७,७६९.०८	६,७९२,२३०.९२
२२१११ पानी तथा विजुली	८८,२८६,०००.००	०.००	०.००	८८,२८६,०००.००	७१,२५८,०२५.०६	०.००	०.००	७१,२५८,०२५.०६	१७,०२७,९७४.९४
२२११२ संसार महसुल	४५,०१५,०००.००	०.००	०.००	४५,०१५,०००.००	२९,२५१,२९०.३४	०.००	०.००	२९,२५१,२९०.३४	१५,८६३,७०९.६६

२२२११ इन्जिन (पदाधिकारी)	९,८३४,०००.००	०.००	०.००	९,८३४,०००.००	८,११८,९०८.७२	०.००	०.००	१,७१५,०९१.२८
२२२१२ इन्जिन (कार्यालय प्रयोजन)	९,४३४,९४०.००	०.००	०.००	९,४३४,९४०.००	८,७४,७५,०६८.२६	०.००	०.००	६,८७४,८७१.७४
२२२१३ सवारी साधन मर्मत खर्च	८,०४,६,०००.००	०.००	०.००	८,०४,६,०००.००	७,८०,८९,७२२.९४	०.००	०.००	३,९६६,२७७.०६
२२२१४ बिमा तथा नवीकरण खर्च	२३९,४६,०००.००	०.००	०.००	२३९,४६,०००.००	१४,८२५,४१०.६३	०.००	०.००	९,१२०,५८९.३७
२२२२१ मीनिरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	३८,००६,०००.००	०.००	०.००	३८,००६,०००.००	३३,४८५,०३८.८२	०.००	०.००	४,५२०,९६१.१८
२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	२९,३३२,०००.००	०.००	०.००	२९,३३२,०००.००	२५,०४३,००२.०६	०.००	०.००	४,२८८,९९७.९४
२२२३१ अन्य सम्पत्तिको सञ्चालन तथा सम्भार खर्च	१५,७४७,०००.००	०.००	०.००	१५,७४७,०००.००	१२,७२९,०१९.९०	०.००	०.००	३,०१७,९८०.१०
२२२३१ मसलन्द तथा कार्यालय सामग्री	८९,७६८,०००.००	०.००	०.००	८९,७६८,०००.००	८७,४२०,३४०.६७	०.००	०.००	२,३४७,६५९.३३
२२२३२ सप्लायरको आहार	२,७९०,०००.००	०.००	०.००	२,७९०,०००.००	२,४५८,८२९.००	०.००	०.००	३३१,१७१.००
२२२३३ सुनक तथा सामग्री खर्च	२३,८६९,०००.००	०.००	०.००	२३,८६९,०००.००	२१,६०७,९८६.७४	०.००	०.००	२,२६१,०१३.२६
२२२३४ इन्जिन - अन्य प्रयोजन	१६,८७५,०००.००	०.००	०.००	१६,८७५,०००.००	१३,२५१,८७४.७८	०.००	०.००	३,६२३,१२५.२२
२२२३५ पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	५१,३९८,०००.००	०.००	०.००	५१,३९८,०००.००	४६,६७०,४९७.५७	०.००	०.००	४,७२७,५०२.४३
२२२३९ अन्य कार्यालय सञ्चालन खर्च	८,११८,०००.००	०.००	०.००	८,११८,०००.००	७,१२८,०९३.११	०.००	०.००	९८९,९०६.८९
२२२४१ सेवा र परामर्श खर्च	६२,१३२,५३०.००	०.००	०.००	६२,१३२,५३०.००	१२,७८९,३७७.००	०.००	०.००	४९,३४३,१५३.००
२२२४२ सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च	१०,०४६,०००.००	०.००	०.००	१०,०४६,०००.००	५,१२३,७४१.००	०.००	०.००	४,९२२,२५९.००
२२२४३ करार सेवा शुल्क	४६,५,११६,०००.००	०.००	०.००	४६,५,११६,०००.००	३३,८,५६८,५६६.३८	०.००	०.००	१२,६६५,४३७,४३३.६२
२२२४९ अन्य सेवा शुल्क	३७,९३१,०००.००	०.००	०.००	३७,९३१,०००.००	१६,८२७,४२०.००	०.००	०.००	२०,१०३,५८०.००
२२४११ कर्मचारी तालिम खर्च	५२,९७४,०००.००	०.००	०.००	५२,९७४,०००.००	३३,९३३,३५६.००	०.००	०.००	१९,०४०,६४४.००
२२४१२ सीमा विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१२८,१९९,५६०.००	०.००	०.००	१२८,१९९,५६०.००	१०४,७६६,२४१.३६	०.००	०.००	२८,४३३,३१८.६४
२२४२१ उत्पादन सामग्री / सेवा खर्च	३,९९८,०००.००	०.००	०.००	३,९९८,०००.००	३,६८७,३८०.००	०.००	०.००	३१०,६२०.००

२२४२२ कार्यक्रम खर्च	३,४९७,०००.००	०.००	०.००	३,४९७,०००.००	२,२४९,४४२,२६६.०९	०.००	०.००	२,२४९,४४२,२६६.०९	१,२४७,४६१,७३३.९१
२२४४९ विविध कार्यक्रम खर्च	२,०३०,०००.००	०.००	०.००	२,०३०,०००.००	७९७,२८१.००	०.००	०.००	७९७,२८१.००	१,२३२,७१९.००
२२६११ अनुमान, मूल्यांकन खर्च	९१,४४१,०००.००	०.००	०.००	९१,४४१,०००.००	७६,४३४,६८१.००	०.००	०.००	७६,४३४,६८१.००	१५,४०६,३१९.००
२२६१२ भ्रमण खर्च	३१,७४९,०००.००	०.००	०.००	३१,७४९,०००.००	२४,८६८,३७२.५०	०.००	०.००	२४,८६८,३७२.५०	६,८९०,६२७.५०
२२६१३ विविध व्यक्ति तथा प्रतिनिधि माडलको भ्रमण खर्च	२,४००,०००.००	०.००	०.००	२,४००,०००.००	८९६,७९१.००	०.००	०.००	८९६,७९१.००	१,५०३,२०९.००
२२६१९ अन्य भ्रमण खर्च	५००,०००.००	०.००	०.००	५००,०००.००	३८७,४७३.००	०.००	०.००	३८७,४७३.००	११२,५२७.००
२२७११ विविध खर्च	५८,३६४,५००.००	०.००	०.००	५८,३६४,५००.००	५४,४४२,५१८.३५	०.००	०.००	५४,४४२,५१८.३५	३,९२१,९८१.६५
२४२११ आन्तरिक ऋणको व्याज	३,०००,०००.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	०.००	३,०००,०००.००
२४३११ अन्य तहका सरकारबाट प्राप्त ऋणको व्याज	३,०००,०००.००	०.००	०.००	३,०००,०००.००	०.००	०.००	०.००	०.००	३,०००,०००.००
२६३११ समानीकरण अनुदान	१,१६०,०००,०००.००	०.००	०.००	१,१६०,०००,०००.००	८७०,०००,०००.००	०.००	०.००	८७०,०००,०००.००	२९०,०००,०००.००
२६३२२ सशर्त अनुदान	३४२,५१५,७९९.००	०.००	०.००	३४२,५१५,७९९.००	२७१,४७७,५९९.०७	०.००	०.००	२७१,४७७,५९९.०७	७१,०३८,१९९.९३
२६३२३ विशेष अनुदान	१२२,०००,०००.००	०.००	०.००	१२२,०००,०००.००	१३१,८१४,०७७.३०	०.००	०.००	१३१,८१४,०७७.३०	६०,१८५,९२२.७०
२६३२४ सम्पुरक अनुदान	५१७,७००,०००.००	०.००	०.००	५१७,७००,०००.००	३२८,७४६,३१३.८३	०.००	०.००	३२८,७४६,३१३.८३	१८८,२४३,६८६.१७
२६४१२ सरकारी निकाय, समिति एवं बोर्डहरूलाई सशर्त ऋण अनुदान	१३०,०००,०००.००	०.००	०.००	१३०,०००,०००.००	११९,५२०,२३७.७३	०.००	०.००	११९,५२०,२३७.७३	१०,४७९,७६२.२७
२६४१३ अन्य संस्थालाई अनुदान सशर्त	४२१,६८६,०००.००	०.००	०.००	४२१,६८६,०००.००	२२२,२२३,५१६.०६	०.००	०.००	२२२,२२३,५१६.०६	१९९,४६२,४८३.९४
२६४२१ सरकारी निकाय, समिति, बोर्ड — पुंजीगत निशर्त अनुदान	६००,०००.००	०.००	०.००	६००,०००.००	०.००	०.००	०.००	०.००	६००,०००.००
२६४२२ सरकारी निकाय, समिति, बोर्ड — पुंजीगत सशर्त अनुदान	६७,०००,०००.००	०.००	०.००	६७,०००,०००.००	४०,८१७,६५६.९७	०.००	०.००	४०,८१७,६५६.९७	२६,१८२,३४३.०३
२६४२३ अन्य संस्थालाई सशर्त पुंजीगत अनुदान	२४४,३००,०००.००	०.००	०.००	२४४,३००,०००.००	१२५,७३३,८१४.००	०.००	०.००	१२५,७३३,८१४.००	११९,५६६,१८६.००
२७१११ सामाजिक सुरक्षा	१२,४३२,०००.००	०.००	०.००	१२,४३२,०००.००	८,९७३,७५२.९१	०.००	०.००	८,९७३,७५२.९१	३,४५८,२४७.०९
२७११२ अन्य सामाजिक सुरक्षा	६,२००,०००.००	०.००	०.००	६,२००,०००.००	५,४४९,०९९.००	०.००	०.००	५,४४९,०९९.००	७४०,९०१.००
२७२११ छात्रवृत्ति	४५,३२०,०००.००	०.००	०.००	४५,३२०,०००.००	३४,९३४,९२३.७४	०.००	०.००	३४,९३४,९२३.७४	१०,३८५,०७६.२६



३११५४	टटकथ तथा बौध निर्माण	०.००	१,००४,६१५,०००.००	०.००	१,००४,६१५,०००.००	०.००	१,००४,६१५,०००.००	०.००	१,००४,६१५,०००.००	०.००	१,००४,६१५,०००.००	५३,२४९,५४३.७५
३११५४	सिंहाई संरचना निर्माण	०.००	१,२२९,२४५,०००.००	०.००	१,२२९,२४५,०००.००	०.००	१,२२९,२४५,०००.००	०.००	१,२२९,२४५,०००.००	०.००	१,२२९,२४५,०००.००	१,४८,२८९,१३७.८६
३११५६	खानेपानी संरचना निर्माण	०.००	२,१६०,९००,०००.००	०.००	२,१६०,९००,०००.००	०.००	२,१६०,९००,०००.००	०.००	२,१६०,९००,०००.००	०.००	२,१६०,९००,०००.००	१५,२७९,६७१.११
३११५७	वन तथा वातावरण संरक्षण	०.००	२,६३९,४३,०००.००	०.००	२,६३९,४३,०००.००	०.००	२,६३९,४३,०००.००	०.००	२,६३९,४३,०००.००	०.००	२,६३९,४३,०००.००	४०,०१४,२७८.६८
३११५८	सरसकाई संरचना निर्माण	०.००	३,३००,०००.००	०.००	३,३००,०००.००	०.००	३,३००,०००.००	०.००	३,३००,०००.००	०.००	३,३००,०००.००	१,७५१,२६८.००
३११५९	अन्य सार्वजनिक निर्माण	०.००	१,२४७,४०७,०००.००	०.००	१,२४७,४०७,०००.००	०.००	१,२४७,४०७,०००.००	०.००	१,२४७,४०७,०००.००	०.००	१,२४७,४०७,०००.००	२३९,६९२,३३५.६०
३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	०.००	१,४५,७५५,०००.००	०.००	१,४५,७५५,०००.००	०.००	१,४५,७५५,०००.००	०.००	१,४५,७५५,०००.००	०.००	१,४५,७५५,०००.००	३८,४०४,७४३.२५
३११७१	पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	०.००	४९५,८८७,०००.००	०.००	४९५,८८७,०००.००	०.००	४९५,८८७,०००.००	०.००	४९५,८८७,०००.००	०.००	४९५,८८७,०००.००	९,३१०,५५८.९८
३११७२	पूँजीगत अनुसन्धान तथा परामर्श	०.००	१६७,२३०,०००.००	०.००	१६७,२३०,०००.००	०.००	१६७,२३०,०००.००	०.००	१६७,२३०,०००.००	०.००	१६७,२३०,०००.००	८५,२७०,९५५.५०
३११९१	भैसरी आउने पूँजीगत	०.००	१,०००,८९८,०००.००	०.००	१,०००,८९८,०००.००	०.००	१,०००,८९८,०००.००	०.००	१,०००,८९८,०००.००	०.००	१,०००,८९८,०००.००	१,०००,८९८,०००.००
३२१५२	अन्य संस्थामा शेयर लगानी	०.००	४००,०००,०००.००	०.००	४००,०००,०००.००	०.००	४००,०००,०००.००	०.००	४००,०००,०००.००	०.००	४००,०००,०००.००	५००,०००,०००.००

प्रदेश सरकार  
 प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
 खर्चको विवरण (स्रोत) चालु/पुजी/वित्तिय  
 आर्थिक वर्ष : २०८०/८१

स्रोत	अन्तिस बजेट				निकास / खर्च				बोकी
	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा बजेट	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा खर्च	
गण्डकी प्रदेश	१२,७०९,९९०,०००.००	२०,२१७,५१०,०००.००	५००,०००,०००.००	३३,४२७,२००,०००.००	७,५७६,९९९,४४१.४३	१४,६२९,४१६,०९१.७७	०.००	२२,२०६,११५,५३३.२०	११,२२१,०८४,४६६.३०
०१ नाद (आन्तरिक स्रोत)	१०,४३०,०४४,०००.००	८,३९३,३६७,०००.००	५००,०००,०००.००	१९,३२३,४११,०००.००	६,४७४,४१५,४६१.४७	५,८१४,५६७,५८८.७६	०.००	१२,२८८,४९२,०५४.२३	६,९५४,४२७,४९६.७७
११ वित्तीय समाप्तिकरण अनुदान	१,०६०,०००.००	७६२१,४४०,०००.००	०.००	७,६८१,४००,०००.००	१,०४९,६००.००	५,९६५,९६५,८७२.९६	०.००	५,९६५,९६५,८७२.९६	१,६२६,२७४,३०७.८४
१२ सहाय अनुदान	२,१८८,४८६,०००.००	२,८३३,७०३,०००.००	०.००	५,०२२,१८९,०००.००	१,०४९,४४५,२८२.२१	१,८०५,८१०,२३६.८३	०.००	२,८५५,२५५,५१९.०४	२,१६४,०३३,४८०.९३
१३ सम्पूरक अनुदान	०.००	८४०,०००,०००.००	०.००	८४०,०००,०००.००	०.००	४२९,२८६,३६४.००	०.००	४२९,२८६,३६४.००	४१०,७१३,६३६.००
१४ विशेष अनुदान	९०,०००,०००.००	६१०,०००,०००.००	०.००	७००,०००,०००.००	४९,७७८,६९८.२५	५८४,६८६,०२९.९९	०.००	६३४,४६४,७२८.२४	६५,६३५,०७१.७६

खर्चको विवरण (सेवा) श्रोतगत

महिना : असार

प्रतिवेदन नं. २०८६

सेवा	शुरु बजेट	रकमान्तर		श्रोतान्तर		अन्तिम बजेट	निकास / खर्च	बाँकी
		धप	घट	धप	घट			
गण्डकी प्रदेश	३२,९२७,२००,०००.००	५,३३४,८४९,१४६.००	५,३३४,८४९,१४६.००	०.००	०.००	३२,९२७,२००,०००.००	२२,२०६,१५४,४३३.७०	१०,७२१,०८५,५६६.३०
०१ सामान्य सार्वजनिक सेवा	५,०२२,०९७,०००.००	३४३,६९२,१२४.००	६०८,५६६,८७५.००	०.००	०.००	५,७६७,५९२,२४९.००	२,३००,७८३,९६६.५२	२,४६६,६२८,२८२.४८
०१ नगद (आन्तरिक स्रोत)	५,२४४,०९७,०००.००	२४९,७९९,१२४.००	३४६,७३९,८७५.००	०.००	०.००	५,९३९,८२५,९००.००	२,२३४,८९३,०६०.८२	१,९३२,२७१,१८८.१८
१२ सशर्त अनुदान	६६८,०००,०००.००	९४,९७३,०००.००	१६१,८२६,०००.००	०.००	०.००	६६३,०२७,०००.००	६५,१७०,९०५,७०	५३४,३५६,०९४.३०
१४ विशेष अनुदान	१००,०००,०००.००	०.००	१००,०००,०००.००	०.००	०.००	१००,०००,०००.००	०.००	०.००
०३ सार्वजनिक शान्ति सुशा	४७२,६४०,०००.००	१९२,६४७,०००.००	१८१,४१५,०००.००	०.००	०.००	४६३,०५२,०००.००	३३७,९६८,५९२.०१	१४५,९९३,४०७.९९
०१ नगद (आन्तरिक स्रोत)	४७२,६४०,०००.००	१९२,६४७,०००.००	१८१,४१५,०००.००	०.००	०.००	४६३,०५२,०००.००	३३७,९६८,५९२.०१	१४५,९९३,४०७.९९
०४ आर्थिक मामिला	१८,२४४,५६७,०००.००	३,८७२,०१५,०२२.००	३,७०४,६३५,०३०.००	०.००	०.००	१८,४१६,५८२,०२२.००	१३,४४९,४८०,४८३.२०	५,९६७,१०१,५३८.८०
०१ नगद (आन्तरिक स्रोत)	७,६५६,५७८,०००.००	७४५,४६३,०२२.००	६८०,०४२,०३०.००	०.००	०.००	८,४०७,०४३,०२२.००	५,७४९,४८३,९७७.१७	१,९८०,५५९,०४४.८३
११ वित्तीय समानिकरण अनुदान	७,३३६,५००,०००.००	१,६०९,३८२,०००.००	१,६९१,४०२,०००.००	०.००	०.००	८,०३७,२८२,०००.००	५,८३९,४८३,९७७.१७	१,९९७,८००,०२२.८३
१२ सशर्त अनुदान	२,०११,४८९,०००.००	१,४१७,९७०,०००.००	१,३१३,२३३,०००.००	०.००	०.००	२,९२१,४१९,०००.००	१,०८६,७०३,५०६.०३	१,८३४,७१५,४९३.९७
१३ सम्पुर्क अनुदान	८४०,०००,०००.००	०.००	०.००	०.००	०.००	८४०,०००,०००.००	४२९,२८६,३६४.००	४१०,७१३,६३६.००
१४ विशेष अनुदान	४००,०००,०००.००	१००,०००,०००.००	१००,०००,०००.००	०.००	०.००	४००,०००,०००.००	३४९,५८२,९८२.९४	४०,४१७,०१७.०६
०५ वातावरण संरक्षण	३२,५००,०००.००	०.००	०.००	०.००	०.००	३२,५००,०००.००	२८,६९९,५३९.००	३,८००,४६१.००
१२ सशर्त अनुदान	३२,५००,०००.००	०.००	०.००	०.००	०.००	३२,५००,०००.००	२८,६९९,५३९.००	३,८००,४६१.००
०६ आवास तथा सामुदायिक सुविधा	३,३९४,२२०,०००.००	३९८,०१५,०००.००	३०६,३९१,०००.००	०.००	०.००	३,४८६,९२३,०००.००	२,९८९,६०२,३२०.१२	५०७,३२०,६७९.८८
०१ नगद (आन्तरिक स्रोत)	२,३४९,०२०,०००.००	१,४७,०१४,०००.००	१,४०,९५२,०००.००	०.००	०.००	२,३४५,०८२,०००.००	२,००४,२८०,०९८.७१	३४०,८०१,९०१.२९
११ वित्तीय समानिकरण अनुदान	४१,०००,०००.००	५,६२०,०००.००	१,०००,०००.००	०.००	०.००	४६,६२०,०००.००	४९,६२९,५१३.२०	३,९९०,४८६.८०
१२ सशर्त अनुदान	८०४,२००,०००.००	९५,३८०,०००.००	१,१४,३५९,०००.००	०.००	०.००	९०३,८८०,०००.००	६६०,९०९,९७२.१२	१२२,९७०,०२७.८८
१४ विशेष अनुदान	२००,०००,०००.००	१,५०,०००,०००.००	५०,०००,०००.००	०.००	०.००	२००,०००,०००.००	२७४,७८२,७३६.०९	२४,२१७,२३३.९१
०७ स्वास्थ्य	२,७८४,५२०,०००.००	३९८,०१८,०००.००	१९०,७६८,०००.००	०.००	०.००	२,९७६,५३८,०००.००	१,९९९,९५८,८६६.६६	९९६,५७९,१३०.३४
०१ नगद (आन्तरिक स्रोत)	१,८७९,४२०,०००.००	१,५१,२४०,०००.००	७५,९६२,०००.००	०.००	०.००	१,९२५,६२०,०००.००	१,२८९,४९६,६२२.९७	६७६,०८९,३७७.०३
११ वित्तीय समानिकरण अनुदान	२०५,०००,०००.००	५२,३९३,०००.००	५२,३९३,०००.००	०.००	०.००	२०५,०००,०००.००	१२४,९३९,७४७.२२	८०,०६०,०६०,२४७.७८
१२ सशर्त अनुदान	७००,१००,०००.००	१,१४,३८५,०००.००	६३,२९१,३००.००	०.००	०.००	७५७,१७५,०००.००	५०६,४०६,५००.३७	२४०,७६९,४९९.६३
०८ मनोरंजन,संस्कृति तथा धर्म	१८२,०५४,०००.००	२८,३०२,०००.००	१०,७२२,०००.००	०.००	०.००	१९३,०३०,०००.००	१५१,२७९,५९०.०१	४८,७६०,४०९.९९

०१ नगद (आन्तरिक स्रोत)	१३०,७५४,०००.००	१८,१०२,०००.००	५२२,०००.००	०.००	०.००	०.००	१,४८,३३४,०००.००	१२२,३८५,८८३.९८	२५,९४८,११६.०२
१२ सशर्त अनुदान	५१,३००,०००.००	१०,२००,०००.००	१०,२००,०००.००	०.००	०.००	०.००	५१,३००,०००.००	२८,८८५,७०६.०३	२२,४१४,२९३.९७
०९ शिक्षा	१,६८६,६५२,०००.००	१६७,५३१,०००.००	१९०,४५३,०००.००	०.००	०.००	०.००	१,६६३,७२०,०००.००	१,०३८,०३५,५३३.५९	६२५,६८४,४६६.४१
०१ नगद (आन्तरिक स्रोत)	९६४,०५२,०००.००	५,७५२,८०,०००.००	८०,४६०,०००.००	०.००	०.००	०.००	९,४१,१२०,०००.००	५,६०,२७६,१७५.७८	३८०,८४३,८२४.२२
११ वितीय समानिकरण अनुदान	४०,०००,०००.००	४०,०००,०००.००	४०,०००,०००.००	०.००	०.००	०.००	४०,०००,०००.००	०.००	४०,०००,०००.००
१२ सशर्त अनुदान	६८२,६००,०००.००	७०,००३,०००.००	७०,००३,०००.००	०.००	०.००	०.००	६८२,६००,०००.००	४,७७,७५९,३५७.८१	२०४,८४०,६४२.१९
१० सामाजिक सुरक्षा	१,१०७,९५०,०००.००	४,४२०,०००.००	१,४१,९५८,२४१.००	०.००	०.००	०.००	९,७०,४११,७५९.००	६,३९,८६३३.५९	९६४,०१३,११९.४१
०१ नगद (आन्तरिक स्रोत)	१,१०७,९५०,०००.००	४,४२०,०००.००	१,४१,९५८,२४१.००	०.००	०.००	०.००	९,७०,४११,७५९.००	६,३९,८६३३.५९	९६४,०१३,११९.४१

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
खर्चको विवरण (सहित कोषबाट वित्तियोजन) चालु/पुजी/वित्तीय

महिना : असार

प्रतिवेदन नं. २०८२

मन्त्रालय	अन्तिम बजेट				निकास / खर्च				बाँकी
	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा बजेट	चालु	पुजीगत	वित्तिय व्यवस्था	जम्मा खर्च	
गण्डकी प्रदेश	१३,६९२,०३५,०००.००	२०,२१७,५१०,०००.००	५,००,०००,०००.००	३३,९०९,५४५,०००.००	७,५६६,३६१,३६८.५३	१४,६२९,४९७,५८०.३०	०.००	२२,१९५,७९७,५८०.३०	११,७१३,७४७,५९९.७०
२०२ प्रदेश व्यवस्थापिका	१४६,३६१,५३०.००	१२,५००,०००.००	०.००	१६०,८६१,५३०.००	१२५,१६७,८४७.०९	७,५६६,२०६.००	०.००	१३२,७३४,०५३.०९	२६,१०७,४७६.९१
२१० प्रदेश लोक सेवा आयोग	१२७,०६७,०००.००	११,४००,०००.००	०.००	१३८,४६७,०००.००	१०५,२६५,९६०.३०	३,४३९,३३७.००	०.००	१०८,७०५,२९७.३०	२९,७६१,७०२.७०
२१६ मुख्य न्यायाधिकारको कार्यालय	१५,३६२,०००.००	२,०००,०००.००	०.००	१७,३६२,०००.००	१३,३९४,२१४.००	१,१४३,५९६.००	०.००	१४,५३७,८१०.००	२,८४४,२७०.००
३०१ मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	९१७,१२९,०००.००	२८४,२००,०००.००	०.००	१,२०१,३२९,०००.००	६०६,५६२,६३५.७५	११६,६६०,४४०.७५	०.००	७२३,२२३,२७६.४६	४७८,०६५,७२३.५४
३०५ आर्थिक मामिला मन्त्रालय	१४२,६७६,०००.००	६,७००,०००.००	०.००	१४९,३७६,०००.००	६९,१२०,३७९.४८	४,११७,५१६.००	०.००	७५,२३७,८९५.४८	७८,३४०,१०२.५२
३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	७९६,६०६,९९२.००	६०७,६३३,०००.००	०.००	१,४०४,२४०,९९२.००	५६१,७६६,४७३.८१	६९,३४९,३६४.०८	०.००	१,२६१,११५,८३७.८९	३४५,१२४,१३४.११
३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	२,०५,७३४,९९,०००.००	१,६७,३४६,०००.००	०.००	३,७३,०८०,९९९.००	१,२४१,०७६,३०६.३३	१०६,६५०,६३९.०५	०.००	१,३४७,७२९,१४५.३८	६९६,९६७,६५२.६२
३२३ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय	४२१,००६,०००.००	१२,१६२,३०५,०००.००	०.००	१२,५८३,३०६,०००.००	२,६६,१६६,३६०.०३	६,७९९,९६९,५५५.१३	०.००	९,०२७,३६६,८७५.१६	३,५७५,५४०,४८४.८७
३४० उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय	३५१,६५५,०००.००	४,६६४,२००,०००.००	०.००	५,०१६,८५५,०००.००	२,४५,३७५,६४४.०३	४,२१७,११६,६४४.०३	०.००	४,४६२,४९२,२८८.०६	५५४,५६६,७११.९३
३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	४,१३९,९६०,०००.००	१,०५०,३२६,०००.००	०.००	५,१९०,२८६,०००.००	२,७४७,१९३,३०२.७६	७२९,६७६,८३३.७६	०.००	३,४७३,०७९,१३६.५२	१,७०८,२३४,६६३.४८

३९१ प्रदेश नीति तथा योजना आयोग	६०,६००,०००.००	५,०००,०००.००	०.००	६५,६००,०००.००	३४,७३५,५४५.८९	४,२५८,२०८.००	०.००	३८,९७३,७४३.८९	२६,६०६,२४६.९१
५०१ अर्थ - वित्तीय व्यवस्था	०.००	०.००	५,००,०००,०००.००	५,००,०००,०००.००	०.००	०.००	०.००	०.००	५,००,०००,०००.००
६०१ कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा	१०,४२०,०००.००	०.००	०.००	१०,४२०,०००.००	४,१०९,३०३.६७	०.००	०.००	४,१०९,३०३.६७	६,३१०,६९६.३३
६०२ अर्थ - विविध	१,३८४,४९०,७५९.००	१,०००,८९८,०००.००	०.००	२,३८५,३८८,७५९.००	०.००	०.००	०.००	२,३८५,३८८,७५९.००	२,३८५,३८८,७५९.००
८०१ स्थानीय तह	२,१२०,९०५,७५९.००	०.००	०.००	२,१२०,९०५,७५९.००	१,५२४,४२७,४८१.४९	०.००	०.००	१,५२४,४२७,४८१.४९	५,९६,४७८,२३७.५१

मन्त्रालय	अन्तिम बजेट				निकास / खर्च				बाँकी
	चालु	पुजीगत	वित्तीय व्यवस्था	जम्मा बजेट	चालु	पुजीगत	वित्तीय व्यवस्था	जम्मा खर्च	
गण्डकी प्रदेश	१७,६२५,०००.००	०.००	०.००	१७,६२५,०००.००	१०,३१८,०५३.४०	०.००	०.००	१०,३१८,०५३.४०	७,३०६,९४६.६०
२०२ प्रदेश व्यवस्थापिका	५,८८३,०००.००	०.००	०.००	५,८८३,०००.००	५,७२०,५६५.००	०.००	०.००	५,७२०,५६५.००	१६२,४३५.००
२१० प्रदेश लोक सेवा आयोग	४,६८७,०००.००	०.००	०.००	४,६८७,०००.००	४,०७५,५१७.४०	०.००	०.००	४,०७५,५१७.४०	६११,४८२.६०
५०२ अर्थ - आन्तरिक ऋण भुक्तानी	६,०००,०००.००	०.००	०.००	६,०००,०००.००	०.००	०.००	०.००	०.००	६,०००,०००.००
६०२ अर्थ - विविध	१,०८५,०००.००	०.००	०.००	१,०८५,०००.००	५,२१,९७.००	०.००	०.००	५,२१,९७.००	५,६३,०२९.००

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
धरोटीको विवरण (मन्त्रालयगत)  
आर्थिक वर्ष : २०८०/८१

मन्त्रालय	धरोटी आम्दानी				खर्च				सेस्ता अनुसारको बाँकी		
	गतवर्षको धरोटी मौज्दात	चासु आ.व./ महिना सम्मको धरोटी	जम्मा धरोटी आम्दानी	चासु आ.व./ महिना सम्मको फिर्ता	चासु आ.व./ महिना सम्मको सदरस्थाहा	चासु आ.व./ महिना सम्मको अन्य फिर्ता	जम्मा धरोटी खर्च	नगद	बैंक	जम्मा बाँकी	
२०२ प्रदेश व्यवस्थापिका	१,६४४,८२९.४१	९८,९४६.००	१,७४४,७८४.४१	१,०९२,८६८.००	०.००	०.००	१,०९२,८६८.००	०.००	६४१,९१७.४१	६४१,९१७.४१	
२१० प्रदेश लोक सेवा आयोग	१७३,४०९.००	४०,२९९.००	२१३,७०८.००	११४,४०९.००	०.००	०.००	११४,४०९.००	०.००	९९,२२९.००	९९,२२९.००	
२१६ मुख्य न्यायाधिकृतको कार्यालय	४८,८४३.००	४१,७८३.००	१००,६२६.००	०.००	०.००	०.००	०.००	१००,६२६.००	१००,६२६.००	१००,६२६.००	
३०१ मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	२०,६७४,६६४.००	३,७१०,६४१.८९	२४,३८५,३०६.८९	९,२४६,२३९.००	०.००	०.००	८,३७३,०२१.००	०.००	१६,०१२,२८४.८९	१६,०१२,२८४.८९	
३०४ आर्थिक मामिला मन्त्रालय	२३,२९९,३१४.७९	२,४७४,७६६.३७	२५,७७४,१११.१६	४,००४,४८२.४३	०.००	०.००	४,२२९,७६२.४३	०.००	२०,८४४,३४८.६३	२०,८४४,३४८.६३	
३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	४३,४६६,२३०.१४	४९,७०९,०७१.१०	९३,१७५,३०१.२४	७,९०८,३४४.२८	०.००	०.००	७,४४८,३४६.६४	०.००	८५,७२६,९४४.६१	८५,७२६,९४४.६१	
३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	२६,४४८,३३३.१७	१४,९००,१६९.९९	४१,३४८,५०३.१६	२०,३३४,४४०.६८	०.००	०.००	२०,१७२,७४३.१८	०.००	२२,१८५,६४९.९८	२२,१८५,६४९.९८	
३२७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय	८९,६८४,१२०.८३	३८३,०१९,३८६.९३	१,२७९,८७०,५०७.७६	४२३,२३९,३४०.९२	०.००	०.००	४१४,६०९,१६४.३८	०.००	७६४,२६१,३४९.३८	७६४,२६१,३४९.३८	
३४० उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय	४४१,९८३,०३२.३०	१२९,८७४,४२८.८३	५७१,८५७,४६१.१३	१०४,७६३,४८१.०४	०.००	०.००	१०१,१४६,७७१.०४	०.००	४८०,७११,६९०.०८	४८०,७११,६९०.०८	
३४० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	६४,४४४,३८७.८४	२६,१९४,२९४.७६	९०,६४९,६८२.६०	१४,३३३,२७६.४१	०.००	०.००	१३,४४०,९१७.४१	०.००	७७,२०८,७६५.०९	७७,२०८,७६५.०९	
३४१ युवा तथा खेलकुद मन्त्रालय	३२८,६३३.००	०.००	३२८,६३३.००	२४१,२४८.००	०.००	०.००	२४१,२४८.००	०.००	७७,३८५.००	७७,३८५.००	
३९१ प्रदेश नीति तथा योजना आयोग	२६४,३२८.००	११३,२२९.००	३७७,५५७.००	१८१,६२६.००	०.००	०.००	१८१,६२६.००	०.००	१९६,९९१.००	१९६,९९१.००	
८०१ स्थानीय तह	४३,३७६.३७	२८४,३२४.००	३२७,७०१.३७	०.००	०.००	०.००	०.००	३२७,७०१.३७	३२७,७०१.३७	३२७,७०१.३७	
<b>जम्मा</b>	<b>१,४२९,८०३,४०२.९६</b>	<b>६११,४६३,३७१.८७</b>	<b>२,०४१,२६६,८७४.८३</b>	<b>६८६,४७३,०६२.९७</b>	<b>०.००</b>	<b>०.००</b>	<b>६७१,८४३,९९८.२९</b>	<b>०.००</b>	<b>१,४६९,४१३,८७६.५४</b>	<b>१,४६९,४१३,८७६.५४</b>	

धरोटीको विवरण (जिल्लागत)

आर्थिक वर्ष : २०८०/८१

जिल्ला (मुक्तानी केन्द्र)	धरोटी आम्दानी				खर्च				भेस्ता अनुसारको बाँकी		
	रातबर्को धरोटी सौच्यता	चासु आ.ब./महिना सम्मको धरोटी	जम्मा धरोटी आम्दानी	चासु आ.ब./महिना सम्मको फिर्ता	चासु आ.ब./महिना सम्मको सदरस्थाहा	चासु आ.ब./महिना सम्मको अन्य फिर्ता	जम्मा धरोटी खर्च	नगर	बैंक	जम्मा बाँकी	
१३६ प्र.लो.ई.का. - गोर्खा (३६)	२२७५०८.७०१.२५	८९.४१७५९८.५९	३१६.९२६.२९९.८४	१२३.९१८.९९७.११	०.००	०.००	१२१.७१४.९३७.६०	०.००	१९५.२११.३६२.२४	१९५.२११.३६२.२४	
१३७ प्र.लो.ई.का. - लमजुङ्ग (३७)	१०५.४१८.९९९.५२	३०.३४५.३२७.८३	१३५.७६४.२४७.३५	२०.५४४.५८५.०४	०.००	०.००	२०.५४४.५८५.०४	०.००	११५.२१९.६६२.३१	११५.२१९.६६२.३१	
१३८ प्र.लो.ई.का. - तनहुँ (३८)	२९१.६७३.९७३.३७	७५.१८२.८९२.४०	३६६.८५६.८६५.७७	१४५.९५६.७६६.३३	०.००	०.००	१४५.९५६.७६६.३३	०.००	२२१.५५७.७८७.९८	२२१.५५७.७८७.९८	
१३९ प्र.लो.ई.का. - कास्की (३९)	२४९.२१०.५६६.५६	१११.७४४.३९१.०१	३६०.९६४.९५७.५७	८२.७९९.२७७.२७	०.००	०.००	८१.१४६.०६३.७७	०.००	२७९.८१८.८९३.८०	२७९.८१८.८९३.८०	
१४० प्र.लो.ई.का. - मनाङ्ग (४०)	२६.७३५.५९२.९७	१२.१४८.५७८.३८	३८.८८४.१७१.३५	१०.७९५.२९५.००	०.००	०.००	१०.७९५.२९५.००	०.००	२८.६५८.९२६.३५	२८.६५८.९२६.३५	
१४१ प्र.लो.ई.का. - सुस्ताङ्ग (४१)	६२.८५२.७९८.२०	२०.८३१.६५१.६०	८३.६८४.४४९.८०	२३.९३४.८८०.८८	०.००	०.००	२३.९३४.८८०.८८	०.००	५९.७४९.५६८.९२	५९.७४९.५६८.९२	
१४२ प्र.लो.ई.का. - पर्वत (४२)	८६.७५६.७६८.०६	२७.१५५.६२६.००	११३.९१२.३९४.०६	४८.७५१.३६९.३५	०.००	०.००	४७.६०८.६३२.३२	०.००	७१.३०३.७६१.७४	७१.३०३.७६१.७४	
१४३ प्र.लो.ई.का. - स्याङ्जा (४३)	१६८.७८८.६००.८८	७७.५२५.९६३.००	२४६.३१४.५६३.८८	७०.१७१.८८०.००	०.००	०.००	६८.९१६.९५५.००	०.००	१७७.३९७.६०८.८८	१७७.३९७.६०८.८८	
१४४ प्र.लो.ई.का. - म्याग्दी (४४)	९१.५०२.८६०.८६	२५.६०७.३८२.००	११७.११०.२४२.८६	४१.५७५.०३०.५५	०.००	०.००	४०.६५९.२४२.०५	०.००	७६.४५१.०००.८१	७६.४५१.०००.८१	
१४५ प्र.लो.ई.का. - बागलुङ्ग (४५)	१२६.६३९.९८२.६९	५१.८९७.९०८.२१	१७८.५३७.८९०.९०	७५.९४९.७०७.६१	०.००	०.००	७५.७३९.०८१.६१	०.००	१०३.७९८.८०९.२९	१०३.७९८.८०९.२९	
१४६ प्र.लो.ई.का. - नवलपरा (४६)	९२.७२४.७३८.६०	८९.५९६.०५२.८५	१८२.३२०.७९१.४५	४२.०७४.२९७.२३	०.००	०.००	४२.०७४.२९७.२३	०.००	१४०.२४६.४९४.२२	१४०.२४६.४९४.२२	
<b>जम्मा</b>	<b>१,५२९,८०३,५०२.९६</b>	<b>६११,४६३,३७१.८७</b>	<b>२,१४१,२६६,८७४.८३</b>	<b>६८६,४७२,०८५.९७</b>	<b>०.००</b>	<b>०.००</b>	<b>६७१,८५२,९९८.२९</b>	<b>०.००</b>	<b>१,४६९,४१३,८७६.५४</b>	<b>१,४६९,४१३,८७६.५४</b>	

प्रदेश सरकार

प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश

कार्यसञ्चालन कोष (विविध)को विवरण (मन्त्रालयगत)

महिना : असार

प्रतिवेदन नं. ४२०१

विभाग/कार्यालय	गतवर्षको मौज्जात	चालु आ.व./महिना सम्मको आम्दानी	जम्मा आम्दानी	चालु आ.व./महिना सम्मको खर्च	शेस्ता अनुसारको बाँकी			कैफियत
					नगद	बैंक	जम्मा बाँकी	
२१० प्रदेश लोक सेवा आयोग	५६,८४१.००	१,५२५,५००.००	१,५८२,३४१.००	१,५२५,५००.००	०.००	५६,८४१.००	५६,८४१.००	
२१६ मुख्य न्यायाधिवक्ताको कार्यालय	०.००	४९,०००.००	४९,०००.००	०.००	०.००	४९,०००.००	४९,०००.००	
३०१ मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	१६५,६८७,८१४.००	१८०,८७०,०००.००	३४६,५५७,८१४.००	५९,६८७,५००.००	०.००	२८६,८७०,३१४.००	२८६,८७०,३१४.००	
३०५ आर्थिक मामिला मन्त्रालय	४२,२१३,२६७.७७	३,४९३,६३४.४८	४५,७०६,९०२.२५	७५,०००.००	०.००	४५,६३१,९०२.२५	४५,६३१,९०२.२५	
३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	६२,२०२,२६५.१८	३२,८१६,५९३.३०	९५,०१८,८५८.४८	२०,७७०,२२०.००	०.००	७४,२४८,६३८.४८	७४,२४८,६३८.४८	
३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	७७७,५७०.००	१,६२२,४६२.००	२,४००,०३२.००	१,५६०,८०४.००	०.००	८३९,२२८.००	८३९,२२८.००	
३१४ कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय	१०३,९३२,७१८.८३	१०,३४२,५००.००	११४,२७५,२१८.८३	३१,२४६,३८९.८३	०.००	८३,०२८,८२९.००	८३,०२८,८२९.००	
३३७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय	१६७,१५०.००	४,३५४,५०४.००	४,५२१,६५४.००	४,३५४,५०४.००	०.००	१६७,१५०.००	१६७,१५०.००	

३४० उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय	१८०,७४६.००	४३,७८३,३९२.४५	४३,९६४,९३८.४५	२५,३९८,३२६.४५	०.००	१८,६४५,८९२.००	१८,६४५,८९२.००
३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	४२०,९२७,९२९.९८	७९५,२०७,३९६.९५	१,२९६,९३४,५९७.३३	८३०,६९३,६६५.७९	०.००	३८५,४४०,८५९.६२	३८५,४४०,८५९.६२
३९९ प्रदेश नीति तथा योजना आयोग	९८,२२५.००	०.००	९८,२२५.००	०.००	०.००	९८,२२५.००	९८,२२५.००
८०९ स्थानीय तह	५,३५६,३४०.९३	०.००	५,३५६,३४०.९३	२०५,३९८.५०	०.००	५,१५१,०२२.४३	५,१५१,०२२.४३
<b>जम्मा</b>	<b>८०९,६००,०५९.८९</b>	<b>१,०७४,०६४,९८२.३८</b>	<b>१,८७५,६६४,०४२.२७</b>	<b>९७५,४३७,२२८.४९</b>	<b>०.००</b>	<b>९००,२२७,८९३.७८</b>	<b>९००,२२७,८९३.७८</b>

प्रदेश सरकार

प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
कार्यसञ्चालन कोष (विविध)को विवरण (जिल्लागत)

महिना : असार

प्रतिवेदन नं. ४२०२

विभाग/कार्यालय	गतवर्षको मौज्जात	चालु आ.व./महिना सम्मको आम्दानी	जम्मा आम्दानी	चालु आ.व./महिना सम्मको खर्च	सेस्ता अनुसारको बाँकी			कैफियत
					नगद	बाँके	जम्मा बाँकी	
१३६ प्र.ले.ई.का. - गोर्खा (३६)	२९,५९४,३९१.२८	१४१,१७४,२३४.००	१७०,७६९,६२५.२८	१४५,६०३,९२२.०३	०.००	२५,१६५,७०३.२५	२५,१६५,७०३.२५	
१३७ प्र.ले.ई.का. - लमजुङ (३७)	२९,७८०,०७५.१७	१०७,०९०,३५३.००	१३६,८७७,४२८.१७	१०३,९०३,८१८.५०	०.००	३२,९६६,६०९.६७	३२,९६६,६०९.६७	
१३८ प्र.ले.ई.का. - तनहुँ (३८)	५४,६८७,५४६.२२	७२,८२४,३००.८२	१२७,५११,८४७.०४	७३,३३७,१५४.३९	०.००	५४,१७४,७३१.६५	५४,१७४,७३१.६५	
१३९ प्र.ले.नि.का. - कास्की (३९)	४७०,१७७,७२७.२९	२७१,०९५,४८३.३७	७४१,२७३,२१०.६६	१३७,९२१,०५६.८४	०.००	६०३,३५२,१५३.८२	६०३,३५२,१५३.८२	
१४० प्र.ले.ई.का. - मनाङ (४०)	११,५२७,६७८.३०	९९९,६६६.६६	१२,५२७,३४४.९६	२०५,०००.००	०.००	१२,३२२,३४४.९६	१२,३२२,३४४.९६	
१४१ प्र.ले.ई.का. - मुस्ताङ (४१)	४,६०६,९०७.९२	४,१२७,०८०.६५	८,७३३,९८८.५७	२,४९२,१८७.००	०.००	६,२४१,८०१.५७	६,२४१,८०१.५७	
१४२ प्र.ले.ई.का. - पर्वत (४२)	२५,६३६,३९६.८१	६०,४००,३२०.६४	८६,०३६,७१७.४५	७४,१२०,९९३.४०	०.००	११,९१५,७२४.०५	११,९१५,७२४.०५	
१४३ प्र.ले.ई.का. - स्याङ्जा (४३)	१८,७५३,१०९.५७	७०,१९८,२३०.१०	८८,९५१,३६९.६७	६१,०५१,७०६.००	०.००	२७,८९९,६६३.६७	२७,८९९,६६३.६७	
१४४ प्र.ले.ई.का. - स्याङ्जा (४४)	२३,३६४,८७५.५०	६७,९३६,०४०.९४	९१,३००,९१६.४४	८६,०४२,४३७.८३	०.००	५,२५८,४७८.६१	५,२५८,४७८.६१	
१४५ प्र.ले.ई.का. - बागलुङ (४५)	७१,४४७,५१७.४५	१५९,६७३,२५७.३३	२३१,१२०,७७४.७८	१८७,५५२,१८४.००	०.००	४३,५६८,५९०.७८	४३,५६८,५९०.७८	
१४६ प्र.ले.ई.का. - नवलपुर (४६)	६२,०२३,८३४.३८	११८,४४५,०१४.८७	१८०,५६८,८४९.२५	१०३,२०६,८०७.५०	०.००	७७,३६२,०४१.७५	७७,३६२,०४१.७५	
<b>जम्मा</b>	<b>८०१,६००,०५९.८९</b>	<b>१,०७४,०६४,९८२.३८</b>	<b>१,८७५,६६५,०४२.२७</b>	<b>९७५,४३७,२२८.४९</b>	<b>०.००</b>	<b>९००,२२७,८१३.७८</b>	<b>९००,२२७,८१३.७८</b>	

प्रदेश सरकारबाट स्थानीय तहमा गएको अनुदान, खर्च र फिर्ता गर्न बाँकी अनुदानको विवरण

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास/खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४०१३ पोखरा महानगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	७९,३६२,०००.००	५९,५२१,५००.००	४,५४,७५,१२७.०६		
८०१०४०१३ पोखरा महानगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	८,०००,०००.००	७,४३५,०००.००	७४,३५,०००.००	-	
८०१०४०१३ पोखरा महानगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१५,०००,०००.००	७,५००,०००.००	६४,९७,१८३.३६	१,००२,८१६.६४	२०८०-१३२५३०३९
८०१०४०१३ कावासोती नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२३,७४८,०००.००	१७,८११,०००.००	१,५९,२१,०११.००		
८०१०४०१३ कावासोती नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-		
८०१०४०१३ कावासोती नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,८८८,०००.००	३८,८८,०००.००	-	
८०१०४०१३ कैलाली नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२३,१०२,०००.००	१७,३२६,५००.००	१,६७,५०,७७१.००	१,७०१,०००.००	
८०१०४०१३ कैलाली नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,७०१,९१९.००	६,७०१,९१९.००	५०,००,०००.००		
८०१०४०१३ कैलाली नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,५००,०००.००	४२,०१,०००.००	(१,७०१,०००.००)	
८०१०४०१३ कैलाली नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१८,३५५,०००.००	१३,७६६,२५०.००	१८,३५५,०००.००		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४१०३३ देवचुली नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,८९०,१६९.००	४,८९०,१६९.००	-	
८०१०४१०३३ देवचुली नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-	-	
८०१०४१०४३ मध्यविन्दु नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२०,९६३,०००.००	१५,७२२,२५०.००	-	-	
८०१०४१०४३ मध्यविन्दु नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,३९२,४००.००	४,३९२,४००.००	-	
८०१०४१०४३ मध्यविन्दु नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,३४५,०००.००	३,३४५,०००.००	-	
८०१०४१०५३ गल्याङ नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१६,९७२,०००.००	१२,७२९,०००.००	१,२०,१८,२०५.००	-	
८०१०४१०५३ गल्याङ नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,०८४,४००.००	४,०८४,४००.००	-	
८०१०४१०५३ गल्याङ नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,१४५,०००.००	३,१४५,०००.००	-	
८०१०४१०६३ चापाकोट नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१३,१५६,०००.००	९,८६७,०००.००	९,८६७,०००.००	-	
८०१०४१०६३ चापाकोट नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,६६७,०००.००	३,६६७,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपिने रकम	RMIS मा जम्मा भएको
८०१०४१०६३ चापाकोट नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,५१४,९००.००	४५,१४,९००.००	-	
८०१०४१०७३ पुनलीबजार नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१९,३३७,०००.००	१४,५०२,७५०.००	१४,५०२,७५०.००	-	
८०१०४१०७३ पुनलीबजार नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	५,०००,०००.००	-	
८०१०४१०७३ पुनलीबजार नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,६२७,६५०.००	२,६२७,६५०.००	-	
८०१०४१०७३ पुनलीबजार नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,९३६,०००.००	४,९३६,०००.००	-	
८०१०४१०८३ भीरकोट नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१३,९३०,०००.००	९,८४७,५००.००	९८,३२,८०३.००	-	
८०१०४१०८३ भीरकोट नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,८१३,०००.००	२८,१३,०००.००	-	
८०१०४१०८३ भीरकोट नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,५७०,०००.००	४५,७०,०००.००	-	
८०१०४१०९३ बालिङ नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२१,१४९,०००.००	१५,८६९,७५०.००	१५,८६९,७५०.००	-	
८०१०४१०९३ बालिङ नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,२९६,०००.००	६,२९६,०००.००	६२,९६,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपिने रकम	RMS मा जम्मा भएको
८०१०४१०१३ बालिङ नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,४३२,०००.००	३४,३४,१५०.००	(३,१५०.००)	
८०१०४११०३ भानु नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१८,९५२,०००.००	१४,२१४,०००.००	१,०५,७४,९६८.००	-	
८०१०४११०३ भानु नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,१२३,५००.००	२१,२३,५००.००	-	
८०१०४११०३ भानु नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,०७६,७००.००	२०,७६,७००.००	-	
८०१०४११०३ भानु नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,३६६,९००.००	३३,६६,९००.००	-	
८०१०४१११३ भिमाद नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१४,७१३,०००.००	११,०३४,७५०.००	१,१०,००,१४८.००	-	
८०१०४१११३ भिमाद नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,९६२,९०१.००	२९,६२,९०१.००	-	
८०१०४१११३ भिमाद नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	६,२७६,०००.००	६२,७६,०००.००	-	
८०१०४११२३ व्यास नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२६,०६८,०००.००	१९,५५१,०००.००	१,९५,४८,७२३.००	-	
८०१०४११२३ व्यास नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,८४१,२२३.००	३९,६७,७३१.५०	(१२,६,५०८,५०)	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४११२३ व्यास नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,१०३,०००.००	४१,०३,०००.००	-	
८०१०४११२३ शुक्लागण्डकी नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२०,०४४,०००.००	१५,०४१,२५०.००	१,१८,७७,५६३.००		
८०१०४११२३ शुक्लागण्डकी नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,१०२,०९२.००	२१,०२,०९२.००	-	
८०१०४११२३ शुक्लागण्डकी नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	६,११७,६००.००	६१,१७,६००.००	-	
८०१०४११४३ गोरखा नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३२,४५८,०००.००	२४,३४३,५००.००	२,४१,१४,७९७.००		
८०१०४११४३ गोरखा नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	५,८९२,१०५.००	५८,९२,१०५.००	-	
८०१०४११५३ फाल्गुटार नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२५,३४७,०००.००	१९,०१०,२५०.००	२,०२,३०,४५२.००		
८०१०४११५३ फाल्गुटार नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	१,९५०,०००.००	१९,५०,०००.००	-	
८०१०४११५३ फाल्गुटार नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	४,००६,७१९.००	४०,०६,७१९.००	-	
८०१०४११६३ बेसीगहर नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१८,१११,०००.००	१३,५८३,२५०.००	१,२२,७२,९०९.००		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४११६३ बेसीशहर नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,०००,०००.००	५,५००,४६५.००	५५,००,४६५.००	-	
८०१०४११६३ बेसीशहर नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,२८२,०००.००	३२,८२,०००.००	-	
८०१०४११७३ मध्यनेपाल नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,४९०,०००.००	९,३६७,५००.००	५०,३६,३८६.००	-	
८०१०४११७३ मध्यनेपाल नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,४१५,०००.००	२४,१५,०००.००	-	
८०१०४११७३ मध्यनेपाल नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,८५०,०००.००	४८,५०,०००.००	-	
८०१०४११७३ मध्यनेपाल नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,४१५,३५४.००	२४,१५,३५४.००	-	
८०१०४११८३ राईनास नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,४८९,०००.००	७,८६६,७४०.००	४८,४६,४२३.००	-	
८०१०४११८३ राईनास नगरपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	११,०००,०००.००	६,६४१,९४६.००	६६,४१,९४६.००	-	
८०१०४११९३ सुन्दरबजार नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१३,८३४,०००.००	१०,३७५,५००.००	१०,१९,६,५१४.३२	-	
८०१०४११९३ सुन्दरबजार नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,६२४,०००.००	३६,२४,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४११२३ सुन्दरबजार नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,९०,४८८.०४	४९,९०,४८८.०४	-	
८०१०४१२०३ कुश्मा नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१७,८३६,०००.००	१३,३७७,०००.००	१,३०,०८,७६१.२४		
८०१०४१२०३ कुश्मा नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	११,९८४,८००.००	११,८८०,४८८.००	१,९८,८०,४८८.००		
८०१०४१२०३ कुश्मा नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,२१०,०००.००	३२,१०,०००.००		
८०१०४१२१३ फलेवास नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,८७४,०००.००	९,६४४,४००.००	९,६४,४२,२९६.११		
८०१०४१२१३ फलेवास नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,१२०,०००.००	४९,२०,०००.००		
८०१०४१२१३ फलेवास नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,३०४,४३६.००	४३,०४,४३६.००		
८०१०४१२२३ गल्कोट नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१४,१९८,०००.००	११,३३८,४००.००	१,०८,९७,७२०.००		
८०१०४१२२३ गल्कोट नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,६४७,४०९.००	४६,४७,४०९.००		
८०१०४१२२३ गल्कोट नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	-	-		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४१२३३ जैमिनी नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१४,७५६,०००.००	११,०६७,०००.००	१,०९,२१,३७०.००	-	
८०१०४१२३३ जैमिनी नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	६,०००,०००.००	६०,००,०००.००	-	
८०१०४१२३३ जैमिनी नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,२१०,०००.००	४२,१०,०००.००	-	
८०१०४१२४३ डोरपाटन नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,३९०,०००.००	९,२९२,५००.००	९२,९२,१३५.००	-	
८०१०४१२४३ डोरपाटन नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	१,४३०,२४७.००	१४,३०,२४७.००	-	
८०१०४१२४३ डोरपाटन नगरपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,५२९,०००.००	३५,२९,०००.००	-	
८०१०४१२४३ डोरपाटन नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-	-	
८०१०४१२५३ बार्जुङ नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२२,८१५,०००.००	१७,१११,२५०.००	१७,११,४७,९९२.००	-	
८०१०४१२५३ बार्जुङ नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,२०९,५१३.००	२२,०९,५१३.००	-	
८०१०४१२५३ बार्जुङ नगरपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	४,७१०,१४४.००	४७,१०,१४४.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभन्ने रकम	RMS मा जम्मा भएको
८०१०४१२६३ जेभी नगरपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१६,०३७,७५०.००	१२,०२७,७५०.००	१,१६,४२,९६५.३८		
८०१०४१२६३ जेभी नगरपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	४२,५२,१५९.००	७४७,८४१.००	
८०१०४१२६३ जेभी नगरपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,८८९,१५९.००	३६,३७,०००.००	(७४७,८४१.००)	
८०१०४३०१ ३ बौदीकाली गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,३५२,०००.००	७,०१४,०००.००	६७,००,३१८.७६	-	
८०१०४३०१ ३ बौदीकाली गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,९८१,०००.००	३९,८१,०००.००	-	
८०१०४३०१ ३ बौदीकाली गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,०००,०००.००	४०,००,०००.००	-	
८०१०४३०२ ३ बुलिङटार गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,३३७,०००.००	७,७५२,७५०.००	७७,०२,७२६.००		
८०१०४३०२ ३ बुलिङटार गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	५,०९४,४३५.००	५०,९४,४३५.००	-	
८०१०४३०२ ३ बुलिङटार गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	५०,००,०००.००	-	
८०१०४३०३ ३ बिनयी त्रिवेणी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१५,७२५,०००.००	११,७९३,७५०.००	१,१६,०९,६६६.००		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४३०३३ बिनयी त्रिवेणी गाउँपालिका	२६३३३ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,०००,०००.००	७,६९५,२००.००	७,६९५,२००.००	-	
८०१०४३०३३ बिनयी त्रिवेणी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	५,०००,०००.००	-	
८०१०४३०४३ हुसेकोट गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,५९४,०००.००	९,४४५,५००.००	९,४४५,५००.००	-	
८०१०४३०४३ हुसेकोट गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,३४९,६६९.००	२,३४९,६६९.००	-	
८०१०४३०४३ हुसेकोट गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,५००,०००.००	२,५००,०००.००	-	
८०१०४३०४३ हुसेकोट गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,७९०,०५८.००	२,७९०,०५८.००	-	
८०१०४३०५३ अर्जुनचौपारी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,८६९,०००.००	७,४०९,७५०.००	७,६९६,६५५.००	-	
८०१०४३०५३ अर्जुनचौपारी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	५,५००,०००.००	५,५००,०००.००	-	
८०१०४३०५३ अर्जुनचौपारी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	५,०००,०००.००	-	
८०१०४३०६३ आँधिखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,१२०,०००.००	७,५९०,०००.००	६,५९०,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४३०६३ आदिखोला गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,२००,०००.००	४२,००,०००.००	-	
८०१०४३०६३ आदिखोला गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,९२६,६००.००	४९,२६,६००.००	-	
८०१०४३०७३ कालीगण्डकी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१२,३३८,०००.००	९,१७८,५००.००	९,११,१०,९६०.००	-	
८०१०४३०७३ कालीगण्डकी गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,९३२,६००.००	४९,३२,६००.००	-	
८०१०४३०७३ कालीगण्डकी गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	५,९५५,०००.००	५९,५५,०००.००	-	
८०१०४३०८३ फेदीखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	८,२७०,०००.००	६,३९५,२५०.००	६३,९६,९३३.००	-	
८०१०४३०८३ फेदीखोला गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,६४०,८००.००	३६,४०,८००.००	-	
८०१०४३०८३ फेदीखोला गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,०००,०००.००	१०,०००,०००.००	१,००,००,०००.००	-	
८०१०४३०९३ विरवा गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,७३०,०००.००	८,०४७,५००.००	८०,३०,७७५.००	-	
८०१०४३०९३ विरवा गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,०५३,०००.००	४०,५३,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभने रकम	RMS मा जम्मा भएको
८०१०४३०९३ विरवा गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	१,४७०,८८५.००	१४,७०,८८५.००	-	
८०१०४३१०३ हरिनाथ गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,२१५,०००.००	७,६६१,२५०.००	७३,५८,७८७.००	-	
८०१०४३१०३ हरिनाथ गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-	-	
८०१०४३१०३ हरिनाथ गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-	-	
८०१०४३११३ आँबुखैरेनी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	११,६९४,०००.००	८,७७०,५००.००	७९,५६,६८३.००	-	
८०१०४३११३ आँबुखैरेनी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,७३७,४००.००	३७,३७,४००.००	-	
८०१०४३११३ आँबुखैरेनी गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,०८९,७००.००	३०,८९,७००.००	-	
८०१०४३११३ आँबुखैरेनी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	६,०००,०००.००	६०,००,०००.००	-	
८०१०४३१२३ ऋषिङ्ग गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१२,६९६,०००.००	९,५२२,०००.००	८६,२३,६००.००	-	
८०१०४३१२३ ऋषिङ्ग गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,७१६,९००.००	४७,१६,९००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपिने रकम	RMS मा जम्मा भएको
८०१०४३१२३ ऋषिङ्ग गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,५२९,७००.००	३५,२९,७००.००	-	
८०१०४३१३३ घिरिङ गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,५६९,०००.००	७,९२०,७५०.००	७४,७५,९२०.००	-	
८०१०४३१३३ घिरिङ गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	-	-	-	
८०१०४३१३३ घिरिङ गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	१,९५५,४०६.००	१९,५५,४०६.००	-	
८०१०४३१३३ घिरिङ गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,५४७,२३४.००	४५,४७,२३४.००	-	
८०१०४३१४३ देवघाट गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	९,५९९,०००.००	७,९९३,२५०.००	७९,८८,७४०.७८	-	
८०१०४३१४३ देवघाट गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,३६६,६००.००	२३,६६,६००.००	-	
८०१०४३१४३ देवघाट गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,६९७,०००.००	३६,९७,०००.००	-	
८०१०४३१४३ देवघाट गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,५००,०००.००	२५,००,०००.००	-	
८०१०४३१५३ म्याग्दे गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१२,९६९,०००.००	९,९२०,७५०.००	८६,९७,९४७.००	-	

मन्त्रालय/बजेट उप	खर्च शीर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास /खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४३१५३ म्याग्दे गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,९९९,६००.००	४९,९९९,६००.००	-	
८०१०४३१५३ म्याग्दे गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,९९४,०००.००	३९,९४०,०००.००	-	
८०१०४३१६३ बन्दिपुर गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	११,१७४,०००.००	८,३८०,५००.००	६४,४२,४५०.००	-	
८०१०४३१६३ बन्दिपुर गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	२,६५७,०२८.६८	२६,५७,०२८.६८	-	
८०१०४३१६३ बन्दिपुर गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,४५८,०००.००	३४,५८,०००.००	-	
८०१०४३१७३ अत्रिकोट गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१४,२४२,०००.००	१०,६८९,५००.००	४४,९९,५२४.६६	-	
८०१०४३१७३ अत्रिकोट गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,८७९,९२०.९९	४८,७९,९२०.९९	-	
८०१०४३१७३ अत्रिकोट गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	-	-	-	
८०१०४३१८३ आरूघाट गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१७,८८४,०००.००	१३,४९३,०००.००	७०,२८,९९९.००	-	
८०१०४३१८३ आरूघाट गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	-	-	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास /खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३१८३ आरूघाट गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,०००,०००.००	४,४४४,३००.००	४४,४४,३००.००	-	
८०१०४३१९३ गण्डकी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१८,३१९,०००.००	१३,७३९,२४०.००	१,३४,३६,७१३.२१	-	
८०१०४३१९३ गण्डकी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,१८८,७००.००	४१,८८,७००.००	-	
८०१०४३१९३ गण्डकी गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,१७९,६३९.००	३१,७९,६३९.००	-	
८०१०४३२०३ चुमनुव्री गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,८६१,०००.००	४,८९४,७४०.००	४६,०२,६७६.९९	-	
८०१०४३२०३ चुमनुव्री गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,९७८,९००.००	४९,६७,६०१.००	१०,४९९.००	२०८०-१३४२४९४६
८०१०४३२०३ चुमनुव्री गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,०००,०००.००	४०,००,०००.००	-	
८०१०४३२१३ धार्चे गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	११,१५६,०००.००	८,३६७,०००.००	७०,४४,१२६.००	-	
८०१०४३२१३ धार्चे गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,९६९,२३७.००	२९,६९,२३७.००	-	
८०१०४३२१३ धार्चे गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,०००,०००.००	१,१३४,१२७.००	११,३४,१२७.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास /खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४३२३३ भिमसेन गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	१७,८१५,०००.००	१३,३६१,३५०.००	१,२१,७७,९६८.००		
८०१०४३२३३ भिमसेन गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,८३४,३१२.००	२८,३४,३१२.००	-	
८०१०४३२३३ भिमसेन गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,८३८,७८८.००	३८,३८,७८८.००	-	
८०१०४३२३३ शहिद लखन गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	२०,६०४,०००.००	१५,४४३,०००.००	१,४४,३२,८४४.००		
८०१०४३२३३ शहिद लखन गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,६६२,५००.००	३६,६२,५००.००	-	
८०१०४३२३३ शहिद लखन गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,४३५,०००.००	४४,३५,०००.००	-	
८०१०४३२३३ शहिद लखन गाउँपालिका	२८२११ राजस्व फिर्ता	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	-	-	-	-	
८०१०४३२४३ सियानचोक गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	१८,७६४,०००.००	१४,७७३,०००.००	१,३८,००,७९९.००		
८०१०४३२४३ सियानचोक गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,९१२,०००.००	२९,१२,०००.००	-	
८०१०४३२४३ सियानचोक गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ न्याद (आन्तरिक स्रोत)	८,०००,०००.००	५,९७९,७७०.००	५९,७९,७७०.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास /खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३२५३ बारपाक सुलिकोट गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१८,८०६,०००.००	१४,१०४,५००.००	१,३१,९७,३५१.६०		
८०१०४३२५३ बारपाक सुलिकोट गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,२८७,०००.००	२१,५७,००५.००	१२९,९९५.००	२०८१-२५५८१८३
८०१०४३२५३ बारपाक सुलिकोट गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	८,०००,०००.००	४,०००,०००.००	३७,८२,७२१.००	२१७,२७९.००	२०८१-२५५८१८३
८०१०४३२६३ चाँसे गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,२६७,०००.००	३,२००,२५०.००	२२,४८,८८३.२३		
८०१०४३२६३ चाँसे गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,०००,०००.००	७,४२३,८६६.०८	७४,२३,८६६.०८	-	
८०१०४३२७३ नार्पा भूमि गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	२,५८८,०००.००	१,९४१,०००.००	६,९७,२७९.००		
८०१०४३२७३ नार्पा भूमि गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	१,०१७,६५५.००	-	१,०१७,६५५.००	
८०१०४३२७३ नार्पा भूमि गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	१,४९७,०५८.००	२५,१४,७१३.००	(१,०१७,६५५.००)	
८०१०४३२८३ नासौँ गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,९६७,०००.००	३,७२५,२५०.००	१३,८७,८७६.००		
८०१०४३२८३ नासौँ गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,६८७,२००.००	२६,८७,२००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३२८३ नासौँ गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	१,७४०,०००.००	१७,४०,०००.००	-	
८०१०४३२९३ मनाङ डिस्याङ गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०८८,०००.००	३,८१६,०००.००	१८,६२,९५०.००	-	
८०१०४३२९३ मनाङ डिस्याङ गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	३,०००,०००.००	३,०००,०००.००	३०,००,०००.००	-	
८०१०४३२९३ मनाङ डिस्याङ गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	३,०००,०००.००	३,०००,०००.००	३०,००,०००.००	-	
८०१०४३३०३ मनाङ डिस्याङ गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	४,०००,०००.००	४०,००,०००.००	-	
८०१०४३३०३ कञ्चेलसोथार गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,२७९,०००.००	५,४५९,२५०.००	३०,९६,७५३.१८		
८०१०४३३०३ कञ्चेलसोथार गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,०६१,५८८.३६	४२,७८,८५५.०७	(१,२१७,२६६.७१)	
८०१०४३३०३ कञ्चेलसोथार गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,५००,०००.००	१६,२०,४५३.३३	८७९,५४६.६७	
८०१०४३३१३ दुधपोखरी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,५७३,०००.००	५,६७९,७५०.००	५१,७५,६७१.००		
८०१०४३३१३ दुधपोखरी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,६६८,८९४.००	४९,६८,८९४.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास /खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४३३१३	दुधपोखरी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,५००,८८०.००	३५,००,८८०.००	-	
८०१०४३३२३	दोर्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,१९,८,०००.००	७,६४८,५००.००	५५,७०,९५२.००	-	
८०१०४३३३३	दोर्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	१,६०४,८९३.५५	१६,०४,८९३.५५	-	
८०१०४३३४३	दोर्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,६९०,१००.००	३६,९०,१००.००	-	
८०१०४३३५३	मर्स्याङ्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,४७५,०००.००	७,८५६,२५०.००	६६,००,३०१.२७	-	
८०१०४३३६३	मर्स्याङ्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,९९९,९६८.००	३९,९९,९६८.००	-	
८०१०४३३७३	मर्स्याङ्दी गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,८६७,५००.००	३८,६७,५००.००	-	
८०१०४३३८३	अन्नपूर्ण गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,७०२,०००.००	९,५२६,५००.००	९१,८७,१९९.००	-	
८०१०४३३९३	अन्नपूर्ण गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,३२०,७२५.००	३३,२०,७२५.००	-	
८०१०४३४०३	अन्नपूर्ण गाउँपालिका	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,२१०,३००.००	४२,१०,३००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४३३५३ माछापुच्छ्रे गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१२,००९,०००.००	९,००६,७५०.००	७९,१६,४९७.००	-	
८०१०४३३५३ माछापुच्छ्रे गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	१,२७९,४२८.००	१२,७९,४२८.००	-	
८०१०४३३५३ माछापुच्छ्रे गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	७,०००,०००.००	४,२९१,४००.००	४२,९१,४००.००	-	
८०१०४३३६३ मादी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,५२७,०००.००	७,८९५,२५०.००	५२,६३,५७७.००	-	
८०१०४३३६३ मादी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	१,२५०,०००.००	१२,५०,०००.००	-	
८०१०४३३६३ मादी गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	२,५००,०००.००	२,४६६,५४७.००	१२,१६,५४७.००	१,२५०,०००.००	बाँकी
८०१०४३३६३ मादी गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,२४०,०००.००	४२,४०,०००.००	-	
८०१०४३३७३ रूपा गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,४६०,०००.००	७,०९५,०००.००	५५,५१,७०३.००	-	
८०१०४३३७३ रूपा गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	१,८९८,१२२.००	१८,९८,१२२.००	-	
८०१०४३३७३ रूपा गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,४६९,८९९.००	२४,६९,८९९.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMS मा जम्मा भएको
८०१०४३३८३ जलजला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	११,८९४,०००.००	८,९२०,५००.००	८५,८४,८०८.००	-	
८०१०४३३८३ जलजला गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१०,०००,०००.००	७,५७५,०००.००	७५,७५,०००.००	-	
८०१०४३३९३ पैयू गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	९,७३६,०००.००	७,३०२,०००.००	७२,७८,०९८.००	-	
८०१०४३३९३ पैयू गाउँपालिका	२६३३२ सशर्त अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,८२३,८००.००	२८,२३,८००.००	-	
८०१०४३३९३ पैयू गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,५१२,५५२.००	३५,१२,५५२.००	-	
८०१०४३४०३ महाशिला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	७,३०४,०००.००	५,४७८,०००.००	५०,२५,७४२.००	-	
८०१०४३४०३ महाशिला गाउँपालिका	२६३३३ विशेष अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,९९४,२३८.००	३९,९४,२३८.००	-	
८०१०४३४०३ महाशिला गाउँपालिका	२६३३४ सम्पुर्क अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१४,०००,०००.००	८,०००,०००.००	८०,००,०००.००	-	
८०१०४३४१३ मोदी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	११,७६९,०००.००	८,८२०,७५०.००	८२,२९,४०५.००	-	
८०१०४३४१३ मोदी गाउँपालिका	२६३३३ विशेष अनुदान	११०००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	६,०००,०००.००	६०,००,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभन्ने रकम	RMS मा जम्मा भएको
८०१०४३४१३ मोदी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,४९७,५४३.००	२४,९७,५४३.००	-	
८०१०४३४२३ विहादी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	८,९५५,०००.००	६,७१६,२५०.००	६६,४२,७६२.००		
८०१०४३४२३ विहादी गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	२,६७५,५५९.००	२६,७५,५५९.००		
८०१०४३४२३ विहादी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,०५३,३६६.००	४०,५३,३६६.००		
८०१०४३४३३ काठेखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१३,०४४,०००.००	९,७८३,०००.००	८४,८३,०८७.००		
८०१०४३४३३ काठेखोला गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,२४९,५९९.००	४२,५९,०००.००	(१,४०१.००)	
८०१०४३४३३ काठेखोला गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,३८५,०००.००	३३,८५,५९९.००	१,४०१.००	
८०१०४३४४३ तमानखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	७,२४९,०००.००	५,४३६,७५०.००	४८,४७,९६३.००		
८०१०४३४४३ तमानखोला गाउँपालिका	२६३३२ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,८०३,७००.००	३८,०३,७००.००		
८०१०४३४४३ तमानखोला गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,९०३,३००.००	३९,०३,३००.००		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुभन्ने रकम	RMS मा जम्मा भएको
८०१०४३४४३ ताराखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	७,९८८,०००.००	५,९९१,०००.००	५,९९१,०००.००		
८०१०४३४४३ ताराखोला गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,३१५,६००.००	३,३१५,६००.००	-	
८०१०४३४४३ ताराखोला गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	५,०००,०००.००	५,०००,०००.००	-	
८०१०४३४६३ निसीखोला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	११,५०९,०००.००	८,६३१,७५०.००	७,८८७,६६३.००		
८०१०४३४६३ निसीखोला गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,५८६,७००.००	३,५८६,७००.००	८९,२६२.००	२०८१-२९१०१७०
८०१०४३४६३ निसीखोला गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,९९५,०००.००	३,९९५,०००.००	-	
८०१०४३४७३ बडिगाड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	१४,४४७,०००.००	१०,८३५,२५०.००	१,०८,२८,००५.००		
८०१०४३४७३ बडिगाड गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,६१२,०००.००	३,६१२,०००.००	-	
८०१०४३४७३ बडिगाड गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,८७०,०००.००	३,८७०,०००.००	-	
८०१०४३४८३ बरेड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	८,९६७,०००.००	६,७२५,२५०.००	६,६५९,६९४.००		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/स्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गनुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३४८३ बरेङ गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	३,९४६,०३४.००	३९,४६,०३४.००	-	
८०१०४३४८३ बरेङ गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	३,२८३,८६०.४१	३२,८३,८६०.४१	-	
८०१०४३४९३ अन्नपूर्ण गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	८,७६२,०००.००	६,५७१,५००.००	४४,६१,१४२.००		
८०१०४३४९३ अन्नपूर्ण गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,१६१,६९४.००	२१,६१,६९४.००	-	
८०१०४३४९३ अन्नपूर्ण गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	२,७३५,०००.००	२७,३५,०००.००	-	
८०१०४३४०३ धवलागिरी गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	८,६५६,०००.००	६,४९२,०००.००	६०,१५,१०१.००		
८०१०४३४०३ धवलागिरी गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,९३६,६९७.००	४९,३६,६९७.००	-	
८०१०४३४०३ धवलागिरी गाउँपालिका	२६३३४ सम्पुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,७०६,५२५.००	४७,०६,५२५.००	-	
८०१०४३४१३ मङ्गला गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	९,७०५,०००.००	७,२७८,७५०.००	६४,९१,२४८.००		
८०१०४३४१३ मङ्गला गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,८५४,१००.००	३८,५४,१००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/स्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गतुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३५१३ मङ्गला गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,२५८,४०६.००	४२,५८,४०६.००	-	
८०१०४३५२३ मालिका गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,५९६,०००.००	७,९४७,०००.००	६५,२३,६००.००		
८०१०४३५२३ मालिका गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,४४७,८००.००	३४,४७,८००.००		
८०१०४३५२३ मालिका गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,५०७,०००.००	४५,०७,०००.००		
८०१०४३५३३ रघुमंगा गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	९,५९१,०००.००	७,९३३,२५०.००	७०,९३,२२८.००		
८०१०४३५३३ रघुमंगा गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	-	-		
८०१०४३५३३ रघुमंगा गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,०००,०००.००	४,०४२,२००.००	४०,४२,२००.००		
८०१०४३५४३ घरपझोड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	६,६८६,०००.००	५,०१४,५००.००	४६,५३,८५९.००		
८०१०४३५४३ घरपझोड गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,५००,४००.००	२५,५०,४७४.००	(५०,०७४,००)	
८०१०४३५४३ घरपझोड गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	७,०००,०००.००	-	-		

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/श्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गतुर्पने रकम	RMIS मा जम्मा भएको
८०१०४३५५३ थासाड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,८१९,०००.००	४,३६४,२५०.००	२१,१५,७५०.००	-	
८०१०४३५५३ थासाड गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,७००,०६४.००	३७,००,०६४.००	-	
८०१०४३५५३ थासाड गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,१६३,७३३.००	३१,६३,७३३.००	-	
८०१०४३५६३ लो-चेकर दामोदरकुण्ड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	३,७६८,०००.००	२,८२९,०००.००	२७,२९,३०६.८२	-	
८०१०४३५६३ लो-चेकर दामोदरकुण्ड गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	४,३८१,६००.००	४३,८१,६००.००	-	
८०१०४३५६३ लो-चेकर दामोदरकुण्ड गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,०००,०००.००	३,४३०,८६०.३८	३४,३०,८६०.३८	-	
८०१०४३५७३ लोमन्थाड गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,६४५,०००.००	३,४८३,७५०.००	३४,७४,६४९.००	-	
८०१०४३५७३ लोमन्थाड गाउँपालिका	२६३३४ समपुरक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	१०,०००,०००.००	१०,०००,०००.००	१०,००,०००.००	-	
८०१०४३५८३ वारागुड मुक्तिशेख गाउँपालिका	२६३३१ समानीकरण अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	५,३१३,०००.००	३,९०९,७५०.००	३३,०९,०५२.००	-	
८०१०४३५८३ वारागुड मुक्तिशेख गाउँपालिका	२६३३२ सशर्त अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नगद (आन्तरिक स्रोत)	४,०००,०००.००	२,९७२,०००.००	२९,७२,०००.००	-	

मन्त्रालय/बजेट उप	खर्च शिर्षक	दातृ निकाय/स्रोत	अन्तिम बजेट	निकास / खर्च	Sutra Expenditure	फिर्ता गर्नुपर्ने रकम	RMIS मा जम्मा भएको
८०१०४३५८३ बारागुड मुक्तिक्षेत्र गाउँपालिका	२६३३३ विशेष अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,४३८,१००.००	२४,३८,१००.००	-	
८०१०४३५८३ बारागुड मुक्तिक्षेत्र गाउँपालिका	२६३३४ सामुहिक अनुदान	११००००१ नेपाल/प्रदेश सरकार,०१ नाद (आन्तरिक स्रोत)	३,०००,०००.००	२,९१२,७७९.००	२९,१२,७७९.००	-	
			२,९२०,९०५,७९९.००	१,५२४,४२७,४८९.४९	५७,२५०,९६९.००	२,९८२,३९९.९०	





गण्डकी प्रदेश सरकार  
 प्रदेश लेखा नियन्त्रक कार्यालय  
 कास्की, पोखरा  
 कार्यालय कोड:- ३०५०१३९०१४  
**बैंकलाई शोधभर्ना दिएको विवरण**  
 आ. व. २०८०/८१

सिं	बिरला	बैंक कोड	बैंकको नाम	ठेगाना	जम्मा रकम
३	तनहुँ	११००१०६०	नेपाल बैंक लिमिटेड	दमौली शाखा, तनहुँ	२,८०३,१९१,५८९.३४
५	पर्वत	११००१०६६	नेपाल बैंक लिमिटेड	कुश्मा शाखा, कुश्मा	१,४५७,१६०,१२३.७०
६	बागलुङ्ग	११००१०२२	नेपाल बैंक लिमिटेड	बागलुङ्ग शाखा, बागलुङ्ग	२,१९१,१५६,९५२.१९
७	मनाङ्ग	११००११२८	नेपाल बैंक लिमिटेड	चामे मनाङ्ग शाखा, मनाङ्ग	४६१,८८९,६३९.९६
८	म्याग्दी	११००१०६३	नेपाल बैंक लिमिटेड	बेनी बजार शाखा, म्याग्दी	१,०६७,५१६,५७७.८६
९	मुस्ताङ्ग	११००१०६८	नेपाल बैंक लिमिटेड	जोमसोम शाखा, मुस्ताङ्ग	५२४,९०७,१९७.४९
११	स्याङ्गजा	११००१०७२	नेपाल बैंक लिमिटेड	स्याङ्गजा शाखा, स्याङ्गजा	२,६१३,८५४,२०८.२५
				<b>जम्मा</b>	११,११९,६७६,२८८.७९
१	कास्की	११००३०२	राष्ट्रिय वाणिज्य बैंक	पृथ्वीचोक शाखा, कास्की	६,०२९,५५४,१३३.३१
२	गोरखा	११००३२०	राष्ट्रिय वाणिज्य बैंक	गोरखा शाखा, गोरखा	२,२६२,६५८,८६८.२३
४	नवलपुर (बर्दघाट सुस्ता पूर्व)	११००३२०	राष्ट्रिय वाणिज्य बैंक	कावासोती शाखा, नवलपुर	१,६८२,११८,३४४.९४
१०	लम्जुङ्ग	११००३०४	राष्ट्रिय वाणिज्य बैंक	बेथीशहर शाखा, लम्जुङ्ग	१,११२,१०७,८९८.४३
				<b>जम्मा</b>	११,०८६,४३९,२४४.९१
				<b>कूल जम्मा रकम</b>	२२,२०६,११५,५३३.७०

भाग (२)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को  
आन्तरिक लेखापरीक्षणको एकीकृत विवरण



## आन्तरिक लेखापरीक्षणको कार्यकारी सारांश

आर्थिक वर्ष ०८०/८१ मा प्रदेश सरकारका अन्तर्गतका कार्यालयहरूको आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न भएपश्चात यो प्रतिवेदन तयार गरिएको छ। आन्तरिक लेखापरीक्षण गर्दा देखिएको कैफियत तथा बेरुजुलाई असुल उपर गर्ने, नियमित गर्नुपर्ने र म्याद नाघेको पेशकी गरी तीन भागमा वर्गिकरण गरि प्रतिवेदन तयार गरिएको छ। प्रतिवेदनबाट देखिन आएको आन्तरिक लेखापरीक्षण व्यहोरा सारांशमा देहायबमोजिम रहेको छ।

- आर्थिक वर्ष २०८०/८१ मा विनियोजन, राजश्व, धरौटी र विविधको रु. ६० अर्ब ९६ करोड ३२ लाख ४२ हजारको आन्तरिक लेखापरीक्षण भएकोमा रु १८ करोड १५ लाख २७ हजार बेरुजु कायम भएको छ। उक्त बेरुजु रकम कुल लेखापरीक्षण रकमको ०.२९ प्रतिशत हुन आउँछ।
- आर्थिक वर्ष २०८०/८१ मा विनियोजनतर्फ रु ३४ अर्ब ४२ करोड ७२ लाख विनियोजन भएकोमा रु. २२ अर्ब २० करोड ६१ लाख १५ हजार निकास खर्च भएको छ। लेखापरीक्षण गरिएको कुल विनियोजन रकममा आन्तरिक लेखापरीक्षणबाट १२ करोड २१ लाख ६३ हजार बेरुजु कायम भएको छ। उक्त बेरुजु रकम कुल निकास खर्चको ०.५५ प्रतिशत हुन आउँछ। तर निकास खर्चमा अन्तरसरकारी वित्तीय हस्तान्तरण समावेश गरिएको र यस्तो अनुदान रकमको आन्तरिक लेखापरीक्षण सम्बन्धित पालिकाको आन्तरिक लेखापरीक्षण शाखाबाट हुने कानुनी व्यवस्था रहेकोले निकास खर्च भएको सम्पूर्ण रकमको लेखापरीक्षण यस प्रतिवेदनमा समावेश गरिएको छैन।
- आर्थिक वर्ष २०८०/८१ मा रु ३३ अर्ब ४२ करोड ७२ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु. २३ अर्ब ५१ करोड ९१ लाख ३४ हजार मात्र राजश्व संकलन भएको देखिन्छ। लेखापरीक्षण गरिएको राजश्व रकममध्ये रु १ करोड ३६ लाख ८६ हजार बेरुजु कायम भएको देखिन्छ।
- आर्थिक वर्ष २०८०/८१ मा कुल धरौटी आम्दानी रु. २ अर्ब १४ करोड १२ लाख ६६ हजार रहेको छ। यस वर्षको धरौटीको लेखापरीक्षणबाट रु ३ करोड २७ लाख ३५ हजार बेरुजु कायम भएको छ।

- आर्थिक वर्ष २०८०/८१ मा विविध तर्फको आम्दानी रु.१ अर्ब ८७ करोड ५६ लाख ४१ हजार रहेको छ। यस वर्षको आन्तरिक लेखापरीक्षणबाट रु.१ करोड २९ लाख ४२ हजार बेरुजु कायम भएको छ।
- पेशकीतर्फ म्याद नाघेको पेशकी रु. ८ करोड ५० लाख १ हजार कायम भएको छ। म्याद ननाघेको पेशकीलाई बेरुजु कायम नगरिएकोले यस प्रतिवेदनमा समावेश गरिएको छैन।
- बेरुजुको प्रकृति अनुसार लेखापरीक्षण गरिएको रकममध्ये रु.५ करोड ५४ लाख ९६ हजार असुल गर्नुपर्ने, रु.४ करोड १० लाख २९ हजार नियमित गर्नुपर्ने र रु. ८ करोड ५० लाख १ हजार म्याद नाघेको पेशकी गरी कुल रु. १८ करोड १५ लाख २७ हजार बेरुजु कायम हुन आएको छ। कुल बेरुजु रकममा म्याद नाघेको पेशकी रकमको हिस्सा उलेख्य रहेको छ।
- FMIS प्रणालीमा प्रविष्टि गरिएको विवरणको आधारमा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तयारी गरिएको छ।

## परिच्छेद १

### आन्तरिक लेखापरीक्षणको परिचय, उद्देश्य र कार्यक्षेत्र

#### १.१ कानुनी व्यवस्था:

सार्वजनिक निकायको निर्दिष्ट उद्देश्य हासिल गर्न सम्पादन गरिने कार्यक्रमहरू नियमितता, मितव्ययीता, कार्यदक्षता र प्रभावकारी रूपले सम्पादन भए वा नभएको जाँचबुझ, विश्लेषण र परीक्षण गरी व्यवस्थापनलाई आवश्यक सुझाव प्रदान गर्न आन्तरिक लेखापरीक्षण गरिन्छ । यसले संगठनको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीताको समेत मूल्याङ्कन तथा विश्लेषण गर्दछ ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३२(१) मा प्रदेश सरकारका प्रत्येक कार्यालयको कारोवारको नियमितता, मितव्ययीता, कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखापरीक्षण प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयले गर्ने तथा उपदफा (११) मा प्रदेश लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरि प्रत्येक वर्षको आश्विन मसान्त भित्र आर्थिक मामिला मन्त्री समक्ष पेश गर्नुपर्ने व्यवस्था उल्लेख भएको छ ।

कानूनले आन्तरिक लेखापरीक्षण गराउने निकायको पनि जिम्मेवारी किटान गरेको छ । आन्तरिक लेखापरीक्षकलाई लेखापरीक्षण गराउन स्रेस्ता उपलब्ध गराउने तथा लेखापरीक्षणबाट देखिएका कैफियत तथा बेरुजुलाई नियमित गर्ने-गराउने जिम्मेवारी सम्बन्धित निकायको हो । कार्यालयले आन्तरिक लेखापरीक्षणबाट देखिएका बेरुजुहरू अन्तिम लेखापरीक्षण अगाडि नै नियमित गराउनु पर्नेमा नियमित गराई वा प्रमाण पेश गर्नु पर्नेमा प्रमाण पेश गरी वा असुल उपर गर्नुपर्नेमा असुल गरी बेरुजु लगत कट्टा गराई वित्तीय जवाफदेहिता पुरा गर्नुपर्ने कानूनी व्यवस्था छ । तालुक कार्यालयले समेत आफू मातहत निकायको आन्तरिक लेखापरीक्षणबाट कायम भएका बेरुजुहरू समयमै फर्स्यौट गरे वा नगरेको अनुगमन गरी समयमै आन्तरिक लेखापरीक्षण बेरुजु फर्स्यौट नगर्ने जिम्मेवार अधिकारीलाई सेवा सम्बन्धी प्रचलित कानून बमोजिम कारवाही गर्नुपर्दछ । कार्यालय प्रमुखले आफ्नो कार्यालयको विनियोजन, राजस्व, धरौटी तथा विविध तर्फको आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ र प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयले आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्था रहेको छ । प्रदेश लेखा इकाई कार्यालयले आफ्नो कार्यक्षेत्र भित्रको आन्तरिक लेखापरीक्षण सम्पन्न भएपश्चात् भदौ मसान्तभित्र जिल्लागत एकीकृत प्रतिवेदन तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पेश गर्नुपर्ने र उक्त प्रतिवेदनको आधारमा प्रदेश लेखा नियन्त्रक

कार्यालयले आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरी प्रचलित कानूनमा तोकिए बमोजिमका निकाय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ । माथि उल्लेखित कानूनी प्रावधान, आन्तरिक लेखापरीक्षणमान तथा लेखापरीक्षणका सिद्धान्त र मार्गदर्शनमा रही आन्तरिक लेखापरीक्षण गरी प्राप्त भएको जिल्लागत आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदनको आधारमा यो एकीकृत प्रतिवेदन तयार गरिएको छ ।

## १.२ आन्तरिक लेखापरीक्षणको परिचय:

“आन्तरिक लेखापरीक्षण” भन्नाले प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयबाट सम्बन्धित कार्यालयको उद्देश्य अनुरूपका कार्य सम्पादनसँग सम्बन्धित कानून, व्यवस्थापकीय अभ्यास, लेखा तथा अन्य कारोवार र सो सँग सम्बन्धित कागजात एवं प्रक्रियाको जाँच, परीक्षण, विश्लेषणका साथै आन्तरिक नियन्त्रण प्रणालीको समग्र मूल्याङ्कन गरी प्रतिवेदन गर्ने कार्य हो ।

## १.३ आन्तरिक लेखापरीक्षणको उद्देश्य:

सार्वजनिक स्रोतको प्राप्ति, उपयोग तथा कार्यालयको उद्देश्य बमोजिमको कार्यको सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखापरीक्षण गरि व्यवस्थापनलाई सुझाव प्रदान गर्ने र कमी कमजोरीको पहिचान गरि सुधार ल्याउने तथा वित्तीय प्रतिवेदन उपर राय प्रदान गर्नु आन्तरिक लेखापरीक्षणको प्रमुख उद्देश्य हो । प्रमुख उद्देश्यको अलावा अन्य उद्देश्यहरू निम्न बमोजिम छन् ।

- सरकारी निकायबाट गरिने आम्दानी तथा खर्च र त्यसको लेखाङ्कन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रक्रिया अनुरूप भए वा नभएको परीक्षण गरी वित्तीय पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुऱ्याउने,
- व्यवस्थापनलाई आवश्यक पर्ने वित्तीय प्रतिवेदनहरू समयमै सही र भरपर्दो रूपमा उपलब्ध गराई वित्तीय अनुशासन कायम गर्न सहयोग पुऱ्याउने,
- आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुलाई प्रभावकारी बनाउन नीतिगत पृष्ठपोषण गर्ने,
- अन्तिम लेखापरीक्षणलाई सहयोग पुऱ्याउने,
- आन्तरिक नियन्त्रण प्रणाली प्रयोगको अवस्था सम्बन्धमा जाँच गर्ने,

- आन्तरिक लेखापरीक्षकलाई आफ्नो कामप्रति जिम्मेवार बनाउने ।

## १.४ आन्तरिक लेखापरीक्षणको कार्य क्षेत्र:

यस प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन, राजश्व, धरौटी तथा विविधको स्रेष्ठा, प्रमाण, कागजात, विवरण, तथ्याङ्क, सूचनाको साथै कार्यालयको आन्तरिक नियन्त्रण व्यवस्था, कानूनको परिपालना, सरकारी सम्पतिको संरक्षण र स्रोतको नतिजामुलक व्यवस्थापनको सम्बन्धमा आवश्यक परिक्षण गरी देखिएका कैफियत तथा बेरुजुहरुको सम्बन्धमा व्यवस्थापन समक्ष आवश्यक सुझाव पेश गरिएको छ। आन्तरिक लेखापरीक्षण गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारितालाई आधार लिईएको छ।

यस आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा देहायको कार्यक्षेत्रमा रही गरिएको लेखापरीक्षणबाट देखिएको कैफियत तथा ब्यहोराहरु समावेश गरिएको छ।

- वित्तीय कारोबारको गणितीय शुद्धताको परीक्षण गर्ने,
- प्रचलित कानूनको पालना भए नभएको परीक्षण गर्ने,
- वित्तीय साधनको उपयोग मितव्ययी, दक्ष र प्रभावकारी रूपमा भए नभएको परीक्षण गर्ने,
- स्वीकृत वार्षिक कार्यक्रमबाट निर्धारित लक्ष्य प्राप्त भए नभएको परीक्षण गर्ने,
- वित्तीय प्रतिवेदनहरुले आर्थिक कारोबारको सही र यथार्थ चित्रण प्रस्तुत गरे नगरेको परीक्षण गर्ने,
- संगठनले अपनाएको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको मूल्यांकन तथा विश्लेषण गर्ने,
- लेखांकन तथा प्रतिवेदनको स्वीकृत ढाँचा तथा मापदण्ड पालना भए नभएको परीक्षण गर्ने,
- सार्वजनिक खर्चको जोखिम विश्लेषण गर्ने,
- सार्वजनिक लेखा प्रणालीमा सुधार गर्ने ।

## १.५ प्रतिवेदनका आधार एवं सीमाहरु:

- प्रदेश सरकार अन्तर्गतका सरकारी निकायहरुको लेखापरीक्षण व्यहोरा प्रतिवेदनमा समावेश गरिएको छ ।
- यस प्रतिवेदनमा स्थानीय तहको लेखापरीक्षण व्यहोरा समावेश गरिएको छैन ।

- प्रदेश सरकारबाट पूर्ण वा आंशिक रूपमा अनुदान प्राप्त भई संचालनमा रहेका बोर्ड, समिति वा संस्थाहरूको लेखापरीक्षण प्रचलित कानूनबमोजिम तत् तत् निकायबाट हुने व्यवस्था भएकोले त्यसको लेखापरीक्षण व्यहोरा यस प्रतिवेदनमा समावेश गरिएको छैन।
- अन्तरसरकारी वित्तिय हस्तान्तरण (समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान) तथा सवारी साधन करको बाडँफाट भई स्थानीय तहमा हस्तान्तरण भएको रकमको लेखापरीक्षणको व्यहोरा यस प्रतिवेदनमा समावेश गरिएको छैन तर हस्तान्तरण गरिएको अनुदान रकम कुल निकास रकममा समावेश गरिएको छ ।
- प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाइ कार्यालयबाट लेखा परीक्षण भइ IPFMS प्रणालीको आन्तरिक लेखापरीक्षण मोड्यूलमा प्रविष्ट गरेको तथ्याङ्क र विवरणको आधारमा व्यवस्थापन सूचना प्रणाली (FMIS) मा प्राप्त विवरणलाई प्रतिवेदन तर्जुमाको आधार बनाईएको छ ।
- आन्तरिक लेखा परीक्षण गर्दा नियमितता, प्रभावकारीता, कार्यदक्षता र मितव्यिता जस्ता आधारहरू लिन सकिने व्यवस्था भएतापनि सिमित जनशक्ति र लेखा परीक्षकहरूको क्षमताको दायरामा समेत वृद्धि गर्नुपर्ने जस्ता कारणहरूले लेखा परीक्षण गर्दा बढि भन्दा बढि नियमिततालाई आधार बनाई गरिएको छ र यो प्रतिवेदन समेत त्यसैमा आधारित छ ।
- आन्तरिक लेखापरीक्षणबाट देखिएको कैफियत तथा बेरुजुको लगत अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भए पश्चात कायम नरहने तथा कार्यालयले अन्तिम लेखा परीक्षण हुनु अगावै आवश्यक प्रमाण संकलन गरि नियमित गर्न सक्ने र लेखा उत्तरदायि अधिकृतले आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा समावेश भएको व्यहोरा अन्तिम लेखा परीक्षण हुनु अगावै फर्स्यौट तथा सम्परीक्षण गराई अन्तिम लेखा परीक्षक समक्ष प्रस्तुत गर्नु पर्ने व्यवस्था भएकोले सोही बमोजिम कैफियत तथा बेरुजु फर्स्यौट तथा सम्परीक्षण हुने हुँदा यस प्रतिवेदनमा समावेश गरिएको कैफियत तथा बेरुजुको विवरण सम्परीक्षण भई घट्न सक्ने अवस्था रहन्छ ।

## १.६ वार्षिक प्रतिवेदन:

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३२(११) मा प्रदेश लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन तयार गरी प्रत्येक

वर्षको आश्विन महिनाभित्र आर्थिक मामिला मन्त्री समक्ष पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम यस कार्यालय वा प्रदेश लेखा ईकाइ कार्यालयहरूले प्रणालीमा प्रविष्टि गरेको तथ्याङ्क तथा वित्तीय व्यवस्थापन सूचना प्रणाली (FMIS) बाट प्राप्त प्रतिवेदनको आधारमा तोकिएको समयमै यो प्रतिवेदन तयार गरी पेश गरिएको छ ।

## परिच्छेद २

### आन्तरिक लेखापरीक्षणको समग्र स्थिती

#### २.१ समस्टिगत लेखापरीक्षण:

क्र. सं.	लेखापरीक्षण गरिएका निकाय	संख्या	रकम
१	प्रदेश मन्त्रालय तथा निकाय	१९५	६०९६३२४३०४३
२	संघ सरकारका कार्यालय (अख्तियारी विनियोजन भएको)	२७	
३	स्थानिय निकाय (अख्तियारी विनियोजन भएको)	५५	
४	संघ सरकारका कार्यालय (विविध तर्फको कारोबार)	११	
	<b>जम्मा</b>	<b>२८८</b>	<b>६०९६३२४३०४३</b>

श्रोत:-FMIS प्रतिवेदन नं.२०६२ बाट

चालु आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट अख्तियारी विनियोजन भएका संघीय सरकार अन्तर्गतका कार्यालय, प्रदेश मातहत मन्त्रालय तथा निकाय र स्थानिय तह समेत कुल २८८ सरकारी निकायको रु ६० अर्ब ९६ करोड ३२ लाख ४३ हजारको लेखापरीक्षण सम्पन्न गरिएको छ।

#### २.२ आन्तरिक लेखापरीक्षण गरिएको रकमको विवरण:

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकार अन्तर्गतका केन्द्रीय निकाय, कार्यालय, समिति तथा प्रतिष्ठानको विनियोजन, राजस्व, धरौटी र विविध समेतको रु. ६० अर्ब ९६ करोड ३२ लाख ४३ हजारको आन्तरिक लेखापरीक्षण सम्पन्न गरिएको छ ।

क्र.स.	कारोवार	लेखापरीक्षण रकम	बेरुजु रकम
१	विनियोजन	३३४२७२०००००	१२२१६३२३४
२	धरौटी	२१४१२६६८७५	३२७३५८९२
३	विविध	१८७५६४१५४८	१२९४२५३३
४	राजस्व	२३५१९१३४६२०	१३६८६२१९
	<b>जम्मा</b>	<b>६०९६३२४३०४३</b>	<b>१८१५२७८७८</b>

श्रोत:-FMIS प्रतिवेदन नं.४४२० बाट

प्रदेश सरकारको विनियोजन, राजश्व, धरौटी र विविधको लेखापरीक्षण गरिएकोमा विनियोजनमा रु १२ करोड २१ लाख ६३ हजार, धरौटीतर्फ ३ करोड २७ लाख ३५ हजार, विविध तर्फ रु १ करोड २९ लाख ४२ हजार र राजश्व तर्फ १ करोड ३६ लाख ८६ हजार बेरुजु कायम भएको देखिन्छ।

### २.३ बजेट वर्गिकरण अनुसार लेखापरीक्षणको व्यहोरा:

प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमा लेखापरीक्षण गर्दा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा विनियोजित भएको कुल रकम मध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ६६ लाख ९९ हजार निकास खर्च भएकोमा १ करोड २ लाख ४८ हजार बेरुजु कायम भएको देखिन्छ। पुँजीगत तर्फ १४ अर्ब ६२ करोड ९४ लाख १६ हजार निकास भएकोमा ११ करोड १५ लाख ६५ हजार बेरुजु कायम भएकोमा वित्तीय व्यवस्था तर्फ कारोबार भएको देखिँदैन। उल्लेखित बेरुजु रकम निकास/खर्चको तुलनामा ०.५५ प्रतिशत कायम भएको छ। बजेट वर्गिकरण अनुसारको लेखापरीक्षणलाई देहायको तालिकामा देखाइएको छ।

क्र.सं.	वर्गिकरण	विनियोजन	यथार्थ खर्च	बेरुजु रकम	प्रतिशत
१	चालु	१२७०९६९००००	७५७६६९९४४२	१०६७९६४१.००	०.१४
२	पुँजीगत	२०२१७५१००००	१४६२९४१६०९२	१११४८३५९३.००	०.७६
३	वित्तीय अवस्था	५००००००००	-		
	<b>जम्मा</b>	<b>३३४२७२०००००</b>	<b>२२२०६११५५३३.७०</b>	<b>१२२१६३२३४.००</b>	<b>०.५५</b>

श्रोत:-FMIS प्रतिवेदन नं. ४४१३ बाट

विनियोजन कुशलता, कार्यान्वयन दक्षता, वित्तीय अनुशासन कायम गर्ने तथा चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्च बृद्धि गर्ने सरकारको नीति भएतापनि चालु खर्चको तुलनामा पुँजीगत खर्च न्यून हुनुले सरकारको लक्ष्य प्राप्ति हासिल हुने देखिँदैन। योजना स्वीकृती, कार्यक्रम सञ्चालन, सेवा प्रवाहको अवस्थामा सुधार र कार्य प्रक्रियामा सरलिकरण गरी विनियोजन तथा खर्च दक्षता बढाउनुपर्दछ।

### २.४ बेरुजु वर्गिकरण अनुसार लेखापरीक्षणको अवस्था:

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा २ अनुसार प्रचलित कानून बमोजिम पुन्याउनुपर्ने रीत नपुन्याइ कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको कारोवारलाई बेरुजुको रूपमा परिभाषा गरिए अनुसार आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारको १८

करोड २४ लाख ६९ हजार आन्तरिक लेखापरीक्षण बेरुजु कायम भएको छ । सोको विवरण निम्नानुसार रहेको छ ।

वर्गीकरण	बेरुजु रकम			
	असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने	म्याद नाघेको पेशकी	जम्मा
विनियोजन	६,८४८,८३६.००	३०,३९२,८४३.००	८५,००९,५५५.००	९२३,९०४,८३०.००
राजस्व	९३,६८६,२९९.००	-	-	९३,६८६,२९९.००
धरौटी	३२,७३५,८९२.००	-	-	३२,७३५,८९२.००
विविध	२,२२५,६९७.००	९०,७९६,८३६.००	-	९२,९४२,५३३.००
जम्मा	५५,४९६,६४४.००	४९,०२९,६७९.००	८५,००९,५५५.००	९८९,५२७८७.००

श्रोत:RMIS प्रतिवेदन नं.४४९९ बाट

## २.५ मन्त्रालयगत बेरुजुको सारांशः

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ९(३) बमोजिम बजेट विनियोजन गर्दा खर्च गर्न सक्ने क्षमता समेतको आधारमा बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको छ। प्रदेश सरकारको आ.ब.२०८०/८९ मा प्रदेश व्यवस्थापिकाको ९३ करोड ८४ लाख ७४ हजार निकास खर्च कायम भएकोमा आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा शुन्य बेरुजु कायम भएको देखिन्छ। प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम कार्यालयको कार्यक्षेत्रमा प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ७२ करोड ३२ लाख ६३ हजार खर्च गरेकोमा बेरुजु रकम शुन्य रहेको छ। प्रदेश अन्तर्गत सडक, सडक पुल लगायत विकास निर्माणको जिम्मेवार रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ९ अर्ब २ करोड ७३ लाख ६२ हजार निकास खर्च भएकोमा आन्तरिक लेखापरीक्षणको क्रममा ९ करोड ९६ लाख ९९ हजार बेरुजु कायम भएको देखिन्छ। समष्टिगत मन्त्रालयको बेरुजुको विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छ।

मन्त्रालय	विनियोजन		
	निकास/खर्च	आ.ले.प बेरुजु	प्रतिशत (%)
२०२ प्रदेश व्यवस्थापिका	९३८४७४६९८.९	०	०.००
२९० प्रदेश लोक सेवा आयोग	९९२७८०८९४.७	०	०.००
२९६ मुख्य न्यायाधिवक्ताको कार्यालय	९४५३७७३०	०	०.००
३०९ मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	७२३२६३२७६.५	२५४६६८	०.०४
३०५ आर्थिक मामिला मन्त्रालय	७३२३७८९७.४८	०	०.००
३०७ पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	९२६९९९७८५.८	९२२६३३९	०.९०
३९२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	९३४७७२९९४७	९०३९८०६	०.०८

३३७ भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय	९०२७३६२५१५	९९६१९८२४	१.१०
३४० उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय	४४६२४८८०२०	८३५२४२७	०.१९
३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	३४७७०७११४७	१०,८२६,४६४.००	०.३१
३९१ प्रदेश नीति तथा योजना आयोग	३८९९३७५३.८९	०	०.००
५०१ अर्थ - वित्तीय व्यवस्था	०	०	०.००
५०२ अर्थ - आन्तरिक ऋण भुक्तानी	०	०	०.००
६०१ कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा	४१०९३०३.६७	०	०.००
६०२ अर्थ - विविध	५२१९७१	०	०.००
८०१ स्थानीय तह	१५२४४२७४८१	८५१७१४	०.०६
<b>कुल</b>	<b>२२२०६११५५३४</b>	<b>१२२१६३२३४</b>	<b>०.५५</b>

श्रोत:-FMIS प्रतिवेदन नं.४४२२ बाट

मन्त्रालयको विनियोजित बजेट र निकास खर्चको तुलनात्मक अध्ययन गर्दा मन्त्रालयको विनियोजन कुशलता र कार्यान्वयन दक्षतामा कमि देखियो। खर्च दक्षतामा अभिवृद्धि गरी बजेट कार्यान्वयन गर्नुपर्दछ।

## २.६ जिल्लागत बेरुजुको सारांशः

आर्थिक वर्ष २०८०/८१ को आन्तरिक लेखापरीक्षणबाट जिल्लागत रूपमा देखिएको बेरुजुको विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छ।

जिल्ला	विनियोजन		
	निकास/खर्च	आ.ले.प बेरुजु	प्रतिशत (%)
प्र.ले.ई.का. - गोर्खा (३६)	२,२६,२६,५८,८६८.२३	५८६१९२८.००	०.२६
प्र.ले.ई.का. - लमजुङ्ग (३७)	१,११,२१,०७,८९८.४३	२,४८९,७६४.००	०.२२
प्र.ले.ई.का. - तनहू (३८)	२,८०,३१,९१,५८९.३४	३,३४,६०३.००	०.०१
प्र.ले.नि.का. - कास्की (३९)	६,०२,९५,५४,१३३.३१	९,६०,१२,७०६.००	१.५९
प्र.ले.ई.का. - मनाङ्ग (४०)	४६,१८,८९,६३९.९६	९०,५२६.००	०.०२
प्र.ले.ई.का. - मुस्ताङ्ग (४१)	५२,४९,०७,१९७.४९	१,७२,१२५.००	०.०३
प्र.ले.ई.का. - पर्वत (४२)	१,४५,७१,६०,१२३.७०	१,०२,४७,३३७.००	०.७०
प्र.ले.ई.का. - स्याङ्जा (४३)	२,६१,३८,५४,२०८.२५	२,७०,३८३.००	०.०१
प्र.ले.ई.का. - म्याग्दी (४४)	१,०६,७५,१६,५७७.८६	०.००	०.००
प्र.ले.ई.का. - बागलुङ्ग (४५)	२,१९,११,५६,९५२.१९	९,५०,९४९.००	०.०४
प्र.ले.ई.का. - नवलपुर (४६)	१,६८,२१,१८,३४४.९४	५,७३२,९१३.००	०.३४
<b>कुल जम्मा</b>	<b>२२,२०,६१,१५,५३३.७०</b>	<b>१२२,१६३,२३४.००</b>	<b>०.५५</b>

श्रोत:-FMIS प्रतिवेदन नं.४४२३ बाट

## परिच्छेद ३

### आन्तरिक लेखापरीक्षणको क्रममा देखिएका मुख्य व्यहोराहरू

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३० मा सबै प्रदेश सरकारी कार्यालयले आफ्नो र मातहत कार्यालयको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नु पर्ने तथा सोको प्रभावकारी कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित निरीक्षण, सुपरीवेक्षण गर्नु गराउनु पर्ने लगायतको व्यवस्था गरिएको छ । साथै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ६९ मा समेत आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरू गरिएको छ । उपर्युक्त व्यवस्था बमोजिम प्रदेश सरकारका निकायहरूले आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्ने लगायतका आवश्यक व्यवस्था मिलाई प्रभावकारी कार्यान्वयन गरे गराएको पाइएन । आन्तरिक लेखापरीक्षणको क्रममा देखिएका अन्य व्यहोराहरू देहाय बमोजिम रहेका छन् ।

#### १. रकमान्तर सम्बन्धमा:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७८ को नियम २९ मा बजेट विनियोजन नभएको शिर्षकमा रकमान्तर गर्न नपाईने व्यवस्था रहेको छ । शुरु विनियोजनको तुलनामा अधिक मात्रामा रकमान्तर मार्फत बजेट बढाउनु आर्थिक अनुशासन विपरित हुने भएकोले आगामी दिनमा यस तर्फ ध्यान दिनु पर्दछ ।

#### २. मध्यमकालिन खर्च संरचना तयार गर्ने सम्बन्धमा:-

प्रदेश मन्त्रालयले आवधिक योजना र क्षेत्रगत नीति तथा योजनाको आधारमा आगामी तिन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपण सहितको मन्त्रालयगत मध्यमकालिन खर्च संरचना तयार गरि प्रदेश नीति तथा योजना आयोग र आर्थिक मामिला मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था बमोजिमको दस्तावेज तयार गरेको पाइएन ।

#### ३. सम्पत्तीको अभिलेख सम्बन्धमा:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा २५(४) बमोजिम आफ्नो मन्त्रालय वा निकाय अन्तर्गतको सबै प्रकारका चल, अचल सम्पत्ती र दायित्वको अभिलेख राखि सोको विवरण तोकिएको समय भित्र प्रदेश लेखा नियन्त्रक कार्यालयमा पठाउने दायित्व सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ भन्ने व्यवस्था भएतापनि मातहतका कार्यालयहरूले

PAMS प्रणाली पूर्णरूपमा कार्यान्वयन गरे नगरेको, सो बमोजिमको केन्द्रिय अभिलेख तयार गरेको र सम्बन्धित निकायमा पेश गरेको पाइएन ।

#### ४. बेरुजुको लगत सम्बन्धमा:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ को दफा ३६ मा आन्तरिक र अन्तिम लेखापरीक्षण बेरुजुको लगत, लगत अध्यावधिक र फरफारक सम्बन्धि व्यवस्था गरिएको छ । सो व्यवस्था बमोजिमको मातहत कार्यालयहरुको आन्तरिक र अन्तिम लेखापरीक्षणको अलग अलग लगत कायम गरि मन्त्रालयगत केन्द्रिय बेरुजुको लगत तयार नगरेको र यस कार्यालयबाट माग भएको बखत उक्त विवरण पेश नगरेकोले प्रदेश सरकारको कुल बेरुजु रकम यकिन तथा लगत अध्यावधिक गर्न सकिएको छैन ।

#### ५. केन्द्रीय वित्तीय विवरण तथा केन्द्रीय लेखा सम्बन्धमा:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ६५ मा केन्द्रीय निकायले केन्द्रीय लेखा राख्दा वार्षिक बजेट, स्रोतान्तर, रकमान्तर, निकास, खर्च, बस्तुगत सहायता, सोझै भुक्तानी, टर्न की, प्राविधिक र अन्य सहायता तथा शोधभर्ना हुने रकमको दातृ पक्ष, स्रोतको प्रकार, भुक्तानी विधि समेत खुल्ने गरि लेखा राख्नु पर्नेछ । त्यसरी लेखा राख्दा राजस्व, धरौटी, अन्य कारोवार, सम्पत्ती तथा प्रतिवद्धताको समेत केन्द्रीय लेखा राख्नु पर्नेछ भन्ने व्यवस्था बमोजिम मन्त्रालयले मातहत कार्यालयबाट आवश्यक विवरण माग गरि केन्द्रीय लेखा राखेको तथा तोकिएको समय भित्र केन्द्रीय वित्तीय विवरण तयार गरि सम्बन्धित निकायमा पेश गरेको पाइएन । आगामी दिनमा यस बमोजिमको लेखा राख्ने तथा केन्द्रीय विवरण अनिवार्य रूपमा तयार गर्नु पर्दछ ।

#### ६. प्रदेश खर्चको मापदण्ड पालना सम्बन्धमा:-

गण्डकी प्रदेश सरकारले खर्चको मापदण्ड, २०७९ स्वीकृत गरि लागु गरिसकेको छ । यस मापदण्डले खाना, खाजा, सहभागिता भत्ता, यातायात खर्च, स्टेशनरी, सेवा टेवा लगायतका विभिन्न क्षेत्रमा गर्न सकिने सिमा र मापदण्डहरु तोकेको छ । प्रदेश सरकारका निकायहरुले खर्च लेखेका, आर्थिक सहायतामा सम्पन्न भएका तथा सहकार्य गरेर सम्पन्न भएका विभिन्न खर्चहरु खर्चको मापदण्ड, २०७९ सँग मेल खाने गरि गरिएको छैन । सार्वजनिक श्रोत खर्च हुने हरेक गतिविधिमा लागु भएको मापदण्ड अनिवार्य रूपमा पालना गर्नु पर्दछ ।

#### ७. पेशकी सम्बन्धमा:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम ४१ मा पेशकी दिने र फछ्छौट गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था रहेको छ । मन्त्रालय तथा कार्यालयले वार्षिक

कार्यक्रम सञ्चालनको लागि कर्मचारीको नाममा पेशकी निकासा गर्ने गरेको छ । यसरी पेशकी निकासा गर्दा पेशकी माथि पेशकी निकासा गर्ने, कार्यक्रम स्वीकृत नगरि पेशकी माग गर्ने, लागत अनुमान तयार नगरि कार्यक्रममा विनियोजित बजेट रकमको आधारमा पेशकी माग गर्ने, निवेदन मात्रको आधारमा पेशकी निकासा गर्ने, पेशकी प्रयोजन सकिएको लामो समय वितिसक्दा पनि फछौट नगर्ने तथा पार्टीलाई सोझै भुक्तानी गर्न सकिने/गर्नुपर्नेमा पनि पेशकी लिने जस्ता प्रवृत्तीहरू देखिन्छन् । सो प्रवृत्तीमा सुधार गर्नपर्ने देखिन्छ ।

#### ८. EFT कार्यान्वयन सम्बन्धमा:-

सरकारी कारोबार निर्देशिका, २०७६ तथा आर्थिक ऐन, २०८० मा २० हजार भन्दा बढिको भुक्तानी अनिवार्य रूपमा सम्बन्धित पार्टीको नाममा EFT गर्नुपर्ने उल्लेख गरेको छ । मन्त्रालय/कार्यालयहरूले वार्षिक कार्यक्रम बमोजिमको क्रियाकलाप सञ्चालन गर्दा सृजना भएको दायित्व पार्टीलाई भुक्तानी गर्दा निजको खातामा सोझै जम्मा हुने गरि EFT गर्नुपर्नेमा कर्मचारीको नाममा शोधभर्ना भुक्तानी हुने गरेकोले पार्टीले भुक्तानी प्राप्त गरे नगरेको कुरामा विश्वस्त हुन सकिएन । EFT गरेको भुक्तानी रकम सम्बन्धित पार्टीको खातामा भुक्तानी भए नभएको सम्बन्धमा कार्यालयले अनुगमन गरि समयमै भुक्तानी हुने व्यवस्था मिलाएको पाइएन ।

#### ९. खरिद महाशाखा, इकाई, खरिद व्यवस्थापन तथा खरिद अधिकारी सम्बन्धमा:-

खरिदलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी, विश्वसनिय तथा मितव्ययी बनाउन सार्वजनिक निकायले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १६ बमोजिम खरिद महाशाखा, शाखा वा इकाई गठन गरि खरिद अधिकारी तोक्नु पर्नेमा कतिपय मन्त्रालय तथा कार्यालयले सो कार्य गरेको देखिएन ।

#### १०. बैठक भत्ता सम्बन्धमा:-

प्रदेश सरकार खर्चको मापदण्ड, २०७९ को दफा ३ मा कार्यप्रकृति अनुसार मितव्ययी ढङ्गले न्यूनतम संख्यामा बैठक बसी कार्य सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । चालु आ.व.मा मन्त्रालयहरूले कार्यसम्पादन मुल्याङ्कन समिति, नियमित प्रकृतिको खरिद कार्य, कानुन तर्जुमा लगायत विभिन्न समितिको बैठक बसी बैठक भत्ता खर्च लेखेको छ । मन्त्रालयले विभिन्न कार्यदल एवं समिति गठन गरेको, आवश्यकता भन्दा बढी सहभागि गराएको, स्पष्ट विषयवस्तु तथा कार्ययोजना वेगर बैठक बसि खर्च गरेकोले बैठक खर्चमा मितव्ययिता अपनाएको देखिएन । मन्त्रालयले नियमित प्रकृतिको कामको लागि कार्यदल गठन गरी सोको बैठक भत्ता खर्च लेखे प्रवृत्तिमा नियन्त्रण गर्नुपर्दछ । विशेष प्रकृतिको कामको लागि मात्र कार्यदल गठन गरी अधिकतम बैठक संख्या तोकेर

कार्यदेश दिई कार्यसम्पन्न गरि सार्वजनिक खर्चको पारदर्शिता, मितव्ययीता र एकरूपता कायम गर्ने विषयमा मन्त्रालयले ध्यान दिनुपर्दछ।

#### ११. खर्च शीर्षक वर्गीकरण र व्याख्या:-

प्रतिवेदन प्रणालीको यथार्थता र एकरूपताको लागि नेपाल सरकारले Government Financial Statistics Manual(GFSM), २०१४ अनुसारको आर्थिक संकेत तथा खर्च शीर्षकको व्याख्या र वर्गीकरण गरि तिनै तहका सरकारले प्रयोग गर्ने गरि लागू गरि सकेको छ । कार्यक्रमको प्रकृति र खर्च शीर्षकको व्याख्या विच तादात्म्यता हुने गरि वार्षिक कार्यक्रम तर्जुमा गर्नु पर्दछ । मन्त्रालय तथा कार्यालयले कार्यक्रम तर्जुमा गर्दा र खर्च लेखदा सो कुराको ख्याल गर्नु पर्नेमा कतिपय अवस्थामा विविध खर्च शीर्षकबाट बैठक भत्ता, सवारी साधन मर्मत खर्च भुक्तानी, पानी विजुलीको भुक्तानी तथा इन्धनको भुक्तानी जस्ता कारोवार भएको देखिएकोले कार्यक्रमको प्रकृति अनुसारको खर्च शीर्षकमा समावेश गरि वार्षिक कार्यक्रम तर्जुमा गरि सोही अनुसार खर्च लेख्नु पर्दछ ।

#### १२. सिमित प्रतिस्पर्धा:-

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) मा सो ऐन र अन्तर्गत बनेको नियमावली बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरि टुक्रा टुक्रा पारि खरिद गर्नु नहुने व्यवस्था छ । विभिन्न निकायले फर्निचर तथा फिक्चर्स खरिद, कार्यालय सम्बन्धि सामग्री खरिद र छपाई सम्बन्धि कार्य टुक्रा टुक्रा पारि खरिद गरेको छ । यसरी मालसामान खरिद तथा छपाई कार्य गर्दा स्वच्छ प्रतिस्पर्धा हुने गरि निर्धारित खरिद विधि र प्रक्रिया पुरा गरि खरिद कार्य गर्नु पर्दछ ।

#### १३. मूल्य अभिवृद्धि कर कट्टी सम्बन्धमा:-

सार्वजनिक निकायले निर्माण कार्य, मालसामान खरिद वा परामर्श सेवाको भुक्तानी गर्दा मू.अ.कर बापतको भुक्तानी रकमको ३० प्रतिशत रकम सम्बन्धित फर्मबाट कट्टी गरि राजस्व खातामा सोझै दाखिला गर्ने व्यवस्था छ । सो व्यवस्थाको अनिवार्य रूपमा पालना गरेको देखिएन ।

#### १४. सार्वजनिक निकायलाई उपभोक्ता समितीको रूपमा व्यवहार गरिएको सम्बन्धमा:-

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने सम्बन्धि कार्यविधि स्पष्ट रूपमा किटान गरिएको छ । सो नियमको मनसाय सार्वजनिक निकायहरू पनि उपभोक्ता समिति हुन सक्छन भन्ने देखिदैन तर केहि कार्यालयले सार्वजनिक विद्यालयहरू, सामुदायिक क्याम्पस जस्ता संस्थाहरूबाट काम गराएर ति संस्थाहरूको खातामा रकम निकास गर्ने गरेको देखिन्छ । तर ति संस्थाहरूले यसरी निकास भएको रकमबाट

काम गराउँदा सार्वजनिक खरिद कानूनको पूर्ण रूपमा पालना गर्नुपर्नेमा खरिद तथा निर्माण कार्य स्वच्छ तथा प्रतिस्पर्धी हुने गरि गरेको देखिदैन । यस्तो प्रवृत्तिमा नियन्त्रण गर्नु पर्दछ ।

#### १५. धरौटी भुक्तानी सम्बन्धमा:-

कार्यालयले विभिन्न निर्माण व्यवसायी/उपभोक्ता समितीहरुको धरौटी रकम फिर्ता गर्दा मूल्य अभिवृद्धि कर समायोजन, कर चुक्ता प्रमाणपत्र, इन्जिनियरिङ्ग प्रतिवेदन प्राप्त गरेर मात्र फिर्ता गर्नु पर्नेमा निवेदन मात्रको आधारमा चेक मार्फत फिर्ता गरेको देखिन्छ । आगामी दिनमा उल्लिखित डकुमेण्ट संलग्न राखि EFT मार्फत मात्र धरौटी फिर्ता गर्नु पर्दछ ।

#### १६. विविध खातामा रकम ट्रान्सफर सम्बन्धमा:-

मन्त्रालयले जिल्लास्थित विभिन्न कार्यालयमा निश्चित कार्यक्रम सञ्चालनको लागि रकम ट्रान्सफर गरि पठाईएकोमा सो कार्यक्रमको उद्देश्य र समयावधि समाप्तपश्चात बाँकी रकम फिर्ता गर्नुपर्नेमा सो गरेको पाईएन ।

#### १७. कन्टिन्जेन्सी खर्च:-

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १०(७) मा निर्माण कार्यको लागत अनुमान तयार गर्ने र लागत अनुमान तयार गर्दा वर्क चार्ज र स्टाफ खर्चको लागि २ प्रतिशत र अन्य सानातिना खर्चको लागि २ प्रतिशत कन्टिन्जेन्सी रकम खर्च गर्न सकिने व्यवस्था छ । प्रदेश सरकार मातहत कार्यालयले यो वर्ष कन्टिन्जेन्सी वापत खर्च गरेको छ । प्रदेश सरकार बजेट तथा कार्यक्रम सम्बन्धी एकिकृत कार्यविधि २०७७ को दफा ८(२) मा कन्टिन्जेन्सी रकम छुट्याउँदा सार्वजनिक खरिद ऐन नियमावली बमोजिम वर्क चार्ज र स्टाफ खर्च समेत लागत अनुमान तयार गर्दा नै प्रष्ट खुलाइ अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गर्नुपर्ने उल्लेख छ । त्यस्तै उपनियम ३ मा लागत अनुमानमा व्यवस्था भएबमोजिम कन्टिन्जेन्सी रकम भुक्तानी रकमको अनुपातमा पारदर्शी, मितव्ययी र औचित्यपूर्ण तरिकाले गर्नुपर्ने व्यवस्था गरेको छ । तर कार्यालयले लागत अनुमान तयार गर्दा त्यस्तो खर्च छुट्याएको छैन भने अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराएको पनि छैन । नियमावलीमा भएको व्यवस्था अनुसार कन्टिन्जेन्सी खर्च रकम चालु तथा पुँजीगत शिर्षकगत रूपमा छुट्याई अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराउनुपर्दछ ।

#### १८. पदाधिकारी ईन्धन सुविधा सम्बन्धमा:-

प्रदेश सरकारले सार्वजनिक निकायमा हुने खर्चमा पारदर्शिता, मितव्ययिता एवम प्रभावकारिता अपनाइ आर्थिक अनुशासन कायम गर्न प्रदेश खर्चको मापदण्ड, २०७९ जारी गरि कार्यान्वयनमा ल्याएको छ । उक्त मापदण्डमा मन्त्रपरिषदका सदस्य, प्रदेश सभाका सदस्य, प्रमुख सचिव लगायतका

पदाधिकारी एवं सचिवालयमा कार्यरत कर्मचारीहरूले मासिक इन्धन वापत तोकिएबमोजिम सुविधा प्राप्त गर्ने उल्लेख छ। इन्धन सुविधा प्रयोजनार्थ सवारी साधन र प्रयोगकर्ताको लगत राखि अधावधिक गर्नुपर्ने समेत व्यवस्था छ। मन्त्रालयहरूले अध्यावधिक अभिलेख नराखेको कारण मापदण्ड बमोजिम इन्धन सुविधा उपलब्ध गराएको एकिन गर्न सकिदैन। मन्त्रालयले मापदण्डमा भएको व्यवस्था बमोजिम पदाधिकारीहरूको सुविधा दोहोरो नपर्ने गरि अभिलेख राख्नुपर्दछ।

#### १९. Vatable Item तथा बढी Quantity को भुक्तानी सम्बन्धमा:-

कार्यालयले स्वीकृत वार्षिक कार्यक्रम भित्रका अधिकांश कार्यक्रम उपभोक्ता समिति मार्फत कार्यान्वयन गरेको छ। सार्वजनिक खरिद नियमावलीको नियम ९७ मा उपभोक्ता समिति मार्फत गर्ने निर्माण कार्यको लागत अनुमान तयार गर्दा लागत अनुमानमा रहेको भ्याट रकम, जनसहभागिताको अंश, ओभरहेड र कन्टिन्जेन्सी रकम कट्टा गरि दिनुपर्ने उल्लेख छ। कार्यालयले समितिसंग भ्याट लाग्ने आइटमको गणना गरि लागत अनुमानमा उल्लेख गरि सम्झौता गरेकोमा अन्तिम बील भुक्तानी गर्दा सम्झौता भन्दा बढी भ्याट रकम भुक्तानी गरेको छ। साथै सम्झौताको BOQ मा उल्लेख भएको Line Item मा Quantity भेरियशन नगरि बढी Quantity सम्झौता रकम भित्र रहेर भुक्तानी गरेको छ। कार्यालयले सम्झौता रकम भित्र रहेर भुक्तानी गरेको र आगामि दिनमा सो प्रकृतिको भुक्तानी नगर्ने प्रतिवद्धता जनाएको छ। नियमावली विपरित नहुने कुरामा कार्यालयले ध्यान दिनुपर्दछ।

#### २०. अनुगमन भत्ता:-

प्रदेश खर्चको मापदण्ड, २०७९ बमोजिम सार्वजनिक निकायको कार्यक्रम वा तालिम सञ्चालन गरेको कार्यक्रममा अनुगमन तथा निरीक्षण गरेवापत वा कार्यक्रमको उद्घाटन वा समापनमा उपस्थित भए वापत अनुगमन भत्ता दिन मिल्ने व्यवस्था छैन। कतिपय कार्यालयले मापदण्ड विपरित उच्च अधिकारीहरूलाई अनुगमन भत्ता उपलब्ध गराएका छन्। यसरी वितरण गरेको भत्ता मापदण्ड विपरित देखिन्छ। नियम विपरित हुने यस्ता प्रकृतिको भत्ता वितरणमा सार्वजनिक निकायले नियन्त्रण गर्नुपर्दछ।

#### २१. स्वीकृत वार्षिक कार्यक्रम वेगर खर्च:-

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९को नियम ३६ को उपनियम १ मा कार्यालय प्रमुखले सरकारी रकम खर्च गर्दा बजेट तथा कार्यक्रमको सीमाभित्र रही खर्च गर्नुपर्ने तथा नियम ३७ मा आर्थिक कारोबार प्रचलित कानून बमोजिम भएको र खर्चको लागि आवश्यक प्रमाण पुगेको सुनिश्चित गर्नुपर्ने उल्लेख छ। स्वीकृत वार्षिक कार्यक्रममा समावेश नभएको बाह्यखरी गल्फ प्रतियोगिता तथा पोखरा लिटरेचर फेस्टिबल कार्यक्रमको लागि मुख्यमन्त्री तथा

मन्त्रीपरिषदको कार्यालय तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पत्रको आधारमा खर्च भुक्तान गरेको छ। आर्थिक ऐन एवं प्रचलित कानून विपरित स्वीकृत वार्षिक कार्यक्रममा समेत नरहेको तथा पाइभेट सस्थाबाट सञ्चालित कार्यक्रममा बजेट भुक्तानी गर्नु सार्वजनिक खर्चको सदुपयोग भएको मान्न सकिदैन। स्वीकृत वार्षिक कार्यक्रममा समावेश नभएका, प्रचलित कानून बमोजिम विनियोजन गर्न नमिल्ने तथा खरिद प्रक्रिया प्रतिकुल हुने गरि बजेट विनियोजन गर्नु हुदैन। प्रदेश सरकारको उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोग हुने गरी सार्वजनिक खर्चमा मितव्ययिता, पारदर्शिता एवं प्रभावकारी बनाइ आर्थिक अनुशासन हुने कुरामा प्रदेश सरकारले ध्यान दिनुपर्दछ। अतः प्रदेश सञ्चित कोषबाट कानून विपरीत हुने गरी व्यक्ति वा संस्थालाई आर्थिक सहायता बापत ठूलो रकम वितरण गर्ने गराउने गरिएको देखिएकोले जनताका आधारभूत आवश्यकता सम्बोधन हुनेगरी प्राथमिकता प्राप्त कार्यक्रमहरूमा नेपालको संविधान र प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीमा भएको मर्म अनुरूप मापदण्डका आधारमा प्रदेश सञ्चित कोषको प्रयोग एवं परिचालन हुनुपर्दछ।

## २२. Warranty/Guarantee पेश नगरेको:-

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२२ तथा नियम १२३ मा विक्रेताले पेश गरेको बील भर्पाइ एवं अन्य कागजात खरिद सम्झौताको शर्त बमोजिम चेकजाँच गरि भुक्तानी दिनुपर्ने व्यवस्था गरेको छ। कार्यालयहरूले विभिन्न मितिमा स्वीकृत कार्यक्रम भित्र रही आवश्यक पर्ने औषधि एवं औषधिजन्य उपकरणहरू खरिद गरेको छन्। सम्झौताको GCC मा उल्लेख भएको व्यवस्था बमोजिम उपकरणहरूको Warranty/Guarantee सम्बन्धमा विक्रेताबाट आधिकारिक प्रमाणपत्र जारी गर्न लगाई सो अवधिभित्र उपकरणको स्थायित्व, सर्भिसिङ्ग एवं मर्मत हुने कुरामा कार्यालयले सुनिश्चित गर्नुपर्दछ। कार्यालयसंग सो सम्बन्धमा अभिलेख नभएको कारण सम्झौतामा भएको उपरोक्त व्यवस्था विपरित उपकरणको मर्मतको लागि कार्यालयबाट नियमित खर्च भएको देखिन्छ।

## २३. भ्रमण आदेश भुक्तानी सम्बन्धमा:-

प्रदेश खर्चको मापदण्ड २०७९ को दफा ६ बमोजिम स्वीकृत भ्रमण आदेश वा निर्णय बमोजिम सरकारी कामको सिलसिलामा काजमा खटिने कर्मचारीलाई भ्रमण खर्च नियमावली, २०६४ को बमोजिम भुक्तानी दिनुपर्ने व्यवस्था छ। यसरी भ्रमण आदेश स्वीकृत गर्दा कार्यालय प्रमुखले भ्रमण आदेशमा भ्रमणको उद्देश्य स्पष्ट खुल्ने गरि प्रमाणित गर्ने, भ्रमण किफायती हुनुपर्ने, वास्तविक भाडादर भन्दा अस्वभाविक बढी भाडा दाबी गर्ने, भ्रमण अभिलेख दुरुस्त राख्नुपर्नेमा भ्रमण अभिलेख खाता स्पष्ट नरहेको, दर्ता नं र मिति बेमेल रहेको तथा उद्देश्य वेगर असम्बन्धित कर्मचारीको काज

स्वीकृत भएको र एकै समयमा अधिकांश कर्मचारीको काज स्वीकृत हुँदा कार्यालयको कार्यमा समेत असर परेको देखिन्छ। कार्यालयहरूले चालू खर्च तथा कन्टिन्जेन्सी रकमबाट अत्यधिकरूपमा अनुगमन र भ्रमण खर्चका नाममा खर्च देखिएकोले औचित्य र आवश्यकताका आधारमा मात्र अनुगमन गर्ने तथा प्रतिवेदन प्रणालीको विकास गरी उल्लेखित सुझावलाई अवलम्बन गर्ने व्यवस्थासमेत मिलाउनुपर्ने देखिन्छ।

#### २४. अन्य व्यहोराहरू:

- कार्यालयमा कार्यरत कर्मचारीहरू जिल्ला बाहिर भ्रमण आदेश लिई गएको समयमा स्थानिय भत्ता रकम कट्टी गरि भ्रमण भत्ता रकम भुक्तानी दिनु पर्नेमा सो नभएको पाईयो। साथै जिल्ला बाहिर भ्रमणमा जाँदा एक तह माथीको अधिकारीबाट भ्रमण आदेश स्वीकृत गरि जानु पर्नेमा सो नभएको पाईयो।
- कार्यालय प्रमुख तथा लेखा प्रमुखलाई पेशकी रकम नदिने भनी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व नियमावली, २०७७ को नियम ४९ को उपनियम ३ मा व्यवस्था भएकोमा सो को पालना नभएको पाईयो।
- म.ले.प. फा.न. २०२ तयार नगरी रकम भुक्तानी दिएकोले नियमको पालना भएको पाईएन।
- ठेक्का लगत किताव तयार गर्नु पर्नेमा सो तयार गरेको देखिएन।
- उपभोक्ता समिती वाट कुनै पनि सार्वजनिक कार्य गरे पछी खर्च सार्वजनिक गर्नु पर्ने तथा सामाजिक परिक्षण गर्नु पर्नेमा सो गरेको पाईएन।
- खरिद गुरुयोजना तथा खरिद योजना तयार नगरी खर्च गरेको पाईयो तथा कार्यसम्पन्न भएपश्चात खरिद योजना र वास्तविक कार्यसम्पादनबीच तुलना गरेको पाइएन।
- IPFMS मा सम्झौता भइ कार्य आदेश दिएपश्चात वा भुक्तानी गर्नुपूर्व खर्च प्रतिवद्धतामा प्रविष्टी गरी भुक्तानी गर्नुपर्नेमा सो गरेको पाइएन।
- कार्यालयले कार्यालय प्रयोजनका लागी प्रयोग गरेका सवारी साधनहरूको समयमै नविकरण नगरेको कारण जरिवाना रकम समेत भुक्तानी गरी नविकरण गरेको पाईयो।
- गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ३५(४) मा जिल्लाका विभिन्न वन समुहबाट काठ दाउरा बाह्य विक्री वापत ३० प्रतिशत प्रदेश संचित कोषमा दाखिला गर्ने व्यवस्था रहेकोमा सो बमोजिम दाखिला नगरेको र तालुक मन्त्रालयबाट अनुगमन गरि निर्देशन दिएको देखिएन।

- गण्डकी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७७ को दफा २०(३) मा बार्षिक कार्यक्रममा विनियोजित रकम खर्च हुन नसक्ने भएमा चैत्र मसान्त भित्र आर्थिक मामिला मन्त्रालयमा समर्पण गर्नुपर्नेमा नगरेको ।
- स्थानीय भत्ता भुक्तानीमा तोकिए भन्दा बढी भुक्तानी गर्ने गरेको, भ्रमण अवधिमा रहेको बखत समेत स्थानीय भत्ता भुक्तानी गरेको तथा अध्ययन विदामा रहेकोमा सो अवधिमा समेत स्थानीय भत्ता भुक्तानी गरेको ।
- पारिश्रमिक कर गणनामा कम कर कट्टी गरेको, पार्टी भुक्तानीमा ३० प्रतिशत मुल्य अभिवृद्धि कर कट्टी गर्नुपर्नेमा नगरेको ।
- विभिन्न प्रणालीहरूको प्रयोगमा सरुवा भइ गएको कर्मचारीको User Id नै प्रयोग गर्ने गरेकोमा हाल कार्यरत कर्मचारीको प्रयोगकर्ता बनाई प्रणालीको प्रयोग गर्नुपर्ने ।
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३२ अनुसार आन्तरिक नियन्त्रण समिति गठन नगरेको र नियमावली, २०७७ को नियम ८१ अनुसार उक्त समिति परिचालन नगरेको
- खरिद गरिएका सामग्रीको गुणस्तर परिक्षण गर्ने नगरेको
- कतिपय कार्यालयले लक्ष्य र प्रगती उल्लेख गरि वित्तीय प्रतिवेदन तयार नपारेको
- कतिपय कार्यालयमा विनियोजित बजेट अनुसार कार्यक्रम सम्पन्न/सञ्चालन नगरेको
- तोकिएको चौमासिकमा कार्यक्रम सञ्चालन नगरि आ. ब. को अन्तमा वा चौथो त्रैमासिक वा असारमा मात्र सञ्चालन गर्ने गरेको
- रु. २५००० भन्दा बढी भुक्तानी गरेको रकम वेभसाइटमा राख्नुपर्नेमा सो गर्ने नगरेको । खर्चमा पारदर्शिता नभएको
- अनिवार्य दायित्वका लागि भुक्तानी गर्न बाँकीको कच्चावारी म.ले.प. फा.नं. २२१ प्रमाणित गरि गत बर्षको भुक्तानी गर्नुपर्नेमा सो नगरि भुक्तानी गर्ने गरेको
- अतिरिक्त समयमा काम गरेको खाजा खर्च बापत प्रदेश खर्चको मापदण्ड, २०७९ पालना गर्नुपर्नेमा सो नगरि लेखा उत्तरदायी अधिकारीको स्वीकृत नलिइ खर्च लेखे गरेको
- उपभोक्ता समितिले निर्माणको काम गर्दा डोजर, मेशिन प्रयोग गरेको र सो को प्रतिघण्टा दररेट उल्लेख नभएको लगसिट नराखेको, लगसिट संलग्न नगरेकोमा एकमुष्ट रकम उल्लेख भइ भुक्तानी गरेको
- निर्माण कार्यका लागि पेशिक दिदा संज्ञौतामा उल्लेख भए वेगर VAT र PS ITEM समेत समावेश गरि पेशकी दिएको
- NON FILER पार्टिलाइ भुक्तानी दिएको

## परिच्छेद ४

### सुधारका क्षेत्रहरू

उपलब्ध श्रोत साधनको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास हासिल गर्न प्रदेशले आवश्यक नीति तथा कानून तर्जुमा गरि सो अनुसार संगठनात्मक संरचना व्यवस्थापन पूर्वाधार विकास सामाजिक विकास आर्थिक क्रियाकलाप सञ्चालन श्रोत साधनको व्यवस्थापन तथा परिचालन लगायतका कार्यहरू गर्नुपर्दछ। प्रदेश सरकार गठन भई सातौं वर्ष पुरा गरेकोमा श्रोत साधन प्राप्ति उपयोग तथा परिचालन र सोबाट प्राप्त प्रतिफलमा अध्ययन गर्दा सकारात्मक परिवर्तनहरू देखापरेका छन्। पूर्वाधार विकासमा गुणात्मकता हासिल गर्न, सामाजिक न्याय सहितको समतामूलक विकास गर्न, राजनीतिक प्रणालिमा सुधार गर्न तथा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्न देहायका पक्षहरूमा सुधार गर्नुपर्ने देखिन्छ।

- **कानून तर्जुमा, कार्यान्वयन र परिपालनामा जोडः-** विद्यमान प्रचलित कानूनको पालना मार्फत आर्थिक अनुशासन, वित्तीय जवाफदेहिता र पारदर्शिता कायम हुने भएकाले प्रदेश सरकारले कार्यक्रम तथा योजनाको कार्यान्वयन आवश्यक कानूनको तर्जुमा गरी सोको प्रभावकारी कार्यान्वयन गरी कार्यसम्पादन प्रभावकारी बनाउनुपर्दछ। कानूनको प्रभावकारी पालना गर्नको लागि कर्मचारी र पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ।
- **सेवा प्रवाहमा सुधारः-** सार्वजनिक सेवा प्रवाह मितव्ययी, प्रभावकारी र दक्षतापूर्ण तरिकाले सञ्चालन गर्न टोकन प्रणाली, विधुतिय व्यवस्थापन प्रणाली, एकद्वार सेवा प्रणाली, हेल्प डेस्क लगायतका व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्दछ।
- **आयोजना तथा कार्यक्रम व्यवस्थापनः-** दिगो विकास लक्ष्य, मध्यमकालिन खर्च तथा बजेट-योजनाबीच तादात्म्यता कायम गरी आयोजनाको प्रभावकारीता हासिल गर्न आयोजना बैंक तयार गरी सो भन्दा बाहिरका आयोजना बजेटमा समावेश नगर्ने व्यवस्था गर्नुपर्दछ।
- **बजेट तर्जुमा तथा कार्यान्वयनमा जोडः-** प्रदेश सरकारले क्षेत्रगत प्राथमिकता, श्रोत साधनको उपलब्धता, पूर्वाधार विकासको अवस्था, आयको अवस्थाको यथार्थपरक आंकलन गरी बजेट तर्जुमा गरि विनियोजन दक्षता र कार्यान्वयन कुशलतामा जोड दिनुपर्दछ। वर्षेनि बढ्दै गएको चालु खर्च नियन्त्रण गरी पूँजिगत खर्चमा जोड दिनुपर्दछ।

- **चालु खर्चमा नियन्त्रण:-** सीमित स्रोतसाधन तथा अनुदान र राजश्वमा आएको संकुचनका कारण प्रदेश सरकारको चालु खर्चमा नियन्त्रण गरि छरितो संगठन संरचना र कार्य प्रणाली तर्जुमा गरि चालु खर्चलाई वाञ्छित सीमामा राख्नुपर्दछ।
- **अनुदानको उपयोग र एकरूपता कायम गर्ने:-** प्रदेश सरकारले अनुदान वितरण गर्दा उधमशिलता, क्षमता विकास, व्यवसायिकरण, रोजगारी प्रवर्द्धन गर्ने कुरामा जोड दिनुपर्दछ। उत्पादन र उत्पादकत्व अभिवृद्धिमा आधारित भई नतिजा आंकलन पश्चात मात्र अनुदान दिने व्यवस्था गरिनुपर्दछ।
- **आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन गर्नुपर्ने:-** प्रदेश मन्त्रालय र मातहतका निकायबाट सम्पादन गर्ने कार्य मितव्ययी, दक्षतापूर्वक र प्रभावकारी ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणाली विश्वसनिय बनाउन तथा प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्न आ-आफ्नो कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्दछ।
- **खरिद व्यवस्थापन:-** निर्माण कार्य तथा परामर्श सेवाको लागत अनुमान, खरिद सम्झौता, म्याद थप, भेरियशन आदेश, विधुतिय बोलपत्र प्रणालीको प्रयोग, निर्माण कार्यको डिजाईन, स्पेशिफिकेशन लगायतका कार्यहरू गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकुल नहुने गरी गर्नुपर्दछ। सार्वजनिक खरिदमा सिमित प्रतिस्पर्धा हुने गरि कामलाई टुक्रा पारी सोझै खरिद गर्ने कार्यमा नियन्त्रण हुनुपर्दछ।
- **उपभोक्ता समितिबाट कार्य:-** सार्वजनिक खरिद नियमावलीमा उल्लेखित सिमाभन्दा बढीको काम टुक्रा पारी उपभोक्ता समितिलाई दिने, उपभोक्ता समितिले निर्माण व्यवसायीबाट काम गराउने र बोलपत्र गराउने कार्य समेत उपभोक्ता समितिलाई दिने परिपाटिमा नियन्त्रण गरिनुपर्दछ।
- **राजश्वको दायरा विस्तार गर्नुपर्ने:-** नेपालको संविधानको अनुसूचीमा उल्लेखित तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने घरजग्गा रजिष्ट्रेशन दस्तुर, मनोरञ्जन कर, विज्ञापन कर, दहत्तर-बहत्तर शुल्क, पर्यटन शुल्क तथा सवारी साधन कर लगायत राजश्वको दायरा विस्तार गर्न आवश्यक अध्ययन गरी आयको दायरामा बढोत्तरी गरिनुपर्दछ। कानुनी व्यवस्था नगरी कर तथा शुल्कमा छुट दिनुहुदैन।
- **प्रतिवेदन कार्यान्वयन:-** आन्तरिक र अन्तिम लेखापरीक्षण प्रतिवेदन र अन्य नियमनकारी निकायबाट पेश भएका प्रतिवेदनमा औल्याइएका ब्यहोराको सम्बन्धमा समयमा कार्यान्वयन गरि आर्थिक अनुशासन कायम गराउनुपर्दछ।

- **सम्पत्ती व्यवस्थापन:-** संघबाट प्रदेशमा हस्तान्तरण भएका तथा प्रदेश सरकारले आफै खरिद गरेका जिन्सी सामान, सवारी साधन, भवन र ऐतिहासिक, धार्मिक, सास्कृतिक तथा पुरातात्विक लगायत सार्वजनिक सम्पतिको अभिलेख सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणालीमा अध्यावधिक गर्नुपर्दछ।
- **पदाधिकारी सुविधा व्यवस्थित गर्नुपर्ने:-** प्रदेश सरकारले सार्वजनिक निकायमा हुने खर्चमा पारदर्शिता, मितव्ययिता एवम प्रभावकारिता अपनाइ आर्थिक अनुशासन कायम गर्न प्रदेश खर्चको मापदण्ड, २०७९ जारी गरि कार्यान्वयनमा ल्याएको छ। उक्त मापदण्डमा मन्त्रपरिषदका सदस्य, प्रदेश सभाका सदस्य, प्रमुख सचिव लगायतका पदाधिकारी एवं सचिवालयमा कार्यरत कर्मचारीले मासिक ईन्धन बापत तोकिएबमोजिम सुविधा प्राप्त गर्ने उल्लेख छ। ईन्धन सुविधा प्रयोजनार्थ सवारी साधन र प्रयोगकर्ताको लगत राखि नियमानुसार उपलब्ध गराउनुपर्दछ।
- **कोरोना कोषको रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने:-** कोभिड-१९ बापत प्रदेश सरकारले उपलब्ध गराएको रकम विभिन्न कार्यालयको विविध खातामा हालसम्म पनि जम्मा भएको देखिएकोले सो रकम सम्बन्धित मन्त्रालय तथा निकायहरूले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्दछ।
- **अनुगमन र मुल्याङ्कन:-** प्रदेश सरकारका केन्द्रीय निकायहरूमार्फत हुने अनुगमन र मुल्याङ्कनमा जिम्मेवार, जवाफदेही र प्रभावकारी बनाई वित्तीय अनुशासन र प्रशासनिक मुल्य मान्यता कायम गर्ने कुरामा जोड दिनुपर्दछ। अनुगमन र मुल्याङ्कनलाई कार्यसम्पादन सुचकसंग आवद्ध गर्नुपर्दछ।
- **अन्य:-** परिच्छेद ३ को बुँदा नम्बर २४ मा उल्लेख भएको व्यहोराको हकमा सम्बन्धित कार्यालयले अक्षरशः प्रचलित कानूनको पालना गर्नुपर्ने र तालुक निकायबाट समय समयमा सुपरिवेक्षण तथा अनुगमन गरि उक्त कार्य गर्नलाई निरुत्साहित गर्न निर्देशन दिन आवश्यक देखिन्छ।

उपर्युक्त अनुसार नीतिगत, कानुनी र प्रक्रियागत विषयमा सुधार गरी वित्तीय सुशासनको माध्यमबाट सेवा प्रवाह प्रभावकारी हुने तथा पूर्वाधार क्षेत्रको विकासको माध्यमबाट अधिकतम प्रतिफल प्राप्त भई जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।



# प्रतिवेदनहरू



प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
प्रकारगत आ.ले.प.बेरुजु (जिल्ला)

जिल्ला/कार्यालय	बेरुजु रकम			
	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	म्याद नाघेको पेस्की	जम्मा
<b>१३६ प्र.ले.ई.का. - गोर्खा (३६)</b>	<b>७५१,८३०.००</b>	<b>६,८१०,८५६.००</b>	<b>०.००</b>	<b>७,५६२,६८६.००</b>
१. विनियोजन	९२,६८७.००	५,७६९,२४१.००	०.००	५,८६१,९२८.००
२. राजस्व	६५३,४२९.००	०.००	०.००	६५३,४२९.००
४. विविध	५,७१४.००	१,०४१,६१५.००	०.००	१,०४७,३२९.००
<b>१३७ प्र.ले.ई.का. - लमजुङ्ग (३७)</b>	<b>५२१,९८४.००</b>	<b>११,६१६,१५१.००</b>	<b>०.००</b>	<b>१२,१३८,१३५.००</b>
१. विनियोजन	५१८,१८४.००	१,९७१,५८०.००	०.००	२,४८९,७६४.००
२. राजस्व	१,८००.००	०.००	०.००	१,८००.००
४. विविध	२,०००.००	९,६४४,५७१.००	०.००	९,६४६,५७१.००
<b>१३८ प्र.ले.ई.का. - तनहू (३८)</b>	<b>३३४,६०३.००</b>	<b>०.००</b>	<b>०.००</b>	<b>३३४,६०३.००</b>
१. विनियोजन	३३४,६०३.००	०.००	०.००	३३४,६०३.००
<b>१३९ प्र.ले.नि.का. - कास्की (३९)</b>	<b>१३,६६३,५४५.००</b>	<b>१०,३७८,५९६.००</b>	<b>८५,००१,५५५.००</b>	<b>१०९,०४३,६९६.००</b>
१. विनियोजन	६३२,५५५.००	१०,३७८,५९६.००	८५,००१,५५५.००	९६,०१२,७०६.००
२. राजस्व	१३,०३०,९९०.००	०.००	०.००	१३,०३०,९९०.००
<b>१४० प्र.ले.ई.का. - मनाङ्ग (४०)</b>	<b>२,३४४.००</b>	<b>८८,१८२.००</b>	<b>०.००</b>	<b>९०,५२६.००</b>
१. विनियोजन	२,३४४.००	८८,१८२.००	०.००	९०,५२६.००
<b>१४१ प्र.ले.ई.का. - मुस्ताङ्ग (४१)</b>	<b>१७२,१२५.००</b>	<b>०.००</b>	<b>०.००</b>	<b>१७२,१२५.००</b>
१. विनियोजन	१७२,१२५.००	०.००	०.००	१७२,१२५.००
<b>१४२ प्र.ले.ई.का. - पर्वत (४२)</b>	<b>१,०९८,३६७.००</b>	<b>९,१५७,१७०.००</b>	<b>०.००</b>	<b>१०,२५५,५३७.००</b>
१. विनियोजन	१,०९०,१६७.००	९,१५७,१७०.००	०.००	१०,२४७,३३७.००
४. विविध	८,२००.००	०.००	०.००	८,२००.००
<b>१४३ प्र.ले.ई.का. - स्याङ्जा (४३)</b>	<b>२७०,३८३.००</b>	<b>०.००</b>	<b>०.००</b>	<b>२७०,३८३.००</b>
१. विनियोजन	२७०,३८३.००	०.००	०.००	२७०,३८३.००
<b>१४५ प्र.ले.ई.का. - बाग्लुङ्ग (४५)</b>	<b>१,५०४,२८४.००</b>	<b>४५,१४५.००</b>	<b>०.००</b>	<b>१,५४९,४२९.००</b>
१. विनियोजन	९३६,४५४.००	१४,४९५.००	०.००	९५०,९४९.००
४. विविध	५६७,८३०.००	३०,६५०.००	०.००	५९८,४८०.००
<b>१४६ प्र.ले.ई.का. - नवलपुर (४६)</b>	<b>३७,१७७,१७९.००</b>	<b>२,९३३,५७९.००</b>	<b>०.००</b>	<b>४०,११०,७५८.००</b>
१. विनियोजन	२,७९९,३३४.००	२,९३३,५७९.००	०.००	५,७३२,९१३.००
३. धरौटी	३२,७३५,८९२.००	०.००	०.००	३२,७३५,८९२.००
४. विविध	१,६४१,९५३.००	०.००	०.००	१,६४१,९५३.००
<b>कुल जम्मा</b>	<b>५५,४९६,६४४.००</b>	<b>४१,०२९,६७९.००</b>	<b>८५,००१,५५५.००</b>	<b>१८१,५२७,८७८.००</b>

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
आ.ले.प.बेरुजु (जिल्लागत)

जिल्ला	बेरुजु रकम					जम्मा
	विनियोजन	राजस्व	धरोटी	कार्यसञ्चालन कोष		
१३६ प्र.ले.ई.का. - गोर्खा (३६)	५,८६१,९२८.००	६५३,४२९.००	०.००	१,०४७,३२९.००	७,५६२,६८६.००	
१३७ प्र.ले.ई.का. - लमजुङ्ग (३७)	२,४८९,७६४.००	१,८००.००	०.००	९,६४६,५७१.००	१२,९३६,१३५.००	
१३८ प्र.ले.ई.का. - तनहू (३८)	३३४,६०३.००	०.००	०.००	०.००	३३४,६०३.००	
१३९ प्र.ले.नि.का. - कास्की (३९)	९६,०१२,७०६.००	१३,०३०,९००.००	०.००	०.००	१०९,०४३,६९६.००	
१४० प्र.ले.ई.का. - मनाङ्ग (४०)	९०,५२६.००	०.००	०.००	०.००	९०,५२६.००	
१४१ प्र.ले.ई.का. - मुस्ताङ्ग (४१)	१७२,१२५.००	०.००	०.००	०.००	१७२,१२५.००	
१४२ प्र.ले.ई.का. - पर्वत (४२)	१०,२४७,३३७.००	०.००	०.००	८,२००.००	१०,२५५,५३७.००	
१४३ प्र.ले.ई.का. - स्याङ्जा (४३)	२७०,३८३.००	०.००	०.००	०.००	२७०,३८३.००	
१४५ प्र.ले.ई.का. - बागलुङ (४५)	९५०,९४९.००	०.००	०.००	५९८,४८०.००	१,५४९,४२९.००	
१४६ प्र.ले.ई.का. - नवलपुर (४६)	५,७३२,९१३.००	०.००	३२,७३५,८९२.००	१,६४१,९५३.००	४०,१०,७५८.००	
<b>कुल जम्मा</b>	<b>१२२,१६३,२३४.००</b>	<b>१३,६८६,२१९.००</b>	<b>३२,७३५,८९२.००</b>	<b>१२,९४२,५३३.००</b>	<b>१८१,५२७,८७८.००</b>	

प्रदेश सरकार

प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश

प्रकारगत आ.ले.प.बेरुजु (मन्त्रालय)

आर्थिक वर्ष : २०८०/८१

मन्त्रालय	बेरुजु रकम			
	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्याद नाविको रेस्की	जम्मा
३०१ मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	२५,७९९.००	२२८,८६९.००	०.००	२५४,६६८.००
१. विनियोजन	२५,७९९.००	२२८,८६९.००	०.००	२५४,६६८.००
३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	३४,५७७,७७७.००	१,०२६,३९९.००	०.००	३५,६०४,१७६.००
१. विनियोजन	१९९,९३२.००	१,०२६,३९९.००	०.००	१,२२६,३३१.००
३. धरोटी	३२,७३५,८९२.००	०.००	०.००	३२,७३५,८९२.००
४. विविध	१,६४१,९५३.००	०.००	०.००	१,६४१,९५३.००
३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	७५२,२७०.००	९३२,९६५.००	०.००	१,६८५,२३५.००
१. विनियोजन	९८,८४१.००	९३२,९६५.००	०.००	१,०३१,८०६.००
२. राजस्व	६५३,४२९.००	०.००	०.००	६५३,४२९.००
३३७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था	१७,३४१,८८२.००	१४,३७७,६३४.००	८०,९३३,०९८.००	११२,६५२,६१४.००
१. विनियोजन	४,३०९,०९२.००	१४,३७७,६३४.००	८०,९३३,०९८.००	९९,६१९,८२४.००
२. राजस्व	१३,०३२,७९०.००	०.००	०.००	१३,०३२,७९०.००
३४० उर्जा, जलश्रोत तथा खानिपानी मन्त्रालय	५९९,९२८.००	७,७५२,४९९.००	०.००	८,३५२,४२७.००
१. विनियोजन	५९९,९२८.००	७,७५२,४९९.००	०.००	८,३५२,४२७.००
३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	१,६२९,६३३.००	१५,८९९,६२४.००	४,०६८,४५७.००	२१,५९७,७१४.००
१. विनियोजन	१,५७५,२१९.००	५,१८२,७८८.००	४,०६८,४५७.००	१०,८२६,४६४.००
४. विविध	५४,४१४.००	१०,७१६,८३६.००	०.००	१०,७७१,२५०.००
८०१ स्थानीय तह	५६९,३५५.००	८१,६८९.००	०.००	६५१,०४४.००
१. विनियोजन	४०,०२५.००	८१,६८९.००	०.००	६५१,०४४.००
४. विविध	५२९,३३०.००	०.००	०.००	५२९,३३०.००

प्रतिवेदन नं. ४४२०				
मन्त्रालय	बेरुजु रकम			
	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	म्याद नाघेको पेस्की	जम्मा
१. विनियोजन	६,८४८,८३६.००	३०,३१२,८४३.००	८५,००१,५५५.००	१२२,१६३,२३४.००
२. राजस्व	१३,६८६,२१९.००	०.००	०.००	१३,६८६,२१९.००
३. धरोटी	३२,७३५,८९२.००	०.००	०.००	३२,७३५,८९२.००
४. विविध	२,२२५,६९७.००	१०,७१६,८३६.००	०.००	१२,९४२,५३३.००
कुल जम्मा	५५,४९६,६४४.००	४१,०२९,६७९.००	८५,००१,५५५.००	१८१,५२७,८७८.००

प्रदेश सरकार  
प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेश  
आ.लै.प.बेरुजु (मन्त्रालयगत)

null

प्रतिवेदन नं. ४४०१

मन्त्रालय	बेरुजु रकम				
	विनियोजन	राजस्व	घरौटी	कार्यसञ्चालन कोष	जम्मा
३०१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२५४,६६८.००	०.००	०.००	०.००	२५४,६६८.००
३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	१,२२६,३३१.००	०.००	३२,७३५,८९२.००	१,६४१,९५३.००	३५,६०४,१७६.००
३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	१,०३१,८०६.००	६५३,४२९.००	०.००	०.००	१,६८५,२३५.००
३३७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय	९९,६१९,८२४.००	१३,०३२,७९०.००	०.००	०.००	११२,६५२,६१४.००
३४० उर्जा, जलश्रोत तथा खानिपानी मन्त्रालय	८,३५२,४२७.००	०.००	०.००	०.००	८,३५२,४२७.००
३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	१०,८२६,४६४.००	०.००	०.००	१०,७७१,२५०.००	२१,५९७,७१४.००
८०१ स्थानीय तह	८५१,७१४.००	०.००	०.००	५२९,३३०.००	१,३८१,०४४.००
कुल जम्मा	१२२,१६३,२३४.००	१३,६८६,२१९.००	३२,७३५,८९२.००	१२,९४२,५३३.००	१८१,५२७,८७८.००

मन्त्रालयगत आ.ले.प.बेरुनु प्रतिशत(राजस्व/घरौटी/विविध)

प्रतिवेदन नं. ४४१५

मन्त्रालय	राजस्व				घरौटी				कार्यपालन कोष (विविध)			
	राजस्व वास्तवी	आ.ले.प. बेरुनु	प्रतिशत (%)	घरौटी वास्तवी	घरौटी खर्च	प्रतिशत (%)	विविध वास्तवी	विविध खर्च	आ.ले.प. बेरुनु	प्रतिशत		
२०२ प्रदेश व्यवस्थापिका	३८३,५५८.२०	१३,६८६,२१९.००	०.०६	२,१४१,२६६,८७४.८३	१,०९२,८६८.००	०.००	१,८४४,७८५.५१	९,७५,४३७,२२८.४९	१२,९४२,५३३.००	०.६९		
२१० प्रदेश लोक सेवा आयोग कार्यालय	११३,८८०,९३४.००	०.००	०.००	२१३,७३८.००	११,४,५०९.००	०.००	१,५८२,३४१.००	१,५२५,५००.००	०.००	०.००		
२१६ मुख्य न्यायाधिवक्ताको कार्यालय	९,०००.००	०.००	०.००	१००,६२६.००	०.००	०.००	४९,०००.००	०.००	०.००	०.००		
२०१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	५११,२८६.००	०.००	०.००	२४,३८५,३०६.८९	८,३७३,०२१.००	०.००	३४,६,५४७.५०	५९,६८७,५००.००	०.००	०.००		
२०४ आर्थिक मामिला मन्त्रालय	१९,४८३,१५३,२३३.९७	०.००	०.००	२५,७७४,१११.१६	४,९२१,७६२.५३	०.००	४,९२१,७६२.५३	७५,७०६,९०२.२५	०.००	०.००		
२०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	१३८,६२५,२४७.९७	०.००	०.००	९३,१७५,३०१.२५	७,४४८,३३६.६४	०.००	७,४४८,३३६.६४	९५,०१८,८५८.५८	१,६४१,९५३.००	१.७३		
२१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय	१,०१४,६९९,१४.६८	६४३,४२९.००	०.०६	४२,३५८,४०३.१६	२०,१७२,७४३.१८	०.००	२,४००,०३२.००	१,५६०,८०४.००	०.००	०.००		
२१४ कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय	०.००	०.००	०.००	०.००	०.००	०.००	११४,२७५,२१८.८३	३१,२४६,३८९.८३	०.००	०.००		
२२० वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३१३,२००.६०	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००		
२३७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय	२,७०१,९०६,५२२.२५	१३,०३२,७९०.००	०.४८	१,२७९,८७०,४०७.७६	५१,४,६०६,१६५.३८	०.००	४,५२१,६५४.००	४,३५४,५०४.००	०.००	०.००		
२४० उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय	१४,९९२,४२३.३८	०.००	०.००	५८१,८५८,४६१.१३	१०१,१४६,७७१.०५	०.००	४३,९६४,१३८.४५	२५,३१८,३२६.४५	०.००	०.००		
२४० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	१३,५२५,४९२.७०	०.००	०.००	९०,७४९,६८२.६०	१३,५४०,९१७.५१	०.००	१,२१६,१३५,५१७.३३	८३०,६९३,६५४.७१	१०,७७१,२५०.००	०.८९		
२५१ युवा तथा खेलकुद मन्त्रालय	०.००	०.००	०.००	३२८,६३३.००	२५१,२५८.००	०.००	०.००	०.००	०.००	०.००		
२५५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	८२,७८,७८८.५०	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००		
२९१ प्रदेश नीति तथा योजना आयोग	१३९,९६०.००	०.००	०.००	३७८,६१७.००	१८१,६२६.००	०.००	९८,२२५.००	९८,२२५.००	०.००	०.००		
८०१ स्थानीय तह	३५,१०९,०६२.७१	०.००	०.००	३२७,७०१.३७	३२७,७०१.३७	०.००	५,३५८,३४०.१३	२०५,३१८.५०	५,९९,३३०.००	९.८८		

**बजेट उप शिर्षकगत आ.ले.प.बेरुजु (मन्त्रालय)**

मन्त्रालय/बजेट उप शिर्षक/कार्यालय	बेरुजु रकम			
	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	म्याद नाघेको पेस्की	जम्मा
<b>३०१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय</b>	<b>२५,७९९.००</b>	<b>२२८,८६९.००</b>	<b>०.००</b>	<b>२५४,६६८.००</b>
३०१०२०११३ प्रशिक्षण प्रतिष्ठान	०.००	२२८,८६९.००	०.००	२२८,८६९.००
३०१९११२०३ प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम(संघ शसर्त अनुदान)	२५,७९९.००	०.००	०.००	२५,७९९.००
<b>३०७ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय</b>	<b>१९९,९३२.००</b>	<b>१,०२६,३९९.००</b>	<b>०.००</b>	<b>१,२२६,३३१.००</b>
३०७०१०१२३ पर्यटन तथा उद्योग कार्यालयहरू	७७,९५३.००	७८,४७१.००	०.००	१५६,४२४.००
३०७०१०१२४ पर्यटन तथा उद्योग कार्यालयहरू	५२,८८३.००	६७१,७२४.००	०.००	७२४,६०७.००
३०७०२०१२३ डिभिजन वन कार्यालयहरू	३,३५०.००	५८,५४४.००	०.००	६१,८९४.००
३०७०२०१२४ डिभिजन वन कार्यालयहरू	४४,२७०.००	१९,६५६.००	०.००	६३,९२६.००
३०७०२०१३३ भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू	३,६००.००	०.००	०.००	३,६००.००
३०७०२०१३४ भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू	४,७९३.००	०.००	०.००	४,७९३.००
३०७९११३१४ जडिबुटी विकास कार्यक्रम(संघ शसर्त अनुदान)	१,०००.००	०.००	०.००	१,०००.००
३०७९११३२४ राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम(संघ शसर्त अनुदान)	४,४००.००	०.००	०.००	४,४००.००
३०७९११३५४ वातावरण विभाग(संघ शसर्त अनुदान)	७,७६३.००	१९८,००४.००	०.००	२०५,७६७.००
<b>३१२ कृषि तथा भूमि व्यवस्था मन्त्रालय</b>	<b>९८,८११.००</b>	<b>९३२,९६५.००</b>	<b>०.००</b>	<b>१,०३१,८०६.००</b>
३१२०१०१२३ कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र	०.००	८,४००.००	०.००	८,४००.००
३१२०१०१३३ माटो तथा मल परिक्षण प्रयोगशाला	११,०१०.००	०.००	०.००	११,०१०.००
३१२०१०१३४ माटो तथा मल परिक्षण प्रयोगशाला	०.००	११४,८२१.००	०.००	११४,८२१.००
३१२०१०१४३ विउ विज्ञ प्रयोगशाला	९,९००.००	०.००	०.००	९,९००.००
३१२०१०१६३ कृषि ज्ञान केन्द्रहरू	४९,२०१.००	६०,०००.००	०.००	१०९,२०१.००
३१२०१०१६४ कृषि ज्ञान केन्द्रहरू	०.००	५,७२१.००	०.००	५,७२१.००
३१२०२०११३ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय	०.००	२९२,७४२.००	०.००	२९२,७४२.००
३१२०२०१५३ भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू	२८,७३०.००	३४९,९००.००	०.००	६३६,६३०.००
३१२०२०१५४ भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू	०.००	८८,१८२.००	०.००	८८,१८२.००
३१२९११२२३ कृषि विभाग(संघ शसर्त अनुदान)	०.००	१३,१९९.००	०.००	१३,१९९.००
<b>३३७ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था</b>	<b>४,३०९,०९२.००</b>	<b>१४,३७७,६३४.००</b>	<b>८०,९३३,०९८.००</b>	<b>९९,६१९,८२४.००</b>
३३७०२०११४ प्रशिक्षण प्रतिष्ठान	०.००	०.००	११,४८५,०००.००	११,४८५,०००.००
३३७०००११३ भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय	३६,६५९.००	०.००	०.००	३६,६५९.००
३३७०१०११४ यातायात पूर्वाधार निर्देशनालय	०.००	०.००	१२,३९०,०००.००	१२,३९०,०००.००
३३७०१०१२३ पूर्वाधार विकास कार्यालयहरू	७,०७९.००	१६२,१००.००	०.००	१६९,१७९.००
३३७०१०१२४ पूर्वाधार विकास कार्यालयहरू	४,१७१,९५९.००	१४,२०९,५३४.००	२७,२७८,०९८.००	४५,६५९,५९१.००
३३७०२०११३ यातायात व्यवस्था कार्यालयहरू	२३९.००	६,०००.००	०.००	६,२३९.००
३३७९११२४४ सम्भावित प्रादेशिक सडकहरू(संघ शसर्त अनुदान)	७२,०००.००	०.००	०.००	७२,०००.००
३३७९११२८४ बस्ती विकास कार्यक्रम(संघ शसर्त अनुदान)	२१,१५६.००	०.००	०.००	२१,१५६.००
३५०१२९०१४ संक्रामक तथा सरुवा रोग अस्पताल	०.००	०.००	२८,८४०,०००.००	२८,८४०,०००.००
३५०९११३५४ विद्यालय शिक्षा क्षेत्र योजना-(प्रदेश तथा स्थानीय तहका लागि)(संघ शसर्त अनुदान)	०.००	०.००	९४०,०००.००	९४०,०००.००
<b>३४० जर्जा ,जलस्रोत तथा खानेपानी मन्त्रालय</b>	<b>५९९,९२८.००</b>	<b>७,७५२,४९९.००</b>	<b>०.००</b>	<b>८,३५२,४२७.००</b>
३४००३००१३ जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयहरू	१,२९०.००	०.००	०.००	१,२९०.००

३४००३००१४ जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयहरू	८२,१०७.००	७,५८८,८५८.००	०.००	७,६७०,९६५.००
३४००३००३३ भूमिगत जलस्रोत तथा सिंचाई कार्यालयहरू	४,५९९.००	०.००	०.००	४,५९९.००
३४००४००१३ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरू	४,३२०.००	४०,०००.००	०.००	४४,३२०.००
३४००४००१४ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरू	४८९,८७०.००	१२३,६४९.००	०.००	६१३,५१९.००
३४०९११२२४ नदी नियन्त्रण(संघ शसर्त अनुदान)	८,२२९.००	०.००	०.००	८,२२९.००
३४०९११३१४ एकीकृत उर्जा तथा सिंचाई विपेश कार्यक्रम(संघ शसर्त अनुदान)	९,५१३.००	०.००	०.००	९,५१३.००
<b>३५० सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय</b>	<b>१,५७५,२१९.००</b>	<b>५,१८२,७८८.००</b>	<b>४,०६८,४५७.००</b>	<b>१०,८२६,४६४.००</b>
३०१०००११३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	०.००	३०,२२५.००	०.००	३०,२२५.००
३५००००११३ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय	६,०००.००	७४,८३४.००	०.००	८०,८३४.००
३५००००१३३ व्यवसायिक तथा सीप विकास कार्यालय	१,३५४.००	१०१,४००.००	०.००	१०२,७५४.००
३५००००१३४ व्यवसायिक तथा सीप विकास कार्यालय	६,५७०.००	०.००	०.००	६,५७०.००
३५००१०११४ शिक्षा विकास निर्देशनालय	०.००	१,०१६,८३९.००	०.००	१,०१६,८३९.००
३५००३०१२३ अस्पतालहरू	७६५,३९१.००	२,०२२,५३४.००	०.००	२,७८७,९२५.००
३५००३०१२४ अस्पतालहरू	१८,२४७.००	१,००३,९५४.००	०.००	१,०२२,२०१.००
३५००३०१३३ स्वास्थ्य कार्यालयहरू	७२,६०७.००	०.००	०.००	७२,६०७.००
३५००३०१३४ स्वास्थ्य कार्यालयहरू	९७,९१३.००	०.००	०.००	९७,९१३.००
३५००३०१५३ आयुर्वेद स्वास्थ्य केन्द्रहरू	२५,६५९.००	१०,११०.००	०.००	३५,७६९.००
३५००३०१५४ आयुर्वेद स्वास्थ्य केन्द्रहरू	२०,०००.००	०.००	०.००	२०,०००.००
३५००३०१६३ गण्डकी प्रदेश खेलकुद परिषद	२३४,२७२.००	५००,०००.००	४,०६८,४५७.००	४,८०२,७२९.००
३५००६०११३ जनस्वास्थ्य प्रयोगशाला	१३,७९९.००	०.००	०.००	१३,७९९.००
३५००८०१६४ सामाजिक विकास कार्यालयहरू	१०,८५१.००	९८,९४०.००	०.००	१०९,७९१.००
३५०१२९०१३ संक्रामक तथा सरुवा रोग अस्पताल	११,६४८.००	०.००	०.००	११,६४८.००
३५०१२९०१४ संक्रामक तथा सरुवा रोग अस्पताल	३०,०००.००	०.००	०.००	३०,०००.००
३५०१११२६३ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (विशेष कार्यक्रम समेत)(संघ शसर्त अनुदान)	४९,६०२.००	३२,८२५.००	०.००	८२,४२७.००
३५०१११२६४ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (विशेष कार्यक्रम समेत)(संघ शसर्त अनुदान)	३५,०००.००	२२२,१७७.००	०.००	२५७,१७७.००
३५०१११३१३ स्वास्थ्य व्यवस्थापन कार्यक्रम(संघ शसर्त अनुदान)	२१,९३०.००	६,५००.००	०.००	२८,४३०.००
३५०१११३२३ स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम(संघ शसर्त अनुदान)	१७,७९८.००	०.००	०.००	१७,७९८.००
३५०१११३३३ आयुर्वेद सेवा कार्यक्रम(संघ शसर्त अनुदान)	०.००	६२,४५०.००	०.००	६२,४५०.००
३५०१११३४३ एड्स तथा यौन रोग नियन्त्रण(संघ शसर्त अनुदान)	३२०.००	०.००	०.००	३२०.००
३५०१११३९३ राष्ट्रिय खेलकुद परिषद्(संघ शसर्त अनुदान)	१५,८२०.००	०.००	०.००	१५,८२०.००
३५०१११४१३ महामारी रोग नियन्त्रण कार्यक्रम(संघ शसर्त अनुदान)	६४,५५९.००	०.००	०.००	६४,५५९.००
३५०१११४२३ परिवार कल्याण कार्यक्रम(संघ शसर्त अनुदान)	४३,४१५.००	०.००	०.००	४३,४१५.००
३५०१११४३३ क्षयरोग नियन्त्रण(संघ शसर्त अनुदान)	१२,५४४.००	०.००	०.००	१२,५४४.००
<b>८०१ स्थानीय तह</b>	<b>४०,०२५.००</b>	<b>८११,६८९.००</b>	<b>०.००</b>	<b>८५१,७१४.००</b>
३०१०००११३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	४०,०२५.००	८११,६८९.००	०.००	८५१,७१४.००
<b>कुल जम्मा</b>	<b>६,८४८,८३६.००</b>	<b>३०,३१२,८४३.००</b>	<b>८५,००१,५५५.००</b>	<b>१२२,१६३,२३४.००</b>